

**Citizens Bank**

१६<sup>औं</sup>


**वार्षिक प्रतिवेदन**

आर्थिक वर्ष २०७८/७९

# सञ्चालक समिति



राजन सिंह भण्डारी  
अध्यक्ष



प्रकाश चन्द्र मैनाली  
सञ्चालक  
(सर्वसाधारण तर्फ)



विजय ध्वज कार्की  
सञ्चालक  
(सर्वसाधारण तर्फ)



सीता कार्की (के.सी.)  
सञ्चालक  
(सर्वसाधारण तर्फ)



प्रबल जंग पाण्डे  
सञ्चालक



सज्जन शर्मा  
सञ्चालक



अनिल ज्वाली  
सञ्चालक

लेखापरीक्षक  
के. के. बुढाथोकी एण्ड एसोसिएट्स  
चार्टर्ड एकाउन्टेन्ट्स

राजेन्द्र लाल श्रेष्ठ  
नायव-प्रमुख कार्यकारी अधिकृत/  
कम्पनी सचिव/सूचना अधिकारी

## विषय-सूची

क्र.सं.	विषय	पृष्ठ संख्या
१.	सोह्रौं वार्षिक साधारण सभा सम्बन्धी सूचना	१
२.	साधारण सभा सम्बन्धी अन्य जानकारी	२
३.	प्रोक्सी फाराम	३
४.	सोह्रौं वार्षिक साधारण सभामा प्रस्तुत सञ्चालक समितिको प्रतिवेदन	५
५.	कम्पनी ऐन, २०६३ को दफा १०९ उपदफा ४ अनुसारको अतिरिक्त विवरण	१९
६.	धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ को उपनियम (२) सँग सम्बन्धी विवरण	२५
७.	लेखापरीक्षकको प्रतिवेदन	२८
८.	एकीकृत वित्तीय अवस्थाको विवरण (वासलात)	३३
९.	एकीकृत नाफा-नोक्सान विवरण	३४
१०.	एकीकृत अन्य विस्तृत आम्दानीको विवरण	३५
११.	एकीकृत नगद प्रवाह विवरण	३६
१२.	एकीकृत इक्विटीमा भएको परिवर्तनको विवरण	३८
१३.	प्रमुख लेखा नीतिहरू तथा लेखा सम्बन्धी टिप्पणीहरू	४२
१४.	बैंकको वित्तीय विवरणहरूका अनुसूचीहरू	६२
१५.	नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशिका, २०७८ को निर्देशन नं २० बुँदा नं ९ सँग सम्बन्धी विवरण	१४०
१६.	नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशिका, २०७८ को निर्देशन नं ६ को बुँदा नं १६ (च) सँग सम्बन्धी विस्तृत विवरण	१४०
१७.	नेपाल धितोपत्र बोर्डद्वारा जारी सूचीकृत सञ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को दफा २० (४) बमोजिम अनुपालना सम्बन्धी सारांश	१४१
१८.	ऋणपत्र जारी गर्दाको प्रक्षेपित विवरण र लेखापरिक्षण भएको विवरण बीचको तुलना	१४२
१९.	नेपाल राष्ट्र बैंकबाट प्राप्त लाभांश घोषणा र वितरण तथा वित्तीय विवरण प्रकाशन स्वीकृति पत्र	१४५
२०.	नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृति पत्रमा उल्लेखित निर्देशनहरू सम्बन्धमा बैंकको प्रतिक्रिया	१४५
२१.	बैंकको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको प्रस्तावित संशोधनको तीन महले	१४६

# सिटीजन्स फास्ट ट्रक कर्जा

Citizens

Fast  
Track

LOAN

कृषक, युवा तथा महिलाहरूको  
व्यवसाय संचालनका लागि  
रु. ५ लाखसम्मको कर्जा ।

सम्पूर्ण कागजात प्राप्त भएको  
३ दिनमै उपलब्ध

कृषि योग्य जग्गा समेत धितोको रुपमा स्वीकार गर्न सकिने ।



**सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड**  
**नारायणहिटी पथ, काठमाण्डौ**  
**को**  
**सोह्रौं वार्षिक साधारण सभा बस्ने सम्बन्धी**  
**सूचना**

मिति २०७९/०६/१२ गते बसेको सञ्चालक समितिको ४०४ औं बैठकले निर्णय गरे अनुसार यस बैंकको सोह्रौं वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्न विषयहरू उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ।

**१. सभा हुने मिति, स्थान र समय**

सभा हुने मिति	: २०७९ साल कार्तिक महिना ४ गते, शुक्रबार (तदनुसार अक्टोबर २१, २०२२)
स्थान	: अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाण्डौ।
सभा सुरु हुने समय	: बिहान ११:०० बजे।

**२. छलफलका विषयहरू :**

**क. साधारण प्रस्तावहरू**

१. आ.व. २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने।
२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरू सहितको एकीकृत वासलात र मिति २०७८/०४/०१ देखि २०७९/०३/३२ सम्मको नाफा नोकसानको हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू माथि छलफल गरी पारित गर्ने।
३. सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार ९ प्रतिशतका दरले हुन आउने रु. १,२७,८०,८७,६६०.५१ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने।
४. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६१(ड) र दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार लेखापरीक्षण समितिको सिफारिसमा आ.व. २०७९/८० को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने।

**ख. विशेष प्रस्तावहरू**

१. सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने र गाभ्ने (मर्ज गर्ने) वा प्राप्ति (एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साभेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ति गर्न तथा गाभ्ने वा गाभ्ने वा प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने।
२. बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने।
  - (क) साबिक सिर्जना फाइनान्सलाई प्राप्ति गरे पश्चात साबिक पूँजी संरचना ५१:४९ परिवर्तन भई कायम भएको पूँजी संरचना ५१.०७ : ४८.९३ (संस्थापक शेयरधनीहरूले धारण गरेको जम्मा शेयर : साधारण शेयरधनीहरूले धारण गरेको जम्मा शेयर) बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने।
३. बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न अनुमति लिनु पर्ने निकायहरूबाट प्राप्त हुन आउने निर्देशन बमोजिम थपघट लगायत आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने।

**ग. विविध**

## साधारण सभा सम्बन्धी अन्य जानकारी

१. वार्षिक साधारण सभालाई ध्यानमा राखि मिति २०७९/०६/२८ गते १ दिन बैंकको शेयरधनी दर्ता किताब बन्द रहनेछ। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७९/०६/२७ गतेसम्म कारोबार भई म्याद भित्र यस बैंकको शेयर रजिष्ट्रार सि.बि.आई.एल. क्यापिटल लिमिटेड, बाटुलेघर, डिल्लीबजार, काठमाडौंमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरूले सो सभामा भाग लिन र नगद लाभांश पाउने छन्।
२. वार्षिक साधारण सभामा भाग लिन इच्छुक शेयरधनी महानुभावहरूले शेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण र आफ्नो परिचय खुल्ने प्रमाण वा सोको प्रतिलिपि अनिवार्य रूपमा साथमा लिई आउनुहुन अनुरोध छ।
३. शेयरधनी महानुभावहरूको उपस्थिति पुस्तिकामा दस्तखत गर्न शेयरधनी पुस्तिका विहान ९:०० बजे देखि खुल्ला गरिने छ।
४. साधारण सभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरूले प्रचलित कम्पनी कानूनले तोकेको ढांचामा प्रतिनिधिपत्र (प्रोक्सी) फारम भरी सभा शुरु हुनुभन्दा कम्तीमा ४८ घण्टा अगाडि अर्थात् मिति २०७९/०७/०२ गते बिहान ११:०० बजेभित्र बैंकको मुख्य कार्यालय नारायणहिटी पथ, दरवारमार्गमा दर्ता गराई सक्नु पर्नेछ। बैंकको शेयरधनी बाहेक अरुलाई प्रोक्सी दिन र एकभन्दा बढी व्यक्तिलाई आफ्नो शेयर विभाजन गरी तथा अन्य कुनै किसिमबाट छुट्ट्याई प्रोक्सी दिन पाइने छैन, यसरी दिइएको प्रोक्सी बदर हुनेछ।
५. प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसकेपछि सम्बन्धित शेयरधनीले प्रतिनिधि फेरबदल गर्न चाहेमा यस अघि दिएको प्रतिनिधि (प्रोक्सी) बदर गरी यो प्रतिनिधि (प्रोक्सी)लाई मान्यता दिइयोस् भन्ने छुट्टैपत्र सहित प्रोक्सी फारम बैंकको मुख्य कार्यालयमा सभा शुरु हुनुभन्दा कम्तीमा ४८ घण्टा अगावै दर्ता गराएको अवस्थामा अधिल्लो प्रतिनिधिलाई स्वतः बदर भएको मानि पछिल्लो प्रतिनिधि (प्रोक्सी) लाई मान्यता दिइने छ। प्रतिनिधि नियुक्त गरी सकेको शेयरधनी आफै सभामा उपस्थित भई हाजिर पुस्तिकामा दस्तखत गरेमा निजले दिएको प्रतिनिधि (प्रोक्सी) स्वतः बदर हुनेछ।
६. बुँदा नं. १ मा उल्लेख गरे बमोजिम शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरू मात्र सो सभाबाट पारित लाभांश रकमको हकदार हुनेछन्।
७. एकभन्दा बढी व्यक्तिहरूको संयुक्त नाममा शेयर दर्ता रहेको अवस्थामा सर्वसम्मतबाट प्रतिनिधि चयन गरिएको एकजनाले मात्र वा लगत किताबमा पहिलो नाम उल्लेख भएको व्यक्तिले सभामा भाग लिन सक्ने छन्।
८. नाबालक शेयरधनीहरूको तर्फबाट बैंकको शेयर लगत दर्ता किताबमा संरक्षकको रूपमा नाम दर्ता भइरहेका महानुभावहरूले सभामा भाग लिन, मतदान गर्न वा प्रतिनिधि तोक्न सक्नु हुनेछ।
९. साधारण सभा सम्बन्धमा थप जानकारी आवश्यक परेमा कार्यालय समयभित्र बैंकको प्रधान कार्यालय नारायणहिटी पथ, काठमाण्डौंमा सम्पर्क राख्न समेत अनुरोध गरिन्छ।
१०. सुरक्षाको दृष्टिकोणले शेयरधनी महानुभावहरू सभा स्थलमा आउँदा भोलाजस्ता वस्तुहरू नलिई आउनु हुन अनुरोध छ। आवश्यक देखिएमा सुरक्षाकर्मीले सुरक्षा जाँच गर्न सक्ने हुँदा सो कार्यमा सहयोग गरिदिनु हुन समेत अनुरोध गरिन्छ।

**पुनश्च:** कम्पनी ऐन २०६३ अनुसारको वार्षिक आर्थिक विवरण, सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन शेयरधनी महानुभावहरूले कम्पनीको मुख्य कार्यालय नारायणहिटी पथ, काठमाण्डौं तथा यस बैंकको शेयर रजिष्ट्रार सि.बि.आई.एल. क्यापिटल लिमिटेड, डिल्लीबजार, काठमाण्डौंमा उपस्थित भई निरीक्षण गर्न र प्राप्त गर्न सक्ने व्यहोरा समेत जानकारीका लागि सूचित गरिन्छ। संक्षिप्त आर्थिक विवरण लगायत वार्षिक साधारण सभामा पेश हुने सम्पूर्ण प्रस्तावहरू बैंकको Website:www.ctznbank.com मा पनि हेर्न सक्नुहुनेछ।

सञ्चालक समितिको आज्ञाले,  
कम्पनी सचिव

## प्रतिनिधि (प्रोक्सी) फारम

श्री सञ्चालक समिति  
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड  
नारायणहिटी पथ, दरवारमार्ग, काठमाडौं।

विषय : प्रतिनिधि नियुक्त गरेको बारे।

महाशय,

..... जिल्ला ..... म.न.पा./उप.म.न.पा./न.पा./गा.पा. वडा नं. .... बस्ने म/हामी  
.....ले त्यस कम्पनीको शेयरधनीको हैसियतले २०७९ साल कार्तिक ०४ गते शुक्रबार का दिन हुने १६ (सोह्र) औं  
वार्षिक साधारण सभामा स्वयं उपस्थित भई छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकाले उक्त सभामा भाग लिन तथा मतदान गर्नका लागि  
..... जिल्ला ..... म.न.पा./उप.म.न.पा./न.पा./गा.पा. वडा नं..... बस्ने त्यस कम्पनीका  
शेयरधनी श्री ..... डिम्याट खाता नं. ....  
परिचय नं. .... लाई मेरो/हाम्रो प्रतिनिधि मनोनित गरी पठाएको छु/छौं।

प्रोक्सी लिनेको दस्तखत :

निवेदक

दस्तखत :

नाम, थर:

ठेगाना:

डिम्याट खाता नं.:

शेयरधनी परिचय नं.:

संस्थापक शेयर कित्ता:

साधारण शेयर कित्ता:

जम्मा शेयर कित्ता:

मिति:

### प्रवेश-पत्र

शेयरधनीको नाम ..... डिम्याट खाता नं. .... शेयरधनी परिचय नं. ....  
शेयरधनीको सही ..... शेयर संख्या .....

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मिति २०७९ साल कार्तिक ०४ गते शुक्रबार का दिन हुने सोही वार्षिक साधारण सभामा उपस्थित हुन  
जारी गरिएको प्रवेश-पत्र।

.....  
शेयरधनीको हस्ताक्षर

.....  
कम्पनी सचिव

द्रष्टव्य : यो निवेदन साधारण सभा हुनुभन्दा कम्तिमा ४८ घण्टा अगावै केन्द्रिय कार्यालयमा पेश गरिसक्नु पर्नेछ। एकभन्दा बढि प्रोक्सीको नाम  
उल्लेख गरेमा प्रोक्सी फारम रद्द गरिनेछ।



## सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको

सञ्चालक समितिको वार्षिक प्रतिवेदन

आर्थिक वर्ष २०७८/७९

## आदरणीय शेयरधनी महानुभावहरू,

यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका १६औं वार्षिक साधारण सभामा उपस्थित सम्पूर्ण शेयरधनी महानुभावहरूलाई सञ्चालक समितिको तर्फबाट म हार्दिक स्वागत गर्दछु। यस अवसरमा म २०७९ आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरू समेतको आर्थिक वर्ष २०७८/७९ को एकीकृत वासलात, एकीकृत नाफा-नोक्सान हिसाब, एकीकृत अन्य विस्तृत आम्दानीको विवरण, एकीकृत नगद प्रवाह विवरण तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरू सभाको स्वीकृतिका लागि प्रस्तुत गर्दछु। यस सम्मानित सभामा म सञ्चालक समितिको तर्फबाट आर्थिक तथा बैकिङ्ग क्षेत्रको परिसूचक प्रस्तुत गर्दै बैंकको गत आर्थिक वर्षको कार्यको समीक्षा तथा भावी कार्यक्रमहरू प्रस्तुत गर्दछु।

## १. आर्थिक तथा बैकिङ्ग क्षेत्रका परिसूचकहरू

## कुल गार्हस्थ्य उत्पादन

आर्थिक वर्ष २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ५.८४ प्रतिशत रहेको केन्द्रीय तथ्याङ्क विभागको प्रारम्भिक अनुमान रहेको छ। अधिल्लो आर्थिक वर्ष यस्तो वृद्धिदर ४.२५ प्रतिशत रहेको थियो। समीक्षा वर्षमा कृषि क्षेत्रको उत्पादन २.३० प्रतिशत, उद्योग क्षेत्रको १०.१९ प्रतिशत तथा सेवा क्षेत्रको ५.९३ प्रतिशत वृद्धि रहने अनुमान छ। अधिल्लो वर्ष कृषि, उद्योग तथा सेवा क्षेत्रको उत्पादन क्रमशः २.८५ प्रतिशत, ४.५१ प्रतिशत र ४.१९ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा वर्षमा औद्योगिक क्षेत्रको उत्पादन १४.२९ प्रतिशत, सेवा क्षेत्रको उत्पादन ६१.७६ प्रतिशत र कृषि क्षेत्रको उत्पादन २३.९५ रहेको छ। अधिल्लो वर्षमा औद्योगिक क्षेत्रको उत्पादन १३.६९ प्रतिशत, सेवा क्षेत्रको उत्पादन ६१.४१ प्रतिशत र कृषि क्षेत्रको उत्पादन २४.९० प्रतिशत रहेको थियो।

## वैदेशिक व्यापार

आर्थिक वर्ष २०७८/७९ मा कुल वस्तु निर्यात ४१.७ प्रतिशतले वृद्धि भई रु. २०० अर्ब ३ करोड पुगेको छ। अधिल्लो वर्ष यस्तो निर्यात ४४.४ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा वर्षमा भारततर्फ ४५.९ प्रतिशत र अन्य मुलुकतर्फ ३०.४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ २०.४ प्रतिशतले निर्यातमा कमी आएको छ। वस्तुगत आधारमा समीक्षा वर्षमा पाम तेल, उनी गलैचा धागो (पोलिस्टर तथा अन्य), जिंक शिट, जुस लगायतका वस्तुहरूको निर्यात बढेको छ भने अलैची, चिया, औषधी (आर्युर्वेदिक), तार लगायतका वस्तुको निर्यात घटेको छ।

समीक्षा वर्ष २०७८/७९ मा कुल वस्तु आयात २४.७ प्रतिशतले वृद्धि भई रु. १९२० अर्ब ४५ करोड पुगेको छ। अधिल्लो वर्ष यस्तो आयात २८.७ प्रतिशतले बढेको थियो। समीक्षा वर्षमा भारतबाट भएको आयात २३.५ प्रतिशत, चीनबाट भएको आयात १३.२ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ३६.३ प्रतिशतले वृद्धि भएको छ। समीक्षा वर्षमा वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, स्पंज आइरन, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस. विलेट, सिमेन्ट, धान तथा चामल, दाल, मेडिकल उपकरण लगायतका वस्तुको आयात घटेको छ।

समीक्षा वर्ष २०७८/७९ मा कुल वस्तु व्यापार घाटा २३.० प्रतिशतले वृद्धि भई रु. १७२० अर्ब ४२ करोड पुगेको छ। अधिल्लो वर्ष यस्तो घाटा २७.३ प्रतिशतले बढेको थियो। समीक्षा वर्षमा निर्यात-आयात अनुपात १०.४ प्रतिशत पुगेको छ। अधिल्लो वर्ष यस्तो अनुपात ९.२ प्रतिशत रहेको थियो।

## चालु खाता, शोधनान्तर तथा विप्रेषणको स्थिति

आर्थिक वर्ष २०७८/७९ मा चालु खाता रु. ६२३ अर्ब ३३ करोडले घाटामा रहेको छ। अधिल्लो वर्ष चालु खाता रु. ३३३ अर्ब ६७ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अधिल्लो वर्ष रु. २ अर्ब ८४ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५ अर्ब १७ करोडले घाटामा रहेको छ।

आर्थिक वर्ष २०७८/७९ मा पुँजीगत ट्रान्सफर ३४.५ प्रतिशतले कमी आई रु.९ अर्ब ९९ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४.९ प्रतिशतले वृद्धि भई रु.१८ अर्ब ५६ करोड कायम भएको छ । अधिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु. १५ अर्ब २६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१९ अर्ब ५१ करोड रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा रहेको छ । अधिल्लो वर्ष शोधनान्तर स्थिति रु.१ अर्ब २३ करोडले बचतमा रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भई रु.१००७ अर्ब ३१ करोड पुगेको छ । अधिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई रु. ८ अर्ब ३३ करोड पुगेको छ । अधिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो ।

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रूपमा वृद्धि भई ३,५४,६६० पुगेको छ । अधिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १९८.५ प्रतिशतले वृद्धि भई २,८२,४५३ पुगेको छ । अधिल्लो वर्ष यस्तो संख्या ४६.८ प्रतिशतले घटेको थियो ।

### ब्याजदर

२०७८ आषाढमा ९१-दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ४.५५ प्रतिशत रहेकोमा २०७९ आषाढमा १०.६६ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूबीचको अन्तर-बैंक कारोबारको भारित औसत ब्याजदर २०७८ आषाढमा ४.१२ प्रतिशत रहेकोमा २०७९ आषाढमा ६.८८ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूको औसत आधार दर २०७८ आषाढमा ६.८६ प्रतिशत रहेकोमा २०७९ आषाढमा ९.५४ प्रतिशत कायम भएको छ । २०७९ आषाढमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ७.४१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११.६२ प्रतिशत रहेको छ । अधिल्लो वर्ष यस्ता दरहरू क्रमशः ४.६५ प्रतिशत र ८.४३ प्रतिशत रहेका थिए ।

### निक्षेप परिचालन

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ९ प्रतिशतले बढेको छ । अधिल्लो वर्ष यस्तो निक्षेप २१.४ प्रतिशतले बढेको थियो ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.९ प्रतिशत, २७.६ प्रतिशत र ५५.८ प्रतिशत रहेको छ । अधिल्लो वर्ष यस्तो अंश क्रमशः १०.४ प्रतिशत, ३४.२ प्रतिशत र ४७ प्रतिशत रहेको थियो ।

### कर्जा तथा सापट

आर्थिक वर्ष २०७८/७९ मा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.१ प्रतिशतले बढेको छ । अधिल्लो वर्ष यस्तो कर्जा २७.३ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह १२.७ प्रतिशतले, वित्त कम्पनीहरूको कर्जा प्रवाह २९.८ प्रतिशतले बढेको छ र विकास बैंकहरूको कर्जा प्रवाह १३.९ प्रतिशतले बढेको छ ।

समीक्षा वर्ष २०७८/७९ मा कृषि क्षेत्रतर्फको कर्जा १९.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १३.३ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६६.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । अधिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.१ प्रतिशत र १२.७ प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा २८.४ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १३.३ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १५.२ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १७.५ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ६१.९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा २४.३ प्रतिशतले र हायर पर्चेज कर्जा २.२ प्रतिशतले घटेको छ ।

### विश्व अर्थतन्त्रको प्रभावका सन्दर्भमा

गत केही समय यता रुस र युक्रेनबीच जारी युद्धको कारण विश्वव्यापी रूपमा आर्थिक गतिविधिहरू प्रभावित भएका छन् । पेट्रोलियम पदार्थ र खाद्य वस्तुको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । विश्व व्यापार गतिविधि तथा पूँजी प्रवाह प्रभावित भएको छ । यसले गर्दा कोभिडबाट प्रभावित भई पुनरुत्थान हुन लागेको विश्व अर्थतन्त्रमा चुनौती थपिएको छ ।

विश्व अर्थतन्त्रमा आएको परिवर्तनको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्रमा पनि परेको छ । नेपालको सन्दर्भमा पनि मूल्य एवम् बाह्य क्षेत्र स्थायित्वमा देखिएको दबाव र लगानीयोग्य साधनमा आएको संकुचनका कारण अर्थतन्त्रको पुनरुत्थानसँगै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने दिशामा चुनौती सिर्जना भएको छ ।

## २. विगत वर्षको बैंकको कारोवारको सिंहावलोकन

आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण Nepal Financial Reporting Standard (NFRS) बमोजिमको सर्वमान्य लेखाको सिद्धान्तका आधारमा तयार गरिएको छ । समीक्षा अर्थात् र अधिल्लो आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण अनुसार यस बैंकको वित्तीय स्थितिको तुलनात्मक अवस्था देहाय बमोजिम रहेको छ :


(रु. हजारमा)

अनुपातहरू	आर्थिक वर्ष २०७८/७९	आर्थिक वर्ष २०७७/७८	वृद्धि/(हास)
पूँजी कोषको पर्याप्तता	१२.६९%	१३.७०%	-१.०१%
वासलात	आर्थिक वर्ष २०७८/७९	आर्थिक वर्ष २०७७/७८	वृद्धि/(हास)
कुल सम्पत्ति	१९४,४१२,६५०	१६८,३२९,०५०	१५.५०%
निक्षेप	१५५,१४०,०४५	१४३,००३,४१३	८.४९%
कर्जा सापटीहरू	१३५,७७६,१३०	१२३,६२६,८८४	९.८३%
लगानीहरू - धितोपत्र तथा शेयरहरू	२९,०२३,६१६	२२,७९७,५१५	२७.३१%
जगेडा तथा कोषहरू	६,२०८,३१५	६,३११,०९९	-१.६३%
नाफा - नोक्सान हिसाब	आर्थिक वर्ष २०७८/७९	आर्थिक वर्ष २०७७/७८	वृद्धि/(हास)
खुद ब्याज आमदानी	४,९९३,४९०	३,६५०,३९८	३६.७९%
गैह्र ब्याज आमदानी	१,५२२,९५०	१,५२७,३७९	-०.२९%
सञ्चालन खर्च	३,१३१,४२३	२,१९८,०३७	४२.४६%
सञ्चालन मुनाफा	२,७०९,२५३	२,४५५,२६६	१०.३४%
खुद मुनाफा	२,००५,६११	१,८०४,३४१	११.१५%


**पूँजी संरचना :** आ.व २०७७/७८ को अन्त्यमा बैंकको चुक्ता पूँजी रु. १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार १ सय १५ कायम रहेकोमा बोनस शेयर निष्काशन बापत रु. १ अर्ब ६२ करोड ४० लाख ५० हजार ८ सय ९१ थप गरि यस आ.व २०७८/७९ को अन्त्यमा बैंकको चुक्ता पूँजी रु. १४ अर्ब २० करोड ०९ लाख ७४ हजार ६ कायम रहेको छ ।

**पूँजी कोष पर्याप्तता :** आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा पूँजी कोष अनुपात १३.७० प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८/७९ को अन्त्यमा उक्त अनुपात १२.६९ प्रतिशत रहेको छ ।


**कुल सम्पत्ति :** आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा कुल सम्पत्ति रु. १६८ अर्ब ३२ करोड ९० लाख ५० हजार रहेकोमा आ.व. २०७८/७९ को अन्त्यमा १५.५० प्रतिशतले वृद्धि भई रु. १९४ अर्ब ४१ करोड २६ लाख ५० हजार पुगेको छ ।




**निक्षेप संकलन :** आ.व.२०७७/७८ मा बैंकले कुल रु. १४३ अर्ब ३४ लाख १३ हजार निक्षेप परिचालन गरेकोमा आ.व.२०७८/७९ मा ८.४९ प्रतिशतले वृद्धि भई रु. १५५ अर्ब १४ करोड ४५ हजार पुगेको छ, जसमध्ये ग्राहकहरूको निक्षेप रु. १५२ अर्ब ८० करोड १४ लाख ९० हजार रहेको छ भने बैंक तथा वित्तीय संस्थाको निक्षेप रु. २ अर्ब ३३ करोड ८५ लाख ५४ हजार रहेको छ । बैंकको कुल निक्षेपमा चल्ती निक्षेपको अंश ४.८७ प्रतिशत, बचत निक्षेपको अंश २५.०८ प्रतिशत, मुद्दती निक्षेपको अंश ६३.४३ प्रतिशत, मागेको बखत तिर्नुपर्ने निक्षेपको अंश ६.१० प्रतिशत र बाँकी अन्य निक्षेप रहेको छ ।





**कर्जा र सापटीहरू :** कर्जा र सापटीहरूतर्फ बैंकले आ.व.२०७७/७८ मा रु. १२३ अर्ब ६२ करोड ६८ लाख ८४ हजार प्रवाह गरेकोमा आ.व. २०७८/७९ मा ९.८३ प्रतिशतले वृद्धि भई रु. १३५ अर्ब ७७ करोड ६१ लाख ३० हजार पुगेको छ, जसमध्ये रु. १३२ अर्ब ४३ करोड २७ लाख ४७ हजार ग्राहकहरूलाई र रु. ३ अर्ब ३४ करोड ३३ लाख ८३ हजार बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा गरिएको कुल कर्जा सापटी मध्ये रियल स्टेट क्षेत्रमा ३.५८ प्रतिशत, हाउसिङ क्षेत्रमा ६.६४ प्रतिशत, मार्जिन लेन्डिङमा ३.०० प्रतिशत, अधिविकर्ष कर्जामा १४.२१ प्रतिशत तथा अन्य कर्जामा ७२.५७ प्रतिशत लगानी रहेको छ । आर्थिक वर्ष २०७८/७९ मा गरिएको कुल कर्जा लगानी मध्ये बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा २९.०४ प्रतिशत लगानी गरेको छ, जसमध्ये कृषि क्षेत्रमा १२.१६ प्रतिशत लगानी रहेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को आषाढ मसान्त सम्ममा हाइड्रोपावर प्रोजेक्टका लागि स्वीकृत कुल सीमा रु. १९ अर्ब २६ करोड ५० लाख मध्ये रु. ८ अर्ब १२ करोड २० लाख कर्जा प्रवाह गरी जल विद्युत क्षेत्रको विकासमा योगदान पुऱ्याएको छ । यस बैंकले करीव ४८७.७४ मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजनाहरूमा कर्जा लगानी गरेको छ । त्यसैगरी बैंकले आर्थिक वर्ष २०७८/७९ को आषाढ मसान्तसम्ममा ६,१६८ वटा साना तथा मझौला कर्जा शीर्षक अन्तर्गत कुल रु. २२ अर्ब ४२ करोड ८१ लाख लगानी गरेको छ भने कृषि तथा साना व्यवसायलाई लक्षित ९,३५२ वटा फास्ट ट्याक लोन कर्जा शीर्षक अन्तर्गत कुल कर्जा रु. ५ अर्ब ६४ करोड ४३ लाख र कृषि तथा उद्यम कर्जामा रु. १५ अर्ब ४३ करोड २८ लाख तथा कृषि ऋणपत्र तर्फ रु. ६६ करोड ९० लाख सहित बैंकले कृषि क्षेत्रमा रु. १६ अर्ब १० करोड १८ लाख लगानी गरेको छ ।



साथै बैंकले कृषि व्यवसायलाई थप योगदान पुऱ्याउने उद्देश्यले One Zone One Product को नीति अवलम्बन गरे अनुसार १,५२७ वटा कर्जा लगानीमा रु. १ अर्ब ६० करोड ८१ लाख कर्जा लगानी गरेको छ । त्यसै गरी बैंकले यस आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकद्वारा जारी भएको “सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि,२०७६” अन्तर्गतका विभिन्न क्षेत्रमा कुल ३,८४८ ऋणीहरूलाई रु. ४ अर्ब ८३ करोड ८० लाख कर्जा लगानी गरेको छ ।




**कुल लगानी :** आर्थिक वर्ष २०७८/७९ को आषाढ मसान्तसम्ममा बैंकले रु. २९ अर्ब २ करोड ३६ लाख १६ हजार लगानी गरेको छ । उक्त लगानीमध्ये नेपाल सरकारको ट्रेजरी बिल्स, विकास बण्ड र कृषि बण्डमा कुल रु. २७ अर्ब ७५ करोड १८ लाख ९० हजार अर्थात् कुल लगानीको ९५.६२ प्रतिशत लगानी रहेको छ भने संगठित संस्थाहरूको शेयरमा रु. ४० करोड १५ लाख ३५ हजार अर्थात् कुल लगानीको १.३८ प्रतिशत रहेको छ । बैंकको सहायक कम्पनीमा कुल रु. १६ करोड ७२ लाख ४ हजार लगानी रहेको छ भने सम्बद्ध कम्पनीमा रु. ३७ करोड ५६ लाख लगानी रहेको छ ।



**खुद ब्याज आम्दानी :** आ.व. २०७७/७८ मा बैंकको खुद ब्याज आम्दानी रु. ३ अर्ब ६५ करोड ३ लाख ९८ हजार रहेकोमा आ.व. २०७८/७९ मा ३६.७९ प्रतिशतले वृद्धि भई रु. ४ अर्ब ९९ करोड ३४ लाख ९० हजार पुगेको छ ।

**गैह्र ब्याज आम्दानी :** आ.व. २०७७/७८ मा बैंकको गैह्र ब्याज आम्दानी रु. १ अर्ब ५२ करोड ७३ लाख ७९ हजार रहेकोमा आ.व. २०७८/७९ मा ०.२९ प्रतिशतले कम भई रु. १ अर्ब ५२ करोड २९ लाख ५० हजार पुगेको छ ।

**सञ्चालन खर्च :** आ.व. २०७७/७८ मा बैंकको कुल सञ्चालन खर्च रु. २ अर्ब १९ करोड ८० लाख ३७ हजार रहेकोमा आ.व. २०७८/७९ मा शाखा संजाल वृद्धि, घर भाडा, बीमाशुल्क, स्टेशनरी, सुरक्षा खर्च, इन्टरनेट जडान, पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि जस्ता खर्चहरूले कुल सञ्चालन खर्च ४२.४६ प्रतिशतले वृद्धि भई रु. ३ अर्ब १३ करोड १४ लाख २३ हजार पुगेको छ ।



**सञ्चालन मुनाफा :** आ.व. २०७७/७८ मा बैंकको सञ्चालन मुनाफा ६३.५९ प्रतिशतले वृद्धि भई रु. २ अर्ब ४५ करोड ५२ लाख ६६ हजार रहेकोमा आ.व. २०७८/७९ मा १०.३४ प्रतिशतले वृद्धि भई रु. २ अर्ब ७० करोड ९२ लाख ५३ हजार पुगेको छ ।

**खुद मुनाफा :** आ.व. २०७७/७८ मा बैंकको खुद मुनाफा मा ५०.५४ प्रतिशतले वृद्धि भई रु. १ अर्ब ८० करोड ४३ लाख ४१ हजार रहेकोमा आ.व. २०७८/७९ मा ११.१५ प्रतिशतले वृद्धि भई रु. २ अर्ब ५६ लाख ११ हजार पुगेको छ । आ.व. २०७८/७९ मा बैंकिङ क्षेत्रमा आएको तरलता अभावले बैंकको व्यवसायमा देखापरेको चुनौतिको केहि प्रभाव बैंकको खुद मुनाफामा परेको देखिन्छ ।

### ३. सहायक कम्पनी सि.बि.आइ.एल. क्यापिटल लिमिटेडको कारोवारको सिंहावलोकन

बैंकको सहायक कम्पनी सि.बि.आई.एल.क्यापिटल लिमिटेडमा यस बैंकको ५८.६० प्रतिशत लगानी अर्थात कुल रु. २० करोड पूँजीमा बैंकको रु. ११ करोड ७२ लाख ४ हजार लगानी रहेको छ । उक्त कम्पनीको मुख्य उद्देश्य - निष्काशन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गर्ने, लगानी व्यवस्थापन सेवा प्रदान गर्ने, सामूहिक लगानी कोष सेवा सञ्चालन गर्ने, शेयर रजिष्ट्रार सेवा प्रदान गर्ने, आदि रहेका छन् । आ.व. २०७८/७९ मा सि.बि.आई.एल. क्यापिटल लिमिटेडको खुद घाटा रु. ५४ लाख ५१ हजार रहेको छ । पूँजी बजार नेप्से परिसूचक घटेसँगै क्यापिटलको आमदानीमा प्रतिकूल असर परि संस्था घाटामा गएको छ ।

त्यसैगरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडद्वारा प्रवर्धन गरिएको सि.वि.आई.एल.क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको सिटिजन्स म्युचुअल फण्ड १ तथा सिटिजन्स म्युचुअल फण्ड २ मा बैंकको रु. १५/१५ करोड गरि कुल रु. ३० करोड लगानी रहेको छ । यस आ.व. २०७८/७९ मा सिटिजन्स म्युचुअल फण्ड अर्न्तगत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ तथा सिटिजन्स म्युचुअल फण्ड २ को अन्तिम प्रति इकाई मूल्य रु. ९.१४ तथा रु. ९.९३ रहेको छ ।

### ४. सहायक कम्पनी सि.बि.आइ.एल. सेक्यूरिटीज लिमिटेडको कारोवारको सिंहावलोकन

बैंकको सहायक कम्पनी सि.बि.आई.एल. सेक्यूरिटीज लिमिटेडमा यस बैंकको शत प्रतिशत लगानी अर्थात कुल रु. ५ करोड लगानी रहेको छ । उक्त कम्पनीको मुख्य उद्देश्य - धितोपत्र खरीद तथा विक्रीको सेवा प्रदान गर्ने, निक्षेप सदस्यको सेवा प्रदान गर्ने आदि रहेका छन् । सि.बि.आइ.एल.सेक्यूरिटीज लिमिटेड हाल नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट धितोपत्र कारोवार सञ्चालनको स्वीकृति लिने प्रकृत्यामा रहेको छ । आ.व. २०७८/७९ मा सि.बि.आई.एल.सेक्यूरिटीज लिमिटेडको खुद मुनाफा रु. ३३ लाख ३२ हजार रहेको छ ।

### ५. शाखा सञ्जालमा विस्तार

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको पालना गर्दै बैंकको व्यवसाय वृद्धि गर्ने नीति अनुरूप बैंकको उपस्थिति नभएको स्थानहरूमा व्यवसाय विस्तार गर्न आ.व. २०७८/७९ मा प्रदेश नं. ३ को काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिकामा ठुलो भन्ज्याङ शाखा, कागेश्वरी मनहरा नगरपालिकामा थली शाखा, बुढानिलकण्ठ नगरपालिकामा बुढानिलकण्ठ शाखा तथा भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिकामा सुर्यविनायक शाखा विस्तार गरी बैंकको कुल शाखा संख्या १७८ पुगेको छ ।

### ६. सूचना प्रविधि

बैंकले आफ्ना सेवा सुविधालाई सरल, सहज र सुरक्षित रूपमा ग्राहक समक्ष पुऱ्याउनको लागि बजारमा उपलब्ध नविनतम प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेको छ । बैंकिङ सेवालाई भर पर्दो र गुणस्तरिय बनाउनको लागि Infosys ले विकास गरेको विश्वकै उत्कृष्ट १० बैंकिङ सफ्टवेयरमा पर्ने Finacle Core Banking System प्रयोग गर्दै आएको छ र समय-समयमा ग्राहकको आवश्यकता र सुरक्षालाई मध्यनजर गरि अद्यावधिक गर्दै आएको छ । बैंकले आफ्नो आन्तरिक प्रयोजनको लागि सूचना व्यवस्थापन प्रणाली (MIS) मा थप विवरणहरू समावेश गरि विभिन्न report हरूको प्रयोग गर्दै आएको छ । बैंकले Digitization माफर्त ग्राहकलाई दिने सेवा सुविधाका साथै आन्तरिक कार्यप्रणालीलाई स्वचालित बनाउने अभियानमा लागिपरेको छ र सो कार्यका लागि सफ्टवेयर तथा हार्डवेयरमा थप लगानी गरि सुरक्षा प्रणालीलाई थप मजबुत गर्दै अघि बढि रहेको छ । साथै, बैंकले सूचना प्रविधिको विकाससँगै बैंकिङ क्षेत्रमा देखा पर्ने सम्भावित जोखिमहरूलाई न्यूनिकरण गर्दै आफ्नो सेवा सुविधाको गुणस्तरमा सुधार गर्दै लैजाने नीति लिएको छ ।

## ७. डिजिटल बैंकिङ्ग

यस बैंकले डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राख्दै आएको छ। बैंकले आफ्ना सम्पूर्ण सेवा सुविधालाई क्रमिक रूपमा डिजिटल रूपान्तरण गर्न, विभिन्न योजना बनाई कार्यान्वयन गर्दै आइरहेको छ।

E-cash (चेक बिना काउन्टरबाट पैसा निकाल्ने प्रविधि), E voucher (कागज बिहीन भौचर प्रविधि), Cardless withdrawal (कार्ड बिना ATM बाट पैसा निकाल्ने प्रविधि) जस्ता डिजिटल प्रविधिमुलक सेवा प्रदान गर्दै आएको बैंकले थप डिजिटल बैंकिङ्ग सुविधाहरु यस वर्ष देखि शुरु गरेको छ।

बैंकले आफ्ना ग्राहकहरुलाई बैंकसम्म नआई मोबाइल तथा वेवसाइटका माध्यमबाटै कार्ड, मोबाइल बैंकिङ्ग, डिम्याट, QR आदि सम्बन्धी विभिन्न सेवाहरु प्राप्त होस भन्ने उद्देश्यले Smart Services Portal को सुरुवात गरेको छ। यो सेवाको सुरुवात सँगै ग्राहकहरुले नयाँ कार्ड, मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्गको अनुरोध गर्न, रिपिन अनुरोध गर्न, कार्ड/मोबाइल बैंकिङ्ग ब्लक अनुरोध, रिप्लेस अनुरोध, मेरो शेयर रजिष्ट्रेशन तथा नविकरण र CRN No. को बिबरण हेर्ने सुबिधाका साथै विभिन्न सेवा सम्बन्धी गुनासो तथा प्रतिक्रिया प्रदान गर्न सक्नुहुन्छ।

बैंकका ग्राहकहरुको बैंकका सेवा सम्बन्धमा जिज्ञासा तथा समस्याको छिटो भन्दा छिटो सामाधान होस् भन्ने उद्देश्यले ग्राहक सहायता केन्द्र (Customer Support Center) समेत स्थापना गरेको छ। यसबाट ग्राहकहरुले बैंकका शाखामा उपस्थित नभई ग्राहक सेवा प्रतिनिधिहरूसँग फोन तथा इमेलका माध्यमबाट सम्पर्क गरी आफ्ना जिज्ञासा तथा समस्याको सामाधान प्राप्त गर्न सक्नुहुन्छ।

बैंकले यसै बर्ष देखि नागरिक एप मार्फत अनलाईन खाता खोल्न सक्ने सुबिधाको समेत सुरुवात गरेको छ। साथै बैंकले आफ्नो दरबारमार्ग स्थित मुख्य कार्यालयबाट KIOSK सेवाको प्रारम्भ गरेको छ। यो सेवाको सुरुवात भएसँगै ग्राहकहरुले बैंक कर्मचारीहरुको सहयोग बिना नै चेक क्वियलरिड गर्न, खाताको विवरण हेर्न, स्टेटमेन्ट प्रिन्ट गर्न तथा बैंक सम्बन्धी विभिन्न जानकारीहरु प्राप्त गर्न सक्नुहुन्छ।

बैंकले यसै बर्ष मोबाइल बैंकिङ्ग एप प्रयोग गरि रेमिटेन्स सेवाको समेत सुरुवात गरेको छ। अब बैंकका ग्राहकहरुले नेपालभरि आन्तरिक विप्रेषण पठाउन तथा प्राप्त गर्न साथै विदेशबाट पठाएको पैसा सिटिजन्स मोबाइल बैंकिङ्ग एप प्रयोग गरी देशको जुनसुकै स्थानमा सुरक्षित एवं सुलभ ढंगबाट प्राप्त गर्न सक्नुहुन्छ।

## ८. कार्ड व्यवसाय

यस बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै ATM तथा POS सेवा प्रदान गर्दै आइरहेको छ। यसै सन्दर्भमा बैंकले आर्थिक वर्ष २०७८/७९ मा थप ७ वटा ATM जडान गरेको छ। यससँगै बैंकको कुल ATM संख्या १३० र कुल POS संख्या ४४१ पुगेको छ। साथै कार्ड सेवा बिस्तार गर्ने क्रममा यस आर्थिक बर्षको अन्तसम्म बैंकको कुल डेबिट कार्डको संख्या २५८,७२७ वटा, क्रेडिट कार्डको संख्या ५,७७० वटा तथा प्रिपेड कार्डको संख्या १,०२८ वटा पुगेको छ।

बैंकले यसै वर्षदेखि कार्ड प्रिन्टिङ्ग (Card Personalization Service) को सुरुवात गरेको छ। त्यसै गरी बैंकले आफ्ना ग्राहकहरुको लागि Cardless CashWithdraw सुविधाको सुरुवात गरेको छ। यो प्रविधि सरल एवं सहज हुनुका साथै आफूसँग कार्ड नभएको अवस्थामा समेत ATM बाट पैसा निकाल्न सकिने सुविधा रहेको छ।

## ९. विप्रेषण कारोवार

बैंकले आफ्नै विप्रेषण सेवा सिटिजन्स रेमिट मार्फत विश्वका विभिन्न मुलुकहरुबाट अन्तर्राष्ट्रिय एवं स्वदेशमा आन्तरिक विप्रेषण कारोवार गर्दै आइरहेको छ।

बैंकले कुल १ करोड ६१ लाख १४ हजार १ सय १३ अमेरिकी डलर बराबरको विप्रेषण भित्र्याई रु. ३ करोड ३१ लाख ५३ हजार ९ सय ८ बराबरको आमदानी गरेको छ।

अन्तर्राष्ट्रिय विप्रेषण सेवा अर्न्तगत बैंकले विभिन्न रेमिटेन्स कम्पनी र बैंकहरूसँग सहकार्य सम्भौता गरी हाल यूएइ, कतार, यूरोप, अमेरिका, भारत, अस्ट्रेलिया, सिङ्गापूर, टर्की, हङकङ लगायत मुलुकहरुबाट विप्रेषण भित्र्याउँदै आइरहेको छ।

बैंकले आन्तरिक विप्रेषण सेवालाई डिजिटलाइज गरि सिटिजन्स मोबाइल एपबाट सिटिजन्स रेमिट पठाउन वा प्राप्त गर्न सकिने सुविधा थप गरेको छ। साथै, विश्वका विभिन्न मुलुकहरूबाट पठाएको विप्रेषण रकम बैंकका सम्पूर्ण शाखाहरू र देश भित्र छरिएर रहेका १२ हजार भन्दा बढी सहायक प्रतिनिधिहरूबाट सहज रूपमा भुक्तानी गर्न सकिन्छ।

आगामी दिनहरूमा विप्रेषण कारोवारलाई अझ प्रभावकारी बनाउँदै लैजाने क्रममा बैंकले विदेश तथा स्वदेशमा रहेका विभिन्न बैंक र रेमिटेन्स कम्पनीहरूसँग थप सम्झौताहरू गरी विप्रेषण कारोवार विस्तार गर्ने रणनीति लिएको छ।

## १०. अन्य बैकिङ्ग सुविधा विस्तार

यस बैंकले आ.व. २०७८/७९ मा बर्दिया जिल्लाको जोगीगाउँ र ओराली बजार, नवलपरासी (पूर्व) जिल्लाको त्रिभुवनटार, नवलपरासी (पश्चिम) जिल्लाको जर्गाहा र भटौलिया बजार, दाङ जिल्लाको मुकुटी, नुवाकोट जिल्लाको मदानपुर, महोत्तरी जिल्लाको पडौल, ललितपुर जिल्लाको सुबाने, रकुम पूर्व जिल्लाको महत र चुनवाङ, उदयपुर जिल्लाको तोरीबारी र धनुषा जिल्लाको रमदैया भवाडीमा गरी १३ वटा थप शाखारहित बैकिङ्ग सेवा विस्तार गरी हालसम्म बैंकले ९७ वटा शाखारहित बैकिङ्ग ईकाइहरूबाट शाखारहित बैकिङ्ग सेवाप्रदान गर्दै आइरहेको छ। शाखारहित बैकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी जस्ता उपयोगी सेवा लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ।

यसैगरी बैंक र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण बीच भूकम्पबाट क्षति भएका निजि आवास पुनर्निर्माणका लागि अनुदान रकम वितरण गर्ने सम्झौता अनुसार यस बैंकले ७ जिल्ला (दोलखा, काभ्रे, मकवानपुर, भोजपुर, म्यादी, काठमाण्डौ र सिन्धुली)का १० शाखाहरूबाट (मनहरि, चरिकोट, बेनी, हेटौँडा, भोजपुर, हरिहरपुरगढि, कीर्तिपुर, थापाथली, सिन्धुली र बनेपा) अनुदान रकम वितरण गर्न थालेको छ। नेपाल सरकारलाई अनुदान रकम वितरणमा सहयोग पुऱ्याउने उद्देश्य अनुरूप हाल सम्म ११,८३५ सेवाग्राहीलाई विभिन्न किस्तामा रकम वितरण गरिएको छ।

## ११. संस्थागत सामाजिक उत्तरदायित्व

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन तथा नेपालको दिगो विकास लक्ष्यलाई आत्मसात् गर्दै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नो स्थापनाकाल देखि नै सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसैको निरन्तरता स्वरूप आ.व. २०७८/७९ मा बैंकले स्वास्थ्यमा करिब रु. ५० लाख ८ हजार, संस्कृतिको जगेर्नाका निम्ति करिब रु. ४ लाख ८४ हजार, वित्तीय साक्षरताका निम्ति रु. ४ लाख २७ हजार र अन्य विविध क्षेत्रहरूमा रु. ३१ लाख ३५ हजार गरी विभिन्न संघ संस्थाहरूलाई बैंकले कुल रु. ९१ लाख २६ हजारको आर्थिक सहयोग उपलब्ध गराएको छ।

## १२. मानव संसाधन

जनशक्ति व्यवस्थापन गर्न वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा नायब प्रमुख कार्यकारी अधिकृतहरू, प्रमुख प्रशासकीय अधिकृत र जनशक्ति व्यवस्थापन विभागका विभागीय प्रमुख सदस्य सचिव रहेको पदपूर्ति समिति गठन गरिएको छ।

२०७९ आषाढ मसान्त सम्ममा बैंकमा कुल १,७५८ जना कर्मचारीहरू कार्यरत रहेका छन्। समीक्षा वर्षमा २७३ जना नयाँ कर्मचारीको नियुक्ति तथा १७९ जना कर्मचारीहरू बैंकको सेवाबाट अलग भएका छन्। कुल कर्मचारी मध्ये ७७५ जना (४४.०८ प्रतिशत) महिला कर्मचारीहरू रहेका छन्। ग्राहकवर्गलाई सर्वसुलभ तथा छिटोभन्दा छिटो समयमा सेवा उपलब्ध गराई व्यावसायिक उद्देश्य प्राप्त गर्न बैंकको जनशक्तिको दक्षता वृद्धिका लागि प्रायः सबै कर्मचारी समावेश हुने गरि विभिन्न शीर्षकहरूमा स्वदेशका विज्ञहरूद्वारा तालिम प्रदान गरिएको छ। जनशक्तिको दक्षता अभिवृद्धि का लागि कुल रु.१ करोड १ लाख ५६ हजार ८ सय खर्च गरिएको छ। साथै आगामी वर्षमा समेत आवश्यक तालिमहरू प्रदान गर्ने नीति बैंकले लिएको छ।

## १३. सरकारी राजस्वमा योगदान

आ.व. २०७८/७९ मा बैंकले अग्रिम आयकर बापत रु. ९१ करोड र विभिन्न भुक्तानीमा कर कट्टी गरे बापत रु. ८३ करोड ३७ लाख ८८ हजार गरी कुल रु. १ अर्ब ७४ करोड ३७ लाख ८८ हजार ठूला करदाता कार्यालयमा दाखिला गरेको छ।

## १४. आन्तरिक नियन्त्रण प्रणाली

बैंकिङ व्यवसायमा निहित कर्जा, बजार तथा सञ्चालन लगायतका जोखिमहरूलाई दृष्टिगत गरी बैंकले आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउने नीति लिएको छ। यस सम्बन्धमा बैंकिङ कारोवारका सबै क्षेत्रमा आवश्यक नीति, नियमहरू बनाई कार्यान्वयनमा ल्याइएको छ। त्यसै गरी बैंकका कामकारवाहीहरू प्रचलित कानून बमोजिम भए गरेको छ/छैन त्यसको यकिन गर्ने उद्देश्यले बैंकमा एउटा स्वतन्त्र आन्तरिक लेखापरीक्षण विभाग गठन गरी त्यस विभागलाई सञ्चालक समिति अन्तर्गतको लेखापरीक्षण समिति मातहत राखिएको छ। बैंकिङ कारोवारहरूमा निहित जोखिमहरूलाई निरन्तर रूपमा अनुगमन गरी सञ्चालक समितिलाई उपयुक्त राय सुझाव दिनका लागि सञ्चालक समितिको जवाफदेहीतामा जोखिम व्यवस्थापन समिति गठन गरी उक्त समितिले त्यस सम्बन्धमा प्रभावकारी रूपमा कार्य गर्दै आइरहेको छ। साथै, कर्जामा निहित जोखिमलाई न्यूनीकरण गर्न छुट्टै कर्जा जोखिम विभाग गठन गरी सञ्चालनमा ल्याइएको छ। त्यस्तै बैंकमा रहेका सम्पूर्ण ग्राहकको जोखिम स्तर निर्धारण गर्ने तथा अन्य अनुपालनको क्रममा देखिने कमिकमजोरीको उपयुक्त तरिकाले अनुगमन तथा समाधान गर्न सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समिति गठन गरि त्यस अन्तर्गत सम्पत्ति शुद्धीकरण विभाग सञ्चालनमा रहेको छ।

साथै विभिन्न विभागहरूसँग सम्बन्धित कार्य सञ्चालनलाई व्यवस्थित गर्न आन्तरिक नीति, नियम तथा निर्देशिकाहरू जारी गरी लागू गरिएको छ। निर्णय प्रकृत्यालाई छिटो-छरितो तथा चुस्त बनाउन व्यवस्थापन तहमा व्यवस्थापन समिति (Executive Committee), जोखिम र आमदानीको (Risk and Return) दृष्टिकोणबाट वासलात व्यवस्थापन गर्ने, ब्याजदर तथा तरलता जोखिमको रणनीतिक व्यवस्थापन गर्न व्यवस्थापन तहका पदाधिकारीहरू सम्मिलित सम्पत्ति दायित्व व्यवस्थापन समिति (ALCO), बैंकको दैनिक काम कारवाही, लगानी, सञ्चालन तथा रणनीतिक योजनाको कार्यान्वयनका लागि चाहिने सूचना तथा प्रविधि प्रणालीको विकास गर्ने, समयानुसार अद्यावधिक गर्ने र अग्रसर भई काम गर्न बैंकका पदाधिकारीहरू सम्मिलित IT Steering Committee, सञ्चालन जोखिम न्यूनीकरणका लागि बैंकको दैनिक काम-कारवाहीमा अन्तर-विभागीय समन्वय स्थापित गर्ने तथा आवधिक अनुगमन गरी सुधारात्मक व्यवस्था गर्न नायव कार्यकारी प्रमुख अधिकृत जोखिमको संयोजकत्वमा विभागीय प्रमुखहरू सम्मिलित सञ्चालन जोखिम व्यवस्थापन समिति र बैंकको दैनिक काम - कारवाहीका लागि चाहिने Logistics को व्यवस्था गर्न बोलपत्रको आन्वहन गर्न, Logistics खरिदका लागि प्रमुख कार्यकारी अधिकृतलाई सिफारिस गर्ने र बोलपत्र कबोल गर्ने जस्ता कामका लागि खरिद समिति लगायतका समितिहरू क्रियाशील रहेका छन्।

## १५. संस्थागत सुशासन तथा अनुपालन :

संस्थागत सुशासन तथा अनुपालन (Corporate Governance and Compliance) को स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरूमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्ध रहेको छ। संस्थागत सुशासनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राख्दै बैंकको उद्देश्य र नीति अनुरूप आन्तरिक संरचना तयार पार्नुका साथै सम्पूर्ण कर्मचारी तथा सञ्चालकहरूले पालना गर्नुपर्ने आचरणको सम्बन्धमा आवश्यक आचार संहिताको व्यवस्था गरी कार्यान्वयनमा ल्याइएको छ। बैंकको नीति, कार्यक्रम तथा बजेट, लेखाप्रणाली, निक्षेप परिचालन तथा कर्जा प्रवाह, बैंकको लगानी, बैंकले प्रदान गर्ने वित्तीय सेवाको मूल्य निर्धारण, खरीद तथा निर्माण कार्य, मानव संसाधन व्यवस्थापन लगायतका बैंकले सम्पादन गर्ने अन्य कार्यहरूका सन्दर्भमा स्थापित प्रणाली तथा बैंकिङ क्षेत्रमा गरिने असल अभ्यास अवलम्बन गर्ने संस्कृति समेत विद्यमान रहेको छ। जवाफदेहिता तथा उत्तरदायित्व अन्तर्गत बैंकले आफ्ना उद्देश्यहरू हासिल गर्न सम्पादन गरेका कार्यहरू प्रति नेपाल सरकार, नियामक निकाय, नागरिक समाज, शेयरधनी, निक्षेपकर्ता, ऋणी, बैंकका सेवाग्राही, बैंकका साहु लगायतका सरोकारवाला प्रति जवाफदेही तथा उत्तरदायि हुने असल अभ्यास गरिएको छ।

बैंकको नीति तथा कार्यक्रम एवम् वजेट निर्माण, निर्णय प्रकृत्या, श्रोत परिचालन लगायतका व्यवसायिक क्रियाकलापमा विभिन्न तहको सहभागिता गराई कार्यान्वयन पक्षमा अपनत्वको भावना विकास गर्नुका साथै वित्तीय अनुशासन, नैतिकता सहितको नेतृत्व, विश्वासको वातावरण, सिमान्तकृत तथा अल्पसंख्यकका साथै लैंगिक विभेद रहित सशक्तिकरण, समान अवसर तथा परिणाममुखी प्रणाली प्रति बैंक सञ्चालक समिति एवम् व्यवस्थापन अनुशासित तथा प्रतिबद्ध रहेको छ। सञ्चालक समिति तथा बैंकका सबै कार्यहरू पारदर्शी रूपमा सञ्चालन गरी संस्थागत सुशासनलाई सुदृढ गर्दै लैजान बैंक सदैव क्रियाशील रही आएको छ। साथै बैंकमा अनुपालनको अवस्था अनुगमन र विश्लेषण गर्ने र उपयुक्त समाधान गर्न छुट्टै अनुपालन विभाग पनि सञ्चालनमा रहेको छ। नेपाल राष्ट्र बैंक एवं अन्य सम्बद्ध नियामक निकायहरूसँग समय-समयमा जारी भएका नियमन एवं निर्देशनलाई बैंकले कार्यान्वयन गर्दै आएको साथै आगामी दिनहरूमा समेत पूर्ण रूपमा कार्यान्वयन गरिने छ।

## १६. सञ्चालक समितिमा भएको हेरफेर र त्यसको कारण

समीक्षा वर्षमा सञ्चालक समितिका सदस्य श्री प्रकाश चन्द्र मैनालीज्यू र श्री विजय ध्वज कार्काज्यू यस बैंकको कार्तिक १६, २०७८ गते सम्पन्न भएको पन्ध्रौं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनी समूह “ख”को तर्फबाट सञ्चालक पदमा पुनःनिर्वाचित हुनुभएको छ।

## १७. व्यवस्थापनमा भएको हेरफेर र त्यसको कारण

समीक्षा वर्षमा व्यवस्थापनमा निमित्त नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत श्री सुमीत बाबु खत्रीलाई मिति २०७८/०४/०१ गते बाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा पदोन्नति गरिएको छ। यसै गरि श्री पारस कुमार काफ्ले तथा श्री राजेन्द्र लाल श्रेष्ठलाई मिति २०७८/०४/०१ गते बाट क्रमशः नायव प्रमुख कार्यकारी अधिकृत- सञ्चालन तथा नायव प्रमुख कार्यकारी अधिकृत- जोखिम तथा अनुपालन पदमा पदोन्नति गरिएको छ। त्यसैगरि मिति २०७८/०४/०१ गते बाटै श्री सुमन मुलेपतिलाई प्रमुख कर्जा अधिकृत, श्री नारायण राज अधिकारीलाई प्रमुख प्रशासकिय अधिकृत र श्री अमित खनाललाई प्रमुख जोखिम अधिकृतको जिम्मेवारी दिईएको छ भने मिति २०७८/०८/२६ गते बाट श्री रवि कुमार रौनियारलाई प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी दिईएको छ।

## १८. अन्य समितिहरू

नेपाल राष्ट्र बैंकको निर्देशन नं ६/०७८(७)(१)(क) र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २६ र २७ मा भएको व्यवस्था अनुसार सञ्चालक समितिले आफ्नो जवाफदेहीतामा लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुविधा समिति र सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समिति गठन गरेको छ।

त्यसैगरी बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २६ र नेपाल राष्ट्र बैंकको इ.प्रा. निर्देशन न. ६/०७८ (७) (१)(ख) बमोजिम नीति पुनरावलोकन उप-समिति, मर्जर तथा एक्विजिसन उप-समिति, बजेट उप-समिति, भवन/जग्गा खरिद उप-समिति, डिजिटल रुपान्तरण उप-समिति गठन/पुनर्गठन गरेकोमा हाल नीति पुनरावलोकन उप-समिति र डिजिटल रुपान्तरण उप-समिति को कार्यदिश र समयावधि समाप्त भएको हुँदा उक्त उप-समितिहरू विघटन गरिएको छ।

### लेखापरीक्षण समिति

लेखापरीक्षण समितिमा मिति २०७८ श्रावण १ देखि मिति २०७८ पौष १ सम्म सञ्चालक श्रीमती सीता कार्की (के.सी) संयोजक, सञ्चालक श्री सजन शर्मा सदस्य र आन्तरिक लेखापरीक्षण विभागका प्रमुख सदस्य सचिवमा रहेको थियो भने २०७८ पौष २ मा लेखापरीक्षण समिति पुनर्गठन भई सञ्चालक श्री अनिल ज्ञवाली संयोजक, सञ्चालक श्रीमती सीता कार्की (के.सी) सदस्य र आन्तरिक लेखापरीक्षण विभागका प्रमुख सदस्य सचिवमा रहेका छन्। सो समितिले संस्थाको आर्थिक अवस्थाको समीक्षा, आन्तरिक नियन्त्रण प्रणालीको समीक्षा, लेखापरीक्षण सम्बन्धी कार्यक्रम र लेखापरीक्षणको परिणाम सम्बन्धमा विस्तृत छलफल गरी बैंकको व्यवस्थापनलाई आवश्यक निर्देशन दिने गरेको छ।

लेखापरीक्षण समितिको बैठक आ.व. २०७८/७९ मा १४ पटक बसेको छ र बैठक भत्ता बापत रु. २४२,०००/-भुक्तानी गरिएको छ। उक्त बैठकहरूमा प्रचलित कानून बमोजिम बैंकको समग्र वित्तीय अवस्था, आन्तरिक नियन्त्रण प्रणाली, लेखापरीक्षण योजना र आन्तरिक लेखापरीक्षक तथा बाह्य लेखापरीक्षकले पेश गरेको लेखापरीक्षण प्रतिवेदनमा औँल्याइएका बुँदा/कैफियतहरू उपर समीक्षा गरी सुधारात्मक कदम चाल्न व्यवस्थापनलाई निर्देशन दिने, नेपाल राष्ट्र बैंकबाट निरीक्षण तथा सुपरिवेक्षण गरी प्रतिवेदनमा औँल्याइएका बुँदा/कैफियतहरूको कार्यान्वयन भए/नभएको सम्बन्धमा समीक्षा गर्ने तथा ती विषयहरूको अभिलेख गरी सञ्चालक समितिलाई जानकारी गराउने, बैंकको वार्षिक वित्तीय विवरणलाई सही र यथार्थपरक बनाउन व्यवस्थापनलाई सहयोग गर्ने, बैंकको काम कारवाहीमा नियमितता, मितव्ययिता, औचित्यता, प्रभावकारिता जस्ता कुराहरू अवलम्बन भए/नभएको बारे समीक्षा गरी सञ्चालक समितिलाई आवश्यक सुझाव दिने, बैंकको त्रैमासिक वित्तीय विवरणको समीक्षा गरी सञ्चालक समिति समक्ष प्रतिवेदन पेश गर्ने कार्यहरू समितिले सम्पन्न गरेको छ।

### जोखिम व्यवस्थापन समिति

जोखिम व्यवस्थापन समितिमा मिति २०७८/०९/०४ पश्चात सञ्चालक श्री प्रबलजंग पाण्डे संयोजक, सञ्चालक श्री प्रकाश चन्द्र मैनाली र सञ्चालक श्री अनिल ज्ञवाली तथा प्रमुख सञ्चालन अधिकृत सदस्य छन् भने प्रमुख जोखिम अधिकृत सदस्य सचिवमा रहेका छन्।

लेखापरीक्षण समितिका संयोजक जोखिम व्यवस्थापन समितिको पदेन सदस्य रहने र समितिको बैठक तीन महिनामा कम्तीमा एक पटक बस्नु पर्ने व्यवस्था रहेको छ। यस समितिको काम, कर्तव्य र अधिकार नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम तोकिएको छ।

आ.व. २०७८/७९ मा जोखिम व्यवस्थापन समितिको बैठक ५ पटक बसेको छ र बैठक भत्ता वापत रु. १५४,०००/- भुक्तानी गरिएको छ। बैंकलाई असर पार्न सक्ने जोखिमहरूलाई पत्ता लगाई त्यसको उचित व्यवस्थापन गर्न बैंकको जोखिम व्यवस्थापन समिति क्रियाशील रहेको छ। समितिले जोखिम व्यवस्थापनको सन्दर्भमा कर्जा जोखिम, बजार जोखिम, सञ्चालन जोखिम, तरलता जोखिम, अनुपालन जोखिम, IT जोखिम र अन्य जोखिमलाई न्यूनीकरण गर्नमा विशेष ध्यान दिने गरेको छ। कर्जा जोखिम व्यवस्थापनका निमित्त बैंकमा जोखिम व्यवस्थापन समिति अन्तर्गत रहने गरी कर्जा जोखिम इकाई रहने व्यवस्था गरिएको छ।

जोखिम व्यवस्थापन समितिमा त्रैमासिक प्रतिवेदन उपर छलफल गर्ने गरिएको छ जसमा त्रैमासिक रूपमा पेश हुने विभिन्न प्रतिवेदनहरू जस्तै ICAAP सम्बन्धी त्रैमासिक प्रतिवेदन, ALCO Minutes को सूक्ष्म रूपमा अध्ययन तथा छलफल गर्ने गरिएको छ। बैंकको जोखिम बहन गर्ने क्षमताको समितिमा विस्तृत छलफल गर्ने गरिएको, अनुपालनको विद्यमान अवस्थाको विश्लेषण, विभिन्न नीति तथा कार्यविधिमा समयसापेक्ष रूपमा परिमार्जन तथा थपघट गर्ने लगायत अन्य जोखिम सम्बन्धि विषयमा छलफल गरी समितिलाई जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न आवश्यक सुझावहरू सिफारिस गर्ने गरेको छ।

### कर्मचारी व्यवस्थापन र सेवा सुविधा समिति

कर्मचारी व्यवस्थापन र सेवा सुविधा समितिमा सञ्चालक श्री विजय ध्वज कार्की संयोजक, सदस्यमा सञ्चालक श्री अनिल ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत, वित्त विभागका विभागीय प्रमुख र जनशक्ति व्यवस्थापन विभागका विभागीय प्रमुख सदस्य सचिवमा रहेका छन् र सो समितिमा मिति २०७८ पौष ४ देखि लागु हुने गरि संयोजक श्री सजन शर्मा र सञ्चालक सदस्यमा श्री प्रकाश चन्द्र मैनाली रहने गरि पुर्नगठन गरिएको छ। यस समितिको काम, कर्तव्य र अधिकार नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम रहेको छ।

आ.व. २०७८/७९ मा कर्मचारी सेवा सुविधा समितिको बैठक ४ पटक बसेको र बैठक भत्ता वापत रु. ८८,०००/- भुक्तानी गरिएको छ। समितिले कर्मचारी सेवा सुविधाहरू समीक्षा गरी Human Resource Management Policy साथै कर्मचारीहरूको तलब तथा भत्ता पुनरावलोकन गरेको छ। त्यसैगरि समितिले कर्मचारीहरूको घर कर्जा, तलब भत्ता पेशकी सुविधा, दीर्घ सेवा सम्मान पदक जस्ता विभिन्न सुविधाहरू को समीक्षा गरि संशोधन गरेको छ। आ.व. २०७९/८० का लागि आवश्यक कर्मचारीहरूको दरबन्दी सिफारिस, शाखाहरूको वर्गीकरण पुनरावलोकन तथा बैंकको अन्य नीतिहरू समेत पुनरावलोकन गर्ने कार्य समेत सम्पन्न गरेको छ।

### सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समिति

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समितिमा मिति २०७८ पौष ४ गते सम्म सञ्चालक श्री सजन शर्मा संयोजक, सञ्चालक श्री सीता कार्की (के.सी.)-सदस्य, प्रमुख जोखिम अधिकृत र प्रमुख अनुपालन विभाग-सदस्य र प्रमुख अनुपालन अधिकृत-सदस्य सचिव रहेको र मिति २०७८ पौष ४ गते पछि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समितिमा सञ्चालक श्री विजय ध्वज कार्की संयोजक, सञ्चालक श्री सीता कार्की (के.सी.)-सदस्य, प्रमुख जोखिम अधिकृत र प्रमुख अनुपालन विभाग सदस्य र एकीकृत निर्देशन नं. १९ को बुँदा नं १८ बमोजिम नियुक्त कार्यान्वयन अधिकारी सदस्य सचिव रहेका छन्। यस समितिको काम, कर्तव्य र अधिकार नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम रहेको छ।

आ.व २०७८/७९ मा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समितिको बैठक ७ पटक बसेको छ र बैठक भत्ता वापत रु. १५४,०००/- भुक्तानी गरिएको छ। समितिले बैंकको AML/CFT सँग सम्बन्धित समग्र अनुपालनको अवस्थाको विश्लेषण गर्ने, बैंकमा रहेका सम्पूर्ण ग्राहकको AML/CFT को जोखिम व्यवस्थापन प्रतिवेदनमा छलफल तथा विश्लेषण गर्ने, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी ऐन, नियमावली, नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन, एवम् बैंकको आन्तरिक नीति नियमको परिपालना तथा कार्यान्वयन अवस्थाको बारेमा त्रैमासिक प्रतिवेदन तथा अन्य अनुपालनको क्रममा देखिएका कमीकमजोरीको उपयुक्त तरिकाले अनुगमन तथा समाधान गर्न आवश्यक सुधारहरूको विस्तृत विवरण सञ्चालक समितिमा पेश गरेको छ। साथै सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापका सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट गरिएको स्थलगत निरीक्षणको अन्तिम प्रतिवेदनमा औल्याइएका कैफियतहरूको उपर छलफल तथा पूर्ण कार्यान्वयनको समीक्षा तथा सो सम्बन्धमा नीतिगत एवम् प्रक्रियागत सुधार गर्नुपर्ने पक्षहरूको छलफल गरि विस्तृत विवरण समेत सञ्चालक समितिमा पेश गरेको छ।

### मर्जर तथा प्राप्ति (एक्विजिसन) उप-समिति

बैंकले नेपाल राष्ट्र बैंकबाट जारी गरिएको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभ्ने मर्जर तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली २०७३ को दफा ५ (३ख) का प्रावधानहरूको अधीनमा रही कार्य गर्न गैह्र कार्यकारी सञ्चालकको संयोजकत्वमा मर्जर तथा प्राप्ति (एक्विजिसन) उप-समिति गठन गरेको छ। मर्जर तथा प्राप्ति (एक्विजिसन) उप-समितिको सञ्चालक श्री प्रवलजङ्ग पाण्डे संयोजक, सदस्यहरूमा सञ्चालक श्री प्रकाश चन्द्र मैनाली, सञ्चालक श्री विजय ध्वज कार्की, सञ्चालक श्री सजन शर्मा र प्रमुख कार्यकारी अधिकृत सदस्य सचिव रहेका छन्।

आ.व. २०७८/७९ मा मर्जर तथा एक्विजिसन समिति बैठक ३ पटक बसेको र बैठक भत्ता बापत रु. १३२,०००/- भुक्तानी गरिएको थियो। उपसमितिले मर्जर तथा एक्विजिसनको निमित्त उपयुक्त बैंक तथा वित्तीय संस्था पहिचान गर्ने लगायतका कार्य सम्पन्न गरेको थियो भने बैंकको मर्जर तथा एक्विजिसनको रणनीतिक योजना तय गरी Terms of reference समेत तयार गरी लागू गरेको थियो। मर्जर तथा प्राप्तिलाई रणनीतिक योजनाको रूपमा लिई शाखा संजाल वृद्धि, व्यक्तिगत निक्षेप वृद्धि गर्ने तथा समग्र व्यवसाय वृद्धि गर्ने उद्देश्यले “क” वर्गका वित्तीय संस्थाहरूसँग मर्जर/प्राप्ति सम्बन्धी छलफल समेत अघि बढाएको थियो।

### बजेट उप-समिति

बजेट उप-समितिको सञ्चालक श्री सजन शर्मा संयोजक, सदस्यहरूमा सञ्चालक श्री प्रकाश चन्द्र मैनाली, सञ्चालक श्री विजय ध्वज कार्की र प्रमुख कार्यकारी अधिकृत सदस्य सचिव रहेका छन्।

आ.व. २०७८/७९ मा बजेट उप-समितिको बैठक १ पटक बसेको थियो र बैठक भत्ता बापत रु. ३३,०००/- भुक्तानी गरिएको छ। बजेट उप-समितिले आ.व. २०७९/८० को बजेट, कार्यक्रम तथा नीति स्वीकृतिकालागि सञ्चालक समिति समक्ष सिफारिस गरेको थियो। बजेट उप-समिति को निर्धारित कार्यदिश समाप्त भएको हुँदा उक्त उप-समिति हाल विघटन गरिएको छ।

### डिजिटल रुपान्तरण उप-समिति (Digital Transformation Committee)

डिजिटल रुपान्तरण उप-समितिको सञ्चालक श्री सजन शर्माको संयोजक, सदस्यमा सञ्चालक श्री अनिल ज्ञवाली रहेका थिए।

बैंकको डिजिटल रुपान्तरणलाई दिशा निर्देशन गर्न गठित डिजिटल रुपान्तरण उपसमितिको बैठक आ.व. २०७८/७९ मा दुई पटक बसेको थियो र बैठक भत्ता बापत रु. ४४,०००/- भुक्तान गरिएको थियो। उपसमितिले बैंकको कल सेन्टर सञ्चालन, IT सम्बन्धी जोखिम व्यवस्थापन लगायतका विभिन्न प्रविधिहरूको जानकारी लिनुका साथै बैंकको डिजिटल रुपान्तरणको लागि आवश्यक निर्देशनहरू दिएको थियो। उपसमितिले बैंकको डिजिटल रुपान्तरणको लागि छुट्टै संरचना बनाइ कार्यान्वयन गर्न निर्देशन दिए संगै बैंकले छुट्टै डिजिटल बैंकिङ डिपार्टमेन्ट खडा गरी कार्य गर्दै आइरहेको छ।

## १५. बैंकको कारोवारलाई असर पार्ने मुख्य कारकहरू

बैंकको कारोवारलाई असर पार्ने सक्ने विभिन्न किसिमका जोखिमहरूलाई तल प्रस्तुत गरिएको छ :

१. देशको आर्थिक अवस्थामा आउने परिवर्तनबाट पर्न सक्ने जोखिमहरू।
२. राष्ट्रको आर्थिक, मौद्रिक तथा वित्तीय नीति परिवर्तनबाट हुन सक्ने सम्भावित जोखिमहरू।
३. नेपाल सरकार र नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक सम्बन्धी नीतिमा परिवर्तन गर्दा सिर्जना हुनसक्ने सम्भावित जोखिमहरू।
४. विदेशी विनिमय कारोवार गर्दा विनिमयदरमा हुने परिवर्तनबाट हुन सक्ने जोखिमहरू।
५. तरलतामा हुने उतार चढावका कारणले निक्षेप तथा कर्जा लगानीको ब्याजदरमा हुने परिवर्तन तथा लगानी योग्य तरलताको अभावबाट व्यवसाय वृद्धिमा आउन सक्ने जोखिमहरू।
६. निक्षेप संकलन, लगानी, तथा कर्जा सापटीको दायरा साँघुरिएर उत्पन्न हुन सक्ने जोखिमहरू।
७. यथा समयमा कर्जा असुली नभई उत्पन्न हुने जोखिमहरू।
८. प्रतीतपत्र र जमानतपत्र जारी गर्ने जस्ता गैरकोषीय सेवाहरू प्रदान गर्दा हुन सक्ने सम्भावित जोखिमहरू।
९. अन्तर्राष्ट्रिय बजारमा हुने मन्दीबाट नेपाली बजारमा पर्न सक्ने असरबाट हुन सक्ने आर्थिक जोखिमहरू।

१०. पूँजीबजारमा आउन सक्ने उतारचढावबाट हुन सक्ने जोखिमहरू ।
११. वैकल्पिक लगानी क्षेत्रको अभाव ।
१२. विप्रेषण आयमा आउन सक्ने उतार चढावबाट अर्थ व्यवस्थामा नकारात्मक प्रभाव परी सिर्जना हुनसक्ने जोखिमहरू ।
१३. देशको राजनीतिक अस्थिरताले पर्न सक्ने असरहरू ।
१४. तीब्र बैकिङ्ग प्रतिस्पर्धाका कारण पर्न सक्ने असरहरू ।
१५. सम्पत्ति शुद्धीकरणलाई रोक्नका लागि देशमा केन्द्रीकृत तथ्याङ्कहरू तथा पर्याप्त प्रविधिहरूको अभावका कारण हुन सक्ने जोखिम ।
१६. आमदानीको स्रोत साँघुरिएको बेला पूँजी सम्बन्धी मापदण्ड कायम गरी लगानीकर्तालाई निरन्तर उच्च प्रतिफल प्रदान गरिरहने सम्बन्धी चुनौती ।
१७. सूचना प्रविधिको विकास सँगै जोडिएका सञ्चालन जोखिम सम्बन्धी चुनौतीहरू ।

## २०. लेखापरीक्षकको नियुक्ति

बैंकको आर्थिक वर्ष २०७८/७९ का हर्हिसाबहरू लेखापरीक्षण गर्न पन्ध्रौँ वार्षिक साधारण सभाबाट नियुक्ति गरिएका श्री के.के. बुढाथोकी एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सबाट लेखापरीक्षण सम्पन्न भयो । आर्थिक वर्ष २०७९/८० को हर्हिसाबहरू लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिस अनुसार लेखापरीक्षकको नियुक्त गरिने छ ।

## २१. भावी कार्यक्रम तथा योजनाहरू

यस बैंकको भावी कार्यक्रम तथा योजनाहरू निम्नानुसार रहेका छन् :

१. निक्षेपको औसत ब्याजदरमा कमी ल्याउने किसिमले निक्षेपका नयाँ योजनाहरू तर्जुमा गरी कार्यान्वयन गर्ने र व्यक्तिगत निक्षेपकर्ताहरूको आधार वृद्धि गर्दै संस्थागत निक्षेपकर्ताको निर्भरता कम गर्दै लैजाने ।
२. मर्जर तथा प्राप्तिलाई रणनीतिक योजनाको रूपमा लिई शाखा संजाल वृद्धि, व्यक्तिगत निक्षेप वृद्धि गर्ने तथा समग्र व्यवसाय वृद्धि गर्ने ।
३. गैह्र कोषमा आधारित आमदानी श्रृजना हुने कारोवारमा केन्द्रीत भई गैह्र कोषमा आधारित कारोवार वृद्धि गर्ने ।
४. कर्जाको गुणस्तर सुधार गर्ने र कर्जा विस्तार गर्दा कृषि, उर्जा, पर्यटन लगायत साना तथा घरेलु उद्योगतर्फ लगानी वृद्धि गर्ने ।
५. बैंकको आन्तरिक नियन्त्रण प्रणाली तथा सुशासनलाई अभि बढी सुदृढ गर्ने ।
६. विज्ञापन तथा व्यापार प्रवर्द्धन कार्यक्रमद्वारा बैंकले आफ्नो Brand विस्तार गरी व्यापार बढाउँदै जाने ।
७. संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न थप कार्यक्रमहरू सञ्चालन गर्ने र बैंकलाई समाजको जिम्मेवार संस्थाको रूपमा परिचित गराउँदै बैंकको Brand लाई थप सबल बनाउने ।
८. बैंकले व्यापारको लागि नयाँ क्षेत्रहरूको पहिचान गर्ने, विदेशी विनिमय बजार तथा ब्याजदर उतारचढावलाई अभि राम्रोसंग व्यवस्थापन गरी बैंकको नाफामा सकारात्मक असर पार्न बैंकले अनुसन्धान तथा विश्लेषण गरी तदनुसार आवश्यक कार्ययोजना विकास गरी लागू गर्ने ।
९. कर्मचारीहरूको दक्षता अभिवृद्धि को लागि नियमित रूपमा तालिम दिई मानव संसाधनको विकास गर्ने ।
१०. बैंकले संस्थागत सुशासनलाई थप सबल बनाउँदै लाने ।
११. बैंकको जोखिम व्यवस्थापनलाई थप सुदृढीकरण गर्दै लैजाने ।
१२. बैंकले सहायक कम्पनीहरूको कारोवारको आकार वृद्धिका लागि विशेष ध्यान दिने ।
१३. उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी वृद्धि गर्न विशेष ध्यान दिने ।
१४. आधुनिक प्रविधि तथा सफ्टवेयर प्रयोग गरी प्रत्यक्ष रूपमा ग्राहक बैंक समक्ष प्रस्तुत हुनु नपर्ने गरी बैकिङ्ग सुविधा प्रदान गर्ने ।
१५. डिजिटल बैकिङ्गको क्षेत्रमा विकसित नविनतम प्रविधिलाई यस क्षेत्रमा बढ्दो जोखिमको पक्षलाई समेत विचार गरी आवश्यकता अनुसार लागू गर्ने र बैंकको आन्तरिक प्रणाली लगायत सेवा सुविधालाई यथासम्भव डिजिटल माध्यममा परिणत गर्ने ।

## २२. लेखापरीक्षण, वासलात र अन्य विवरण

२०७९ आषाढ मसान्तको बैंक तथा सहायक कम्पनीहरू समेतको आ.व. २०७८/७९ को एकीकृत वासलात, एकीकृत नाफा-नोक्सान हिसाब, एकीकृत नाफा नोक्सान बाँडफाँड हिसाब, एकीकृत नगद प्रवाह विवरण, सम्बन्धित अनुसूचीहरू र लेखापरीक्षकको प्रतिवेदन यसै प्रतिवेदनका अंगको रूपमा राखिएको छ ।

### वितरण योग्य मुनाफा

आर्थिक वर्ष २०७८/७९ मा रु. २ अर्ब ५६ लाख ११ हजार खुद नाफा भएकोमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४४ बमोजिम खुद नाफाको २० प्रतिशत अर्थात रु. ४० करोड ११ लाख २२ हजार साधारण जगेडा कोषमा छुट्याइएको छ । यसै गरी सोही ऐनको दफा ४५ बमोजिम विदेशी मुद्राको विनिमय दरमा परिवर्तन भएको कारण यस वर्ष नोक्सानी भएको हुँदा सटही घटबढ कोषमा छुट्याउनु पर्ने रकम छुट्याइएको छैन । यसको अतिरिक्त नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम यस आ.व. मा बैंकले आफ्नो खुद नाफाको १ प्रतिशत रकम रु. २ करोड ५६ हजार संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याइएको छ भने गत वर्ष संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरे बराबरको रकम रु. ९१ लाख २६ हजार सोही कोषबाट वितरण योग्य मुनाफामा फिर्ता गरिएको छ । बैंकले जारी गरेको बण्ड फिर्ता गर्नको निमित्त पूँजी फिर्ता जगेडा कोषमा रु. २७ करोड ७७ लाख ७७ हजार छुट्याएको छ । यसै गरी बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कर्मचारी क्षमता अभिवृद्धि कोष अन्तर्गत रु. १ करोड १२ लाख ७५ हजार विनियोजन गरेको छ भने नियमनकारी कोषमा पाकेको तर प्राप्त भई नसकेको ब्याज रकममा आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकी रहेको रकम जम्मा गर्नुपर्नेमा यस वर्षको समायोजन बापत रु. ६ करोड ९५ लाख ३७ हजार नियमनकारी कोषमा विनियोजन गरेको छ । साथै, गैह्र बैकिङ्ग सम्पत्तिको निमित्त जम्मा गरिएको नियमनकारी कोष रकममा समेत यस वर्षको समायोजन अनुसार रु. ४ करोड २५ लाख २४ हजार नियमनकारी कोषमा विनियोजन गरेको छ भने बिमाङ्किक लाभको निमित्त जम्मा गरिएको नियमनकारी कोषबाट रु. ३४ लाख ७८ हजार सञ्चित मुनाफामा फिर्ता गरिएको छ । यसै गरी, नाफा नोक्सान मार्फत उचित मोलमा मापन गरिएका व्यापारीक सम्पत्तिको प्राप्त भई नसकेको यस वर्षको घाटा रकमको ६३ प्रतिशतले हुने रु. ९ करोड ७९ लाख ६१ हजार विगत वर्षहरूमा प्राप्त भई नसकेको व्यापारिक सम्पत्तिको नाफाको निमित्त विनियोजन गरिएको नियमनकारी कोषबाट सञ्चित मुनाफामा फिर्ता गरिएको छ ।

बैंकले गत आर्थिक वर्षको सञ्चित नाफा रु. ३ करोड ५५ लाख ७८ हजार र यस वर्षको अन्त्यमा कायम भएको वितरण योग्य मुनाफा रु. १ अर्ब २९ करोड ३८ लाख ८३ हजार समेत गरि कुल वितरण योग्य मुनाफा रु. १ अर्ब ३२ करोड ९४ लाख ६२ हजार सहितको रकमबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

## २३. कम्पनी ऐन २०६३ को दफा १०५ उपदफा ४ अनुसारको अतिरिक्त विवरणहरूलाई यसै प्रतिवेदनको अंगको रूपमा अनुसूची “क” मा राखिएको छ ।

## २४. धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम २६ को उपनियम (२) सँग सम्बद्ध विवरण यसै प्रतिवेदनको अंगको रूपमा अनुसूची “ख” मा राखिएको छ ।

### धन्यवाद ज्ञापन

यस बैंकको उद्देश्य प्राप्तिका लागि सहयोग पुऱ्याउनु हुने सम्पूर्ण शेयरधनी महानुभावहरू, ग्राहकवर्ग तथा नेपाल सरकारका सम्बद्ध निकाय लगायत नेपाल राष्ट्र बैंकप्रति सञ्चालक समितिको तर्फबाट म हार्दिक आभार प्रकट गर्दछु । बैंकको उत्तरोत्तर उन्नति र प्रगतिमा पुऱ्याउनु भएको योगदानका लागि प्रमुख कार्यकारी अधिकृत लगायत बैंकका सम्पूर्ण अधिकृत तथा कर्मचारीहरू र अन्य सहयोगीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । साथै बैंकका गतिविधिहरूलाई सकारात्मक रूपमा जनसमक्ष पुऱ्याइदिने संचारजगत र प्रत्यक्ष अप्रत्यक्ष रूपमा बैंकलाई सहयोग पुऱ्याउने सम्पूर्ण शुभेच्छुकहरूप्रति पनि म हार्दिक आभार व्यक्त गर्दछु ।

मिति: २०७९/०६/१२

सञ्चालक समितिको तर्फबाट  
राजन सिंह भण्डारी  
अध्यक्ष

## कम्पनी ऐन २०६३ को दफा १०५ उपदफा ४ अनुसारको अतिरिक्त विवरण

## (क) विगत वर्षको कारोबारको सिंहावलोकन,

सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

## (ख) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट बैंकको कारोबारलाई कुनै असर परेको भए सो असर,

विदेशी विनिमय कारोबार गर्दा विनिमयदरमा हुने परिवर्तनबाट हुन सक्ने जोखिमहरू, अन्तर्राष्ट्रिय बजारमा हुने मन्दीबाट नेपाली बजारमा पर्न सक्ने असरबाट हुन सक्ने आर्थिक जोखिमहरू ।

कोभिड १९ को कारण अन्तर्राष्ट्रिय रुपमा आर्थिक गतिविधिमा आएको सुस्तता ठिक हुन नपाउँदै यूरोपमा देखा परेको द्वन्दका कारण कच्चा तेल तथा खाद्य पदार्थको मूल्यमा अत्याधिक बढोत्तरी हुन गएको छ । यसबाट नेपाल जस्ता विकासशिल देशको मुद्राको अवमूल्यन हुन गई वस्तु तथा सेवाको आयातको लागत बढ्न गएको छ । यसबाट वैदेशिक मुद्रा सञ्चितिमा कमि आई आर्थिक क्रियाकलापमा समेत गंभीर असर परि बैंकको व्यापार व्यवसायमा पनि कमि आएको छ ।

## (ग) प्रतिवेदन तयार भएको मितिसम्म चालू वर्षको उपलब्धि र भविष्यमा गर्नु पर्ने कुराको सम्बन्धमा सञ्चालक समितिको धारणा,

चालु आर्थिक वर्षको प्रतिवेदन मिति २०७९ श्रावण २४ सम्म बैंकको निक्षेप रु. ४ अर्ब ३१ करोडले कमि भई कुल निक्षेप रु. १ खर्ब ५० अर्ब ८२ करोड परिचालन गरेको छ भने कर्जा तथा सापटी तर्फ रु. ७ करोडले वृद्धि भई कुल कर्जा तथा सापटी रु. १ खर्ब ३५ अर्ब ८५ करोड प्रवाह गरेको छ ।

यस बैंकको भावी कार्यक्रम तथा योजनाहरू सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

## (घ) बैंकको औद्योगिक वा व्यावसायिक सम्बन्ध,

बैंकको औद्योगिक एवम् व्यवसायिक सम्बन्ध भएका सबै सरोकारवालाहरूसँग सुमधुर व्यवसायिक सम्बन्ध कायम रहेको छ । भावी दिनहरूमा अभ बढी सुमधुर व्यवसायिक सम्बन्ध बिस्तार गर्दै लगिने छ ।

## (ङ) सञ्चालक समितिमा भएको हेरफेर र सोको कारण,

समीक्षा वर्षमा सञ्चालक समितिका सदस्य श्री प्रकाश चन्द्र मैनालीज्यू र श्री विजय ध्वज कार्कीज्यू यस बैंकको कार्तिक १६, २०७८ गते सम्पन्न भएको पन्ध्रौँ वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनी समूह “ख”को तर्फबाट सञ्चालक पदमा पुनः निर्वाचित हुनुभएको छ ।

## (च) कारोबारलाई असर पार्ने मुख्य कुराहरू,

१. विभिन्न कारणले बढेको मुद्रास्फीतिका कारण ।
२. राष्ट्रको आर्थिक, मौद्रिक तथा वित्तीय नीति परिवर्तनबाट हुन सक्ने सम्भावित जोखिमहरू ।
३. नेपाल सरकार र नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक सम्बन्धी नीतिमा परिवर्तन गर्दा सिर्जना हुनसक्ने सम्भावित जोखिमहरू ।
४. विदेशी विनिमय कारोबार गर्दा विनिमयदरमा हुने परिवर्तनबाट हुन सक्ने जोखिमहरू ।
५. तरलतामा हुने उतार चढावका कारणले निक्षेप तथा कर्जा लगानीको ब्याजदरमा हुने परिवर्तन तथा लगानी योग्य तरलताको अभावबाट व्यवसाय वृद्धिमा आउन सक्ने चुनौती तथा जोखिमहरू ।
६. निक्षेप संकलन, लगानी, तथा कर्जा सापटीको दायरा साँघुरिएर उत्पन्न हुन सक्ने जोखिमहरू ।
७. यथा समयमा कर्जा असुली नभई उत्पन्न हुन सक्ने जोखिमहरू ।

८. प्रतीतपत्र र जमानतपत्र जारी गर्ने जस्ता गैह्रकोषीय सेवाहरू प्रदान गर्दा हुन सक्ने सम्भावित जोखिमहरू ।
  ९. अन्तर्राष्ट्रिय बजारमा हुने मन्दीबाट नेपाली बजारमा पर्न सक्ने असरबाट हुन सक्ने आर्थिक जोखिमहरू ।
  १०. पूँजीबजारमा आउन सक्ने उतारचढावबाट हुन सक्ने जोखिमहरू ।
  ११. वैकल्पिक लगानी क्षेत्रको अभाव ।
  १२. विप्रेषण आयमा आउन सक्ने उतार चढावबाट अर्थ व्यवस्थामा नकारात्मक प्रभाव परी सिर्जना हुनसक्ने जोखिमहरू ।
  १३. देशको राजनीतिक अस्थिरताले पर्न सक्ने असरहरू ।
  १४. तीब्र बैकिङ्ग प्रतिस्पर्धाका कारण पर्न सक्ने असरहरू ।
  १५. सम्पत्ति शुद्धीकरणलाई रोक्नका लागि देशमा केन्द्रीकृत तथ्याङ्कहरू तथा पर्याप्त प्रविधिहरूको अभावका कारण हुन सक्ने जोखिम ।
  १६. आमदानीको स्रोत साँघुरिएको बेला लगानीकर्तालाई निरन्तर उच्च प्रतिफल प्रदान गरिरहने सम्बन्धी चुनौती ।
  १७. सूचना प्रविधिको विकास सँगै जोडिएका सञ्चालन जोखिम सम्बन्धी चुनौतीहरू ।
- (छ) लेखापरीक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको भए सो उपर सञ्चालक समितिको प्रतिक्रिया, सारभूत कैफियत नरहेको ।
- (ज) लाभांश बाँडफाँड गर्न सिफारिस गरिएको रकम,  
आ.व २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी रु. १४,२००,९७४,००६/- को ९ प्रतिशतले हुने रु. १,२७८,०८७,६६०.५१ नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव गरिएको छ ।
- (झ) शेयर जफत भएको भए जफत भएको शेयर संख्या, त्यस्तो शेयरको अङ्कित मूल्य, त्यस्तो शेयर जफत हुनुभन्दा अगावै सो बापत बैकले प्राप्त गरेको जम्मा रकम र त्यस्तो शेयर जफत भएपछि सो शेयर बिक्री गरी बैकले प्राप्त गरेको रकम तथा जफत भएको शेयर बापत रकम फिर्ता गरेको भए सोको विवरण,  
बैकले गत वर्ष कुनै पनि शेयर जफत गरेको छैन ।
- (ञ) विगत आर्थिक वर्षमा बैक र यसको सहायक कम्पनीको कारोबारको प्रगति र सो आर्थिक वर्षको अन्तमा रहेको स्थितिको पुनरावलोकन,  
बैंक तथा बैकको सहायक कम्पनीको रूपमा स्थापित सि.वि.आई.एल क्यापिटल लिमिटेड र सि.वि.आई.एल सेक्युरिटीज लिमिटेड समेतको कारोवारको प्रगति र सो आर्थिक वर्षान्तमा रहेको स्थिति संलग्न एकीकृत वासलात, एकीकृत नाफा नोक्सान हिसाव र एकीकृत नगद प्रवाह विवरणले यथार्थ चित्रण गरेको छ । साथै सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनमा बैक र सहायक कम्पनीहरूको कार्यसम्पादन समीक्षा समावेश गरिएको छ ।
- (ट) बैक तथा त्यसको सहायक कम्पनीले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोबारहरू र सो अवधिमा बैकको कारोबारमा आएको कुनै महत्वपूर्ण परिवर्तन,  
यस बैकको आर्थिक वर्ष २०७८/७९ मा रु. ११ करोड ७२ लाख ४ हजार २ सय लगानी रहेको सहायक कम्पनी सि.वि.आई.एल क्यापिटल लिमिटेड र रु. ५ करोड लगानी रहेको सहायक कम्पनी सि.वि.आई.एल सेक्युरिटीज लिमिटेडले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोवारहरू र कारोवारहरूमा आएको परिवर्तन संलग्न एकीकृत वासलात, एकीकृत नाफा नोक्सान हिसाव, एकीकृत नगद प्रवाह विवरण तथा लेखा सम्बन्धी विवरणहरूले प्रष्ट पारेका छन् ।
- (ठ) विगत आर्थिक वर्षमा बैकको आधारभूत शेयरधनीहरूले बैकलाई उपलब्ध गराएको जानकारी,  
यस्तो कुनै जानकारी प्राप्त भएको छैन ।

(ड) विगत आर्थिक वर्षमा बैंकका सञ्चालक तथा पदाधिकारीहरूले लिएको शेयरको स्वामित्वको विवरण र बैंकको शेयर कारोबारमा निजहरू संलग्न रहेको भए सो सम्बन्धमा निजहरूबाट बैंकले प्राप्त गरेको जानकारी

क्र.सं.	पद	नाम	शेयर समूह	जम्मा कित्ता
१	अध्यक्ष	श्री राजन सिंह भण्डारी (प्रतिनिधि चन्द्र इन्भेष्टमेन्ट प्रा. लि.)	संस्थापक	४०४,८९९.३० (संस्थापक) ११८,९०२.९६ (साधारण)
२	सञ्चालक	श्री प्रकाश चन्द्र मैनाली	सर्वसाधारण	९७०.८१
३	सञ्चालक	श्री विजय ध्वज कार्की	सर्वसाधारण	२६२.८८
४	सञ्चालक	श्रीमती सीता कार्की (के.सी.)	सर्वसाधारण	५,७८८.४०
५	सञ्चालक	श्री प्रवल जंग पाण्डे	संस्थापक	२,१७८.९८
६	सञ्चालक	श्री सजन शर्मा	संस्थापक	६८,१८९.२५ (संस्थापक) १.०५ (साधारण)
७	स्वतन्त्र सञ्चालक	श्री अनिल ज्ञवाली	स्वतन्त्र सञ्चालक	-

बैंकका सञ्चालक तथा पदाधिकारीहरू बैंकको शेयर कारोबारमा संलग्न भएको जानकारी प्राप्त भएको छैन।

(ढ) विगत आर्थिक वर्षमा बैंकसँग सम्बन्धित सम्भौताहरूमा कुनै सञ्चालक तथा निजको नजिकको नातेदारको व्यक्तिगत स्वार्थको बारेमा उपलब्ध गराइएको जानकारीको व्यहोरा,

यस्तो कुनै जानकारी बैंकलाई प्राप्त भएको छैन।

ण) बैंकले आफ्नो शेयर आफैले खरिद गरेको भए त्यसरी आफ्नो शेयर खरिद गर्नुको कारण, त्यस्तो शेयरको संख्या र अङ्कित मूल्य तथा त्यसरी शेयर खरिद गरे बापत बैंकले भुक्तानी गरेको रकम,

बैंकले आफ्नो शेयर आफैले खरिद गरेको छैन।

(त) आन्तरिक नियन्त्रण प्रणाली भए वा नभएको र भएको भए सो को विस्तृत विवरण,

बैंकले आन्तरिक नियन्त्रण प्रणाली अन्तर्गत देहाय बमोजिमको व्यवस्था गरेको छ:

(क) सञ्चालन प्रक्रिया तर्फ आर्थिक विनियमावली, कर्मचारी विनियमावली, कर्जा अपलेखन विनियमावली, कर्जा नीति, निर्देशिका तथा आवश्यक कार्य निर्देशिकाहरू तयार गरी प्रचलनमा ल्याएको छ।

(ख) स्वतन्त्र आन्तरिक लेखापरीक्षण विभाग गठन गरिएको छ।

(ग) लेखापरीक्षण समितिले आन्तरिक नियन्त्रण प्रक्रियाको नियमित अनुगमन गर्ने गरेको छ।

(घ) संस्थागत सुशासनको लागि हर सम्भव निरन्तर प्रयत्नहरू जारी राखेको छ।

(ङ) कर्जा जोखिम न्यूनीकरणको लागि व्यवसायमा प्रत्यक्ष संलग्न नहुने गरी कर्जा जोखिम व्यवस्थापन विभाग रहेको छ।

(च) सञ्चालन तथा AML/CFT जोखिम न्यूनीकरणको निमित्त जोखिम व्यवस्थापन समिति तथा AML/CFT समितिलाई उत्तरदायि हुने गरी जोखिम व्यवस्थापन तथा AML/CFT अनुपालना विभाग गठन गरिएको छ।

(थ) विगत आर्थिक वर्षको कुल व्यवस्थापन खर्चको विवरण,

क्र.सं.	शीर्षक	रकम रु.
१	कर्मचारी खर्च	१,७८५,४३२,२४८।-
२	कार्यालय सञ्चालन खर्च	१,२१६,९५४,३२३।-

(द) लेखापरीक्षण समितिका सदस्यहरूको नामावली, निजहरूले प्राप्त गरेको पारिश्रमिक, भत्ता तथा सुविधा, सो समितिले गरेको काम कारबाहीको विवरण र सो समितिले कुनै सुझाव दिएको भए सो को विवरण,

(१) लेखापरीक्षण समिति

सञ्चालक श्रीमती सीता कार्की (के. सी.)	संयोजक
सञ्चालक श्री सजन शर्मा	सदस्य
प्रमुख आन्तरिक लेखापरीक्षण विभाग श्री रामधन श्रेष्ठ	सदस्य सचिव

मिति २०७८ पौष ४ गते सम्म माथि उल्लेखित लेखा परीक्षण समिति रहेकोमा त्यस पश्चात सो समितिलाई निम्नानुसार पुनर्गठन गरिएको:

सञ्चालक श्री अनिल ज्ञवाली	संयोजक
सञ्चालक श्रीमती सीता कार्की (के. सी.)	सदस्य
प्रमुख आन्तरिक लेखापरीक्षण विभाग श्री रामधन श्रेष्ठ	सदस्य सचिव

(२) लेखापरीक्षण समितिका सदस्यलाई बैठक भत्ता बाहेक अन्य कुनै पारिश्रमिक/सुविधा प्रदान गर्ने गरिएको छैन ।

(३) आ.व. २०७८/७९ मा चौध (१४)पटक लेखापरीक्षण समितिको बैठक बसेको थियो ।

(४) समितिले प्रचलित कानून बमोजिम बैंकको समग्र वित्तीय अवस्था, आन्तरिक नियन्त्रण प्रणाली, लेखापरीक्षण योजना र आन्तरिक लेखापरीक्षक तथा बाह्य लेखापरीक्षकले पेश गरेको लेखापरीक्षण प्रतिवेदनमा औँल्याइएका बुँदा/कैफियतहरू उपर समीक्षा गरी सुधारात्मक कदम चाल्न व्यवस्थापनलाई निर्देशन दिने, नेपाल राष्ट्र बैंकबाट निरीक्षण तथा सुपरिवेक्षण गरी प्रतिवेदनमा औँल्याइएका बुँदा/कैफियतहरूको कार्यान्वयन भए/नभएको सम्बन्धमा समीक्षा गर्ने तथा ती विषयहरूको अभिलेख गरी सञ्चालक समितिलाई जानकारी गराउने, बैंकको वार्षिक वित्तीय विवरणलाई सही र यथार्थपरक बनाउन व्यवस्थापनलाई सहयोग गर्ने, बैंकको कामकारवाहीमा नियमितता, मितव्ययिता, औचित्यता, प्रभावकारिता जस्ता कुराहरू अवलम्बन भए/नभएको बारे समीक्षा गरी सञ्चालक समितिलाई आवश्यक सुझाव दिने, बैंकको त्रैमासिक वित्तीय विवरणको समीक्षा गरी सञ्चालक समिति समक्ष प्रतिवेदन पेश गर्ने जस्ता कार्यहरू सम्पन्न गरेको छ ।

(ध) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख, बैंकका आधारभूत शेरधनी वा निजको नजिकका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले बैंकलाई कुनै रकम बुझाउन बाँकी भए सो कुरा, नभएको ।

(न) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम,

क्र.सं.	विवरण	सञ्चालक रु.	प्रमुख कार्यकारी अधिकृत रु.	अन्य कार्यकारी पदाधिकारी रु.
१	बैठकभत्ता	२,५४१,०००*	-	-
२	पारिश्रमीक तथा भत्ता			
	क. तलब	-	८,४००,०००	१३,४००,८२०
	ख. भत्ता	-	६,०००,०००	११,९४३,८०५
	ग.दर्शनभत्ता	-	९५०,०००	१,८१३,१३५
	घ. सञ्चयकोष योगदान	-	८४०,०००	१,३३१,३९४
	ङ. विदा वापतको भुक्तानी		१,२२६,६६७	१,९६४,००३
	च. अन्य		२१४,१०९	२,१३४,६५६
	कुल पारिश्रमीक तथा भत्ता		१७,६३०,७७६	३२,५८७,८१३

क्र.सं.	विवरण	सञ्चालक रु.	प्रमुख कार्यकारी अधिकृत रु.	अन्य कार्यकारी पदाधिकारी रु.
	(-) आयकर कट्टि		८,१९१,८५६	१२,२०८,८९०
	खुद पारिश्रमिक तथा भत्ता		९,४३८,९२०	२०,३७८,९२३
३.	बोनस तथा कल्याणकारी कोषबाट प्राप्त	-	प्रचलित बोनस ऐन अनुसार	
४.	टेलिफोन/मोबाइल	१६८,०००	बैंकसँग भएको करार अनुसार	कर्मचारी सेवा विनियमावली अनुसार
५.	इन्धन	४७६,९९४		
६.	पत्रपत्रिका	२५२,०००		
७.	सवारी साधन सुविधा	छैन	छ	छ
८.	आवास सुविधा	छैन	बैंकसँग भएको करार अनुसार आवास कर्जा प्रदान गरिएको छ ।	बैंकसँग भएको करार अनुसार आवास कर्जा प्रदान गरिएको छ ।
९.	बीमा	छैन	छ	छ

\*उपरोक्त रकममा विभिन्न उपसमितिको बैठक भत्ता रु. ९०२,०००/- समेत समावेश भएको छ ।

#### टिप्पणी:

- (क) प्रमुख कार्यकारी अधिकृतलाई चालक, इन्धन र मर्मतसंभार सहित सवारी साधनको व्यवस्था गरिएको छ । त्यसै गरि नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र अन्य कार्यकारी तहका कर्मचारीहरूलाई नियमानुसार इन्धन सहित सवारी साधन सुविधा उपलब्ध गराइएको छ ।
- (ख) प्रमुख कार्यकारी अधिकृत लगायत बैंकका सम्पूर्ण कर्मचारीहरूलाई बैंकको कर्मचारी विनियमावली अनुसार दुर्घटना बीमा, औषधोपचार बीमाको व्यवस्था गरिएको छ । साथै निजका आश्रित परिवारका लागि समेत औषधोपचार बीमा गरिएको छ ।
- (ग) प्रमुख कार्यकारी अधिकृत लगायत कार्यकारी तहका सम्पूर्ण अधिकृतहरूलाई बैंकको कर्मचारी विनियमावली अनुसार मोबाइल फोन वापतको खर्च तथा अन्य सुविधा प्रदान गरिएको छ ।
- (घ) बैंकका अध्यक्षलाई कार्यालय प्रयोजनको लागि सवारी साधन सुविधा प्रदान गरिएको छ ।
- (प) शेयरधनीहरूले बुझिलिन बाँकी रहेको लाभांशको रकम,

२०७९ आषाढ मसान्त सम्ममा लाभांश घोषणा गरिएको तर शेयरधनीहरूले लिन बाँकी रहेको विवरण निम्न बमोजिम रहेको छ :

क्र.सं.	आर्थिक वर्ष	रकम रु.
१	आर्थिक वर्ष ०६५/०६६ को	२५९,६९०
२	आर्थिक वर्ष ०६६/०६७ को	५०९,४०८
३	आर्थिक वर्ष ०६७/०६८ को	७०३,५३८
४	आर्थिक वर्ष ०६८/०६९ को	१,६४९,२२७
५	आर्थिक वर्ष ०६९/०७० को	२,३०९,५६२
६	आर्थिक वर्ष ०७०/०७१ को	२,७७१,३८८
७	आर्थिक वर्ष ०७१/०७२ को	१,२४१,२१८
८	आर्थिक वर्ष ०७३/०७४ को	१८,४०७,७७१
९	आर्थिक वर्ष ०७४/०७५ को	७,५२१,२७९

क्र.सं.	आर्थिक वर्ष	रकम रु.
१०	आर्थिक वर्ष ०७५/०७६ को	४९,८७८,३७१
११	आर्थिक वर्ष ०७६/०७७ को	१८,७७३,७७८
१२	आर्थिक वर्ष ०७७/०७८ को	३६,४०५,६६४
१३	आर्थिक वर्ष ०६६/०६७ (साविकको नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाईनान्स लि.) को	१४९,३४०
१४	आर्थिक वर्ष ०६७/०६८ (साविकको नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाईनान्स लि.) को	३१,३२४
१५	आर्थिक वर्ष ०६०/०६१ र ०६१/०६२ (साविकको पिपल्स फाइनान्स लि.) को	१२,४७०
१६	आर्थिक वर्ष ०६६/०६७ (साविकको पिपल्स फाइनान्स लि.) को	१९,२३६
१७	आर्थिक वर्ष ०६३/०६४ (साविकको प्रिमियर फाईनान्स लि.) को	६७,१२०
१८	आर्थिक वर्ष ०६६/०६७ (साविकको प्रिमियर फाईनान्स लि.) को	७४२,६९३
१९	साविकको तिनाउ मिसन विकास बैंक लि. को	५,५०५,४५१
२०	साविकको सहयोगी विकास बैंक लि. को	७,२५५,०२७
२१	साविकको सिर्जना फाईनान्स लि. को	१,२४०,७४७

(फ) दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको कुराको विवरण,  
नभएको ।

(ब) दफा १७५ बमोजिम सम्बद्ध कम्पनीबीच भएको कारोबारको विवरण,

सम्बद्ध कम्पनी बीच भएको कारोबारको विवरण बैंकको वार्षिक वित्तीय विवरणको लेखा सम्बन्धी टिप्पणीहरु अन्तर्गतको बुँदा नं. ५.७ मा उल्लेख गरिएका छन् ।

(भ) यस ऐन तथा प्रचलित कानून बमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनु पर्ने अन्य कुनै कुरा,  
नभएको ।

(म) अन्य आवश्यक कुराहरु ।

नभएको ।

## धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम (२) सँग सम्बन्धी विवरण

### १. सञ्चालक समितिको प्रतिवेदन

वार्षिक प्रतिवेदन अन्तर्गत छुट्टै प्रतिवेदनको रूपमा राखिएको ।

### २. लेखापरीक्षकको प्रतिवेदन

वार्षिक प्रतिवेदन अन्तर्गत छुट्टै प्रतिवेदनको रूपमा राखिएको ।

### ३. लेखापरीक्षण भएको वित्तीय विवरण

वार्षिक प्रतिवेदन अन्तर्गत छुट्टै विवरण राखिएको ।

### ४. कानुनी कारवाही सम्बन्धी विवरण

#### (क) यस अवधिमा बैंकले वा बैंकको विरुद्ध कुनै मुद्दा दायर भए नभएको :

यस अवधिमा बैंकको तर्फबाट ३ थान मुद्दा दायर भएको तथा बैंकको विरुद्धमा ३२ थान मुद्दा दायर भएको छ ।

#### (ख) बैंकको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै किसिमको मुद्दा दायर भए नभएको :

यस सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको ।

#### (ग) कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भए नभएको :

यस सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको ।

### ५. संगठित संस्थाको शेयर कारोवार तथा प्रगतिको विश्लेषण

#### (क) धितोपत्र बजारमा भएको संगठित संस्थाको शेयरको कारोवार सम्बन्धमा व्यवस्थापनको धारणा:

देशको धितोपत्र बजारमा संगठित संस्थाहरूको शेयर कारोवारमा देखिएको उच्च उतार चढावका कारण यस बैंकको शेयर कारोवारमा गत वर्षको तुलनामा केहि कमी देखिएको छ ।

#### (ख) गत वर्षको प्रत्येक त्रैमासिक अवधिमा संगठित संस्थाको शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्य साथै कुल कारोवार शेयर संख्या र कारोवार दिन:

गत वर्षको प्रत्येक त्रैमासिक अवधिमा संगठित संस्थाको शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्य साथै कुल कारोवार शेयर संख्या र कारोवार दिनको विवरण देहाय बमोजिम रहेको छ :

विवरण	२०७८ आश्विन मसान्त	२०७८ पौष मसान्त	२०७८ चैत्र मसान्त	२०७९ आषाढ मसान्त
अधिकतम मूल्य (रु.)	४४४	३१०	३१७	२६३.३०
न्यूनतम मूल्य (रु.)	३१२	२५५	२५५.८०	१९४
अन्तिम मूल्य (रु.)	३१८	३०२.५०	२५८.२०	२०२.५०
कुल कारोवार शेयर संख्या	१३,४५४,४२०	४,२३१,७६५	२,९०८,४६४	१,८७३,५४३
कुल कारोवार दिन	५७	५९	५८	६४

## ६. समस्या तथा चुनौती

### (क) आन्तरिक समस्या तथा चुनौती

बैंकको सञ्चालन खर्च वृद्धि हुँदै जानु, निक्षेप तथा सापटीमा ब्याजदरको वृद्धि, ब्याजदर अन्तरलाई यथावत राख्ने लगायत आयमा विविधिकरण ल्याउनु, निष्कृत्य कर्जा बढ्नु, उपयुक्त लगानीका क्षेत्र पहिचान गर्नु तथा शाखाहरूको वृद्धि सँगसँगै सञ्चालन जोखिम व्यवस्थापन चुनौतिपूर्ण हुनु जस्ता आन्तरिक समस्या रहेको विद्यमान परिप्रेक्ष्यमा बैंकको दिगो रूपमा मुनाफा वृद्धि गर्ने कार्य चुनौतीपूर्ण रहेको छ।

### (ख) बाह्य समस्या तथा चुनौती

कोरोना महामारीको कारण सुस्ताएका आर्थिक गतिविधि सामान्य नहुँदै पूर्वी युरोपमा देखा परेको द्वन्दका कारण भएको मुद्रास्फीतिको फलस्वरूप समग्र विश्वको अर्थतन्त्रमा मन्दिको खतरा देखा परेको छ। यसबाट मुद्रा बजारमा ऐतिहासिक रूपमा अमेरिकि डलरको मूल्यमा आएको वृद्धिका कारण आयात महंगो हुन गई वैदेशिक मुद्रा सञ्चितिमा भन दवाव परेको छ। यहि तथ्यहरूलाई मध्यनजर गर्दै सरकारले हाल आएर आयातलाई नियन्त्रण गर्ने नीति लिएको छ। यसबाट अत्यावश्यक वस्तुको मूल्यमा भएको वृद्धिले उपभोक्ताको वास्तविक क्रय क्षमता घट्न गएको र अत्यावश्यक बाहेकका वस्तुको आयातमा भएको नियन्त्रणका कारण समग्र आर्थिक क्रियाकलापहरूमा सुस्तता आएको छ। यसै गरि कोभिड १९ बाट अर्थतन्त्रमा परेको असरलाई कम गर्न सरकार तथा नेपाल राष्ट्र बैंकबाट प्रदान गरिएका सहूलियतहरू अन्त्य भएको हुँदा सोको वास्तविक असरहरू आगामी दिनमा आउन सक्ने अनुमान छ। यस्ता कारणहरूबाट कर्जाको किस्ता तथा पाकेको ब्याज असुलिमा गम्भिर असर पर्न गई थप कर्जा नोक्सानी व्यवस्था बढ्न जाने हुँदा त्यस्ता असरहरूलाई कम गर्न चुनौतिपूर्ण रहेको छ। यस्ता चुनौतीहरू रहेको अवस्थामा बैंकिङ क्षेत्रमा तीव्र प्रतिस्पर्धा हुनु, बैंकिङ क्षेत्रमा दक्ष जनशक्तिको कमी हुनु, स्रोत परिचालनमा कमी हुनु, सूचना प्रविधिका क्षेत्रमा देखा परेका नयाँ किसिमका चुनौतीहरू, तरलता अभावका कारण लगानीकर्ताको मनोबलमा कमी आउनु, सरकारी विकास खर्च कम हुनु लगायत प्रमुख बाह्य समस्या हुन्। यस्ता समस्या विद्यमान रहेको अवस्थामा बैंकको कारोवार दिगो रूपमा विस्तार गरी सम्पत्तिको गुणस्तर कायम राखि लगानीकर्तालाई उचित प्रतिफल दिने कार्य चुनौतीपूर्ण रहेको छ।

### (ग) रणनीति

बैंकले ग्रामीण तथा दुर्गम क्षेत्र र बैंकिङ सेवाबाट वञ्चित व्यक्ति तथा संघसंस्थालाई बैंकको दायरामा ल्याई निक्षेप परिचालन बढाउनुका साथै बैंकका अन्य सेवाहरूको सन्तुलित रूपमा बजारीकरण गर्दै व्यवसाय विस्तारमा लाग्ने, आधुनिक प्रविधि तथा सफ्टवेयर प्रयोग गरी प्रत्यक्ष रूपमा ग्राहक बैंक समक्ष प्रस्तुत हुन नपर्ने गरी बैंकिङ सुविधा प्रदान गर्ने, समय सापेक्ष प्रविधिमा आधारित नयाँ सेवाहरूको विकास गर्ने, विभिन्न व्यवसायिक संघ-संस्था लगायत व्यक्तिगत ग्राहकहरूसँगको सम्बन्ध सुमधुर बनाउनका लागि छिटो एवं छरितो तवरले ग्राहकमुखी सेवाहरू उपलब्ध गराउने, बैंकको समग्र जोखिम व्यवस्थापनको आधारभूत पक्षहरूलाई मजबुत बनाई उल्लिखित चुनौतीको समाधान गर्ने र बैंकको आन्तरिक कार्य प्रणालीमा खर्च मितव्ययिता अपनाई निर्धारित लक्ष्य प्राप्त गर्ने रणनीति अवलम्बन गरेको छ। साथै बैंकले निष्कृत्य कर्जा तथा पाकेको ब्याज तथा कर्जाको भाका नाघेका ऋणीहरूको उचित व्यवस्थापन गरी वितरणयोग्य मुनाफा वृद्धि गर्ने नीति पनि लिएको छ।

## ७. संस्थागत सुशासन :

(क) संस्थागत सुशासन अभिवृद्धिको लागि बैंकले आन्तरिक नियन्त्रण प्रणाली मजबुत बनाउन तथा व्यवस्थित गर्न अनुपालन विभाग तथा सुशासन इकाईको व्यवस्था गरिएको तथा लेखापरीक्षक तथा नियमनकारी निकायबाट दिइएका सुझाव तथा निर्देशनहरू व्यवस्थापन मार्फत कार्यान्वयन गराउन सदैव क्रियाशील रहेको छ।

(ख) बैंकको समग्र जोखिम व्यवस्थापन कार्यलाई मजबुत पार्न, वर्तमान परिप्रेक्ष्यमा समग्र बजारमा देखापरेको IT Risk विश्लेषण गरि व्यवस्थापन गर्न, सञ्चालन जोखिम कम गर्न तथा आन्तरिक प्रक्रियाहरूलाई व्यवस्थित गर्न जोखिम व्यवस्थापन समिति गठन गरिएको छ। बैंकको काम कारवाहीमा नियमितता, मितव्ययिता, औचित्यता जस्ता कुराहरू भए नभएको बारे समिक्षा गरि आवश्यक राय सुझाव दिन लेखा परीक्षण समिति गठन गरिएको छ। बैंकको समग्र अनुपालनका अवस्था विश्लेषण गर्न, ग्राहकको जोखिम स्तर निर्धारण

गरि देखा परेका कमीकमजोरीको समाधान गर्न उपयुक्त निर्देशन दिने कार्य गर्न सम्पत्ति शुद्धिकरण निवारण समितिको गठन गरिएको छ । कर्जा जोखिमको अनुगमन तथा विश्लेषणलाई जोखिम व्यवस्थापन समिति अन्तर्गत रहने गरी छुट्टै विभागबाट हेर्ने व्यवस्था मिलाई बजार व्यवस्थापनको कार्यबाट छुट्टयाइएको छ । साथै विभिन्न विभागहरूसँग सम्बन्धित कार्य सञ्चालनलाई व्यवस्थित गर्न आन्तरिक नीति, नियम तथा निर्देशिकाहरू जारी गरी लागू गरिएको छ । निर्णय प्रक्रियालाई छिटो-छरितो तथा चुस्त बनाउन व्यवस्थापन तहमा व्यवस्थापन समिति (Executive Committee), सम्पत्ति दायित्व व्यवस्थापन समिति (ALCO), IT Steering Committee लगायतका विभिन्न समितिहरू क्रियाशील रहेका छन् ।

- (ग) बैंक सञ्चालक समिति तथा व्यवस्थापन आफ्ना शेयरधनीहरू, सर्वसाधारण निक्षेपकर्ताहरू लगायत सम्पूर्ण सरोकारवालाहरूको हितको संरक्षण तथा संस्थागत सुशासन प्रति सदैव सजग तथा प्रतिबद्ध रहेको छ ।

## INDEPENDENT AUDITOR'S REPORT TO THE SHAREHOLDERS OF CITIZENS BANK INTERNATIONAL LIMITED

### Opinion

We have audited the accompanying separate financial statements of the Citizens Bank International Ltd (the "Bank") and the Consolidated Financial Statements of the Bank and its subsidiaries (the "Group"), which comprise the consolidated and separate statement of financial position as at Ashad 32, 2079 (July 16, 2022), and the consolidated and separate statement of profit or loss, consolidated and separate statement of comprehensive income, consolidated and separate statement of changes in equity and consolidated and separate statement of cash flows for the year then ended, and a summary of significant accounting policies and notes to the consolidated and separate financial statement.

In our opinion, the accompanying consolidated financial statements of the Group and the separate financial statements of the Bank give a true and fair view of the consolidated financial position of the Group and the separate financial position of the Bank as at Ashad 32, 2079 and their consolidated and separate financial performance and their consolidated and separate cash flows for the year then ended in accordance with Nepal Financial Reporting Standards (NFRSs) as explained in note 2.1.

### Basis for Opinion

We conducted our audit in accordance with Nepal Standards on Auditing (NSAs). Our responsibilities under those standards are further described in the Auditor's Responsibilities for the audit of the Consolidated and separate Financial Statements section of our report. We are independent of the Group and the Bank in accordance with the ICAN's Handbook of Code of Ethics for Professional Accountants, and we have fulfilled our other ethical responsibilities in accordance with the ICAN's Handbook of the Code of Ethics for professional Accountants. We believe that the audit evidence we have obtained is sufficient and appropriate to provide a basis for our opinion.

### Emphasis of Matter

We draw attention to the attached Notes No. 5.8 forming part of the consolidated and separate financial statements on merger and acquisition where the Bank had acquired Tinau Mission Development Bank Limited and Srijana Finance Limited in the previous fiscal year 2077/78, and it had accounted such acquired assets at book value instead of fair value at acquisition date as per applicable NFRS 3: Business Combination and carve-out issued by ICAN for the same. Therefore, audit report of the previous year 2077/78 was also qualified on this matter. Now, the Bank has adjusted this matter in current year 2078/79 as per the recent Explanatory Note on Accounting for Business Combination issued by ICAN.

Our opinion on the consolidated and separate financial statements is not modified in respect of the above matter.

### Key Audit Matters

Key audit matters are those matters that, in our professional judgement, were of most significance in our audit of the consolidated and separate financial statements of the current period. These matters were addressed in the context of our audit of the consolidated and separate financial statements as a whole, and in forming our audit opinion thereon, and we do not provide a separate opinion on these matters. Our assessed key audit matters and how we addressed them are outlined below:

### **a. Interest Income**

The post impact of Covid-19 in current year 2078/79 led Nepalese Economy into credit crunch and alarming foreign currency reserves situation due to low remittance and high imports. This has drained out the lending capacity of most of the Banks as drastic increase of demand of the loans and deposit costs. Consequently, average lending rate and deposit rate has increased substantially than ever before. Thus, increase in the interest income and lack of investible fund of the Bank has triggered us to consider it as Key Audit Matter.

The Bank has increased its interest income to Loans and advance to 10.74% in current year 2078/79 from 8% in previous year. In other way, Loans and advance has increased by 10.46%, whereas interest income has increased by 47.31%. The abrupt increase is mainly due to interest income of portfolio of acquired Tinau Mission Development Bank Limited and Srijana Finance Limited in previous year 2077/78. The Bank has recognized interest income of Rs. 15.967 billion during the period of 1<sup>st</sup> Shrawan 2078 to 32<sup>nd</sup> Ashad 2079.

Our audit approach consisted testing of the design and operating effectiveness of the internal controls and substantive testing as under;

- ❖ Evaluating the design of internal controls relating to recognition of interest income.
- ❖ Reviewing the files of borrowers containing credit appraisal and other substantiating documents selected on sample basis and assessing the assigned premium.
- ❖ Test checking of interest application, recalculating of interest as per the bank statement of the selected top borrowers.
- ❖ Performing relevant analytical procedures.
- ❖ Test checking of interest application, levying of management fee and other charges etc.
- ❖ Assessed the materiality of provisional amount in respect of reversal, if any.

### **b. Measurement of provision for loans and advances**

The process of estimating the provision for loans and advances associated with credit risk is significant and complex. The materiality of the reported amounts for the loans and advances (and impairment allowance thereof), adverse impact of COVID-19 in the financial performance of borrowers deteriorated their repaying capacity increasing risk of credit default, NRB directions to meet the COVID-19 crisis, involvement of complex calculations underpinned our basis for considering it as Key Audit Matter.

As per carve out on para 5.5 of NFRS 9 , the Bank has assessed at the end of reporting period whether there is any objective evidence that a financial assets or group of financial assets measured at amortized cost is impaired, and in case of such evidence existed, it has measured impairment loss on such financial assets as the difference between the asset's carrying amount and the present value of estimated future cash flows discounted at the asset's original effective interest rate. Further, as per the carve out on para 5.5 of NFRS 9, the Bank has assessed and measured impairment loss on loans and advances as the higher of amount derived as per norms prescribed by Nepal Rastra Bank for loan loss provision and amount derived as per para 5 of Carve out on para 5.5 of NFRS 9 issued by ICAN . As at Ashad 32, 2079, 67.63% of total assets of the Group consisted of loans and advances amounting Rs.131.276 billion (Note 4.7), impairment allowance for the year then ended of Rs.3.513 billion (Note 4.7.4) being higher of impairment as per NFRS is Rs.1.450 billion and impairment loss as per norms of NRB is 3.513 billion. Significant estimates and assumptions used by the management in such calculations, their sensitivity and the basis for impairment allowance are disclosed in Notes 3.4.7 and 5.11.

Our audit approach consisted testing of the design and operating effectiveness of the internal controls and substantive testing as under;

- ❖ Evaluating the design of internal controls relating to implementation of circulars/ directives issued by NRB and also internal policies and procedure of the Bank.
- ❖ Examining all the large and other advances on a sample basis including review of valuation reports of the independent valuers as provided by the Bank's management.
- ❖ Reviewing the files of borrowers containing credit appraisal and other substantiating documents selected on sample basis and assessing the assigned risk premium and appropriate action taken commensurate with the operation of such accounts.
- ❖ Relying on the audit reports of the other statutory auditors.
- ❖ Performing relevant analytical procedures.
- ❖ Test checking of interest application, levying of management fee and other charges etc.

**c. Information Technology (IT) systems and controls over financial reporting**

The entire preparation of financial statements is highly dependent on CBS and other supporting software and hardware controls. Adequate and appropriate IT controls are required to ensure that IT application process data are as expected, appropriate user access and changes are made in an appropriate manner. Such controls ensure mitigating the expected risk of erroneous output data. Audit outcome is dependent on the extant IT controls and systems, and accordingly the above areas are determined to be as key audit matter.

We have carried out our audit procedures with Nepal Standards on Auditing guidelines towards implementation of IT policies and procedures followed by the Bank in order to effectively monitor, control, and evaluate the IT applications and controls to ensure effective implementation of such policies and procedures. We have also relied on the report issued by the IS Auditor and obtained necessary inputs from IS experts wherever necessary.

**Other Information**

Management is responsible for the other information. The other information comprises the information included in the annual report, but does not include the consolidated and separate financial statements and our auditor's report thereon. The annual report is expected to be made available for our review after the date of this auditor's report.

Our opinion on the consolidated and separate financial statements does not cover the other information and we do not express any form of assurance conclusion thereon.

In connection with our audit of the consolidated and separate financial statements, our responsibility is to read the other information identified above when it becomes available and, in doing so, we will consider whether the other information is materially inconsistent with the consolidated and separate financial statements or our knowledge obtained in the audit, or otherwise appears to be materially misstated.

When we read the annual report, if we conclude that there is a material misstatement therein, we are required to request management and those charged with governance to correct the material misstatement.

**Responsibilities of the Management and Those Charged with Governance for the Consolidated Financial Statements**

Management is responsible for the preparation and fair presentation of the consolidated financial statements of the Group and also separate financial statement of the Bank that give true and fair view in accordance with Nepal Financial Reporting Standards (NFRSs), and for such internal control as management determines is necessary to enable the preparation of consolidated and separate financial statements that are free from material misstatement, whether due to fraud or error.

In preparing the consolidated and separate financial statements, management is responsible for assessing the Group's and the Bank's ability to continue as a going concern, disclosing, as applicable, matters related to going concern and using the going concern basis of accounting unless management either intends to liquidate the Group and the Bank or to cease operations, or has no realistic alternative but to do so.

Those charged with governance are responsible for overseeing the Group's and the Bank's financial reporting process.

### **Auditor's Responsibilities for the Audit of the Consolidated Financial Statements**

Our objectives are to obtain reasonable assurance about whether the consolidated and separate financial statements as a whole are free from material misstatement, whether due to fraud or error, and to issue an auditor's report that includes our opinion. Reasonable assurance is a high level of assurance, but is not a guarantee that an audit conducted in accordance with NSAs will always detect a material misstatement when it exists. Misstatements can arise from fraud or error and are considered material if, individually or in the aggregate, they could reasonably be expected to influence the economic decisions of users taken on the basis of these consolidated and separate financial statements.

As part of an audit in accordance with NSAs, we exercise professional judgment and maintain professional skepticism throughout the audit. We also:

- Identify and assess the risks of material misstatement of the consolidated and separate financial statements, whether due to fraud or error, design and perform audit procedures responsive to those risks, and obtain audit evidence that is sufficient and appropriate to provide a basis for our opinion. The risk of not detecting a material misstatement resulting from fraud is higher than for one resulting from error, as fraud may involve collusion, forgery, intentional omissions, misrepresentations, or the override of internal control.
- Obtain an understanding of internal control relevant to the audit in order to design audit procedures that are appropriate in the circumstances, but not for the purpose of expressing an opinion on the effectiveness of the Group's internal control.
- Evaluate the appropriateness of accounting policies used and the reasonableness of accounting estimates and related disclosures made by management.
- Conclude on the appropriateness of management's use of the going concern basis of accounting and based on the audit evidence obtained, whether a material uncertainty exists related to events or conditions that may cast significant doubt on the Group's ability to continue as a going concern. If we conclude that a material uncertainty exists, we are required to draw attention in our auditor's report to the related disclosures in the consolidated and separate financial statements or, if such disclosures are inadequate, to modify our opinion. Our conclusions are based on the audit evidence obtained up to the date of our auditor's report. However, future events or conditions may cause the Group to cease to continue as a going concern.
- Evaluate the overall presentation, structure and content of the consolidated and separate financial statements, including the disclosures, and whether the consolidated and separate financial statements represent the underlying transactions and events in a manner that achieves fair presentation.
- Obtain sufficient appropriate audit evidence regarding the financial information of the entities or business activities within the Group to express an opinion on the consolidated financial statements. We are responsible for the direction, supervision and performance of the group audit. We remain solely responsible for our audit opinion.

We communicate with those charged with governance regarding, among other matters, the planned scope and timing of the audit and significant audit findings, including any significant deficiencies in internal control that we identify during our audit.

We also provide those charged with governance with a statement that we have complied with relevant ethical requirements regarding independence, and to communicate with them all relationships and other matters that may reasonably be thought to bear on our independence, and where applicable, related safeguards.

### Other Matters

We did not audit the financial statements and other financial information of two subsidiaries included in the consolidated financial statements of the Group, where financial statement of CBIL Capital Limited reflects total assets of Rs 484.298 million as at Ashad 32, 2079, and total revenue, total net profit after tax, and net cash inflows of Rs 36.490 million, (Rs 5.451 million), and (Rs 70.251 million) for the year ended on that date respectively, and financial statements of CBIL Securities Limited reflects total assets of Rs. 60.142 million as at Ashad 32, 2079, and total revenue, total net profit after tax, and net cash inflows of Rs. 4.798 million, Rs. 3.332 million and Rs. 3.649 million respectively for the year ended on that date, as considered in the consolidated financial statements. These financial statements and other financial information have been audited by other auditors whose reports have been furnished to us by the management and our opinion on the financial statements in so far as it relates to the accounts and disclosures included in respect of these subsidiaries, are based solely on the report of the other auditor.

Our opinion on the consolidated financial statements is not modified in respect of the above matter.

### Report on Other Legal and Regulatory Requirements

On the basis of our examination, we would like to further report that:

- i. We have obtained all the information and explanations, which to the best of our knowledge and belief were necessary for the purpose for our audit.
- ii. The accounts and records of the Group and the Bank has been maintained as required by law.
- iii. Consolidated and separate financial statements are in agreement with the books of account maintained by the Group and the Bank.
- iv. The capital fund, risk bearing fund and the provision for possible impairment of asset of the Bank are adequate as per the Directives issued by Nepal Rastra Bank.
- v. In our opinion and to the best of our information and according to the explanation given to us, the Board of Directors, the representative or any employee of the Group and the Bank has not acted contrary to the provision of law relating to accounts nor caused direct loss or damage to the Group and the Bank deliberately or acted in a manner that would jeopardized the interest and security of the Group and the Bank.
- vi. The operations of the Group and the Bank were within its jurisdiction.
- vii. The Group and the Bank has not acted in a manner to jeopardize the interest and security of the depositors and investors,
- viii. The Bank has a centralized core accounting system and details received from branches of the Bank though the statements are independently not audited, were adequate for the purpose of our audit, and
- ix. We have not come across any fraudulence in the accounts, so far as it appeared from our examination of the book of accounts.

Date: Ashwin 6, 2079  
Place: Maharajgunj, Kathmandu

  
CA. Keshab Kumar Budhathoki  
Proprietor  
Chartered Accountants  
UDIN:220922CA004370Min3



# सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेड

## एकीकृत वित्तीय अवस्थाको विवरण

२०७६ साल आषाढ मसान्तको (जुलाई १६, २०२२)

रकम रु. मा

विवरण	नोट	समूह		बैंक	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
<b>सम्पत्ति</b>					
नगद तथा नगद समान	४.१	१७,८९३,१०९,३६६	११,५६९,८२३,७२६	१७,८९२,७४१,२७०	११,५६३,०४१,७२०
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	४.२	४,२६६,५०८,०५३	३,७९६,४८७,७९७	४,२६६,५०८,०५३	३,७९६,४८७,७९७
बैंक तथा वित्तीय संस्थामा रहेको लगानी मौज्जात	४.३	१,२३३,६३१,४५७	२,८७४,८७४,८११	१,२३३,६३१,४५७	२,८७४,८७४,८११
व्युत्पन्न (Derivative) वित्तीय उपकरण	४.४	२,६५९,०८९	४७,००७,४९८	२,६५९,०८९	४७,००७,४९८
अन्य व्यापारिक सम्पत्तिहरू	४.५	५४०,७४०,४४०	७५९,७१०,९९४	३२७,३४०,३७९	५९६,८८८,९३७
बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापटी	४.६	३,२९९,९१९,६०२	३,२४७,१६६,९५३	३,२९९,९१९,६०२	३,२४७,१६६,९५३
ग्राहकलाई कर्जा तथा सापटी	४.७	१३१,२७६,८२७,०७९	११८,९१२,०४२,२८८	१३१,२७६,८२७,०७९	११८,९१२,०४२,२८८
लगानी सुरक्षणपत्र	४.८	२८,१८३,३६६,८४९	२२,०६३,३६२,९५६	२८,१५३,४२५,९६८	२२,०१७,४२२,०७५
चालु कर सम्पत्ति	४.९	३४६,७०६,६४८	२९०,०७१,५७५	३४६,१४०,७०४	२८८,४५७,६३३
सहायक कम्पनीमा लगानी	४.१०	-	-	१६७,२०४,२००	१६७,२०४,२००
सम्बद्ध कम्पनीमा लगानी	४.११	१६५,४३४,७८७	२०,८६५,३८१	३७५,६४५,४९१	१६,०००,०००
लगानी जायजेथा (Investment Property)	४.१२	२०८,६४५,८७१	१४१,१४६,४५४	२०८,६४५,८७१	१४१,१४६,४५४
जायजेथा तथा उपकरण संयन्त्र	४.१३	३,७११,४७२,३१२	२,८८४,१५५,०८८	३,७०४,२०७,३२८	२,८८०,२०४,०८४
ख्याती र अमूर्त सम्पत्ति	४.१४	१९७,५५५,५१६	८४,६४४,७३१	१९६,८४०,१८८	८३,५६२,२९०
स्थगन कर सम्पत्ति	४.१५	१६,४८५,९४४	-	-	-
अन्य सम्पत्तिहरू	४.१६	२,७६३,९०४,६६५	१,५७०,९९०,१२५	२,८९१,४१३,८३६	१,६९७,५४३,६७६
<b>कुल सम्पत्ति</b>		<b>१९४,११२,९६७,६७८</b>	<b>१६८,२६२,३५०,३७७</b>	<b>१९४,४१२,६५०,५१५</b>	<b>१६८,३२९,०५०,४१६</b>
<b>दायित्व</b>					
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी	४.१७	४,०६३,०५४,७८५	२,७६५,००१,९५४	४,०६३,०५४,७८५	२,७६५,००१,९५४
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	४.१८	११,०७०,२५०,८६८	१,२०५,५५८,८२४	११,०७०,२५०,८६८	१,२०५,५५८,८२४
व्युत्पन्न (Derivative) वित्तीय उपकरण	४.१९	-	-	-	-
ग्राहकको निक्षेप दायित्व	४.२०	१५२,५२९,९२५,९१३	१४०,३६२,०७९,३१७	१५२,८०१,४९०,३७१	१४०,६३८,४११,४८४
तिर्न बाँकी कर्जा सापटी	४.२१	४५,५००,०००	-	-	-
चालु कर दायित्व	४.२२	-	-	-	-
व्यवस्थाहरू	४.२३	५,३०६,६२६	५,३०६,६२६	५,३०६,६२६	५,३०६,६२६
स्थगन कर दायित्व	४.२४	-	२२२,३६७,६५१	६३,३०८,९३४	२१७,४८६,२९०
अन्य दायित्वहरू	४.२५	३,५३५,३४८,०२७	२,१६२,४१६,०६६	३,५२२,०७४,७९२	२,१३३,१८१,२६९
निष्काशन गरिएको ऋणपत्र	४.२६	२,४७७,८७५,४८०	२,४७६,०८२,२६१	२,४७७,८७५,४८०	२,४७६,०८२,२६१
सहायक आर्वाधिक दायित्वहरू	४.२७	-	-	-	-
<b>कुल दायित्व</b>		<b>१७३,७२३,२६१,६९९</b>	<b>१४९,१९८,८१२,६९९</b>	<b>१७४,००३,३६१,८५६</b>	<b>१४९,४४१,०२८,७०८</b>
<b>पूँजी (Equity)</b>					
शेयर पूँजी	४.२८	१४,२००,९७४,००६	१२,५७६,९२३,११५	१४,२००,९७४,००६	१२,५७६,९२३,११५
शेयर प्रिमियम		-	-	-	-
सञ्चित मुनाफा		१,३७८,१२३,१५३	१,४७६,२०५,७७५	१,३२९,४६२,००३	१,४२२,७७७,३१०
जगेडा तथा कोषहरू	४.२९	४,७२२,८९७,६५३	४,८९९,८९१,०९२	४,८७८,८५२,६५०	४,८८८,३२१,२८३
<b>शेयरधनीहरूको कुल पूँजी</b>		<b>२०,३७१,९९४,८१४</b>	<b>१८,९५३,०१९,९८२</b>	<b>२०,४०९,२८८,६५९</b>	<b>१८,८८८,०२१,७०८</b>
गैह्र नियन्त्रित स्वार्थ		८७,७११,१६५	११०,५१७,६९६	-	-
<b>कुल पूँजी</b>		<b>२०,३८९,७०५,९७९</b>	<b>१९,०६३,५३७,६७८</b>	<b>२०,४०९,२८८,६५९</b>	<b>१८,८८८,०२१,७०८</b>
<b>कुल दायित्व तथा पूँजी</b>		<b>१९४,११२,९६७,६७८</b>	<b>१६८,२६२,३५०,३७७</b>	<b>१९४,४१२,६५०,५१५</b>	<b>१६८,३२९,०५०,४१६</b>
<b>सम्भावित दायित्व तथा प्रतिवद्धता</b>	४.२८	<b>८८,६९१,७१९,४४०</b>	<b>८५,११२,६३२,५८६</b>	<b>८८,६६६,७१९,४४०</b>	<b>८५,०८७,६३२,५८६</b>
<b>प्रति शेयर खुद सम्पत्ति</b>		<b>१४२.९६</b>	<b>१५०.७०</b>	<b>१४३.७२</b>	<b>१५०.१८</b>

(प्रमेश राज कायस्थ)  
प्रमुख वित्त अधिकृत

(गणेश राज पोखरेल)  
प्रमुख कार्यकारी अधिकृत

(राजन सिंह भण्डारी)  
अध्यक्ष

(प्रकाश चन्द्र मैनाली)  
सञ्चालक

(विजय ध्वज कार्की)  
सञ्चालक

(सीता कार्की के. सी.)  
सञ्चालक

(प्रबल जंग पाण्डे)  
सञ्चालक

(सजन शर्मा)  
सञ्चालक

(अनिल ज्ञवाली)  
सञ्चालक

हाम्रो आजको मितिको संलग्न  
प्रतिवेदन अनुसार

मिति : २०७९/०६/०६

स्थान : नारायणहिटी पथ, काठमाडौं

सि. ए. केशव कुमार बुढाथोकी  
प्रोप्राइटर  
के के बुढाथोकी एण्ड एसोसिएट्स  
चार्टर्ड एकाउन्टेन्ट्स

# सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेड

## एकीकृत नाफा नोक्सान विवरण

२०७८ श्रावण १ गते देखि २०७९ आषाढ ३२ गते सम्मको (जुलाई १६, २०२१ देखि जुलाई १६, २०२२ सम्म)

रकम रु. मा

विवरण	नोट	समूह		बैंक	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
ब्याज आम्दानी	४.२९	१५,९७२,४०९,८०४	१०,८४२,९८३,८१४	१५,९६७,६४८,०३५	१०,८३९,५३४,३५३
ब्याज खर्च	४.३०	(१०,९५९,०७९,९९३)	(७,१७४,८६४,१२६)	(१०,९७४,१५८,०५२)	(७,१८९,१३६,२०९)
<b>खुद ब्याज आम्दानी</b>		<b>५,०१३,३२९,८११</b>	<b>३,६६८,११९,६८८</b>	<b>४,९९३,४८९,९८३</b>	<b>३,६५०,३९८,१४४</b>
शुल्क तथा कमिशन आम्दानी	४.३१	१,०३३,६५५,३३१	८६१,४९०,९४४	९९८,१०२,४८२	८२५,३७०,४१०
शुल्क तथा कमिशन खर्च	४.३२	(१३१,२१६,४२३)	(७८,०४६,२७१)	(१२९,०३६,०६१)	(७३,३६०,६५८)
<b>खुद शुल्क तथा कमिशन आम्दानी</b>		<b>९०२,४३८,९०८</b>	<b>७८३,४४४,६७३</b>	<b>८६९,०६६,४२१</b>	<b>७५२,००९,७५२</b>
<b>खुद ब्याज, शुल्क तथा कमिशन आम्दानी</b>		<b>५,९१५,७६०,७१९</b>	<b>४,४५१,५६४,३६१</b>	<b>५,८६२,५५६,४०४</b>	<b>४,४०२,४०७,८९६</b>
खुद व्यापारिक आम्दानी	४.३३	१९४,९५९,३५७	४८३,३३७,७१६	२२४,२७६,४४९	४१८,४६५,५३२
अन्य सञ्चालन आम्दानी	४.३४	२०१,३५९,१०९	१५६,३९३,७८२	१७७,२२६,७००	१५३,१०५,३०६
<b>कुल सञ्चालन आम्दानी</b>		<b>६,३१२,०७९,१८५</b>	<b>५,०९१,२९५,८५९</b>	<b>६,२६४,०५९,५५३</b>	<b>४,९७३,९७८,७३४</b>
कर्जा सम्पत्ति तथा अन्य नोक्सानीहरूको क्षय (खर्च)/फिर्ता	४.३५	(५५२,४२०,४५०)	(३९४,०३६,०२२)	(५५२,४२०,४५०)	(३९४,०३६,०२२)
<b>खुद सञ्चालन आम्दानी</b>		<b>५,७५९,६५८,७३५</b>	<b>४,६९७,२५९,८३७</b>	<b>५,७११,६३९,१०३</b>	<b>४,५७९,९४२,७१२</b>
<b>सञ्चालन खर्चहरू</b>					
कर्मचारी खर्चहरू	४.३६	(१,७९६,०३८,२७२)	(१,२४७,८३३,६४९)	(१,७८५,४३२,२४८)	(१,२२९,७५३,२६२)
अन्य सञ्चालन खर्चहरू	४.३७	(८०५,३७३,६९४)	(६५०,२१९,३४८)	(८०३,८५४,२४६)	(६५०,०४५,९३७)
ह्रासकट्टी तथा परिशोधन	४.३८	(४१५,७६९,२४०)	(२४६,७८२,२८३)	(४१३,१००,०७७)	(२४४,८७७,२८७)
<b>सञ्चालन नाफा</b>		<b>२,७४२,४७७,५२९</b>	<b>२,५५२,४२४,५५७</b>	<b>२,७०९,२५२,५३२</b>	<b>२,४५५,२६६,२२६</b>
गैह्र सञ्चालन आम्दानी	४.३९	११५,९१९,०८९	१२१,७७४,५१८	१२३,३३३,३३६	१३०,४३७,६७०
गैह्र सञ्चालन खर्च	४.४०	-	-	-	-
<b>आयकर अधिको नाफा</b>		<b>२,८५८,३९६,६१८</b>	<b>२,६७४,१९९,०७५</b>	<b>२,८३२,५८६,४६८</b>	<b>२,५८५,७०३,८९६</b>
आयकर खर्च	४.४१				
चालु कर		(९०६,९८२,००३)	(७९९,६३२,९५०)	(८९०,३३६,४२९)	(७८०,३०१,८९१)
स्थगन कर		७६,१२०,६५९	(६,६५३,८२०)	६३,२५०,७५७	(१,०६०,९३९)
<b>यस अवधिको नाफा/(नोक्सान)</b>		<b>२,०२७,५३५,२७४</b>	<b>१,८६७,९१२,३०५</b>	<b>२,००५,६१०,७९६</b>	<b>१,८०४,३४१,०६६</b>
<b>नाफा बाँडफाँड:</b>					
बैंकका शेयरधनीहरूको		२,०२९,७९२,२१०	१,८४४,२११,४५३	२,००५,६१०,७९६	१,८०४,३४१,०६६
गैर नियन्त्रित स्वार्थको		(२,२५६,९३७)	२३,७००,८५२		
<b>यस अवधिको नाफा</b>		<b>२,०२७,५३५,२७४</b>	<b>१,८६७,९१२,३०५</b>	<b>२,००५,६१०,७९६</b>	<b>१,८०४,३४१,०६६</b>
<b>प्रति शेयर आम्दानी</b>					
आधारभूत प्रति शेयर आम्दानी (Basic EPS)		१४.२८	१७.९६	१४.१२	१७.३५
डाइलुटेड प्रति शेयर आम्दानी (Diluted EPS)		१४.२८	१७.९६	१४.१२	१७.३५

(प्रमेश राज कायस्थ)  
प्रमुख वित्त अधिकृत

(गणेश राज पोखरेल)  
प्रमुख कार्यकारी अधिकृत

(राजन सिंह भण्डारी)  
अध्यक्ष

(प्रकाश चन्द्र मैनाली)  
सञ्चालक

(विजय ध्वज कार्की)  
सञ्चालक

(सीता कार्की के. सी.)  
सञ्चालक

(प्रबल जंग पाण्डे)  
सञ्चालक

(सजन शर्मा)  
सञ्चालक

(अनिल ज्ञवाली)  
सञ्चालक

हाम्रो आजको मितिको संलग्न  
प्रतिवेदन अनुसार

मिति : २०७९/०६/०६  
स्थान : नारायणहिटी पथ, काठमाडौं

सि. ए. केशव कुमार बुढाथोकी  
प्रोप्राइटर  
के के बुढाथोकी एण्ड एसोसिएट्स  
चार्टर्ड एकाउन्टेन्ट्स

## सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेड

### एकीकृत अन्य विस्तृत आम्दानीको विवरण

२०७८ श्रावण १ गते देखि २०७९ आषाढ ३२ गते सम्मको (जुलाई १६, २०२१ देखि जुलाई १६, २०२२ सम्म)

रकम रु. मा

विवरण	नोट	समूह		बैंक	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
यस अवाधिको नाफा/(नोक्सान)		२,०२७,५३५,२७४	१,८६७,९१२,३०५	२,००५,६१०,७९६	१,८०४,३४१,०६६
अन्य विस्तृत आम्दानी					
<b>क) नाफा/(नोक्सान) हिसाबमा पुनर्वर्गीकरण नहुने शीर्षकहरू:</b>					
उचित मोल (Fair Value) मा मूल्याङ्कन गरिएको इक्विटी उपकरणको लगानीबाट भएको नाफा/(नोक्सान)		(१५४,१०७,८६६)	५५८,७२५,८१२	(३३६,८२०,१५२)	५५८,७२५,८१२
पुनर्मूल्याङ्कनबाट भएको नाफा/(नोक्सान)					
परिभाषित लाभ योजनाको विमाङ्कन नाफा/(नोक्सान) (Actuarial Gain/(Loss) on defined benefit plans)		४,७३४,०४७	२२,७७७,४९९	४,९६८,६७४	२२,८९४,४६७
माथि उल्लिखित शीर्षकहरूको आयकर		४४,८१२,१४६	(१७४,४५०,९९३)	९९,५५५,४४३	(१७४,४८६,०८४)
<b>नाफा/(नोक्सान) हिसाबमा पुनर्वर्गीकरण नहुने शीर्षकहरूको खुद अन्य विस्तृत आम्दानी</b>		<b>(१०४,५६१,६७३)</b>	<b>४०७,०५२,३१८</b>	<b>(२३२,२९६,०३५)</b>	<b>४०७,१३४,१९६</b>
<b>ख) नाफा/(नोक्सान) हिसाबमा पुनर्वर्गीकरण हुन सक्ने शीर्षकहरू:</b>					
नगद प्रवाहको हेजिंगबाट (Cash flow hedge) भएको नाफा/(नोक्सान)					
विदेशी सञ्चालनको वित्तीय सम्पत्तिको रुपान्तरणमा सिर्जित सटही नाफा/(नोक्सान)					
माथि उल्लिखित शीर्षकहरूको आयकर					
नाफा/(नोक्सान) हिसाबमा पुनर्वर्गीकरण हुन सक्ने शीर्षकहरूको अन्य विस्तृत आम्दानी					
<b>ग) इक्विटी विधिबाट लेखाङ्कन गरिएको सम्बद्ध कम्पनिको अन्य विस्तृत आम्दानीको हिस्सा</b>					
<b>यस वर्षको आयकर पछिको अन्य विस्तृत आम्दानी</b>		<b>(१०४,५६१,६७३)</b>	<b>४०७,०५२,३१८</b>	<b>(२३२,२९६,०३५)</b>	<b>४०७,१३४,१९६</b>
<b>यस अवाधिको कुल विस्तृत आम्दानी</b>		<b>१,९२२,९७३,६०१</b>	<b>२,२७४,९६४,६२३</b>	<b>१,७७३,३१४,७६१</b>	<b>२,२११,४७५,२६२</b>
<b>कुल विस्तृत आम्दानीको बाँडफाँड</b>					
बैंकका शेयरधनीहरूको		१,९२५,२३०,५३७	२,२५१,२६३,७७१	१,७७३,३१४,७६१	२,२११,४७५,२६२
गैह्र नियन्त्रित स्वार्थको		(२,२५६,९३६)	२३,७००,८५२	-	-
<b>यस अवाधिको कुल विस्तृत आम्दानी</b>		<b>१,९२२,९७३,६०१</b>	<b>२,२७४,९६४,६२३</b>	<b>१,७७३,३१४,७६१</b>	<b>२,२११,४७५,२६२</b>

(प्रमेश राज कायस्थ)  
प्रमुख वित्त अधिकृत

(गणेश राज पोखरेल)  
प्रमुख कार्यकारी अधिकृत

(राजन सिंह भण्डारी)  
अध्यक्ष

(प्रकाश चन्द्र मैनाली)  
सञ्चालक

(विजय ध्वज कार्की)  
सञ्चालक

(सीता कार्की के. सी.)  
सञ्चालक

(प्रबल जंग पाण्डे)  
सञ्चालक

(सजन शर्मा)  
सञ्चालक

(अनिल ज्ञवाली)  
सञ्चालक

हाम्रो आजको मितिको संलग्न प्रतिवेदन अनुसार

मिति : २०७९/०६/०६  
स्थान : नारायणहिटी पथ, काठमाडौं

सि. ए. केशव कुमार बुढाथोकी  
प्रोप्राइटर  
के के बुढाथोकी एण्ड एसोसिएट्स  
चार्टर्ड एकाउन्टेन्ट्स

# सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेड

## एकीकृत नगद प्रवाह विवरण

२०७८ श्रावण १ गते देखि २०७९ आषाढ ३२ गते सम्मको (जुलाई १६, २०२१ देखि जुलाई १६, २०२२ सम्म)

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
<b>कारोवार सञ्चालनबाट नगद प्रवाह</b>				
ब्याज प्राप्त	१४,६६३,७८६,१७२	९,६७०,८०९,४८३	१४,६६३,८३१,२१८	९,६७०,९६८,७२३
शुल्क तथा अन्य आम्दानी प्राप्त	१,०५८,३३७,२४५	८७३,७६५,२६४	१,०२३,८०१,२७६	८३७,६५८,७५५
लाभांश प्राप्त	९६,२९८,३५८	-	९६,२९८,३५८	-
अन्य सञ्चालन कारोवारबाट प्राप्त	४२२,२२७,०८८	४५०,५०५,५०८	४३२,००८,०७८	४१८,८४४,७४६
ब्याज भुक्तानी	(१०,६७१,२७१,१२४)	(६,८५५,८२२,८१६)	(१०,६९३,१७२,६८४)	(६,८७०,०९४,८९९)
कमिशन तथा शुल्क भुक्तानी	(१२९,०३६,०६१)	(७३,३६०,६५८)	(१२९,०३६,०६१)	(७३,३६०,६५८)
कर्मचारीहरूलाई गरिएको नगद भुक्तानी	(१,६६०,९६६,७५८)	(१९५,१६७,५२७)	(१,६५०,१२६,१०७)	(१७६,९६२,१७३)
अन्य खर्चको भुक्तानी	(८००,६१३,९१५)	(६४६,७९४,२९३)	(७९८,०१८,८९०)	(६४२,९५०,५३१)
<b>सञ्चालन सम्पत्ति र दायित्व परिवर्तन अधिको सञ्चालन नगद प्रवाह</b>	<b>२,९७८,७६१,७२५</b>	<b>२,४२३,९३४,९६२</b>	<b>२,९४५,५८५,१८८</b>	<b>२,३६४,१०३,९६४</b>
<b>सञ्चालन सम्बन्धि सम्पत्तिमा कमी/(वृद्धि)</b>				
नेपाल राष्ट्र बैंकमा रहेको मौज्दातमा	(४७०,०२०,२५६)	३,१७७,७८१,५९३	(४७०,०२०,२५६)	३,१७७,७८१,५९३
बैंक तथा वित्तीय संस्थाहरूमा गरिएको लगानिमा (Placement)	१,६४१,२४३,३५४	(२,५७२,१९२,८८६)	१,६४१,२४३,३५४	(२,५७२,१९२,८८६)
अन्य व्यापारिक सम्पत्तिमा	१२०,४५४,२२१	(४४५,४७२,१४४)	११०,४५४,२२१	(४५५,४७२,१४४)
बैंक तथा वित्तीय संस्थाहरूलाई दिइएको कर्जा तथा सापटीमा	(५२,७५२,६४९)	२०,३५२,६६२,३१५	(५२,७५२,६४९)	२०,३५२,६६२,३१५
ग्राहकलाई दिइएको कर्जा तथा सापटीमा	(१३,१५३,६१८,८६३)	(४०,२५७,६३५,५१२)	(१३,२२१,११८,८६३)	(४०,२५७,६३५,५१२)
अन्य सम्पत्तिमा	(१,०४८,४७८,०११)	(१६,३४४,९५४)	(१,०४९,६०३,९९३)	(१६५,३८१,४६४)
<b>सञ्चालन सम्बन्धि दायित्वमा (कमी)/वृद्धि</b>				
बैंक तथा वित्तीय संस्थाहरूलाई दिनु पर्ने बाँकी रकममा	१,२९८,०५२,८३१	(१,३३२,२०४,८५१)	१,२९८,०५२,८३१	(१,३३२,२०४,८५१)
नेपाल राष्ट्र बैंकलाई दिनु पर्ने बाँकी रकममा	९,८६४,६९२,०४४	४७५,९७३,७४२	९,८६४,६९२,०४४	४७५,९७३,७४२
ग्राहकको निक्षेपमा	१२,१६३,८४६,५७९	२६,१४७,३७८,०३१	१२,१६३,०७८,८८७	२६,११२,३२७,१९१
ऋण सापटीमा	४५,५००,०००	-	-	-
अन्य दायित्वमा	१,३१६,२३९,८३३	२६,१८६,८७८	१,३३१,४६५,८१४	१६१,८२६,११७
<b>आयकर अधिको कारोवार सञ्चालनबाट खुद नगद प्रवाह</b>	<b>१४,७०३,९२०,८०८</b>	<b>७,९७८,९६७,१७२</b>	<b>१४,५६१,०७६,५७८</b>	<b>७,८५९,७८८,०६४</b>
आयकर भुक्तानी	(९७२,५२५,८१८)	(८८४,२३०,५५३)	(९५८,५४३,३३८)	(८७६,३९६,८८८)
<b>कारोवार सञ्चालनबाट खुद नगद प्रवाह</b>	<b>१३,७३१,३९४,९९०</b>	<b>७,०९४,८३६,६१९</b>	<b>१३,६०२,५२८,२४०</b>	<b>६,९८३,३९१,१७७</b>
<b>लगानी कारोवारमा नगद प्रवाह</b>				
धितोपत्र लगानी खरिद	(६,८८९,७१५,९२७)	(८,८७१,५२०,५९८)	(६,७२९,९६३,१२९)	(८,६८५,७०४,५२२)
धितोपत्र लगानी बिक्रीबाट प्राप्त	६९,०१८,५१५	८९,५२९,१४१	-	-
जायजथा र उपकरणको खरिद	(१,२२०,२२४,४८२)	(१३७,३७३,९९८)	(१,२१४,६०८,४२२)	(१३७,२८५,९१२)
जायजथा र उपकरणको बिक्रीबाट प्राप्त	५२,५७८,५००	१५,४९९,२५३	५२,५७८,५००	१५,४९९,२५३
अमूर्त सम्पत्तिको खरिद	(२५,९४३,४९०)	(३३,७३१,७०१)	(२५,९४३,४९०)	(३३,३८१,४०१)
अमूर्त सम्पत्तिको बिक्रीबाट प्राप्त	-	-	-	-
लगानी जायजथाको खरिद	-	-	-	-
लगानी जायजथाको बिक्रीबाट प्राप्त	४१,३४९,२८३	१७३,१०८,६०१	४१,३४९,२८३	१७३,१०८,६०१
ब्याज प्राप्त	१,११०,९५९,८३७	७९१,०५०,४५२	१,१०६,१६०,२६४	७८७,४४४,४३३
लाभांश प्राप्त	१६२,६०१,०९०	५८,१४४,६७९	१४९,४०६,४८०	५३,८९५,३८१
<b>लगानी कारोवारमा प्रयोग भएको खुद नगद प्रवाह</b>	<b>(६,६९९,३७६,६७४)</b>	<b>(७,९१५,२९४,१७१)</b>	<b>(६,६२१,०२०,५१४)</b>	<b>(७,८२६,४२४,१६७)</b>

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
<b>वित्तीय श्रोत कारोवारबाट नगद प्रवाह</b>				
ऋणपत्र निष्काशनबाट प्राप्त	-	-	-	-
ऋणपत्रको भुक्तानी	-	(५००,०००,०००)	-	(५००,०००,०००)
असुरक्षित दायित्वको निष्काशनबाट प्राप्त (Subordinated liabilities)	-	-	-	-
असुरक्षित दायित्वमा भएको भुक्तानी (Subordinated liabilities)	-	-	-	-
शेयर निष्काशनबाट प्राप्त	-	-	-	-
लाभांश भुक्तानी	(४४४,८५६,१२१)	(२७६,७१६,०००)	(३९४,८५६,१२१)	(२५६,७१६,०००)
ब्याज भुक्तानी	(२६३,७७५,५५५)	(२७७,४४१,७८१)	(२५६,९५२,०५५)	(२७७,४४१,७८१)
अन्य प्राप्त/भुक्तानी	(१०१,०००)	(८१,३२६,४९४)	-	(८१,३२६,४९४)
<b>नगद प्रवाहमा भएको खुद घट/बढ</b>	<b>(७०८,७३२,६७६)</b>	<b>(१,१३५,४८४,२७५)</b>	<b>(६५१,८०८,१७६)</b>	<b>(१,११५,४८४,२७५)</b>
<b>नगद तथा नगद समानको खुद घट/बढ</b>	<b>६,३२३,२८५,६४०</b>	<b>(१,९५६,९४१,८२७)</b>	<b>६,३२९,६९९,५५०</b>	<b>(१,९५८,५१७,२६५)</b>
प्राप्तिबाट (Acquisition) प्राप्त भएको नगद तथा नगद समान	-	२,६७९,५८६,०५५	-	२,६७९,५८६,०५५
नगद तथा नगद समानको शुरुवाती मौज्जात	११,५६९,८२३,७२६	१०,८४७,१७९,४९८	११,५६३,०४१,७२०	१०,८४१,९७२,९३०
नगद तथा नगद समानको विनिमय दरमा भएको फरकबाट	-	-	-	-
<b>नगद तथा नगद समानको आषाढ २०७९ को अन्तिम मौज्जात</b>	<b>१७,८९३,१०९,३६६</b>	<b>११,५६९,८२३,७२६</b>	<b>१७,८९२,७४१,२७०</b>	<b>११,५६३,०४१,७२०</b>

(प्रमेश राज कायस्थ)  
प्रमुख वित्त अधिकृत

(गणेश राज पोखरेल)  
प्रमुख कार्यकारी अधिकृत

(राजन सिंह भण्डारी)  
अध्यक्ष

(प्रकाश चन्द्र मैनाली)  
सञ्चालक

(विजय ध्वज कार्की)  
सञ्चालक

(सीता कार्की के. सी.)  
सञ्चालक

(प्रबल जंग पाण्डे)  
सञ्चालक

(सजन शर्मा)  
सञ्चालक

(अनिल ज्ञवाली)  
सञ्चालक

हाम्रो आजको मितिको संलग्न  
प्रतिवेदन अनुसार

मिति : २०७९/०६/०६  
स्थान : नारायणहिटी पथ, काठमाडौं

सि. ए. केशव कुमार बुढाथोकी  
प्रोप्राइटर  
के के बुढाथोकी एण्ड एसोसिएट्स  
चार्टर्ड एकाउन्टेन्ट्स

# सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड

एकीकृत इक्विटीमा भएको परिवर्तनको विवरण

२०१७ श्रावण १ गते देखि २०१८ आषाढ ३२ गते सम्मको (जुलाई १६, २०२१ देखि जुलाई १६, २०२२ सम्म)

रकम रु. मा

विवरण	समूह											कुल परिवर्तन
	बैंकका साधारण शेयरधनीका निमित्त											
शेयर पूँजी	शेयर प्रिमियम	साधारण जोडा कोष	सट्टी घटवट कोष	नियामक जोडा कोष	उचित मूल्य (Fair Value) कोष	पुनर्मूल्याङ्कन कोष	सञ्चित मुनाफा	अन्य जोडा कोष	कुल रकम	शेयर नियमित स्वार्थ	कुल परिवर्तन	
श्रावण १, २०१७ सालको मौज्जात	१,०८९,८१७,२१०	४,१२४,४०२	१,८८५,००३,०६६	५८,९०७,३१६	४,५१,३१३,०३३	१,१५,३१३,०३३	९६२,८१०,३२७	४९८,१२७,४२०	१,९९,४५६,६५५,७८५	९५,१५१,०१७	१,९९,४५६,६५५,७८५	
गत वर्षको समायोजनहरू	-	-	-	-	-	-	(३०,५९१,५४०)	-	(३०,५९१,५४०)	-	(३०,५९१,५४०)	
यस वर्षको विस्तृत आवस्यनी	-	-	-	-	-	-	१,८४४,२११,४५३	-	१,८४४,२११,४५३	-	१,८४४,२११,४५३	
यस वर्षको नाफा	-	-	-	-	-	-	(४७,९८२)	-	४०७,०८६,२१४	(३३,८९६)	४०७,०५२,३१८	
<b>आवक्य पछिको अन्य विस्तृत आवस्यनी</b>												
उचित मूल्य (Fair Value) मा मूल्याङ्कन गरिएको इक्विटी उपकरणका लगानी बाट भएको नाफा/नोक्सान	-	-	-	-	-	३९१,१०८,०६९	-	-	३९१,१०८,०६९	-	३९१,१०८,०६९	
पुनर्मूल्याङ्कनबाट भएको नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	
परिभाषित लाभ योजनाको विभाङ्कित नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	१६,०२६,१२७	-	१६,०२६,१२७	
नाद प्रवाह हेरिङबाट भएको नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	
विदेशी सञ्चालनको वित्तिय सम्पत्तिका रुपान्तरणमा सिर्जित सट्टी नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	
<b>यस वर्षको कुल विस्तृत आवस्यनी</b>												
जोडा कोषमा सारिएको रकम	-	-	३६६,५३३,३४७	१६,०५०,७२१	(१५,६३३,८१७)	-	१,११,१०८,०६९	१६,०२६,१२७	२,५१,२५७,६६६	२३,६६६,९५७	२,७४,९२४,६२३	
जोडा कोषबाट निकालिएको रकम	-	-	-	-	६१,८७७,६७१	(७०,४११,७४९)	-	-	-	-	-	
<b>इक्विटीमा देखाइएको शेयरधनीसँगको कारोबार</b>												
प्राप्त गरिएको संस्थाबाट सारिएको - तिनाउ मिसन डेभलपमेण्ट लिमिटेड	१,८४५,०३८,२४०	-	२१७,२५६,३००	-	७७,६६२,७४६	९,६१२,९४६	२५,५५९,३६८	७७,२८६,२६१	२,२५२,४१५,८६१	-	२,२५२,४१५,८६१	
प्राप्त गरिएको संस्थाबाट सारिएको - सिर्जना फाइनेन्स लिमिटेड	९१४,८८२,२०२	-	१६७,०८२,२८०	-	२२,२७७,९००	६९,४८३,८२६	७८,०८८,६४७	५१,७५४,२१९	१,९०३,५७६,०७३	-	१,९०३,५७६,०७३	
शेयर निष्काशन	-	-	-	-	-	-	-	-	-	-	-	
शेयरमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	
शेयरधनीलाई लाभभोग वितरण:												
नोक्सान शेयर निष्काशन	-	(४,१२४,४०२)	-	-	(९०,८७९,३८४)	-	(६३२,१८१,५९८)	-	(१,६६४,०६६,५९९)	-	(१,६६४,०६६,५९९)	
नाद लाभभोग भुक्तानी	-	-	-	-	-	-	-	-	(२८४,४१४,४३९)	(८,७९,५८०)	(२८५,२१४,९१९)	
अन्य	-	-	-	-	-	-	(३९,३०१)	(३,०८९,६४५)	(३,०८९,६४५)	(२०,६९९)	(३,११०,३४५)	
<b>कुल योगदान तथा वितरण</b>												
आषाढ २०१८ को अन्तिम मौज्जात	३,८८७,१०५,८२५	(४,१२४,४०२)	३,८४,३४५,५८०	७४,९५८,०३७	९,०६१,२६२	७९,०९६,७७२	(८६२,३७७,८२३)	१,९९,४५६,६५५	३,२६७,६६८,०४९	(८,३००,२७९)	३,२५९,३६७,७७०	
आषाढ २०१७ को अन्तिम मौज्जात	१,२५७,६२३,११५	-	२,६३७,७४९,९३३	७४,९५८,०३७	३६९,२५३,६२४	५१,५०६,८५५	१,४७६,२०५,७७५	९१६,०७०,९०८	१,८५,९५३,०९९,९८१	११०,५१७,६९६	१,९७०,४७०,६७७	

विवरण	समूह											कुल इक्विटी
	बैंकका साधारण शेयरधनीका निर्मित											
	शेयर पूँजी	शेयर प्रिमियम	साधारण जोडा कोष	सट्टी घटवट कोष	नियामक जोडा कोष	उचित मोल (Fair Value) कोष	सुभुल्याङ्कन कोष	सञ्चित मुनाफा	अन्य जोडा कोष	कुल रकम	शेयर नियमित स्थायी	
श्रावण १, २०७८ सालको मौज्जात	१२,५०६,६२३,११५	-	२,६३६,७४१,९९३	७४,९५८,०३७	३६९,२५३,६२४	५१५,१०६,८२५	३८७,७५९,६३६	१,४७६,२०५,७७५	९१६,०७०,९०८	१८,५५३,०९९,९८१	११०,५१७,६९६	१९,०६३,५३७,६७७
गत वर्षको समाबन्तहरू	-	-	-	-	-	-	२०,१३३,९५८	१२०,७०६	११५,९५४,३०५	१३६,२०८,९६६	-	१३६,२०८,९६६
सस वर्षको विस्तृत आव्दानी	-	-	-	-	-	-	-	२,०२९,७९२,२१०	-	२,०२९,७९२,२१०	(२,२५६,९३७)	२,०२९,७९२,२१०
यस वर्षको नाफा	-	-	-	-	-	-	-	-	-	-	(९७,९९१)	(९७,९९१)
आवक्य पछिको अन्य विस्तृत आव्दानी	-	-	-	-	-	(१०७,८७५,५०६)	-	(९६,३४७)	३,४०८,०७२	(१०४,४९३,६८२)	(९७,९९१)	(१०४,५९१,६७३)
उचित मोल (Fair value) मा मूल्याङ्कन गरिएको इक्विटी उपकरणका लगानी बाट भएका नाफा/नोक्सान	-	-	-	-	-	(१०७,८७५,५०६)	-	-	-	(१०७,८७५,५०६)	-	(१०७,८७५,५०६)
सुभुल्याङ्कनबाट भएका नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	-
परिभाषित लाभ योजनाको विभाङ्कन नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	-
नाद प्रवाह हेर्लिंगबाट भएको नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	-
विदेशी सञ्चालनको वित्तीय साम्यतिका रुपान्तरणमा सिर्जित सट्टी नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	-
सस वर्षको कुल विस्तृत आव्दानी	-	-	-	-	-	(१०७,८७५,५०६)	-	२,०२९,६९५,९६३	३,४०८,०७२	१,९५५,२०५,५२८	(२३२,४२१)	१,९२२,९७९,६००
जोडा कोषमा सारिएको रकम	-	-	४०१,१२२,१५९	-	११२,०६१,९७९	-	-	(८१३,१६६,९४४)	२९९,९८२,८०५	-	-	-
जोडा कोषबाट निकालिएको रकम	-	-	-	-	(१०१,४३९,४४०)	-	-	१०१,४३९,४४०	-	-	-	-
<b>इक्विटीमा शेखाएको शेयरधनीकाको कारोबार</b>												
शेयर निष्कलन	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरधनीलाई लाभभन्दा वितरण:												
बोन्स शेयर निष्कलन	१,६२४,०५०,८९१	-	-	-	-	-	-	(९९९,०२२,६०३)	(६२५,०२८,२८८)	-	-	-
नाद लाभभन्दा भुक्तानी	-	-	-	-	-	-	-	(४१७,५५७,८५७)	-	(४१७,५५७,८५७)	(२०,६९८,९५०)	(४३८,२५६,८०७)
अन्य	-	-	-	-	-	(२९५,२८२,४८१)	-	४०८,६७३	(१०१,०००)	(२९४,९७४,८०७)	२१७,३४८	(९९,७५७,४६०)
<b>कुल योगदान तथा वितरण</b>	<b>१,६२४,०५०,८९१</b>	-	-	-	-	<b>(२९५,२८२,४८१)</b>	-	<b>(१,४९६,१७१,७८०)</b>	<b>(६२५,०२८,२८८)</b>	<b>(७१५,५३९,६६५)</b>	<b>(२०,४८१,६०२)</b>	<b>(७३३,०९४,२६७)</b>
आधा २०७९ को अन्तिम मौज्जात	१४,२००,९७४,००६	-	३,०३७,८६४,१५२	७४,९५८,०३७	३७९,९४८,६६३	१११,९४८,९०८	४०७,८९३,५९४	१,३७८,१२३,११३	७१०,३५९,८०२	२०,३०१,९९४,८१३	८७,७११,६५५	२०,३८९,७०५,९७९

विवरण	बैंक साधारण शेयरधनीका विवरण											कुल रकम	कुल शेयरधनी
	शेयर रूली	शेयर प्रिमियम	साधारण जोडा कोष	सट्टी बटवडा कोष	नियामक जोडा कोष	उचित मोल (Fair Value) कोष	पुनर्ल्याहण कोष	सञ्चित मुनाफा	अन्य जोडा कोष	कुल रकम	शेयर निर्माणात्मक स्वार्थ		
श्रावण १, २०७७ सालको मौज्जात	९,०८९,८१७,२२०	४,१२४,४०२	१,८८३,५९४,३२३	५८,९०७,३१६	४५९,९८२,५०८	११५,३१३,८०३	३८७,७५९,६३६	९३१,९५६,९४६	४५५,०६४,००२	१३,४१७,७२०,२२४	-	-	
गत वर्षको समावेषांतर	-	-	-	-	-	-	-	(२०,५९१,५४०)	-	(२०,५९१,५४०)	-	-	
सस वर्षको विस्तृत आवधिकी	-	-	-	-	-	-	-	-	-	-	-	-	
यस वर्षको नाफा	-	-	-	-	-	-	-	१,८०४,३४१,०६५	-	१,८०४,३४१,०६५	-	-	
आवक्य पछिको अन्य विस्तृत आवधिकी	-	-	-	-	-	३९१,१०८,०९९	-	-	१६,०२६,१२७	४०९,१३४,१९६	-	-	
उचित मोल (Fair Value) मा मूल्यांकन गरिएको शेयरधनी अन्तर्गतका लगानी बाट भएको नाफा/नोक्सान	-	-	-	-	-	३९१,१०८,०९९	-	-	-	३९१,१०८,०९९	-	-	
पुनर्ल्याहणबाट भएको नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	-	
परिभाषित लाभ योजनाको विमाङ्कन नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	१६,०२६,१२७	१६,०२६,१२७	-	-	
नाद प्रवाह हेर्नबाट भएको नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	-	
विदेशी सञ्चालनको वितीय सम्पत्तिका रूपांतरणमा सिर्जित सट्टी नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	-	
सस वर्षको कुल विस्तृत आवधिकी	-	-	३६०,८६८,२१३	१६,०५०,७२१	(१५,३६३,७८९)	३९१,१०८,०९९	-	१,८०४,३४१,०६५	१६,०२६,१२७	२,१११,४७५,२६१	-	-	
जोडा कोषमा सारिएको रकम	-	-	३६०,८६८,२१३	१६,०५०,७२१	(१५,३६३,७८९)	-	-	(४९९,४६५,१३०)	२७६,१८४,०१२	-	-	-	
जोडा कोषबाट निकालिएको रकम	-	-	-	-	६१,८४७,६७१	-	-	८,५६४,०७८	-	-	-	-	
<b>शुद्धीकरण शेयरधनीको कारोबार</b>													
प्राप्त गरिएको संस्थाबाट सारिएको - तिनउ मिसन डेभलपमेण्ट लिमिटेड	१,८४५,०३८,२४०	-	२१७,२५६,३००	-	७७,६६२,७४६	१,६१२,४४६	-	२५,५५५,३६८	७७,२८६,२६१	२,१५२,४९५,८६१	-	-	
प्राप्त गरिएको संस्थाबाट सारिएको - सिर्जना फाइनांस लिमिटेड	९४,४८२,२०२	-	१६७,०८९,२८०	-	२२,२७७,९००	६९,४८३,८२६	-	७८,०८८,६४७	५१,७५४,२१९	१,३०३,५७६,०७३	-	-	
शेयर निष्काशन	-	-	-	-	-	-	-	-	-	-	-	-	
शेयरमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-	
शेयरधनीलाई लाभोश विवरण:													
बोनस शेयर निष्काशन	७२७,१८५,३८३	(४,१२४,४०२)	-	-	(९,०८७,३८४)	-	-	(६३२,१८१,५९८)	-	-	-	-	
नाद लाभोश भुक्तानी	-	-	-	-	-	-	-	(२७२,६९४,५९९)	-	(२७२,६९४,५९९)	-	-	
अन्य	-	-	-	-	-	-	-	-	(३,८७९,६४५)	(३,८७९,६४५)	-	-	
<b>कुल योगदान तथा वितरण</b>	३,४८७,१०५,८२५	(४,१२४,४०२)	३,८४,३४५,५८०	-	९,०६१,७६२	७,९०९,७७१	-	(८०१,२२८,१०१)	१२५,१६०,८३५	३,२७९,४१७,७७०	-	-	
<b>आषाढ २०७८ को अन्तिम मौज्जात</b>	१२,५७६,९२३,११५	-	२,६२८,८०८,११६	७४,९५८,०३७	३६९,२५३,६२४	५१५,१०६,८५५	३८७,७५९,६३६	१,४२२,७७७,३१०	९१२,४३४,९७६	१८,८८८,०२१,७०८	-	-	

विवरण	बैंकका साधारण शेयरधनीका निमित्त										कुल रकम	शेयर नियात्रता स्वरूप	कुल शेयरधनी
	शेयर पैजो	शेयर प्रिमियम	साधारण जोडा कोष	सटबल कोष	नियामक जोडा कोष	उचित मूल्य (Fair Value) कोष	पुनर्मुल्याङ्कन कोष	सञ्चित मुनाफा	अन्य जोडा कोष	कुल रकम			
श्रावण १, २०७८ सालको मौज्जात	१२,५७६,९२३,११५	-	२,६२८,८०८,११६	७४,१५८,०३७	३६६,२५३,६२४	५१५,१०६,८१५	३८७,७५९,६३६	१,४२२,७७७,३१०	९१२,४३२,९७६	१८,८८८,०२१,७०८	-	-	
गत वर्षको समावेशहरू	-	-	-	-	-	-	२०,१३३,९५८	८०,८१३	११५,९९४,२२८	१३६,२०८,९९९	-	-	
२०७८ श्रावण १ गते समाप्तित मौज्जात	१२,५७६,९२३,११५	-	२,६२८,८०८,११६	७४,१५८,०३७	३६६,२५३,६२४	५१५,१०६,८१५	४०७,८९३,५९४	१,४२२,८५८,१२३	१,०२८,४२९,२०५	१९,०२४,२३०,७०७	-	-	
यस वर्षको विस्तृत आवस्यनी	-	-	-	-	-	-	-	-	-	-	-	-	
यस वर्षको नाफा	-	-	-	-	-	-	-	२,००५,६१०,७९५	-	२,००५,६१०,७९५	-	-	
आपकर् पाएको अन्य विस्तृत आवस्यनी	-	-	-	-	-	(२३५,७७४,१०६)	-	-	३,४७८,०७२	(२३२,२९६,०३५)	-	-	
उचित मूल्य (Fair value) मा मूल्याङ्कन गरिएको शेयरधनी उम्कणका लगानी बाट भएको नाफा/नोक्सान	-	-	-	-	-	(२३५,७७४,१०६)	-	-	-	(२३५,७७४,१०६)	-	-	
पुनर्मुल्याङ्कनबाट भएको नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	-	
परिभाषित लाभ योजनाको विमाङ्कन नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	३,४७८,०७२	-	-	-	
नाग प्रवाह हेरिङबाट भएको नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	-	
विदेशी सञ्चालनको वितीय सम्यतिका स्पातरणमा सिर्जित सटबी नाफा/नोक्सान	-	-	-	-	-	-	-	-	-	-	-	-	
यस वर्षको कुल विस्तृत आवस्यनी	-	-	-	-	-	(२३५,७७४,१०६)	-	२,००५,६१०,७९५	३,४७८,०७२	१,७७३,३१४,७६०	-	-	
जोडा कोषमा मारिएको रकम	-	-	४०१,१२२,१५९	-	११२,०६१,९७९	-	-	(८१३,१८९,९४४)	२९९,९८९,८०५	-	-	-	
जोडा कोषबाट निकालिएको रकम	-	-	-	-	(१०१,४३९,४४०)	-	-	१०१,४३९,४४०	-	-	-	-	
ईभिटमा रेखाङ्कको शेयरधनीसँगको कारोबार	-	-	-	-	-	-	-	-	-	-	-	-	
शेयर निकालन	-	-	-	-	-	-	-	-	-	-	-	-	
शेयरमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-	
शेयरधनीलाई लाभभांश वितरण:	-	-	-	-	-	-	-	-	-	-	-	-	
बोनस शेयर निकालन	१,६२४,०५०,८९१	-	-	-	-	-	-	(९९९,०२२,६०३)	(६२५,०२८,२८८)	-	-	-	
नाग लाभभांश भुक्तानी	-	-	-	-	-	-	-	(३८८,२५६,८०७)	-	(३८८,२५६,८०७)	-	-	
अन्य	-	-	-	-	-	-	-	-	-	-	-	-	
कुल योदात तथा वितरण	१,६२४,०५०,८९१	-	-	-	-	-	-	(१,३८७,२७९,४१०)	(६२५,०२८,२८८)	(३८८,२५६,८०७)	-	-	
आवाह २०७९ को अन्तिम मौज्जात	१४,२००,९७४,००६	-	३,०२९,९३०,२७५	७४,९५८,०३७	३७९,७७६,१९३	२७९,३३२,७८९	४०७,८९३,५९४	१,४२९,४६२,००३	७०६,८६१,७९३	२०,४०९,२८८,६९९	-	-	

(विजय ध्वज कार्की)  
सञ्चालक

(प्रकाश चन्द्र मैनाली)  
सञ्चालक

(राजन सिंह भण्डारी)  
अध्यक्ष

(गणेश राज पोखरेल)  
प्रमुख कार्यकारी अधिकृत

हाम्रो आजको मितिको संलग्न प्रतिवेदन अनुसार

(अनिल शंवाली)  
सञ्चालक

(सजन शर्मा)  
सञ्चालक

(प्रबल जंग पाण्डे)  
सञ्चालक

सि. ए. केशव कुमार बुढाथोकी  
प्रोप्राइटर  
के के बुढाथोकी एण्ड एसोसिएट्स  
चाटर्ड एकाउन्टेन्ट्स

मिति : २०७९/०६/०६  
स्थान : नारायणहिटी पथ, काठमाडौं

## सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड प्रमुख लेखा नीतिहरू तथा लेखा सम्बन्धी टिप्पणीहरू (२०७५ आषाढ मसान्त)

### १. रिपोर्टिङ संस्था

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (यस पश्चात् “बैंक” भनी उल्लेख गरिएको) कम्पनी ऐन २०६३ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रूपमा बैकिङ्ग कारोवार गर्न इजाजतपत्र प्राप्त “क” वर्गको वित्तीय संस्था हो। बैंकको प्रधान कार्यालय नारायणहिटी पथ, काठमाडौंमा रहेको छ। बैंकले बैशाख ७, २०६४ देखि विधिवत् रूपमा बैकिङ्ग व्यवसाय गर्दै आएको छ। यस बैंकका शेयरहरू नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छन् र “CZBIL” कोड अन्तर्गत ट्रेडिङ्ग भइरहेको छ। बैंकले नेपालमा व्यवसायिक बैकिङ्ग कारोवार लगायत वाणिज्य बैंकहरूले प्रदान गर्ने सबै सेवाहरू बैंकको प्रधान कार्यालय, शाखाहरू, शाखा रहित बैकिङ्ग सेवा इकाईहरू तथा एटीएमहरू मार्फत प्रदान गर्दै आएको छ।

बैंकले आर्थिक वर्ष २०७१/७२ मा दुई वटा “ग” वर्गका वित्तीय संस्थाहरू, नेपाल हाउजिङ मर्चेन्ट फाईनान्स लिमिटेड र पिपल्स फाईनान्स लिमिटेड प्राप्त गरि बैशाख २५, २०७२ बाट संयुक्त कारोवार शुरू गरेको थियो। यसै गरी, बैंकले आर्थिक वर्ष २०७३/७४ मा प्रिमियर फाईनान्स लिमिटेडलाई प्राप्त गरि श्रावण २, २०७३ बाट एकीकृत कारोवार शुरू गरेको थियो र आर्थिक वर्ष २०७६/७७ मा बैंकले “ख” वर्गको वित्तीय संस्था, सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्त गरि आषाढ २०, २०७७ गतेबाट संयुक्त कारोवार शुरू गरेको थियो। बैंकले आर्थिक वर्ष २०७७/७८ मा बैंकले “ख” वर्गको वित्तीय संस्था, तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्त गरि चैत्र १४, २०७७ बाट र “ग” वर्गका वित्तीय संस्था, सिर्जना फाईनान्स लिमिटेडलाई प्राप्त गरि आषाढ २६, २०७८ बाट संयुक्त कारोवार शुरू गरेको छ।

### सहायक कम्पनीहरू

सि.बि.आई.एल. क्यापिटल लिमिटेड र सि.बि.आई.एल. सेक्युरिटीज लिमिटेड यस बैंकको सहायक कम्पनीहरू हुन्।

सि.बि.आई.एल. क्यापिटल लिमिटेड माघ १७, २०६२ मा कम्पनी ऐन, २०६३ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो। बैंकले फाल्गुण ३०, २०७२ मा सि.बि.आई.एल. क्यापिटल लिमिटेडमा इक्विटी लगानी गरि सहायक कम्पनी खडा गरेको थियो। सि.बि.आई.एल. क्यापिटल लिमिटेडको प्रमुख गतिविधिहरूमा मर्चेन्ट बैकिङ्ग सेवा अन्तर्गतका धितोपत्रको सार्वजनिक निष्काशन व्यवस्थापन, लगानी व्यवस्थापन, धितोपत्रको प्रत्याभूति सेवा, शेयर रजिष्ट्रार, सामूहिक लगानी कोषको योजना व्यवस्थापन तथा निक्षेप सदस्यको रूपमा कार्य गर्ने, संस्थागत परामर्श सेवा उपलब्ध गराउने लगायतका कार्यहरू पर्दछन्। बैंकको सि.बि.आई.एल. क्यापिटल लिमिटेडमा ५८.६० प्रतिशत स्वामित्व रहेको छ।

सि.बि.आई.एल. सेक्युरिटीज लिमिटेड ज्येष्ठ २८, २०७६ मा कम्पनी ऐन, २०६३ अन्तर्गत सार्वजनिक कम्पनीको रूपमा दर्ता भएको थियो। बैंकले आषाढ २०, २०७६ मा सि.बि.आई.एल. सेक्युरिटीज लिमिटेडमा इक्विटी लगानी गरि सहायक कम्पनी खडा गरेको थियो। सि.बि.आई.एल. सेक्युरिटीज लिमिटेडको प्रमुख गतिविधिहरूमा धितोपत्र, मार्जिन ट्रेडिङ्ग, धितोपत्रमा लगानी र ग्राहकहरूलाई परामर्श र अन्य सम्बन्धित दलाली सेवाहरू प्रदान गर्नु हो। बैंकको सि.बि.आई.एल. सेक्युरिटीज लिमिटेडमा शत प्रतिशत स्वामित्व रहेको छ।

### सम्बद्ध कम्पनीहरू

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (NEPS) र मेरो माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड बैंकको सम्बद्ध कम्पनीहरू हुन्।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड सात राष्ट्रिय स्तरका वाणिज्य बैंकहरूको सहकार्यमा प्रवर्द्धित संस्था हो, जसको उद्देश्य यी बैंकहरूको स्रोतलाई एकसाथ ल्याउने र सुरक्षित, भरपर्दो र विद्युतीय भुक्तानीमा नयाँ प्रविधिको द्रुत वृद्धिलाई समेट्न सक्षम एउटा साभ्ना प्लेटफर्म स्थापना गर्ने हो। बैंकको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेडमा ९.०९ प्रतिशत स्वामित्व रहेको छ।

मेरो माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड “घ” वर्गको नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त वित्तीय संस्था जसको उद्देश्य सामाजिक तथा आर्थिक सेवालालाई सहज र सरल बनाएर व्यापारिक कौशलको विकास गर्ने हो। बैंकको मेरो माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६.९० प्रतिशत स्वामित्व रहेको छ।

बैंक, सहायक कम्पनीहरू र सम्बद्ध कम्पनीलाई सामूहिक रूपमा “समूह” को रूपमा उल्लेख गरिएको छ।

## २. वित्तीय विवरण तयार पार्दाका आधारहरू

समूहको वित्तीय विवरणहरू प्रोदभावी लेखामा (Accrual Basis) आधारित भई तयार गरिएको छ। समूहको नगद प्रवाह विवरण प्रत्यक्ष विधि (Direct Method) प्रयोग गरि नगद आधारमा तयार गरिएको छ।

समूहको वित्तीय विवरणमा वित्तीय अवस्थाको विवरण (एकीकृत वासलात), एकीकृत नाफा/नोक्सानको विवरण तथा एकीकृत अन्य विस्तृत आमदानीको विवरण, एकीकृत इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण, एकीकृत नगद प्रवाहको विवरण र लेखाङ्कनका टिप्पणीहरू सम्मिलित छन्। एकीकृत वित्तीय विवरण तयार गर्दा लागू गरिएका महत्वपूर्ण लेखा नीतिहरू बुँदा नम्बर ३ मा उल्लेख गरिएको छ। यी नीतिहरू अन्यथा उल्लेख नभएसम्म हरेक वर्ष निरन्तर लागू गरिएका छन्।

### २.१ अनुपालनाको घोषणा

समूहको वित्तीय विवरणहरू नेपाल वित्तीय प्रतिवेदनमान (Nepal Financial Reporting Standard-NFRS) का आधारमा रही लेखामान बोर्ड (Accounting Standards Board -ASB) बाट जारी भई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (Institute of Chartered Accountants of Nepal - ICAN) द्वारा अनुपालनको लागि जारी गरिएको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ का व्यवस्थाहरू, कम्पनी ऐन २०६३, नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरूको अधिनमा तयार पारिएका छन्।

समूहको आ.व. २०७८/७९ को कारोवार समावेश गरिएको यस वित्तीय विवरण सञ्चालक समितिको मिति २०७८/०६/०६ गते बसेको बैठकले शेयरधनीबाट स्वीकृत गर्नको लागि आगामी वार्षिक साधारण सभा समक्ष सिफारिस गरिएको हो।

### २.२ समीक्षा अवधि

समीक्षा अवधि भन्नाले नेपाली पात्रो (वि.सं.) अनुसार वर्षको श्रावण (मध्य जुलाई) को पहिलो दिनदेखि अर्को वर्षको आषाढ (मध्य जुलाई) को अन्तिम दिनसम्मको अवधि हो।

	वि.सं.	इ.सं.
यस वर्ष	२०७८/७९	२०२१/२२
गत वर्ष	२०७७/७८	२०२०/२१
यस वर्षको अवधि	श्रावण १, २०७८ देखि	जुलाई १६, २०२१ देखि
	आषाढ ३२, २०७९ सम्म	जुलाई १६, २०२२ सम्म
गत वर्षको अवधि	श्रावण १, २०७७ देखि	जुलाई १६, २०२० देखि
	आषाढ ३१, २०७८ सम्म	जुलाई १५, २०२१ सम्म

### २.३ कार्यात्मक तथा प्रस्तुतीकरण मुद्रा (Functional and Presentation Currency)

समूह सञ्चालनमा भएको प्राथमिक आर्थिक वातावरणको मुद्रा - नेपाली रुपैयाँमा नै समूहको वित्तीय विवरणहरू प्रस्तुत तथा मापन गरिएको छ। वित्तीय जानकारीहरू पनि नेपाली रुपैयाँमा प्रस्तुत गरिएको छ। समीक्षा अवधिमा समूहको प्रस्तुतीकरण र कार्यात्मक मुद्रामा कुनै परिवर्तन आएको छैन। अन्यथा उल्लेख भएको बाहेक अंकहरूलाई निकटतम रुपैयाँमा उल्लेख गरिएको छ।

### २.४ अनुमान, धारणा र स्वविवेकको प्रयोग (Use of Estimates, Assumptions and Judgment)

वित्तीय विवरण तयार गर्दा वित्तीय विवरणमा अभिलेख गरिएको सम्पत्ति र दायित्व (आकस्मिक सम्पत्ति र दायित्व सहित) तथा खर्च र आमदानीको विवरण तयार गर्दा व्यवस्थापनले निश्चित अनुमान, धारणा र स्वविवेक अनुरूप निर्णय गरेको छ। व्यवस्थापनले वित्तीय विवरणको तयारीमा प्रयोग गरिएको अनुमान विवेकपूर्ण र उचित छ भन्ने विश्वास लिएको छ। यी अनुमानहरू वास्तविक नतिजा भन्दा फरक हुन सक्दछन्। अनुमान र धारणाहरूलाई निरन्तर रूपमा समीक्षा गरिन्छ। अनुमानहरूमा भएको परिवर्तन र संशोधनहरूलाई संशोधन भएको मितिबाट चालु तथा आउने अर्थात्मा लेखाङ्कन गरिन्छ।

आगामी वित्तीय वर्षहरूमा समायोजनको जोखिम उत्पन्न गराउन सक्ने अनुमान तथा धारणा निम्न बमोजिम छन् :

- नगद प्रवाह प्रक्षेपण गर्दा प्रयोग भएको मुख्य धारणाहरू
- परिभाषित लाभ दायित्वहरूको मापन
- प्रावधान, प्रतिवद्धता र आकस्मिकताहरू
- सम्पत्तिको खुद मूल्य निर्धारण
- जायजेथा र उपकरणहरूको उपयोगी जीवनको निर्धारण
- समूहको व्यवसाय निरन्तरताको आकलन
- जायजेथा र उपकरणहरूको उचित मोल (Fair Value) निर्धारण
- वित्तीय र गैह्र वित्तीय सम्पत्तिको क्षय नोकसानी
- चालु तथा स्थगन करको आकलन

## २.५ लेखाङ्कन नीतिमा परिवर्तन

समूहले आफ्नो लेखा नीतिहरू सबै वर्षहरूमा समानान्तर रूपमा लागु गरेको छ भने केही रकमहरू अधिल्लो वर्षसँग तुलना गर्न पुनः वर्गीकरण गरिएको छ। त्रुटिहरूको सुधार र लेखा नीतिमा भएका कुनै परिवर्तनहरूलाई छुट्टै विवरण सहित उल्लेख गरिएको छ।

## २.६ जारी भई लागु नभएका रिपोर्टिङ मानक

समूहको वित्तीय विवरण जारी गर्ने मितिसम्म जारी गरिएको तर कार्यान्वयनमा नल्याएका रिपोर्टिङ मानक निम्नानुसार रहेका छन् :

समूहले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट जारी वैकल्पिक व्यवस्था (Carve outs) लागु गरेको छ र यसको गुणात्मक तथा गणात्मक प्रभाव लेखा सम्बन्धी टिप्पणीहरूमा उल्लेख गरिएको छ।

विभिन्न मितिमा International Accounting Standard Board (IASB) बाट जारी गरिएका र लागु हुने केही नयाँ मान र वर्तमान मानमा संशोधन र व्याख्या जारी भएका छन्। नेपाल लेखामान बोर्डबाट (Accounting Standard Board of Nepal) यसलाई NFRS मा समावेश गराएपछि यी मानहरू लागु हुनेछन्।

## २.७ डिस्काउन्टीङ (Discounting)

समूहले वित्तीय सम्पत्ति वा दायित्वको परिशोधित लागत (Amortized cost) प्रभावकारी ब्याजदर (Effective Interest Rate) प्रयोग गरी गणना गर्दछ। परिशोधित ब्याजदर वित्तीय सम्पत्ति वा दायित्वको अर्वाधि भिन्न भविष्यमा हुने नगद भुक्तानी वा नगद प्रवाहहरूलाई डिस्काउन्टीङ (Discounting) गर्दा त्यो वित्तीय सम्पत्ति वा दायित्वको किताबी मूल्य (carrying value) बराबर प्रतिविम्बित गर्ने दर हो। यदि अपेक्षित जीवन (Expected Life) भरपर्दो तरिकाले निर्धारण गर्न नसकिने भए अनुबन्धित जीवन (Contractual Life) प्रयोग गरिएको छ।

समूहले वित्तीय सम्पत्ति वा वित्तीय दायित्वको कारोवार रकमले उचित मोल (Fair Value) प्रतिनिधित्व गर्दैन भन्ने लागेमा, उक्त वित्तीय सम्पत्ति वा वित्तीय दायित्वको प्रारम्भिक उचित मोल (Fair Value) निर्धारण गर्दा भविष्यमा हुने नगद प्रवाहलाई विद्यमान ब्याजदरबाट डिस्काउन्टीङ (Discounting) गरिन्छ।

## २.८ अधिल्लो अवधिका त्रुटिहरू

अधिल्लो अवधिका त्रुटिहरू वित्तीय विवरणमा चूक वा गलत जानकारीहरू हुन्। त्यस्ता त्रुटिहरू एक वा एक भन्दा बढी अधिल्लो अवधिसँग सम्बन्धित हुन सक्दछ। त्रुटिको सुधार गर्दा नयाँ विधि वा अनुमानको प्रयोग सबै पहिले प्रभावित भएका वर्षको वित्तीय विवरणहरूको सञ्चयी प्रभाव (Cumulative Effect) गणना गरेर गरिएको छ। यस्ता परिवर्तनहरू व्यवहारिक नहुने खण्डमा हालको अर्वाधिको शुरुवाती मौज्जातमा अनुकूल समायोजन गरेर नयाँ अवधिमा लागु गरिन्छ।

## २.९ अधिल्लो वर्षको रकम

तुलना गर्न सजिलो गर्नका लागि आवश्यकता अनुसार अधिल्लो वर्षको रकमहरू पुनः वर्गीकरण गरिएको छ ।

## २.१० वस्तुगत महत्व र एकत्रीकरण (Materiality and Aggregation)

NFRS 1 वित्तीय विवरणहरूको प्रस्तुतिकरण (Presentation of Financial Statements) बमोजिम हरेक समान प्रकृतिको उल्लेखनीय वस्तुहरू (Material Items) लाई वित्तीय विवरणमा छुट्टै प्रस्तुत गरिएको छ । भिन्न प्रकृतिका वस्तुहरू तथा कार्यहरूलाई भने उल्लेखनीय (Material) नभएता पनि अलग्गै प्रस्तुत गरिएको छ ।

## २.११ निरन्तरता (Going Concern)

समूहको सञ्चालक समिति भविष्यमा समूहको व्यवसाय अनवरत रूपमा चलि रहनका लागि पर्याप्त स्रोत तथा साधनहरू छन् भनि विश्वस्त छ । यस सम्बन्धी मूल्याङ्कन गर्न सञ्चालक समितिले विभिन्न वर्तमान तथा भविष्यको सम्भावित अवस्था, वर्तमान तथा भविष्यको नाफा, नगद प्रवाह र स्रोतको प्रक्षेपण जस्ता विषयहरूमा गहन छलफल तथा विमर्श गरेको छ । तसर्थ वित्तीय विवरण निरन्तरता (Going Concern) को सिद्धान्तको आधारमा तयार गरिएको छ ।

## २.१२ अंगीकार नगरिएका नयाँ मानक र व्याख्या

चालु आर्थिक वर्षमा समूहले NFRS मा तोकिए बमोजिमको केही मापदण्डहरू बाध्यकारी नभएकोले लागू गरिएको छैन र वैकल्पिक व्यवस्था (Carve out) बमोजिम समायोजन गरिएको छ, जसले गर्दा खुद नाफा र सञ्चित आय प्रभावित भएको छ ।

## ३. आधारभूत लेखा नीतिहरू

समूहको वित्तीय विवरणहरू तयार पार्दा आधार मानिएका आधारभूत लेखा नीतिहरू तल उल्लेख गरिएका छन् । अन्यथा लेखिएकोमा बाहेक यी नीतिहरूको पालना निरन्तर रूपमा गरिएको छ । वित्तीय विवरणहरूको तयारीका लागि निश्चित लेखा अनुमानहरूको प्रयोग आवश्यक पर्दछ । वित्तीय विवरणहरू तयार गर्नका लागि गरिएका महत्वपूर्ण निर्णय, अनुमानहरू र तिनका प्रभावहरू विस्तृतमा उल्लेख गरिएको छ ।

### ३.१ मापनको आधार

वित्तीय विवरण निम्न वस्तुगत महत्वको आधारमा उल्लेख गरिए बाहेक ऐतिहासिक मूल्यको आधारमा तयार पारिएको छ :

- परिशोधित लागत (Amortized Cost) मा मापन गरिएका बाहेकका वित्तीय सम्पत्तिलाई उचित मोल (Fair Value) मा मापन गरिएको छ ।
- नाफा-नोक्सान हिसाबबाट उचित मोल (Fair Value) मा मापन गरिने गैह्र व्युत्पन्न वित्तीय साधनहरू उचित मोल (Fair Value) मा मापन गरिएको छ ।
- व्युत्पन्न वित्तीय साधनहरू उचित मोल (Fair Value) मा मापन गरिएको छ ।
- Inventory लाई लागत वा खुद मूल्य जुन कम हुन्छ त्यसमा मूल्याङ्कन गरिएको छ ।
- परिभाषित लाभ दायित्वहरूको लागि परिभाषित लाभ दायित्वको वर्तमान मूल्यमा योजनागत सम्पत्तिहरूको उचित मोल (Fair Value) घटाई प्रस्तुत गरिएको छ ।
- लगानी जायजेथालाई लागतमा मापन गरिएको छ ।
- नगद भुक्तानी गरिएको दायित्व, शेयरमा आधारित भुक्तानी व्यवस्थालाई उचित मोल (Fair Value) मा मापन गरिएको छ ।
- लगानी सुरक्षणपत्रहरूलाई उचित मोल (Fair Value) मा मापन गरिएको छ ।
- व्यापारिक उद्देश्यका लागि राखिएको बण्ड, ट्रेजरी बिल, इक्विटी आदिहरूलाई उचित मोल (Fair Value) मा मापन गरिएको छ ।
- सम्पत्तिको क्षय नोक्सानीलाई उचित मोल (Fair Value) तथा निसर्ग मोल (Disposed Cost) मा मापन गरिएको छ ।

- व्यवसाय संयोजनबाट प्राप्त सम्पत्ति र दायित्वहरू उचित मोल (Fair Value) मा मापन गरिएको छ, र
- मानकहरूद्वारा प्रदान गरिएका अन्य आवश्यकताहरू वा विकल्पहरू लागु गरिएको छ।

### ३.२ एकीकरणको आधार

यदि कुनै कम्पनीसँग, अर्को संस्था वा व्यवसायको वित्तीय र सञ्चालन नीतिहरू नियन्त्रण गर्न सक्ने प्रत्यक्ष वा अप्रत्यक्ष शक्ति छ भने त्यस्ता संस्था वा व्यवसायलाई सहायक कम्पनीको रूपमा वर्गीकृत गरिन्छ। एकीकृत वित्तीय विवरणले बैंक र यसका सहायक कम्पनीहरूको नतिजालाई एउटै कम्पनीको रूपमा प्रस्तुत गर्दछ।

वित्तीय विवरणमा प्राप्त गरिएको संस्थाको पहिचान योग्य सम्पत्ति, दायित्व र आकस्मिक दायित्वहरूलाई प्राप्त गर्ने मितिको उचित मोल अनुसार लेखाङ्कन गरिएको छ। प्राप्त गरिएको संस्थाको नतिजालाई प्राप्त गरिएको मितिबाट एकीकृत आय विवरणमा समावेश गरिएको छ। नियन्त्रण सकिएको मितिबाट यस्ता संस्थाहरूलाई भिन्न (deconsolidate) गरिने छ।

NFRS 10 एकीकृत वित्तीय विवरण (Consolidated Financial Statement) अनुसार समूहको वित्तीय विवरणहरूले बैंक र सहायक कम्पनीहरूको वित्तीय विवरण समेटेको छ।

#### ३.२.१ सहायक कम्पनीहरू

सहायक कम्पनीहरू बैंकको नियन्त्रणमा रहेका कम्पनीहरू हुन्। कुनै संस्थासँगको संलग्नताको कारण परिवर्तनशील प्रतिफलको अधिकार भएमा र त्यस्तो संस्थाको नाफामा असर पार्ने शक्ति भएमा बैंकले सो संस्थालाई नियन्त्रण गर्छ। सहायक कम्पनीहरूको वित्तीय विवरणहरू नियन्त्रण शुरू भएको मितिदेखि नियन्त्रण सकिएको मितिसम्म एकीकृत वित्तीय विवरणमा समेटिएको छ। बैंकले आफ्नो नियन्त्रणमा एक वा एकभन्दा बढी तत्वहरू परिवर्तन भएका छन् कि भनेर पुनर्मूल्याङ्कन गर्दछ। एकै किसिमका कारोवार तथा घटनाहरूका लागि समान लेखा नीति प्रयोग गरेर वित्तीय विवरण तयार गरिएको छ।

एकीकृत वित्तीय विवरणहरू एकै आर्थिक वर्षान्तको लागि तयार गरिएको छ। सहायक कम्पनीलाई नगद लाभांश तथा कर्जा चुक्ता गर्नका लागि मुख्य कम्पनी (holding company) मा रकम पठाउन कुनै किसिमको प्रतिबन्ध छैन। बैंकको दुबै सहायक कम्पनीहरू नेपालमा संस्थापना भएका हुन्।

#### ३.२.२ व्यवसायिक संयोजन (Business Combination)

व्यवसायिक संयोजन प्राप्त विधि (Acquisition Method) प्रयोग गरी लेखाङ्कन गरिन्छ। प्राप्त मितिमा, गैह्र नियन्त्रण स्वार्थको रकम उचित मोल वा गैह्र नियन्त्रण स्वार्थको पहिचान योग्य खुद सम्पत्तिको अनुपातिक शेयरमा मापन गरिएको छ। प्राप्तिसँग सम्बन्धित खर्चहरूलाई खर्च गरिएको तथा सेवाहरू प्राप्त गरेको अवधिमा खर्च लेखिएको छ।

समूहले कारोवारको आधारमा गैह्र नियन्त्रण स्वार्थलाई उचित मोलमा मापन गर्ने वा प्राप्त मितिमा पहिचान योग्य सम्पत्तिको अनुपातिक शेयरमा मापन गर्ने भनेर छनौट गर्दछ। व्यवसायिक संयोजनको क्रममा ऋण वा इक्विटी जारीसँग सम्बन्धित बाहेकका लागतलाई खर्च भए अनुसार खर्च लेखिएको छ।

#### ३.२.३ गैह्रनियन्त्रण स्वार्थहरूको प्राप्ति

गैह्रनियन्त्रण स्वार्थहरूको प्राप्तिलाई शेयरधनीसँगको कारोवारको रूपमा लेखाङ्कन गरिन्छ। त्यस कारण, त्यस्ता कारोवारको परिणाम स्वरूप कुनै ख्याति (Goodwill) लेखाङ्कन गरिएको छैन।

#### ३.२.४ नियन्त्रण गुमाउनु (Loss of Control)

समूहले सहायक कम्पनीको नियन्त्रण गुमाएमा आफ्नो एकीकृत वित्तीय विवरणबाट सहायक कम्पनीको सम्पत्ति तथा दायित्व हटाउँछ, गैह्र नियन्त्रित स्वार्थको रकम तथा सहायक कम्पनीसँग सम्बन्धित इक्विटीमा सञ्चित रुपान्तरण नोक्सानलाई पनि हटाउँदछ। साथै, पहिल्यै अन्य विस्तृत आमदानीमा लेखाङ्कन गरिएको मुख्य कम्पनीको तत्वहरूलाई नाफा/नोक्सान वा सञ्चित नाफामा उपयुक्त ढंगबाट पुनर्वर्गीकरण गरिन्छ। नियन्त्रण गुमाउँदा हुने Surplus वा नोक्सानलाई नाफा/नोक्सान हिसाबमा लेखाङ्कन गरिन्छ। पूर्व सहायक

कम्पनीमा समूहको कुनै स्वार्थ रहेमा त्यस्ता स्वार्थहरू नियन्त्रण गुमाएको मितिको उचित मोलमा मापन गरिन्छ । यसपछि, यसलाई समूहले कायम गरेको स्वार्थको प्रभावको आधारमा इक्विटीमा लेखाङ्कन गरिएको लगानी वा समूहको वित्तीय उपकरणको लेखाङ्कन नीति अनुसार लेखाङ्कन गरिन्छ ।

### ३.२.५ एकीकरणमा हटाईएका कारोवार

अन्तर समूह कारोवारबाट हुने सबै अन्तर समूह मौज्जात, आम्दानी र खर्च (विदेशी मुद्रा सटहीबाट प्राप्त हुने आम्दानी र नोकसान बाहेक) लाई एकीकृत वित्तीय विवरण तयार गर्दा हटाईएको छ । सहायक र मुख्य कम्पनीहरू बीचको लेनदेनको परिणामस्वरूप भएका प्राप्त भई नसकेको लाभ र नोकसानलाई पनि समूहको स्वार्थ रहेको हदसम्म हटाईएको छ ।

### ३.३. नगद र नगद समान

नगद र नगद समान भन्नाले आफूसँग भएको नगद मौज्जात, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात, भिक्न मिल्ने नेपाल राष्ट्र बैंकमा रहेका मौज्जात, प्राप्तिको मितिबाट तीन वा तीन महिना भन्दा कम परिपक्वता अवधि भएको तरल वित्तीय सम्पत्ति तथा नगदमा सजिलै रूपान्तरण गर्न सकिने अति तरल वित्तीय सम्पत्ति बुझिन्छ । यस्ता सम्पत्तिहरूमा मूल्यमा हुने परिवर्तनको कारणले उल्लेखनीय जोखिम रहेको हुँदैन ।

नगद र नगद समानलाई वित्तीय अवस्थाको विवरणमा वित्तीय सम्पत्तिको रूपमा वर्गीकृत गरी परिशोधित मूल्यमा (Amortised Cost) मापन गरिन्छ ।

बैंकको नगद प्रवाहको विवरण NAS ७ नगद प्रवाहको विवरण (Statement of Cash Flows) अनुसार 'प्रत्यक्ष विधि' प्रयोग गरेर तयार गरिएको छ ।

### ३.४ वित्तीय सम्पत्ति र वित्तीय दायित्व

#### ३.४.१ पहिचान

समूहले उपकरणको प्रावधानहरूसँग अनुबन्धित भएको मितिमा मात्रै प्रारम्भिक रूपमा आफ्नो वित्तीय अवस्थाको विवरणमा वित्तीय सम्पत्ति वा दायित्वलाई लेखाङ्कन गर्दछ । समूहले कर्जा तथा सापटी, निक्षेप तथा ऋणपत्र र सहायक आवधिक दायित्वको प्रारम्भिक लेखाङ्कन बैंक उपकरणको प्रावधानहरूसँग अनुबन्धित मितिमा गर्दछ । समूहले वित्तीय उपकरणहरू, जस्तै शेयर, ऋणपत्र, सुरक्षणपत्र, सरकारी सुरक्षणपत्र, नेपाल राष्ट्र बैंकको ऋणपत्र र निक्षेप लिलामी, रिभर्स रिपो, आउट राइट परचेज मा गरेको लगानी खरिद गर्ने प्रतिवद्धता गरेको मितिबाट लगानीमा लेखाङ्कन गर्दछ । नियमित रूपमा खरिद बिक्री भई रहने वित्तीय सम्पत्तिको पहिचान उक्त सम्पत्ति खरिद बिक्री भएको मितिमा गरिन्छ ।

#### ३.४.२ वर्गीकरण

##### क) वित्तीय सम्पत्ति

समूहले वित्तीय सम्पत्तिहरू व्यवस्थापन गर्नका लागि अपनाइएको व्यावसायिक मोडल (Business model) र वित्तीय सम्पत्तिबाट प्राप्त हुने नगद प्रवाह विशेषताहरूको आधारमा परिशोधित लागत वा उचित मोलमा मापन गर्ने वित्तीय सम्पत्तिको रूपमा वर्गीकरण गर्दछ । वित्तीय सम्पत्तिको दुई वर्गहरू निम्नानुसार रहेका छन् ।

##### अ) परिशोधित लागतमा मापन गरिने वित्तीय सम्पत्ति

समूहले देहायको दुवै शर्त पूरा भएमा वित्तीय सम्पत्तिलाई परिशोधित लागतमा मापन गर्ने वर्गमा वर्गीकरण गर्दछ :

- अनुबन्धित नगद प्रवाह संकलन गर्ने उद्देश्यले व्यवसायिक मोडेलमा धारण गरिएको सम्पत्ति र
- वित्तीय सम्पत्तिको सम्भ्रौता सर्तहरूले निर्दिष्ट मितिमा नगद प्रवाह हुने जुन मूल रकमको साँवा वा ब्याज रकमको मात्र भुक्तानी हो ।

**आ) उचित मोलमा मापन गरिने वित्तीय सम्पत्ति**

परिशोधित लागत (Amortized cost) मा मापन नगरिएको वित्तीय सम्पत्तिलाई उचित मोलमा मापन गरिएका छन् । उचित मोलमा मापन गरिएको वित्तीय सम्पत्तिलाई देहायको वर्गमा पुनःवर्गीकरण गरिएको छ :

● **नाफा-नोक्सानको माध्यमबाट उचित मोलमा मापन गरिने वित्तीय सम्पत्ति**

व्यापारको लागि लिइएका वित्तीय सम्पत्तिलाई नाफा-नोक्सानको माध्यमबाट उचित मोलमा मापन गरिन्छ । प्रारम्भको अभिलेखमा खरिदसँग प्रत्यक्ष सम्बन्ध खर्चलाई नाफा-नोक्सानमा मापन गरिएको छ । त्यस पश्चात् सो सम्पत्तिलाई उचित मोलमा मापन गरिएको छ र उचित मोलको फरकलाई नाफा-नोक्सानमा लेखाङ्कन गरिन्छ ।

● **अन्य विस्तृत आमदानीको माध्यमबाट उचित मोलमा मापन गरिने वित्तीय सम्पत्ति**

इक्विटी उपकरणमा गरेको लगानी जुन व्यापारको लागि राखिएको हुँदैन र अन्य विस्तृत आमदानीद्वारा उचित मोलमा मापन गर्ने मनसायमा व्यवस्थापनले अपिर्वर्तनीय निर्णय गरेको हुन्छ, त्यस्ता सम्पत्तिलाई अन्य विस्तृत आमदानीद्वारा उचित मोलमा गरिने वित्तीय सम्पत्तिको रूपमा वर्गीकरण मापन गरिने वित्तीय सम्पत्तिको रूपमा वर्गीकरण गरिएको छ । त्यसता सम्पत्तिलाई उचित मोलमा मापन गरिएको छ र उचित मोलको फरकलाई अन्य विस्तृत आमदानीमा लेखाङ्कन गरिन्छ ।

**ख) वित्तीय दायित्व**

वित्तीय दायित्वहरूलाई समूहले देहाय बमोजिम वर्गीकरण गरेको छ :

**अ) नाफा-नोक्सानको माध्यमबाट उचित मोलमा मापन गरिने वित्तीय दायित्व**

व्यापारको लागि लिइएका वित्तीय दायित्वलाई नाफा-नोक्सानको माध्यमबाट उचित मोलमा मापन गरिन्छ । प्रारम्भको अभिलेखमा खरिदसँग प्रत्यक्ष सम्बन्ध खर्चलाई नाफा-नोक्सान हिसाबमा लेखाङ्कन गरिएको छ । त्यस पश्चात् सो दायित्वलाई उचित मोलमा मापन गरिएको छ र उचित मोलको फरकलाई नाफा-नोक्सान हिसाबमा लेखाङ्कन गरिन्छ ।

**आ) परिशोधित लागतमा मापन गरिएको वित्तीय दायित्व**

नाफा-नोक्सानको माध्यमबाट उचित मोलमा मापित वित्तीय दायित्व बाहेकका वित्तीय दायित्वलाई प्रभावकारी ब्याजदरको आधार प्रयोग गरी परिशोधित मूल्यमा लेखाङ्कन गरिन्छ ।

**३.४.३ प्रारम्भिक मापन**

नाफा-नोक्सानको माध्यमबाट उचित मोलमा मापन गरिएको बाहेकको वित्तीय सम्पत्ति वा दायित्वलाई सुरुको उचित मोलमा प्रत्यक्ष संलग्न कारोवार रकम जोडी मापन गरिन्छ । नाफा-नोक्सानको माध्यमबाट उचित मोलमा मापन गरिने वित्तीय सम्पत्ति र दायित्वसँग सम्बन्ध भएको कारोवार लागतलाई नाफा/नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

**पछिको मापन (Subsequent Measurement)**

वित्तीय सम्पत्ति र दायित्वलाई वर्गीकरणको आधारमा उचित मोलमा वा परिशोधित मूल्यमा मापन गरिन्छ । परिशोधित लागतमा मापन गरिने वर्गमा वर्गीकृत सम्पत्ति वा दायित्व प्रभावकारी ब्याजदर विधि प्रयोग गरेर परिशोधित लागतमा मापन गरिएको छ ।

वित्तीय सम्पत्ति वा वित्तीय दायित्वको परिशोधित लागत भनेको त्यो रकम हो जसमा वित्तीय सम्पत्ति वा वित्तीय दायित्व प्रारम्भिक लेखाङ्कन गरिएको रकममा साँवाको पुनर्भुक्तानीलाई घटाई, प्रभावकारी ब्याज विधिद्वारा मापन गरिएको सञ्चित परिशोधन (प्रारम्भिक रकम र परिशोधित रकमको भिन्नता) लाई घटाई अथवा जोडी र क्षति वा संकलन नहुने कारण हुने कमिलाई घटाई परिणाम स्वरूप आएको रकमलाई बुझिन्छ ।

उचित मोलमा मापन गरिएको वित्तीय सम्पत्तिलाई प्रारम्भको मापन पश्चात् पुनः उचित मोलमा मापन गरिन्छ । नाफा-नोक्सानको माध्यमबाट उचित मोलमा मापन गरिने वित्तीय सम्पत्तिको उचित मोलमा आएको फरकलाई नाफा-नोक्सान हिसाबमा लेखाङ्कन गरिन्छ भने अन्य विस्तृत आमदानीको माध्यमबाट उचित मोलमा मापन गरिने वित्तीय सम्पत्तिको उचित मोलमा आएको फरकलाई अन्य विस्तृत आमदानी हिसाबमा लेखाङ्कन गरिन्छ ।

### ३.४.४ पहिचानबाट हटाउनु (De-recognition)

#### क) वित्तीय सम्पत्ति पहिचानबाट हटाउनु (De-recognition)

जब कुनै वित्तीय सम्पत्तिबाट नगद प्रवाहको अनुबन्धित अधिकार समाप्त हुन्छ, वा जब समूहले कारोवारमा अनुबन्धित नगद प्रवाह प्राप्त गर्ने अधिकार हस्तान्तरण गर्छ जसमा वित्तीय सम्पत्तिको सबै जोखिम र प्रतिफल हस्तान्तरण हुन्छ, अथवा समूहले न त प्रतिफल र जोखिम हस्तान्तरण गर्छ, न त प्रतिफल र जोखिम प्राप्त गर्ने अधिकार राख्दछ र वित्तीय सम्पत्तिको नियन्त्रण राख्दैन, त्यस बेला समूहले वित्तीय सम्पत्तिलाई पहिचानबाट (De-recognize) हटाउँदछ ।

यदी हस्तान्तरण गरिएको वित्तीय सम्पत्तिमा समूहको कुनै स्वार्थ कायम रहेको छ भने त्यसलाई छुट्टै सम्पत्ति वा दायित्वका रूपमा लेखाङ्कन गरिन्छ । वित्तीय सम्पत्ति पहिचानबाट हटाउँदा सम्पत्तिको किताबी मूल्य र प्राप्त प्रतिफल तथा पहिचान नगरिएको सञ्चयी लाभ तथा नोक्सानको योगको भिन्नतालाई नाफा वा नोक्सान हिसाबमा लेखाङ्कन गरिन्छ ।

यदि समूहले कुनै लेनदेनमा वित्तीय विवरणमा देखाइएको सम्पत्तिलाई हस्तान्तरण गर्दछ, तर सो सम्पत्तिसँग सम्बन्धित सम्पूर्ण जोखिम तथा लाभ आफैसँग राख्दछ भने त्यस्तो सम्पत्ति पहिचानबाट हटाइँदैन । जस्तै : Repurchase करार ।

#### ख) वित्तीय दायित्व पहिचानबाट हटाउनु (De-recognition)

दायित्वको जिम्मेवारी पूर्ण रूपमा राफसाफ भएमा, रद्द भएमा वा म्याद समाप्त भएमा वित्तीय दायित्वहरूलाई पहिचानबाट हटाइन्छ (De-recognize गरिन्छ) । जहाँ विद्यमान वित्तीय दायित्व एकै ऋणदाताबाट अरु बिभिन्न शर्तहरू, वा विद्यमान दायित्वका सर्तहरूमा पर्याप्त संशोधन गरिएको हुन्छ र नयाँ दायित्वले साटासाट गरिन्छ, त्यस्तो साटासाट वा संशोधन भएको खण्डमा मूल दायित्व पहिचानबाट हटाइन्छ (De-recognize गरिन्छ) र नयाँ दायित्वको लेखाङ्कन गरिन्छ । मूल वित्तीय दायित्वको किताबी मूल्य र भुक्तान गरिएको प्रतिफल बीचको भिन्नता नाफा वा नोक्सानको विवरणमा लेखाङ्कन गरिन्छ ।

### ३.४.५ उचित मोलको निर्धारण

“उचित मोल” त्यो मूल्य हो जुन मापन मितिमा क्रमिक लेनदेन गर्ने बजार वा त्यो नभएको अवस्थामा समूहको पहुँचमा भएको लाभदायक र नजिकको बजार सहभागीहरू बीच व्यवस्थित कारोवार भएको अवस्थामा सम्पत्ति बेच्दा लिइन्छ वा दायित्व हस्तान्तरण गर्दा तिरिन्छ । दायित्वको उचित मोलले यसको कार्यान्वयन जोखिम प्रतिविम्बित गर्दछ ।

उपलब्ध भएसम्म समूहले उपकरणको मूल्याङ्कन सक्रिय बजारमा उक्त उपकरणका असमायोजित सूचीकृत मूल्यहरूबाट गर्दछ । सक्रिय बजारमा सम्पत्ति वा दायित्वको पर्याप्त कारोवार भई मूल्य निर्धारणको जानकारी निरन्तर रूपमा प्राप्त हुन्छ । यदि सक्रिय बजारमा सूचीकृत मूल्य उपलब्ध छैन भने समूहले सान्दर्भिक अवलोकन योग्य आधारहरूको अधिकतम प्रयोग गरी मूल्य निर्धारणका विधिहरू प्रयोग गर्दछ । छनौट गरिएको मूल्याङ्कन विधिले बजार सहभागीहरूले लेनदेनको मूल्य निर्धारणमा ध्यान दिने सबै कारकहरू समाहित गर्दछ ।

“उचित मोल” निम्न पदानुक्रम अनुसार निर्धारण गरिएको छ :

तह १: उचित मोल मापन ती हुन् जुन समान प्रकृतिका सम्पत्ति वा दायित्वका लागि सक्रिय बजारमा असमायोजित सूचीकृत (Unadjusted quoted) मूल्यहरूबाट निकालिएको हुन्छ ।

तह २: उचित मोल मापन भन्नाले सक्रिय बजारमा समान प्रकृतिका (Similar) उपकरणका लागि सूचीकृत मूल्यहरू वा निष्कृत बजारमा समान प्रकृतिका (Identical or similar) उपकरणको लागि सूचीकृत मूल्यहरू जहाँ वित्तीय उपकरणहरू मूल्याङ्कन गर्दा सबै महत्वपूर्ण आधारहरू अवलोकन योग्य हुन्छ ।

तह ३: उचित मोल ती हुन् जहाँ एक वा एक भन्दा बढी अवलोकन गर्न नसकिने (unobservable) आधारहरू प्रयोग भई मापन हुन्छन्।

प्रारम्भिक मान्यतामा वित्तीय साधनको उचित मोलको उत्तम प्रमाण भनेको कारोवार मूल्य हो अर्थात् लेनदेनमा दिइएको वा प्राप्त गरिएको प्रतिफलको (Consideration) उचित मोल। यदि समूहले कुनै सम्पत्तिको प्रारम्भिक पहिचानमा उचित मोल, लेनदेन मोल भन्दा भिन्न पाउँछ, र त्यो उचित मोल न त सक्रिय बजारमा असमायोजित सूचिकृत (Unadjusted quoted) मूल्यहरूबाट निकालेको हुन्छ, न त सक्रिय बजारमा समान प्रकृतिका (Similar) उपकरणका लागि सूचिकृत मूल्यहरू वा निष्क्रिय बजारमा समान प्रकृतिका (Identical or similar) उपकरणको लागि सूचिकृत मूल्यहरूबाट निकालिएको हुन्छ, त्यस्तो वित्तीय उपकरणलाई, उचित मोल र लेनदेन मोलको भिन्नतालाई समायोजन गरि मापन गरिन्छ। त्यस्ता भिन्नतालाई उपकरणको अवधि भित्र पुनः उपयुक्त आधारमा वा उपकरणको लेनदेन कारोवार समाप्त हुनु अगावै नाफा-नोक्सान हिसाबमा लेखाङ्कन गरिन्छ। तर वित्तीय सम्पत्ति तथा दायित्वको उचित मोल अवलोकन योग्य सक्रिय बजारबाट आंकलन गरिएको अवस्थामा लेनदेन मोल र उचित मोलको भिन्नतालाई नाफा-नोक्सान हिसाबमा तुरुन्तै लेखाङ्कन गरिन्छ।

### ३.४.६ अफसेटिङ (Offsetting)

समूहसँग अफसेट (Offset) गर्ने कानुनी अधिकार प्राप्त हुँदा र उक्त सम्पत्ति तथा दायित्वलाई खुद आधार (Net Basis) मा राफसाफ गर्ने नियत राखेको अवस्थामा मात्र वित्तीय सम्पत्ति र वित्तीय दायित्वलाई अफसेट (Offset) गरी खुद रकम (Net Amount) लाई वित्तीय विवरणमा प्रस्तुत गरिएको छ। समूहको व्यापारिक गतिविधि जस्ता समान कारोवारको नाफा तथा नोक्सानलाई वा NFRS बमोजिम अफसेट गर्न मिल्ने आम्दानी तथा खर्चलाई अफसेट (Offset) गरि देखाइएको छ।

### ३.४.७ वित्तीय सम्पत्तिको क्षय नोक्सानी

समूहले हरेक आर्थिक वर्षको प्रतिवेदन मिति (Reporting Date) मा आफ्नो नाफा-नोक्सान हिसाबबाट उचित मोलमा लेखाङ्कन नभएका वित्तीय सम्पत्ति वा वित्तीय सम्पत्तिको समूहमा क्षय नोक्सानीको वस्तुगत प्रमाण (Objective Evidence) भए वा नभएको समीक्षा गर्दछ। यदि सम्पत्तिको प्रारम्भिक लेखाङ्कन पछि हुने एक वा बढी घटनाहरूको परिणाम स्वरूप हानीको वस्तुगत प्रमाण (Objective Evidence) छ र त्यो नोक्सानीको घटना (वा घटनाहरू) का कारण वित्तीय सम्पत्ति वा वित्तीय सम्पत्तिको समूहको भविष्यमा हुने अपेक्षित नगद प्रवाहमा पर्ने प्रभाव विश्वसनीय तरिकाले अनुमान गर्न सकिन्छ भने, वित्तीय सम्पत्ति वा वित्तीय सम्पत्तिको समूहमा क्षय नोक्सानी लेखाङ्कन गरिन्छ।

वित्तीय सम्पत्तिमा क्षय नोक्सानी भएको वस्तुगत प्रमाणमा संकेतको समीक्षा गर्न निम्न कुराहरू विचार गर्दछ :

- ऋणीलाई उल्लेखनीय वित्तीय कठिनाई भएमा
- ऋणी कर्जा तिर्न असक्षम भएमा
- समूहले विचार नगरेको शर्तमा कर्जा वा सापटीको पुनःसंरचना भएमा
- ऋणी टाट पल्टिने देखिएमा
- धितोको सक्रिय बजार नहुने भएमा वा
- सम्पत्तिहरूसँग सम्बन्धित अन्य अवलोकन योग्य तथ्याङ्क जस्तै ऋणीको भुक्तानी अवस्थामा प्रतिकुल परिवर्तनहरू र ऋणीको समूहको आर्थिक वातावरणले कर्जा भुक्तानीको असक्षमतामा मेल देखाएमा।

इक्विटी धितोपत्रमा गरिएको लगानीको लागि यसको उचित मोलमा उल्लेखनीय वा लामो समयसम्म गिरावट आई लागत भन्दा तल पुगु क्षय नोक्सानीको वस्तुगत प्रमाण (Objective Evidence) हो।

ऋणीलाई आर्थिक कठिनाई भएको खण्डमा समूहले धितो जफत गर्नुको सट्टा कर्जाको पुनः संरचना गर्ने गर्दछ। यसरी पुनःसंरचना गर्न भुक्तान अवधी विस्तार गरि नयाँ कर्जा सम्भौता गरिन्छ। एक पटक पुनः सम्भौता भएपछि, सर्त परिवर्तन हुनु अघिकै प्रभावकारी ब्याजदर अनुसार क्षय नोक्सानी मापन गरिन्छ। व्यवस्थापनले पुनः संरचना गरिएका कर्जा भविष्यमा भुक्तानी हुन्छ या हुँदैन भनि निरन्तर समीक्षा गर्दछ। यसरी पुनः संरचना गरिएको कर्जाहरू पहिलेकै प्रभावकारी ब्याजदर अनुसार एकल क्षय नोक्सानी र सामुहिक क्षय नोक्सानीको विधिअनुसार निरन्तर समीक्षा गरिन्छ।

## परिशोधित लागतमा मापन गरिएको सम्पत्तिमा क्षय नोक्सानी

समूहले कर्जा तथा सापटी र लगानी धितोपत्रमा क्षय नोक्सानीको संकेत भए वा नभएको समीक्षा एकल र सामूहिक स्तर दुबै तहमा गरिन्छ। समूहले सर्वप्रथम एकल रूपमा महत्वपूर्ण सम्पत्तिमा क्षय नोक्सानीको संकेत भए वा नभएको समीक्षा गर्दछ र एकल रूपमा महत्वपूर्ण नभएका लाई सामूहिक रूपमा मूल्याङ्कन गरिन्छ।

क्षय नोक्सान भएको संकेतको प्रमाणले क्षय नोक्सानी भएमा त्यस्तो क्षय नोक्सानी रकम, सम्पत्तिको किताबी मूल्य र भविष्यको अपेक्षित नगद प्रवाहको वर्तमान मूल्य बीचको भिन्नतामा मापन गरिन्छ। सम्पत्तिको किताबी मूल्यलाई क्षय नोक्सानी व्यवस्था खाताको प्रयोग मार्फत घटाइन्छ र उक्त कर्जाको क्षय नोक्सानी व्यवस्था रकमलाई नाफा/नोक्सान विवरणमा पहिचान गरिन्छ।

महत्वपूर्ण कर्जा तथा सापटी र लगानी धितोपत्रलाई एकल क्षय नोक्सानीका लागि मूल्याङ्कन गरिन्छ। एकल क्षय नोक्सानी नभएका महत्वपूर्ण कर्जा तथा सापटीलाई सामूहिक क्षय नोक्सानीका लागि मूल्याङ्कन गरिन्छ। व्यक्तिगत रूपमा महत्वपूर्ण नभएको कर्जा तथा सापटी र लगानी धितोपत्रहरूलाई समान जोखिमको आधारमा समूह बनाएर सामूहिक क्षय नोक्सानीका लागि मूल्याङ्कन गरिन्छ।

कर्जा तथा सापटी पोर्टफोलियोको क्षय नोक्सानी पोर्टफोलियोको विगतको व्यवहारको अनुभवको आधारमा गरिन्छ। सामूहिक नोक्सानीको आकलन गर्दा समूहले ऋण नतिर्ने सम्भावना (Probability of default), असुलीको समय र नोक्सानी रकमको ऐतिहासिक प्रवृत्ति आदिको विश्लेषण गरिन्छ र त्यसमा व्यवस्थापनले आर्थिक र कर्जाको वर्तमान अवस्था हेरेर वास्तविक नोक्सानी ऐतिहासिक प्रवृत्तिभन्दा बढी वा कम हुने समीक्षा गर्दछ। डीफल्ट दर, नोक्सानी दर र भविष्यमा पुनः प्राप्तिको अपेक्षित समय नियमित रूपमा वास्तविक परिणामहरूसँग तुलना गरि उपयुक्त भए नभएको सुनिश्चित गरिन्छ।

परिशोधित लागतमा मापन गरिएको सम्पत्तिको क्षय नोक्सान रकम, सम्पत्तिको किताबी मूल्य र भविष्यको अपेक्षित नगद प्रवाहलाई सम्पत्तिको पहिलेको प्रभावकारी ब्याजदरले डिस्काउन्ट गर्दा आउने वर्तमान मूल्य बीचको भिन्नतामा मापन गरिन्छ।

कर्जा तथा सापटीको क्षय नोक्सानी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले जारी गरेको वैकल्पिक व्यवस्था (Carve out) अनुसार, नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड र ICAN ले तोकेको NERS 9 को अनुच्छेद ५.५ अनुसार निर्धारण गरिएको रकममा जुन बढी हुन्छ, त्यसै अनुसार गरिन्छ।

भविष्यमा असुली हुने वास्तविक सम्भावना नरहेमा र समूहलाई सम्पूर्ण धितोको प्राप्त वा हस्तान्तरण भएको अवस्थामा कर्जा र कर्जासँग सम्बन्धित क्षय नोक्सानी व्यवस्थालाई पूर्ण रूपमा अपलेखन गरिन्छ। पिछ्ल्ला वर्षका क्षय नोक्सानी पहिचान पश्चात् केही घटनाको कारणले क्षय नोक्सानी वृद्धि भएमा वा घटेमा, व्यवस्था खाता समायोजन गरी प्रारम्भिक रूपमा पहिचान गरिएको क्षय नोक्सानी वृद्धि गरिन्छ वा घटाइन्छ। भविष्यमा, अपलेखन पिछ असुली भएमा असुलीलाई “गैह्र सञ्चालन आम्दानी” मा पहिचान गरिन्छ।

## अन्य विस्तृत आम्दानी मार्फत उचित मोलमा वर्गीकरण गरिएको वित्तीय सम्पत्तिको क्षय नोक्सानी

इक्विटीमा गरिएको लगानीको उचित मोलमा उल्लेखनीय वा लामो समयसम्म गिरावट आई लागत भन्दा तल पुगु क्षय नोक्सानीको संकेत हो। क्षय नोक्सानीलाई इक्विटीको उचित मोल कोषमा सञ्चित नोक्सानलाई नाफा वा नोक्सानमा पुनर्वर्गीकरण गरिन्छ। इक्विटीबाट नाफा वा नोक्सानमा पुनःवर्गीकृत गरिएको सञ्चयी घाटा (Cumulative loss) भनेको खरीद मूल्यमा हालको उचित मोलमा पहिले नाफा नोक्सान खातामा पहिचान गरिएको क्षय नोक्सानी घटाइ आउने रकमको भिन्नता हो।

### ३.५ व्यापारिक सम्पत्ति

व्यापारिक सम्पत्ति भनेका ती सम्पत्ति हुन् जुन सम्पत्ति समूहले मुख्यतय निकट अवधिमा विक्री गर्न वा छोटो अवधिमा नाफा कमाउने प्रयोजनका निम्ति राखिएको हुन्छ। व्यापारिक सम्पत्तिहरूमा व्यापारिक प्रयोजनको लागि राखिएको गैह्र व्युत्पन्न वित्तीय सम्पत्तिहरू (Non-derivative financial assets) जस्तै सरकारी ऋणपत्र, नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, स्वदेशी इजाजतपत्रप्राप्त संस्थाहरूले जारी गरेका ऋणपत्रहरू, ट्रेजरी बिल्ल, इक्विटी आदि पर्दछ। यदि व्यापारिक सम्पत्ति ऋण उपकरण हो भने, परिशोधित लागतमा मापन गरिने वित्तीय सम्पत्तिको जस्तै लेखा नीति लागु हुन्छ, त्यसै गरी व्यापारिक सम्पत्ति इक्विटी उपकरण भएमा, उचित मोलमा नाफा नोक्सान हिसाब मार्फत मापन गरिएको वित्तीय सम्पत्तिको जस्तै लेखा नीति लागु गरिन्छ।

### ३.६ व्युत्पन्न सम्पत्ति र व्युत्पन्न दायित्वहरू (Derivative assets and Derivative liabilities)

व्युत्पन्न सम्पत्तिहरू र व्युत्पन्न दायित्वहरूले अधिकार र दायित्वहरू सिर्जना गर्दछ जसले अन्तर्निहित प्राथमिक वित्तीय उपकरणमा भएको एक वा बढी वित्तीय जोखिमहरू वित्तीय पार्टीहरूमा स्थानान्तरण गर्दछ। यद्यपि सामान्य रूपमा तिनीहरू करारको सुरुमा वा करारको अन्त्यमा अन्तर्निहित प्राथमिक वित्तीय साधनको स्थानान्तरण गराउँदैन।

व्युत्पन्न सम्पत्ति र व्युत्पन्न दायित्वहरू यसको अन्तर्निहित वित्तीय उपकरणको (Underlying) मूल्यमा भएको परिवर्तनको साथ परिवर्तन हुन्छ। Forward, Futures, Options or Swap करारहरू व्युत्पन्न उपकरणहरूको (Derivative) उदाहरणहरू हुन्। ब्याजदर, धितोपत्र मूल्य, वस्तु मूल्य, विनिमय दर, मूल्य सूचकांक, आदि लाई अन्तर्निहितको (Underlying) रूपमा लिन सकिन्छ।

व्युत्पन्न वित्तीय साधनहरू वित्तीय साधनको परिभाषामा पर्दछन् र नाफा-नोक्सानको माध्यमबाट उचित मोलमा मापन गरिने व्युत्पन्न वित्तीय सम्पत्ति वा व्युत्पन्न वित्तीय दायित्व को रूपमा लेखाङ्कन गरि उचित मोलको फरकलाई नाफा-नोक्सान हिसाब मार्फत लेखाङ्कन गरिन्छ। NFRS 9 “Financial instruments” अनुसार समूहले व्युत्पन्न उपकरण लाई हेजिंग योग्य उपकरणको रूपमा तोकेको छैन र हेज लेखा लागु गरेको छैन।

### ३.७ विदेशी मुद्रा

#### विदेशी मुद्रा कारोवार

विदेशी मुद्रामा भएको कारोवारलाई कारोवार भएको मितिको स्पट (Spot) विनिमय दरमा व्यवहारिक (Functional) मुद्रामा रूपान्तरण गरिन्छ। प्रतिवेदन (Reporting) मितिमा विदेशी मुद्रामा भएका मौद्रिक सम्पत्ति र दायित्वहरू त्यस मितिको स्पट (Spot) विनिमय दरमा व्यवहारिक मुद्रामा रूपान्तरण गरिन्छ र त्यसरी उत्पन्न हुने सबै भिन्नताहरूलाई नाफा-नोक्सान विवरणको ‘अन्य सञ्चालन आय’ मा देखाइन्छ।

उचित मोलमा मापन गरिएका विदेशी मुद्रामा व्यक्त गरिएका गैह्र मौद्रिक सम्पत्ति र दायित्वहरू उचित मोलमा निर्धारण गर्ने दिनको स्पट विनिमय दरमा व्यवहारिक मुद्रामा रूपान्तरण गरिन्छ र त्यसरी उत्पन्न हुने सबै भिन्नताहरूलाई नाफा-नोक्सान विवरणमा मापन गरिन्छ।

आर्थिक वर्षको अन्त्यमा, यदि पुनर्मूल्याङ्कन नोक्सान भएमा, नाफा-नोक्सान विवरणमा खर्च लेखिन्छ भने नाफा भएमा आमदानी जनाइन्छ र यस्तो नाफाको २५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्था ऐन २०७३ अनुसार इक्विटीमा भएको परिवर्तनको माध्यमबाट “सटही घटबढ कोष” मा विनियोजित गरिन्छ।

विदेशी मुद्रामा ऐतिहासिक लागतमा मापन गरिएको गैह्र मौद्रिक सम्पत्ति र दायित्वहरू प्रारम्भिक कारोवारको मितिको विनिमय दरमा रूपान्तरण गरिन्छ। फरवार्ड एक्सचेन्ज करार प्रतिवेदन मितिको फरवार्ड बजार मूल्यमा मापन गरिन्छ र परिणामस्वरूप आउने प्राप्त भई नसकेको खुद नाफा वा नोक्सानलाई (Unrealised gain or loss) नाफा वा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ।

### ३.८ सम्पत्ति र उपकरण

#### क) लेखाङ्कन र मापन

यदि सम्पत्ति र उपकरणसँग सम्बन्धित भविष्यका आर्थिक लाभहरू समूहमा प्रवाहित हुने सम्भावना रहेको र लागत विश्वसनीय ढंगमा मापन गर्न सकिन्छ भने सम्पत्ति र उपकरणलाई पहिचान (Recognize) गरिन्छ। सम्पत्तिको खरिद गर्दा लाग्ने प्रत्यक्ष खर्चहरूलाई सम्पत्तिको कुल मूल्यमा देखाईएको छ।

स्वनिर्मित सम्पत्तिको लागतमा निम्न रकम समावेश हुन्छन्:

- निर्माण सामग्रीको लागत र प्रत्यक्ष श्रम खर्च
- कुनै पनि सम्पत्तिलाई काम गर्ने अवस्थामा ल्याउनको लागि प्रत्यक्ष रूपमा लागेको अन्य लागतहरू ; र
- पूँजीकृत ऋण लागत

नियमित खरिद पछिको खर्चहरूबाट भविष्यका आर्थिक लाभहरू समूहमा प्रवाहित हुन्छ भने खर्चहरू पूँजीकरण गरिन्छ। सम्पत्तिलाई चलायमान राख्नको लागि गरिने खर्च भने मर्मत सम्भार खर्चको रूपमा लेखाङ्कन गरिन्छ।

सम्पत्ति र उपकरणहरू लागत मूल्यमा सञ्चित ह्रास कट्टी र सञ्चित क्षय नोक्सानी घटाएपछि आउने रकममा मापन गरिएको छ । प्रतिवेदन मितिमा कुनै पनि सम्पत्ति र उपकरण वर्गको पुनर्मूल्यांकन मोडलमा वा उचित मोलमा मापन गरिएको छैन ।

सम्पत्तिको पुनर्मूल्याङ्कनमा, किताबी रकममा भएको कुनै वृद्धिलाई 'अन्य विस्तृत आमदानी' मा हिसाब गरि, पूँजी कोष अन्तर्गत इक्विटीमा जम्मा गरिन्छ वा सोही सम्पत्तिको अधिल्लो पुनर्मूल्याङ्कनमा मूल्य घटेर नाफा नोक्सान खातामा खर्च लेखिए बराबरको रकमलाई उल्ट्याइन्छ । यस अवस्थाको पुनर्मूल्याङ्कनमा भएको वृद्धिलाई पहिले खर्च लेखेको हदसम्म आयको रूपमा लेखाङ्कन गरिन्छ । पुनर्मूल्याङ्कनमा घटेको रकमलाई भने नाफा/नोक्सान हिसाबमा खर्चको रूपमा लेखाङ्कन गरिन्छ वा पूँजी कोषमा रहेको जम्मा रकमसम्ममा अन्य विस्तृत आयमा खर्च गरिन्छ । अन्य विस्तृत आयमा लेखाङ्कन गरिएको घटेको रकमले पूँजी कोष अन्तर्गत इक्विटीमा जम्मा भएको रकम घटाइन्छ । सम्पत्ति पुनर्मूल्याङ्कन कोषमा बाँकी रहेको रकम सम्पत्तिको निसर्ग पश्चात सञ्चित आयमा स्थानान्तरण गरिन्छ ।

#### ख) पूँजीगत कार्य प्रगति (Capital work in Progress)

पूँजीगत कार्य प्रगतिहरू लागत मूल्यमा मापन गरिएको छ । यसमा पूँजीकृत गर्न बाँकी रहेका भवनहरू र प्रणाली विकासमा प्रत्यक्ष रूपमा गरिएका खर्चहरू पर्दछन् । पूँजीगत कार्य प्रगतिहरू प्रयोगको लागि उपलब्ध भए पछि पूँजीकृत गरिन्छन् र प्रयोगकोलागि उपलब्ध भन्नाले सम्पत्ति र उपकरण व्यवस्थापनले चाहेको स्थान र स्थितिमा उद्देश्यको हिसाबले सञ्चालन गर्न सक्षम भएको भन्ने बुझिन्छ । पूँजीगत कार्य प्रगतिहरूलाई लागत मूल्यमा सञ्चित क्षय नोक्सानी घटाइ मापन गरिन्छ ।

#### ग) ह्रास

सम्पत्ति र उपकरणहरू ह्रासकट्टी प्रयोगको लागि उपलब्ध भएको मिति देखि व्यवस्थापनले तय गरेको प्रयोग योग्य अवधि भरिमा समदर विधि प्रयोग (Straight Line Method) गरी गणना गरिन्छ । ह्रासकट्टी नाफा-नोक्सान खातामा लेखाङ्कन गरिन्छ । लिज होल्ड सम्पत्ति भने पट्टा अवधि वा प्रयोग योग्य अवधि जुन कम हुन्छ त्यसमा ह्रासकट्टी गरिन्छ । जग्गामा ह्रासकट्टी गरिएको छैन । सम्पत्ति र उपकरणलाई बिक्रीको लागि उपलब्ध वर्गमा वर्गीकृत गरिएपछि वा पहिचान योग्य नभएपछि ह्रासकट्टी गर्न बन्द गरिन्छ । सम्पत्ति प्रयोग गर्ने अधिकारलाई पट्टा अवधि भरिमा समदर विधि प्रयोग गरि ह्रासकट्टी गरिएको छ ।

बैंकका विभिन्न प्रकृतिका स्थिर सम्पत्ति तथा उपकरणको अनुमानित उपयोग अवधि निम्न बमोजिम रहेको छ ।

समूह	अनुमानित उपयोग अवधि (वर्षमा)	ह्रासदर (%)
भवन	२०	५
फलामे फर्निचर	६	१६.६७
काठको फर्निचर	५	२०
सवारी साधन	७	१४.२९
कम्प्युटर प्रिन्टर सहित	४	२५
कार्यालय उपकरण	५	२०

- लिज होल्ड तर्फको खर्चलाई पट्टा अवधि वा अधिकतम १० वर्ष जुन कम हुन्छ त्यसमा ह्रास कट्टी गरिएको छ ।
- सफ्टवेयर खरीद र स्थापना लागतको पूँजीकृत मूल्यलाई अधिकतम पाँच वर्ष वा स्वामित्व अवधि भित्रमा ह्रास कट्टी गरिएको छ ।
- रु. ५,००० भन्दा कमको सम्पत्तिलाई खरिद गरिएको वर्षमा नै खर्च लेखाङ्कन गरिन्छ ।
- चालु वर्षमा खरिद गरेको वा बिक्री गरेको सम्पत्तिको लागि, अनुपातिक आधारमा प्रयोग गरिएको मितिसम्म ह्रासकट्टी गरिएको छ ।

ह्रासकट्टी विधि, उपयोगि जीवन र शेष मूल्यलाई प्रत्येक प्रतिवेदन मितिमा समीक्षा र समायोजन गरिन्छ ।

**घ) अपलेखाङ्कन (De-recognition)**

सम्पत्ति र उपकरणहरूको निसर्ग भएमा वा भविष्यमा त्यसको प्रयोगबाट आर्थिक लाभको आशा नभएमा सम्पत्ति र उपकरणहरूलाई अपलेखाङ्कन गरिन्छ । सम्पत्ति र उपकरणको अपलेखाङ्कनबाट उत्पन्न हुने लाभ वा नोक्सानलाई नाफा-नोक्सान विवरणमा समावेश गरिन्छ । जब प्रतिस्थापन खर्चलाई सम्पत्ति र उपकरणहरूको रुपमा लेखाङ्कन गरिन्छ, प्रतिस्थापित सम्पत्ति र उपकरणहरूको बाँकी रहेको किताबी रकमलाई अपलेखाङ्कन गरिन्छ । सारभूत निरीक्षण खर्चहरू पूँजीकृत गरिन्छ । त्यसरी पूँजीकृत गर्ने क्रममा, अघिल्लो निरीक्षण खर्चको बाँकी रहेको किताबी रकमलाई अपलेखाङ्कन गरिन्छ ।

**३.९ अमूर्त सम्पत्तिहरू**

अमूर्त सम्पत्तिहरूमा समूहले खरीद गरेको सफ्टवेयर पर्दछ । सफ्टवेयर लागत मूल्यमा सञ्चित हासकट्टी र सञ्चित क्षय नोक्सानी घटाए पछि आउने रकममा मापन गरिन्छ । सफ्टवेयरलाई, प्रयोगको लागि उपलब्ध मिति देखि समदर विधि अनुसार, अनुमानित उपयोगी अवधिमा नाफा वा नोक्सान हिसाबमा अपलेखन गरिन्छ । हालको र तुलनात्मक अवधिको लागि सफ्टवेयरको अनुमानित उपयोगी अवधि पाँच वर्ष रहेको छ । परिशोधन विधि, उपयोगी जीवन र शेष मोल (Residual value) प्रत्येक प्रतिवेदन मितिमा समीक्षा गरिन्छ र आवश्यकता अनुसार समायोजन गरिन्छ ।

व्यवसायिक संयोजनमा खरीद मूल्य अधिग्रहण योग्य खुद सम्पत्तिको उचित मोल भन्दा अधिक भएमा अधिक भएको रकमलाई ख्यातीको (Goodwill) रुपमा लेखाङ्कन गरिन्छ । प्रारम्भिक लेखाङ्कन पछि, ख्यातीको किताबी रकममा कुनै सञ्चित क्षति नोक्सानलाई घटाई मापन गरिन्छ । ख्यातीलाई अमूर्त सम्पत्तिसँग प्रस्तुत गरिएको छ ।

**लेखाङ्कन**

अमूर्त सम्पत्ति वस्तु वा सेवाको उत्पादन वा आपूर्तिमा प्रयोगकोलागि अरूलाई भाँडामा दिन वा प्रशासनिक उद्देश्यका लागि राखिएको भौतिक रुप नभएको पहिचान योग्य गैर्र मौद्रिक सम्पत्ति हो । लागत विश्वसनीय रुपमा मापन गर्न सकिन्छ र भविष्यमा आर्थिक लाभहरू संस्थामा प्रवाहित हुने सम्भावना रहेको अवस्थामा अमूर्त सम्पत्ति लेखाङ्कन गरिन्छ । अमूर्त सम्पत्तिहरूलाई प्रारम्भिक रुपमा परल मूल्यमा अभिलेख गरिएको हुन्छ । समूहको अघिल्लो वित्तीय विवरण तथा अन्तरिम वित्तीय विवरणमा खर्चको रुपमा लेखाङ्कन गरेको खर्चलाई पछिल्लो मितिमा अमूर्त सम्पत्तिको लागतको रुपमा लेखाङ्कन गरिएको छैन ।

**कम्प्युटर सफ्टवेयर र लाइसेन्स**

समूहले प्रयोग गर्नका लागि खरीद गरिएको हार्डवेयरसँग सम्बन्धित नभएका स्पष्ट रूपमा पहिचान गर्न सकिने र भरपर्दो रुपमा मापन गर्न सकिने कम्प्युटर सफ्टवेयर र लाइसेन्स जसले भविष्यमा आर्थिक लाभहरू समूहमा प्रवाहित गर्दछ, वित्तीय विवरणमा 'अमूर्त सम्पत्ति' अन्तर्गत लागत मूल्यमा सञ्चित हास र सञ्चित क्षय नोक्सानी घटाइ समावेश गरिएको हुन्छ ।

**नियमित खर्च (Subsequent Expenditure)**

सफ्टवेयरमा गरिएको खर्चहरू भरपर्दो रुपमा मापन गर्न सकिने र सो खर्चले सफ्टवेयरको स्तरिय कार्यसम्पादन (Standard Performance) पहिले अनुमान गरिएको भन्दा बढी आर्थिक लाभहरू भविष्यमा उत्पादन गर्न सक्ने सम्भावना भए, त्यस्तो खर्चलाई पूँजीकृत गरिन्छ । अन्य सबै खर्चहरूलाई खर्च भए अनुसार खर्च लेखिन्छ ।

ख्यातीलाई लागत मूल्यमा सञ्चित क्षय नोक्सानी घटाइ मापन गरिन्छ ।

**अमूर्त सम्पत्तिको परिशोधन**

ख्याती बाहेकका अमूर्त सम्पत्ति प्रयोगको लागि उपलब्ध भएको मिति देखि त्यस्ता सम्पत्तिको प्रयोगबाट समूहले प्राप्त गर्ने आर्थिक लाभको आधारमा व्यवस्थापनले तय गरेको यसको अनुमानित उपयोगी जीवनमा समदर विधि प्रयोग गरि नाफा-नोक्सानमा परिशोधित (Amortized) गरिन्छ । परिशोधन विधि, उपयोगी जीवन र शेष मोल (Residual value) प्रत्येक प्रतिवेदन मितिमा समीक्षा गरिन्छ र आवश्यकता अनुसार समायोजन गरिन्छ । समूहले अमूर्त सम्पत्तिको कुनै शेष मोल नभएको धारणा राख्दछ ।

### अमूर्त सम्पत्तिको अपलेखाङ्कन

अमूर्त सम्पत्तिको निसर्ग भएमा वा भविष्यमा त्यसको प्रयोगबाट आर्थिक लाभको आशा नभएमा अमूर्त सम्पत्तिलाई अपलेखाङ्कन गरिन्छ। अमूर्त सम्पत्तिको अपलेखाङ्कनबाट उत्पन्न हुने नाफा वा नोक्सानलाई नाफा-नोक्सान विवरणमा समावेश गरिन्छ।

### ३.१० लगानी सम्पत्ति (Investment Property)

भाडामा लगाउन वा मूल्य वृद्धि हुने अपेक्षा सहित साधारणतया बिक्रीको लागि र आफ्नो स्वप्रयोगको लागि नराखिएको जग्गा वा भवन वा दुबै लगानी सम्पत्ति हुन्। समूहले लगानी सम्पत्तिमा खराब कर्जाको असुलीबाट प्राप्त सम्पत्ति (गैर बैंकिङ सम्पत्ति) धारण गरेको छ।

लगानी सम्पत्तिलाई लागत मूल्यमा मापन गरिएको छ। कर्जाको सुरक्षण सकार गरि प्राप्त सम्पत्तिको पञ्चकृत मूल्यलाई सम्पत्तिको लागत मूल्यको रूपमा लिइन्छ।

लगानी सम्पत्तिहरूलाई निसर्ग गरेमा वा भविष्यमा आर्थिक लाभहरू अपेक्षित नभएमा अपलेखाङ्कन गरिन्छ। लगानी सम्पत्तिको अपलेखनबाट उत्पन्न हुने नाफा नोक्सानलाई नाफा-नोक्सान विवरणमा पहिचान गरिन्छ। जब लगानी सम्पत्तिको प्रयोग परिवर्तन भई सम्पत्ति र उपकरणको रूपमा पुनःवर्गीकृत हुन्छ, पुनःवर्गीकरणको मितिमा यसको उचित मोललाई सम्पत्ति र उपकरणको लागत मूल्यको रूपमा लिइन्छ।

### ३.११ आयकर

आयकर खर्चमा चालु कर र स्थगन कर समावेश हुन्छ। अन्य विस्तृत आमदानीको विवरण र इक्विटीमा भएको परिवर्तनसँग सम्बन्धित विवरणमा समावेश भएको बाहेक चालु कर र स्थगन कर नाफा-नोक्सान विवरणमा गणना गरिन्छ।

#### क) चालु कर

चालु करमा यस वर्षको नाफा वा नोक्सानमा हुने अपेक्षित तिर्नु पर्ने वा पाउनु पर्ने करको रकम हो जुन प्रतिवेदन मितिमा प्रचलित वा ठोस रूपमा प्रचलित करको दर प्रयोग गरी गणना गरिएको र अधिल्लो वर्षहरूको तिर्नु पर्ने कर समायोजन गरिएको रकम समेत पर्दछ।

#### ख) स्थगन कर

वित्तीय विवरणमा सम्पत्ति र दायित्वको कर आधार र किताबी मूल्यको अस्थायी भिन्नताहरू र समायोजन गर्न बाँकी कर घाटामा स्थगन कर पहिचान गरिन्छ। स्थगन कर वासलातको मितिमा प्रचलित करको दर प्रयोग गरि निर्धारण गरिन्छ र स्थगन कर सम्पत्ति प्राप्त गर्दा अथवा स्थगन कर दायित्व फछ्यौट गर्दा उपयोग गरिन्छ। स्थगन गरिएको कर सम्पत्तिलाई भविष्यमा पर्याप्त करयोग्य आय सिर्जित भई उक्त करयोग्य आयमा समायोजन गर्न सकिने व्यवहारिक रूपले सुनिश्चितता नभएसम्म स्थगन कर सम्पत्तिलाई लेखाङ्कन गरिदैन। स्थगन कर सम्पत्तिहरू प्रत्येक प्रतिवेदन मितिमा समीक्षा गरिन्छ र निश्चित रूपमा अपेक्षा गर्न सकिने रकमलाई मात्र प्रस्तुत गर्न उचित समायोजन गरिन्छ। स्थगन कर सम्पत्ति र कर दायित्वहरूलाई निम्न लिखित अवस्थामा अफसेट (Offset) गरिन्छ :

क) कर दायित्व र सम्पत्तिहरू समायोजन (Offset) गर्न कानूनी अधिकार रहेमा

ख) करहरू समान प्राधिकरणले समान संस्थामा लगाउने भएमा र

ग) समूहको कर दायित्व र सम्पत्तिहरू खुद आधार (Net Basis) मा राफसाफ गर्ने आशय भएमा वा कर सम्पत्ति र दायित्व एकैसाथ प्राप्त हुने भएमा।

### ३.१२ व्यवस्थाहरू र सम्भावित सम्पत्ति/दायित्वहरू

विगतको घटनाको परिणाम स्वरूप समूहको वर्तमान परिस्थितिबाट विश्वसनीय तरिकाले नाप्न सकिने सिर्जित वा कानूनी दायित्व र दायित्व पुरा गर्न आर्थिक लाभको बहिर्गमन हुने सम्भावना भए त्यस दायित्वलाई समूहले व्यवस्थाको रूपमा लेखाङ्कन गर्दछ। समूहले

सम्भावित दायित्वको खुलासा त्यति बेला गर्दछ जब सम्भावित दायित्व वा वर्तमान दायित्वको कारण सम्भवतः स्रोतको बहिर्गमनको आवश्यकता पर्न पनि सक्दछ र नपर्न पनि सक्दछ । सम्भावित दायित्व वा वर्तमान दायित्व जसबाट समूहको स्रोतको बहिर्गमनका सम्भावना न्यून रहेमा समूहले त्यसको लागि कुनै व्यवस्था गर्दैन वा त्यसको खुलासा गर्दैन ।

समूहद्वारा गरिएको करारबाट समूहलाई प्रवाह हुने अपेक्षित लाभ भन्दा दायित्वको शर्तहरू पुरा गर्न लाग्ने अपरिहार्य लागत बढी हुने भएमा समूहले Onerous करार को व्यवस्था गर्दछ ।

व्यवस्थाहरू प्रत्येक आर्थिक वर्षको अन्त्यमा समीक्षा गरिन्छ र वर्तमानको उत्तम अनुमानलाई प्रतिविम्बित गर्न समायोजन गरिन्छ । यदि दायित्वको भुक्तानी गर्न संसाधनहरूको बहिर्गमनको सम्भावना नभएमा व्यवस्थालाई फिर्ता गरिन्छ । सम्भावित सम्पत्तिहरू वित्तीय विवरणमा पहिचान गरिंदैन । सम्भावित सम्पत्तिलाई निरन्तर मूल्याङ्कन गरिन्छ र आर्थिक लाभ प्राप्त हुने निश्चित भएमा उक्त सम्पत्ति र सम्बन्धित आयलाई परिवर्तित अवस्थाको अवधिमा लेखाङ्कन गरिन्छ ।

व्युत्पन्न करारका दायित्वहरूलाई सम्भावित दायित्व अन्तर्गतको फरवार्ड एक्सचेन्ज करार (Forward exchange contract) को अन्तर्गत दायित्वमा देखाइन्छ । यसमा फरवार्ड एक्सचेन्ज करारको Notional interest समावेश गरिन्छ । फरवार्ड एक्सचेन्ज करारलाई वर्तमान बजार मूल्यमा ल्याइन्छ र वर्तमान बजार मूल्यमा भएको फरकलाई नाफा/नोक्सान हिसाबमा देखाइन्छ । फरवार्ड एक्सचेन्ज करार फ्यूच्युर्को बेलामा सम्बन्धित लेना/देना रकमलाई फ्यूच्युर् गर्ने समयमा मापन गरिन्छ ।

### ३.१३ निक्षेप, निष्काशन गरिएका ऋणपत्र र सहायक आवधिक दायित्वहरू

निक्षेप, निष्काशन गरिएका ऋणपत्र र सहायक आवधिक दायित्वहरू समूहको ऋण स्रोतहरू हुन् ।

ग्राहकहरू र अन्य बैंकहरू तथा वित्तीय संस्थानहरूद्वारा खातामा जम्मा गरिएको रकम समूहको वित्तीय दायित्व निक्षेप अन्तर्गत पर्दछ । समूहले रकम जुटाउनका लागि जारी गरेको ऋणपत्र वित्तीय दायित्व उपकरण हुन् ।

सहायक आवधिक दायित्वहरू समूहद्वारा अन्य दायित्वहरूको तुलनामा कम प्राथमिकतामा जारी गरेको ऋणपत्र उपकरण हुन् । निक्षेप, निष्काशन गरिएका ऋणपत्र र सहायक आवधिक दायित्वहरू सुरुमा उचित मोलमा वृद्धिशील प्रत्यक्ष कारोवार लागत घटाएर मापन गरिन्छ, र पछि प्रभावकारी ब्याजदर (Effective interest rate) विधि प्रयोग गरी परिशोधित मूल्यमा (Amortized cost) मा मूल्याङ्कन गरिन्छ ।

### ३.१४ आम्दानीको लेखाङ्कन

आम्दानी अन्तर्गत ब्याज आम्दानी, शुल्क र कमिशन, विदेशी विनिमय आम्दानी, कार्ड आम्दानी, निसर्ग आम्दानी आदि समावेश हुन्छन् । आर्थिक लाभहरू प्रवाहित हुने सम्भावना प्रबल भएमा र त्यसको उपयुक्त मापन गर्न सकेमा मात्र आम्दानीको लेखाङ्कन गरिन्छ । आम्दानी प्राप्तिको सम्भावना नरहेको अवधिमा आम्दानीको लेखाङ्कन गरिंदैन । आम्दानी मान्यताका आधारहरू निम्न अनुसार छन् :

#### क) ब्याज आम्दानी

NFRS को आवश्यकता अनुसार उचित मोलमा नाफा नोक्सान हिसाबमा वर्गीकृत बाहेकका ब्याज आम्दानीलाई नाफा नोक्सान विवरणमा प्रभावकारी ब्याजदर विधि प्रयोग गरी लेखाङ्कन गरिएको छ । प्रभावकारी ब्याजदर वित्तीय सम्पत्ति वा दायित्वको अवधि भित्र भविष्यमा हुने भुक्तानी वा प्रवाहहरूलाई डिस्काउन्टीङ (Discounting) गर्दा उक्त वित्तीय सम्पत्ति वा दायित्व को किताबी मूल्य (Carrying value) बराबर प्रतिविम्बित हुने दर हो ।

प्रभावकारी ब्याजदर उपकरणको सबै शर्तहरू विश्लेषण गरि भविष्यमा हुने नगद प्रवाहको अनुमान गरि र भविष्यमा हुने नोक्सानीको अनुमान नगरि गणना गरिन्छ । प्रभावकारी ब्याजदरको गणना कारोवार लागत र शुल्क तिरेको वा प्राप्त गरेको रकमलाई प्रभावकारी ब्याजदरको मापनमा समावेश गरिएको छ । महत्वपूर्ण नभएका कारोवार शुल्क अर्थात वित्तीय सम्पत्ति वा दायित्वको १ प्रतिशत भन्दा कम वा बराबर तथा १ वर्ष सम्मको अवधि भएका वित्तीय सम्पत्ति वा दायित्वको लागि सिधै

नाफा-नोक्सान विवरणमा लेखाङ्कन गरिएको छ र प्रभावकारी ब्याजदरको गणनामा लिइएको छैन । कारोवार शुल्कमा वित्तीय सम्पत्ति निष्काशन गर्दा लागेको वृद्धिशील लागतहरू समावेश गरिएका छन् ।

नाफा-नोक्सान विवरणमा प्रस्तुत गरिएको ब्याज आमदानीमा निम्न आधारमा लेखाङ्कन गरिएका छन् :

- कर्जा तथा सापटी बाहेकका परिशोधित लागतमा मापन गरिने वित्तीय सम्पत्तिहरूको ब्याज आमदानी प्रभावकारी ब्याजदर विधि अनुसार लेखाङ्कन गरिएको छ । उक्त वित्तीय सम्पत्तिहरूमा सरकारी धितोपत्रमा लगानी, कर्पोरेट बण्डमा लगानी, नेपाल राष्ट्र बैंक बण्ड र निक्षेप उपकरणमा लगानी, रिभर्स रिपो, अन्तर बैंक लगानी आदि छन् ।
- उचित मोलमा मापन गरिएको लगानी धितोपत्रको ब्याज प्रभावकारी ब्याजदर विधि अनुसार गणना गरिएको छ ।
- छुट उपकरणहरू (Discounted instruments) जस्तै खरीद गरिएको बिलहरू (Bills discounted), Documents negotiation हरूको आय प्रभावकारी ब्याजदर प्रयोग गरि प्रोदभावी आधारमा छुटको अवधिमा लेखाङ्कन गरिएको छ ।

समूहको व्यापारिक कारोवारसँग सम्बन्धित सबै व्यापारिक सम्पत्तिको ब्याज आमदानीलाई व्यापारिक सम्पत्ति र दायित्वहरूको उचित मोलमा भएको परिवर्तनको साथ खुद व्यापारिक आयमा प्रस्तुत गरिएको छ ।

कारोवारसँग सम्बन्धित आर्थिक लाभहरू संस्थामा प्रवाहित हुने यकिन भएमा मात्र आमदानीको रूपमा लेखाङ्कन गरिन्छ । नगद प्रवाहको अनिश्चितताका कारण कुनै-कुनै अवस्थामा आमदानी प्राप्तिको समयमा वा अनिश्चितता हटेमा मात्र पहिचान गरिएको छ ।

कर्जा तथा सापटीबाट हुने ब्याज आमदानीको लेखाङ्कन नेपाल राष्ट्र बैंकद्वारा जारी “ब्याज आमदानी सम्बन्धी निर्देशन २०१९” को आधारमा गरिएको छ ।

#### ख) शुल्क र कमिशन

वित्तीय सम्पत्तिमा प्रभावकारी ब्याजदरको अभिन्न अंग रहेको शुल्क र कमिशनलाई प्रभावकारी ब्याजदरको मापनमा समावेश गरिन्छ । व्यवस्थापन शुल्क, सेवा शुल्क, सिन्डिकेशन शुल्क, विदेशी मुद्रा लेनदेन कमिशन, क्रेडिट कार्ड जारी गर्ने कमिशन र प्रतिवद्धता सहित अन्य शुल्क र कमिशनहरू सेवा प्रदान गरेपछि लेखाङ्कन गरिन्छ । जब कर्जाको प्रतिवद्धता सीमाको उपयोग गरिदैन, सम्बन्धित प्रतिवद्धता शुल्क प्रतिवद्धताको अवधि भरिमा समदर विधिमा लेखाङ्कन गरिन्छ । शुल्क र कमिशनको लेखाङ्कनका लागि निम्न आधारहरू अपनाइन्छ :

- समूहले प्रतिवद्धता जारी गर्दा रु. १० हजार रूपैयाँ सम्मको कमिशन बाहेकलाई ग्यारेन्टी अवधिमा आयको रूपमा लेखाङ्कन गरिन्छ । रु. १० हजार रूपैयाँ सम्मको ग्यारेन्टी कमिशनलाई ग्यारेन्टी गर्दा नै आयको रूपमा लेखाङ्कन गरिन्छ ।
- समूहद्वारा जारी गरिएको साइट लेटर अफ क्रेडिट (Sight Letter of Credit) को कमिशन जारी भएको बेलामा नै आयको रूपमा लेखाङ्कन गरिन्छ भने टाइम लेटर अफ क्रेडिट (Time Letter of Credit) लाई यसको समयावधिमा प्रोदभावी रूपमा आमदानी लेखाङ्कन गरिन्छ ।
- अन्य शुल्क र कमिशन प्रोदभावी रूपमा आमदानी लेखाङ्कन गरिन्छ ।

#### ग) लाभांश आमदानी

लाभांश प्राप्त गर्ने अधिकार स्थापित भइसकेपछि लाभांशलाई आमदानी जनाइन्छ । लाभांश आयलाई खुद व्यापारिक आमदानी र अन्य सञ्चालन आमदानीमा इक्विटी उपकरणको वर्गिकरण अनुसार प्रस्तुत गरिएको छ ।

#### घ) खुद व्यापारीक आमदानी

खुद व्यापारीक आमदानी अन्तर्गत व्यापारिक सम्पत्ति/दायित्वको पाकेको ब्याज, लाभांश, उचित मोलमा परिवर्तन र विदेशी विनिमयमको कारोवारबाट श्रृजित लाभ/हानी पर्दछ । व्यापारीक आमदानी र घाटालाई एकैसाथ समायोजन गरि नाफा-नोक्सान विवरणमा छुट्टै उल्लेख गरिएको छ ।

**ड) अन्य सञ्चालन आम्दानी**

अन्य सञ्चालन आम्दानी अन्तर्गत व्यापारिक सम्पत्ति/दायित्वको उचित मोलमा भएको अवास्तविक परिवर्तन रकम र लाभांश, जायजेथा तथा उपकरण संयन्त्र र लगानी जायजेथाको विक्रीबाट प्राप्त नाफा/नोक्सान, सुन विक्रीबाट प्राप्त नाफा/नोक्सान र अन्य सञ्चालनसँग समन्धित आम्दानीहरू रहेको छ।

**३.१५ ब्याज खर्च**

निक्षेप सहित वित्तीय दायित्वको ब्याज खर्चलाई नाफा नोक्सान विवरणमा प्रभावकारी ब्याजदर विधि प्रयोग गरी लेखाङ्कन गरिएको छ। सबै व्यापारिक दायित्वहरूको ब्याज खर्च समूहको व्यापारिक कार्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने र व्यापारिक सम्पत्ति तथा दायित्वको उचित मोलमा हुने परिवर्तनको साथ खुद व्यापारिक आम्दानीमा प्रस्तुत गरिन्छ।

**३.१६ कर्मचारी लाभ (Employee Benefits)****क) अल्पकालीन कर्मचारी लाभ (Short Term Employee Benefits)**

अल्पकालीन अवधिको कर्मचारी लाभ दायित्वहरू Discount नगरी मापन गरिन्छ र सम्बन्धित सेवा प्रदान गरिएको समयमा खर्च लेखिएको छ। बोनस ऐन, २०३० ले तोकेको बोनस अन्तर्गत प्रदान गर्नु पर्ने रकमलाई कर्मचारीद्वारा प्रदान गरेको विगत सेवाको परिणामको रूपमा अल्पकालीन कर्मचारी लाभ दायित्व लेखाङ्कन गरिएको छ।

अल्पकालीन कर्मचारी सुविधामा निम्न लिखित कुरा समावेश छन् (यदि प्रतिवेदन मिति पछिको १२ महिना भित्र भुक्तान योग्य भएमा) :

- ज्याला, तलब र सामाजिक सुरक्षा योगदान;
- नाफा बाँडफाँड र बोनस; र
- गैह्र नगद लाभहरू।

**ख) सेवा पछिको लाभ योजना (Post Employment Benefit Plan)**

सेवा पछिको लाभमा निम्न योजनाहरू समावेश छन् :

**अ) परिभाषित योगदान योजना (Defined Contribution Plan)**

परिभाषित योगदान योजना सेवा निवृत्त लाभ योजना हो जस अन्तर्गत समूहले निश्चित योगदानलाई छुट्टै संस्थामा भुक्तान गर्दछ र थप रकम तिर्न कुनै कानुनी वा व्यवहारिक दायित्व हुँदैन। परिभाषित योगदान योजनाको दायित्वहरू सम्बन्धित सेवाहरू प्रदान गरिएको समयमा कर्मचारी खर्चको रूपमा पहिचान र लेखाङ्कन गरिन्छ। भविष्यमा नगद रकम फिर्ता हुने वा कटौती उपलब्ध हुने हदसम्म अग्रिम भुक्तान गरिएको योगदानलाई सम्पत्तिको रूपमा लेखाङ्कन गरिन्छ। परिभाषित योगदान योजनामा कर्मचारीको सेवा प्रदान गरेको वर्षान्त देखि १२ महिना पछाडि भुक्तानी हुने हुँदा, त्यसलाई Discount गरेर वर्तमान मूल्यमा लेखाङ्कन गरिन्छ। समूहले कर्मचारीहरूलाई उपलब्ध गराएको परिभाषित योगदान योजना निम्न अनुसार छ।

**● कर्मचारी सञ्चय कोष**

कानून बमोजिम, समूहका सबै कर्मचारीले कर्मचारी सञ्चयकोष लाभ प्राप्त गर्न हकदार हुन्छन्। कर्मचारी सञ्चयकोष परिभाषित योगदान योजना अन्तर्गत कर्मचारी र समूह दुवैले पूर्व निर्धारित दर (हाल, आधारभूत तलब प्लस ग्रेडको १० प्रतिशत) अनुसार रकम योगदान गर्छन्। समूहले आफ्नो वार्षिक योगदान बाहेक सञ्चयकोषको लागि अन्य दायित्व पहिचान गर्दैन।

**आ) परिभाषित लाभ योजना**

परिभाषित लाभ योजना परिभाषित योगदान योजना बाहेकको सेवा निवृत्त लाभ योजना हो। लाभ योजनाहरूको सन्दर्भमा समूहको खुद दायित्वहरू प्रत्येक योजनाको लागि कर्मचारीले भविष्यमा प्राप्त गर्ने लाभ रकमको अनुमान लगाएका

हुन्छन् । त्यस लाभलाई वर्तमान मूल्य निर्धारण गर्न Discount गरिन्छ । पहिचान नगरिएका विगत सेवा लागतहरू र योजनागत सम्पत्तिहरूको उचित मोल दायित्वमा घटाइन्छ । Discount Rate प्रतिवेदन मितिमा उच्च गुणस्तरको समान Maturity मिति भएको कर्पोरेट बण्डको दर हो जसको अनुमानित अवधि समूहको दायित्वको अवधि समान हुन्छ । दायित्वको गणना वार्षिक रूपमा प्रोजेक्ट युनिट क्रेडिट (Projected Unit Credit) विधि प्रयोग गरी Actuary द्वारा गरिन्छ ।

समूहले परिभाषित लाभ योजनाबाट उत्पन्न विमाङ्किक नाफा वा नोक्सानलाई तुरुन्त अन्य विस्तृत आयमा लेखाङ्कन गर्दछ र परिभाषित लाभ योजनामा भएको खर्चलाई नाफा वा नोक्सान खाता मा लेखाङ्कन गर्दछ । उपदान समूहद्वारा कर्मचारीहरूलाई प्रदान गरिएको परिभाषित लाभ योजना हो ।

- **उपदान**

समूहले भाद्र १, २०७४ भन्दा अघि भर्ना हुने कर्मचारीहरूको लागि विमाङ्किक मूल्याङ्कन (Actuary Valuation) को आधारमा उपदान लेखाङ्कन गर्दछ भने भाद्र १, २०७४ वा त्यस पश्चात् भर्ना हुने कर्मचारीहरूको लागि प्रोदभावी आधारमा कर्मचारी सेवा विनियमावली अनुसार उपदान लेखाङ्कन गर्दछ ।

### इ) अन्य दीर्घकालीन कर्मचारी लाभहरू

कर्मचारीहरूले सम्बन्धित सेवा प्रदान गरेको वित्तीय वर्षान्त पछि बाह्र महिनामा पुरा भुक्तानी नहुने आशा गरिएका लाभहरू दीर्घकालीन कर्मचारी लाभहरूमा समावेश हुन्छन् । समूहले सबै विमाङ्किक नाफा वा नोक्सान, सबै सेवा लागत र अन्य दीर्घकालीन कर्मचारी लाभहरू सम्बन्धित ब्याजलाई नाफा वा नोक्सान खातामा लेखाङ्कन गर्दछ । बिरामी बिदा र घर बिदा समूहले कर्मचारीहरूलाई प्रदान गरेको अन्य दीर्घकालीन कर्मचारी लाभ हुन् ।

- **विदा वापतको तलब (Leave Salary)**

समूहका कर्मचारीहरूले तोकिएको अधिकतम सीमा सम्म बिदा सञ्चित गर्न सक्छन् । समूहका कर्मचारीहरूले कर्मचारी सेवा विनियमावली अनुसार सञ्चित बिदाको आंशिक भुक्तानी लिन सक्छन् । समूहले सञ्चित विदा वापतको दायित्व विमाङ्किक (Actuarial) मूल्याङ्कन को आधारमा लेखाङ्कन गर्दछ ।

### ई) समाप्ति लाभ (Termination Benefit)

जब समूहले फिर्ता लिने यथार्थ परक सम्भावना बिना, स्वेच्छिक अवकाशलाई प्रोत्साहन गर्ने प्रस्तावको परिणाम स्वरूप समाप्ति लाभ (Termination benefit) प्रदान गर्ने औपचारिक विस्तृत योजनाको लागि प्रतिबद्ध हुन्छ तब समाप्ति लाभलाई खर्चको रूपमा लेखाङ्कन गरिन्छ । यदि समूहले स्वेच्छिक अवकाश प्रस्ताव गरेको छ र त्यस प्रस्ताव स्वीकार गरिने सम्भावना र संख्याको भरपर्दो अनुमान गर्न सकिन्छ भने प्रस्ताव गरिएको समाप्ति लाभलाई खर्चको रूपमा लेखाङ्कन गरिन्छ । यदि सुविधाहरू प्रतिवेदन मितिको १२ महिना भन्दा पछि भुक्तान योग्य छन् भने, त्यसलाई Discounting गरी हालको मूल्यमा ल्याइन्छ ।

### ३.१७ पट्टा (Lease)

#### समूहले पट्टा लिँदा

समूहले सम्पत्ति प्रयोगको अधिकारलाई पट्टाको प्रारम्भिक मितिमा लेखाङ्कन गर्दछ । पट्टा दायित्वको प्रारम्भिक मापनको रकममा प्रारम्भिक मिति वा पट्टा सुरु हुनु अघि गरिएको भुक्तानी समावेश गरि पट्टाबाट प्राप्त प्रोत्साहन र प्रारम्भमा पट्टा लिने व्यक्तिले गरेको कुनै पनि प्रत्यक्ष खर्चलाई घटाई सम्पत्ति प्रयोग गर्ने अधिकारको लागतमा निर्धारण गरिन्छ । लागतबाट सञ्चित ह्रास, सञ्चित क्षय तथा पट्टा दायित्वको पुनःमापन भएमा सो रकम समायोजन गरि सम्पत्ति प्रयोग गर्ने अधिकार निर्धारण गरिन्छ । समूहले पट्टा प्रारम्भ भएको मितिदेखि सम्पत्तिहरूको उपयोगी जीवनको अन्त्यसम्म समदर विधि आधारमा सम्पत्तिको प्रयोगको अधिकारलाई ह्रास कट्टा गर्दछ ।

समूहले आफ्नो पट्टा दायित्व निर्धारण गर्दाको उक्त समयमा भुक्तानी नभएका सम्भौताहरूको वर्तमान मूल्यमा मापन गर्दछ । निश्चित

भुक्तानीहरूमा प्रोत्साहन प्राप्त हुन बाँकी रकम, परिवर्तनशील पट्टा भुक्तानीहरू, बाँकी मूल्य जमानत अन्तर्गत समूहले तिर्ने अपेक्षा गरिएको रकम, समूहले त्यो विकल्प लागु गर्न निश्चित भएमा खरिद विकल्पको यकिन मूल्य र पट्टा समाप्त गर्दा लाग्ने शुल्क घटाई निर्धारण गरिन्छ ।

### समूहले पट्टा दिँदा

पट्टालाई वित्त पट्टा वा सञ्चालन पट्टामा दुई प्रकारमा वर्गीकृत गरिन्छ । यदि समूहको सम्पत्तिसँग सम्बन्धित सम्पूर्ण जोखिम तथा अवसरहरू काउन्टर पार्टीमा हस्तान्तरण हुने तर स्वामित्व हस्तान्तरण नहुने सम्भौताहरूलाई वित्त पट्टा मा वर्गीकृत गर्दछ । तर सम्पत्तिसँग सम्बन्धित सम्पूर्ण जोखिम तथा अवसरहरू काउन्टर पार्टीमा हस्तान्तरण गरिँदैन भने त्यसलाई सञ्चालन पट्टाको रूपमा वर्गीकृत गरिन्छ । समूहले सञ्चालन पट्टाबाट आएको भुक्तानीलाई समदर विधि आधारमा लिज अवधीसम्मको लागि आम्दानीको रूपमा लेखाङ्कन गर्दछ ।

### ३.१८ वित्तीय जमानत र कर्जा प्रतिवद्धता

वित्तीय जमानत भनेको भुक्तानी दिन असफल भएको अवस्थामा समूहले धारकलाई ऋण उपकरणको शर्तको आधारमा क्षतिपूर्ति दिन गरेको सम्भौता हो । कर्जा प्रतिवद्धता पूर्व निर्दिष्ट शर्त र शर्तहरू अन्तर्गत रहि कर्जा प्रदान गर्ने प्रतिवद्धता हो ।

वित्तीय जमानत र कर्जा प्रतिवद्धताहरू सम्भावित दायित्वको रूपमा लेखाङ्कन गरिन्छ र वित्तीय स्थितिको विवरणमा लेखाङ्कन गरिँदैन । वित्तीय जमानत र कर्जा प्रतिवद्धताबाट उत्पन्न दायित्वहरू भुक्तानी गरी कर्जा सापटमा समावेश गरिन्छ ।

### ३.१९ शेयर पूँजी र कोष

#### क) शेयर पूँजी

समूहले पूँजीगत उपकरणहरूलाई उपकरणको अनुबन्ध शर्तहरूको आधारमा वित्तीय दायित्व वा इक्विटी उपकरणहरूको रूपमा वर्गीकृत गरेको छ । इक्विटीलाई समूहको कुल सम्पत्तिमा सम्पूर्ण दायित्व घटाए पछि बाँकी स्वार्थको रूपमा परिभाषित गरिएको छ । साधारण शेयरलाई समूहको इक्विटीको रूपमा वर्गीकृत गरिएको छ र त्यसको बाँडफाँडलाई इक्विटीमा भएको परिवर्तनको विवरणमा प्रस्तुत गरिएको छ ।

यस आ.व. को लागि समूहले नियामक निकायले तोकेको पूँजी पर्याप्तता अनुपात ११ प्रतिशत कायम गरेको छ ।

#### ख) शेयर निष्काशन खर्च

शेयर निष्काशनमा प्रत्यक्ष रूपमा सम्बन्धित वृद्धिशील लागतलाई इक्विटी उपकरणको प्रारम्भिक मापनबाट घटाइ समायोजन गरिन्छ ।

### ३.२० प्रति शेयर आम्दानी

समूहले साधारण शेयरको लागि आधारभूत प्रति शेयर आम्दानी र डाइलुटेड प्रति शेयर आम्दानी प्रस्तुत गर्दछ । समूहको साधारण शेयरधनीहरूको लागि उपलब्ध नाफा वा नोक्सानलाई सो अवधिको अन्त्यमा रहेको भारित औषत शेयर संख्याले भाग गरि आधारभूत प्रति शेयर आम्दानी गणना गरिएको छ । कुल नाफा र इक्विटी शेयर संख्याको भारित औषत संख्यालाई सम्भाव्य डाइलुटेड साधारण शेयरले पार्ने असरलाई समायोजन गरि डाइलुटेड प्रति शेयर आम्दानी गणना गरिएको छ ।

### ३.२१ क्षेत्रगत प्रतिवेदन

समूहले क्षेत्रगत प्रतिवेदनलाई आम्दानी आर्जन गर्ने र खर्च गर्ने व्यवसायिक गतिविधिहरूका आधारमा पहिचान गरेको छ जसको नतिजालाई व्यवस्थापनले समीक्षा गरी प्रत्येक क्षेत्रलाई आवश्यक पर्ने स्रोत विनियोजन बारेमा निर्णय गर्दछ ।

बैंकले प्रदान गर्ने सेवा तथा प्रडक्टको प्रकृतिको आधारमा बैंकको प्रमुख व्यवसायिक क्षेत्रहरूमा बैंकिंग, ट्रेजरी, कार्ड र रेमिट्यान्स पर्दछ । व्यवसायिक क्षेत्रहरू बीचको कारोवारलाई निर्धारित ट्रान्सफर लागतमा कर्पोरेट अफिससँग लेखाङ्कन गरिन्छ । ट्रेजरी विभागले बैंकको कोष प्रबन्धकको रूपमा कार्य गर्दछ ।

क्षेत्रगत परिणाम निकाल्दा प्रत्यक्ष रूपमा त्यस क्षेत्रसँग सम्बन्ध राख्ने आम्दानी र खर्चका साथै उचित आधारमा छुट्टयाउन मिल्ने साभ्का आम्दानी र खर्चलाई गणना गरिएको हुन्छ । कर्पोरेट अफिससँग सम्बन्धित वा पहिचान गरिएका क्षेत्रहरूमा विनियोजन गर्न नसकिने आय, खर्च, सम्पत्ति र दायित्वहरू अविभाजित (Unallocated) हुन्छन् । अविभाजित वस्तुहरूमा मुख्यतया कर्पोरेट सम्पत्तिहरू (मुख्य रूपमा बैंकको कर्पोरेट भवन), प्रमुख कार्यालय सञ्चालन खर्च, र कर सम्पत्ति र उत्तरदायित्वहरू समावेश छन् जसलाई बैकिङ क्षेत्रमा वर्गीकृत गरिएको छ ।

### ३.२२ बिक्रीको लागि राखिएको गैह्र चालु सम्पत्ति

गैह्र-चालु सम्पत्तिलाई (वा निसर्ग समूहहरू सम्पत्ति र दायित्वहरू सहित) बिक्रीको लागि राखिएको सम्पत्तिमा वर्गीकरण गरिएको छ र किताबी मूल्य वा यदि उक्त सम्पत्तिको किताबी मूल्य निरन्तर प्रयोगको माध्यमबाट भन्दा बिक्रीको माध्यमबाट प्राप्त हुने भएमा उचित मोलमा बेचनको लागि लाग्ने खर्च घटाएपछिको मोलमा जुन कम हुन्छ त्यसमा मापन गरिन्छ । बिक्रीको लागि राखिएको सम्पत्तिमा ह्रास वा परिशोधनको हिसाब गरिदैन । प्रारम्भिक वर्गीकरण र त्यसपछिको मूल्याङ्कनमा हुने कुनै हानी-नोक्सानीलाई खर्चको रूपमा लेखाङ्कन गरिन्छ । बेचनको लागि लाग्ने खर्च घटाएपछिको बढेको उचित मोललाई पहिले लेखाङ्कन गरिएको सञ्चित-हानी नोक्सानी भन्दा बढी नहुने गरी नाफा-नोक्सान हिसाबमा लेखाङ्कन गरिन्छ ।

### ३.२३ गैह्र वित्तीय सम्पत्तिको हानी नोक्सानी

समूहले प्रत्येक प्रतिवेदन मितिमा सम्पत्तिको हानी नोक्सानीको क्षयको संकेत मूल्याङ्कन गर्दछ । यदि कुनै संकेत भएमा वा सम्पत्तिको वार्षिक हानी-नोक्सानी समिक्षा आवश्यक भएमा, समूहले सम्पत्तिको प्राप्त योग्य रकम (Recoverable Amount) अनुमान गर्दछ । सम्पत्तिको पुनः प्राप्त योग्य रकम नगद उत्पादन इकाईको (Cash Generating Unit) उचित मोलमा बिक्री गर्न लाग्ने खर्च घटाइ आएको रकम वा यसको प्रयोग मूल्य (Value in Use) मध्येको उच्च रकमलाई मानिन्छ । यदी सम्पत्ति वा नगद उत्पादन इकाई (Cash Generating Unit) को किताबी मूल्य यसको प्राप्त योग्य रकम भन्दा बढी भएमा, सम्पत्तिको-हानी भएको मानिन्छ र यसलाई प्राप्त योग्य रकममा लेखाङ्कन गरिन्छ । प्रयोग मूल्यको (Value in Use) मूल्याङ्कन गर्न उचित मूल्याङ्कन विधि प्रयोग गरी भविष्यमा हुने अनुमानित नगद प्रवाहलाई पूर्व कर डिस्काउन्ट दर (Pre Tax Discount Rate) प्रयोग गरी उनीहरूको वर्तमान मूल्यमा ल्याइन्छ ।

### ३.२४ प्रतिवेदन मिति पछिका घटनाहरू

NAS 10 'Events after Reporting Date' अनुसार प्रतिवेदन मिति पछिका सबै महत्वपूर्ण घटनाहरू विश्लेषण गरिएको छ र वित्तीय विवरणमा उचित समायोजन वा खुलासाहरू गरिएका छन् ।

## सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेड

### वित्तीय विवरणहरूका अनुसूचीहरू

२०७५ साल आषाढ मसान्तको (जुलाई १६, २०२२)

#### ४.१ नगद तथा नगद समान

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नगद मौज्जात	६,५८५,१५२,७२७	५,०६८,३३६,६७७	६,५८५,१४२,७२७	५,०६१,५५४,६७१
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	१,२५२,९८२,१८७	१,७९९,०४५,९००	१,२५२,६२४,०९२	१,७९९,०४५,९००
माग तथा अल्प सूचनामा प्राप्त हुने रकम	५,९९१,१३७,०४२	८७९,५२४,१८०	५,९९१,१३७,०४२	८७९,५२४,१८०
अन्य*	४,०६३,८३७,४०९	३,८२२,९१६,९६८	४,०६३,८३७,४०९	३,८२२,९१६,९६८
<b>कुल</b>	<b>१७,८९३,१०९,३६६</b>	<b>११,५६९,८२३,७२६</b>	<b>१७,८९२,७४१,२७०</b>	<b>११,५६३,०४१,७२०</b>

\*अन्य नगद तथा नगद समानमा अनिवार्य नगद मौज्जात (Cash Reserve Ratio) को लागि आवश्यक भन्दा बढि राखिएको मौज्जात लेखाङ्कन गरिएको हो ।

#### ४.२ नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नेपाल राष्ट्र बैंकमा रहेको वैधानिक मौज्जात	४,२६६,५०८,०५३	३,७९६,४८७,७९७	४,२६६,५०८,०५३	३,७९६,४८७,७९७
पुनः बिक्रिको सम्भौतामा खरिद गरिएको धितोपत्र	-	-	-	-
नेपाल राष्ट्र बैंकबाट लिन बाँकी अन्य निक्षेप र पाउनुपर्ने रकम	-	-	-	-
<b>कुल</b>	<b>४,२६६,५०८,०५३</b>	<b>३,७९६,४८७,७९७</b>	<b>४,२६६,५०८,०५३</b>	<b>३,७९६,४८७,७९७</b>

#### ४.३ बैंक तथा वित्तीय संस्थामा रहेको लगानी मौज्जात

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
स्वदेशी बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	-	४९,६९१,०४०	-	४९,६९१,०४०
विदेशी बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	१,२३३,६३१,४५७	२,८२५,१८३,७७१	१,२३३,६३१,४५७	२,८२५,१८३,७७१
घटाउने: क्षय (Impairment) को लागि व्यवस्था	-	-	-	-
<b>कुल</b>	<b>१,२३३,६३१,४५७</b>	<b>२,८७४,८७४,८११</b>	<b>१,२३३,६३१,४५७</b>	<b>२,८७४,८७४,८११</b>

#### ४.४ व्युत्पन्न (Derivative) वित्तीय उपकरणहरू

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
<b>व्यापारिक लगानी</b>				
ब्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-
अग्रिम विनिमय सम्भौता	२,६५९,०८९	४७,००७,४९८	२,६५९,०८९	४७,००७,४९८
अन्य	-	-	-	-

जोखिम व्यवस्थापनको निमित्त				
ब्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-
अग्रिम विनिमय सम्झौता	-	-	-	-
अन्य	-	-	-	-
<b>कुल</b>	<b>२,६५९,०८९</b>	<b>४७,००७,४९८</b>	<b>२,६५९,०८९</b>	<b>४७,००७,४९८</b>

#### ४.५ अन्य व्यापारिक सम्पत्तिहरू

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
ट्रेजरी बिल	-	-	-	-
नेपाल सरकारको ऋणपत्र	-	-	-	-
नेपाल राष्ट्र बैंकको ऋणपत्र	-	-	-	-
स्वदेशी इजाजत प्राप्त संस्थाको ऋणपत्र	-	-	-	-
शेयरहरू	५४०,५३२,५८५	६१५,१००,०३८	३२७,१३२,५२४	४५२,२७७,९८१
अन्य*	२०७,८५५	१४४,६१०,९५६	२०७,८५५	१४४,६१०,९५६
<b>जम्मा</b>	<b>५४०,७४०,४४०</b>	<b>७५९,७१०,९९४</b>	<b>३२७,३४०,३७९</b>	<b>५९६,८८८,९३७</b>
धितोमा राखिएको (Pledged)	-	-	-	-
धितोमा नराखिएको (Non-pledged)	५४०,७४०,४४०	७५९,७१०,९९४	३२७,३४०,३७९	५९६,८८८,९३७

\*अन्य व्यापारिक सम्पत्तिमा Vault मा राखिएको सुन तथा चाँदी समावेश छन्।

धितोपत्रमा लागानी गरिएका अन्य व्यापारिक सम्पत्तिहरू	समूह				बैंक			
	यस वर्ष		गत वर्ष		यस वर्ष		गत वर्ष	
	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)
<b>१. बैंकको सूचिकृत धितोपत्रमा लागानी</b>								
१.१ सोल्टी होटल लिमिटेड ०.१५ इक्विटी शेयर रु. १० प्रति शेयर	४१	३०	४४,४९८	४२,४८३	४१	३०	४४,४९८	४२,४८३
१.२ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १४,०३५.१० इक्विटी शेयर (१,९७५.४० बोनास शेयर सहित) रु १०० प्रति शेयर	१४,९४४,११५	१०,४८४,२१७	१२,३४६,२३०	१८,५७५,७४५	१४,९४४,११५	१०,४८४,२१७	१२,३४६,२३०	१८,५७५,७४५
१.३ एशिएन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ०.९० इक्विटी शेयर रु. १०० प्रति शेयर	४६२	५१७	४६२	९७१	४६२	५१७	४६२	९७१
१.४ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ०.०९६ इक्विटी शेयर रु. १०० प्रति शेयर	५७	५५	५७	९२	५७	५५	५७	९२
१.५ शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड १६,८९६ इक्विटी शेयर (६९४.२३ बोनास शेयर सहित) रु १०० प्रति शेयर	२४,८८४,४६१	१३,६३५,०६८	२१,९६७,७७९	२०,८७६,६३०	२४,८८४,४६१	१३,६३५,०६८	२१,९६७,७७९	२०,८७६,६३०
१.६ नेको इन्स्योरेन्स लिमिटेड ५,५८५.३० इक्विटी शेयर (९८४.८८ बोनास शेयर सहित) रु. १०० प्रति शेयर	६,३०६,३६१	३,८७६,१९९	५,१९१,४५४	४,६७१,४६५	६,३०६,३६१	३,८७६,१९९	५,१९१,४५४	४,६७१,४६५
१.७ विद्यार्थ इन्स्योरेन्स लिमिटेड १ इक्विटी शेयर रु. १०० प्रति शेयर	३३०	५४४	३३०	५१२	३३०	५४४	३३०	५१२
१.८ मुडेसियाल इन्स्योरेन्स कम्पनी लिमिटेड २५.५० इक्विटी शेयर रु. १०० प्रति शेयर	१५,४२७	८,८७३	१५,४२७	१९,३०३	१५,४२७	८,८७३	१५,४२७	१९,३०३
१.९ लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड ०.८२ इक्विटी शेयर रु. १०० प्रति शेयर	१०	१,१६३	१०	१,६०४	१०	१,१६३	१०	१,६०४
१.१० प्राइम लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड १.१५ इक्विटी शेयर रु. १०० प्रति शेयर	५७०	६५४	५७०	९५४	५७०	६५४	५७०	९५४
१.११ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड ०.७१ इक्विटी शेयर रु. १०० प्रति शेयर	५८६	४७०	५८६	८३५	५८६	४७०	५८६	८३५
१.१२ रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड ८,२८० इक्विटी शेयर रु. १०० प्रति शेयर	५,०५५,०४६	२,७७३,८००	४,३२६,७७१	४,२१६,८००	५,०५५,०४६	२,७७३,८००	४,३२६,७७१	४,२१६,८००
१.१३ सूर्य जीवन बीमा कम्पनी लिमिटेड ४६० इक्विटी शेयर रु. १०० प्रति शेयर	२५८,५३०	१७७,९९१	१९१,६६७	२५३,५५०	२५८,५३०	१७७,९९१	१९१,६६७	२५३,५५०
१.१४ एन एल जी इन्स्योरेन्स कम्पनी लिमिटेड ०.३९ इक्विटी शेयर रु. १०० प्रति शेयर	१२६	१८५	१२६	३९०	१२६	१८५	१२६	३९०
१.१५ लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड ०.१९ इक्विटी शेयर रु. १०० प्रति शेयर	११३	७१	११३	७१	११३	७१	११३	७१
१.१६ नेपाल पुनर्बीमा कम्पनी लिमिटेड २,८३० इक्विटी शेयर रु. १०० प्रति शेयर	३,६७७,५६६	२,०८०,०५०	३,२७०,०००	३,१८८,०००	३,६७७,५६६	२,०८०,०५०	३,२७०,०००	३,१८८,०००
१.१७ नेपाल दुर्संचार कम्पनी लिमिटेड ३,६०० इक्विटी शेयर रु. १०० प्रति शेयर	४,१६६,४९०	३,४६४,०४०	४,१६६,४९०	३,९४२,०००	४,१६६,४९०	३,९४२,०००	४,१६६,४९०	३,९४२,०००

धितोपत्रमा लागानी गरिएका अन्य व्यापारिक सम्पत्तिहरू	समूह				वैक			
	यस वर्ष		गत वर्ष		यस वर्ष		गत वर्ष	
	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)
१.१८ चिलिमे जलाविद्युत कम्पनी लिमिटेड १.०४ इक्विटी शेयर रु. १०० प्रति शेयर	-	४२५	-	६६६	-	४२५	-	६६६
१.१९ रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड ६.७६ इक्विटी शेयर रु. १०० प्रति शेयर	२,१८१	५,६६१	३६,०८९	६४,३७२	२,१८१	५,६६१	३६,०८९	६४,३७२
१.२० छिमिक लघुवित्त वित्तीय संस्था लिमिटेड १.५२ इक्विटी शेयर रु. १०० प्रति शेयर	१,६४६	१,६६८	२,७२४,०६८	३,४३४,६२४	१,६४६	१,६६८	२,७२४,०६८	३,४३४,६२४
१.२१ फर्स्ट माइक्रोफाइनेन्स लघुवित्त वित्तीय संस्था लिमिटेड १.२७ इक्विटी शेयर रु. १०० प्रति शेयर	१८३	८४३	४७१	२,४४५	१८३	८४३	४७१	२,४४५
१.२२ डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड १.७९ इक्विटी शेयर रु. १०० प्रति शेयर	९२४	१,६८६	९२४	२,५२०	९२४	१,६८६	९२४	२,५२०
१.२३ महिली लघुवित्त वित्तीय संस्था लिमिटेड २ इक्विटी शेयर रु. १०० प्रति शेयर	२,४३६	२,३१०	११,८०५	१५,२६०	२,४३६	२,३१०	११,८०५	१५,२६०
१.२४ एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड ०.२२ इक्विटी शेयर रु. १०० प्रति शेयर	१२०	१८९	६,६५६	१८,८८०	१२०	१८९	६,६५६	१८,८८०
१.२५ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड ०.८९ इक्विटी शेयर रु. १०० प्रति शेयर	६६५	१,०४३	६६५	१,२४४	६६५	१,०४३	६६५	१,२४४
१.२६ आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड १.१० इक्विटी शेयर रु. १०० प्रति शेयर	७२६	६१०	७२६	८६७	७२६	६१०	७२६	८६७
१.२७ नेस्डे लघुवित्त वित्तीय संस्था लिमिटेड १.२१ इक्विटी शेयर रु. १०० प्रति शेयर	३	१,६००	३	१,६००	३	१,६००	३	१,६००
१.२८ साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड ३.३१ इक्विटी शेयर रु. १०० प्रति शेयर	१४५	३,५२५	४,१८९	१२५,७०२	१४५	३,५२५	४,१८९	१२५,७०२
१.२९ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ०.५९ इक्विटी शेयर रु. १०० प्रति शेयर	१०५	६५१	४६१	१,६०४	१०५	६५१	४६१	१,६०४
१.३० एन आई बि एल समृद्धि फण्ड ?	-	-	३,४७७,८२०	४,९९४,१५०	-	-	३,४७७,८२०	४,९९४,१५०
१.३१ एन आई बि एल समृद्धि फण्ड २ ५००,००० इकाई रु. १० प्रति इकाई	५,०००,०००	४,३३५,०००	५,०००,०००	५,४०५,०००	५,०००,०००	४,३३५,०००	५,०००,०००	५,४०५,०००
१.३२ एनएमबि हाइब्रिड फण्ड एल ? ७७४,०६९ इकाई रु. १० प्रति इकाई	७,७४०,६९०	८,६६९,५७३	७,७४०,६९०	१०,५६६,०४२	७,७४०,६९०	८,६६९,५७३	७,७४०,६९०	१०,५६६,०४२
१.३३ नबिल इक्विटी फण्ड ८५७,५४९ इकाई रु. १० प्रति इकाई	८,५७५,४९०	८,५७५,४९०	८,५७५,४९०	१२,५२०,११५	८,५७५,४९०	८,५७५,४९०	८,५७५,४९०	१२,५२०,११५
१.३४ एन आई बि एल प्रगति फण्ड १,२३३,२२२ इकाई रु. १० प्रति इकाई	१२,३३२,२२०	१२,३५६,८८४	१२,३३२,२२०	१८,३१३,३४७	१२,३३२,२२०	१२,३५६,८८४	१२,३३२,२२०	१८,३१३,३४७
१.३५ कुमारी इक्विटी फण्ड ५००,००० इकाई रु. १० प्रति इकाई	५,०००,०००	५,०३५,०००	५,०००,०००	५,२५०,०००	५,०००,०००	५,०३५,०००	५,०००,०००	५,२५०,०००
१.३६ लक्ष्मी इक्विटी फण्ड १४२,४७८ इकाई रु. १० प्रति इकाई	१,४२४,७८०	१,४१०,५३२	१,४२४,७८०	१,९६६,१९६	१,४२४,७८०	१,४१०,५३२	१,४२४,७८०	१,९६६,१९६

धितोपत्रमा लागानी गरिएका अन्य व्यापारिक सम्पत्तिहरू	समूह				वैक			
	यस वर्ष		गत वर्ष		यस वर्ष		गत वर्ष	
	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)
१.३७ सिद्धार्थ इन्विवटी फण्ड १,५०६,१४८ इकाई रु. १० प्रति इकाई	१,५०६,१४८	१,४,८८०,७४२	१,५०६,१४८	२,१,१६१,३७९	१,५०६,१४८	१,४,८८०,७४२	१,५०६,१४८	२,१,१६१,३७९
१.३८ सानिमा इन्विवटी फण्ड २,२००,००० इकाई रु. १० प्रति इकाई	२,२००,०००	२,८,०५०,०००	२,२००,०००	३,६,३८८,०००	२,२०,०००,०००	२,८,०५०,०००	२,२०,०००,०००	३,६,३८८,०००
१.३९ सानिमा लार्ज क्याप फण्ड ५००,००० इकाई रु. १० प्रति इकाई	५,००,०००	४,६६०,०००	५,००,०००	५,२५०,०००	५,००,०००,०००	४,६६०,०००	५,००,०००,०००	५,२५०,०००
१.४० नबिल ब्यालेन्स फण्ड २ १००,००० इकाई रु. १० प्रति इकाई	१,००,०००	१,०७८,०००	१,००,०००	१,४१०,०००	१,००,०००,०००	१,०७८,०००	१,००,०००,०००	१,४१०,०००
१.४१ सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ रिस्क २ ७,९८९,४५९ इकाई रु. १० प्रति इकाई	७,९८९,४५९	७,८,२६६,८०४	७,९८९,४५९	११,३,४५०,३१८	७,९८९,४५९	७,८,२६६,८०४	७,९८९,४५९	११,३,४५०,३१८
१.४२ एनएमबि ५० १००,००० इकाई रु. १० प्रति इकाई	१,००,०००	१,२३०,०००	१,००,०००	१,४९५,५००	१,००,०००,०००	१,२३०,०००	१,००,०००,०००	१,४९५,५००
१.४३ सनराइज फस्ट म्युचुअल फण्ड २००,००० इकाई रु. १० प्रति इकाई	२,००,०००	२,३००,०००	२,००,०००	३,२००,०००	२,००,०००,०००	२,३००,०००	२,००,०००,०००	३,२००,०००
१.४४ सनराइज ब्लूचिप फण्ड ५००,००० इकाई रु. १० प्रति इकाई	५,००,०००	४,३७०,०००	५,००,०००	५,०८०,०००	५,००,०००,०००	४,३७०,०००	५,००,०००,०००	५,०८०,०००
१.४५ लक्ष्मी उन्नति कोष ५००,००० इकाई रु. १० प्रति इकाई	५,००,०००	४,७८०,०००	५,००,०००	६,३१०,०००	५,००,०००,०००	४,७८०,०००	५,००,०००,०००	६,३१०,०००
१.४६ हाइड्रोलेक्ट्रीसिटी इनभेष्टमेन्ट कम्पनी लिमिटेड ६८,८१९ इक्विटी शेयर रु. १० प्रति शेयर	६,०८२,५००	१३,७६३,७३६	२,८६६,४००	१४,३०५,१४०	६,०८२,५००	१३,७६३,७३६	२,८६६,४००	१४,३०५,१४०
१.४७ मेरो माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ३ इक्विटी शेयर रु. १०० प्रति शेयर	-	-	-	१,५४,६००	-	-	-	१,५४,६००
१.४८ डायी ग्रुप पावर लिमिटेड ३ इक्विटी शेयर रु. १०० प्रति शेयर	८३	७१६	८३	३९८,४३०	८३	७१६	८३	३९८,४३०
१.४९ अरुण काबेली पावर लिमिटेड	-	-	-	१,४७,४१४	-	-	-	१,४७,४१४
१.५० ग्लोबल आफर्स सफुन्त योजना ? ३,७९७,२६८ इकाई रु. १० प्रति इकाई	३,७९७,२६८	३,७,९७२,६८०	३,७९७,२६८	७,७,००८,५९५	३,७९७,२६८	३,७,९७२,६८०	३,७९७,२६८	७,७,००८,५९५
१.५१ फरवर्ड माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड २१.६० इक्विटी शेयर रु. १०० प्रति शेयर	५२०	५१,५१६	५२०	२२,१,६००	५२०	५१,५१६	५२०	२२,१,६००
१.५२ नेशनल माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड	-	-	-	२,१९,७८३	-	-	-	२,१९,७८३
१.५३ एन आई सी पंशिया ग्रोथ फण्ड २,०००,००० इकाई रु. १० प्रति इकाई	२,००,०००	२,३,३००,०००	२,००,०००	३,०,०००,०००	२,००,०००,०००	२,३,३००,०००	२,००,०००,०००	३,०,०००,०००
१.५४ प्रभु इन्व्हेन्स लिमिटेड - संस्थापक शेयर ३९,४३२.६८ इक्विटी शेयर रु. १०० प्रति शेयर	१,७०२,९६७	८,४३८,५९४	१,७०२,९६७	१,७,०५१,५२०	१,७०२,९६७	८,४३८,५९४	१,७०२,९६७	१,७,०५१,५२०
१.५५ एन बी वी म्युचुअल फण्ड ? ५,००,००० इकाई रु. १० प्रति इकाई	५,००,०००	४,६३५,०००	५,००,०००	४,६३५,०००	५,००,०००,०००	४,६३५,०००	५,००,०००,०००	४,६३५,०००
१.५६ एन एम बी सरल वचत कोष ९,५०० इकाई रु. १० प्रति इकाई	९५,०००	९५,०००	९५,०००	९५,०००	९५,०००,०००	९५,०००	९५,०००,०००	९५,०००

धितोपत्रमा लगानी गरिएका अन्य व्यापारिक सम्पत्तिहरू	समूह				बैंक			
	यस वर्ष		गत वर्ष		यस वर्ष		गत वर्ष	
	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)
१.५७ मेगा म्युचुअल फण्ड ? ४३६,३४० इकाई रु. १० प्रति इकाई	४,३६३,४००	३,४८६,३५७			४,३६३,४००	३,४८६,३५७		
१.५८ कुमारी धनपति योजना १०,००,००० इकाई रु. १० प्रति इकाई	१०,०००,०००	१०,०००,०००			१०,०००,०००	१०,०००,०००		
१.५९ एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड १०,००,००० इकाई रु. १० प्रति इकाई	१०,०००,०००	१०,०००,०००			१०,०००,०००	१०,०००,०००		
१.६० नबिल ब्यालेन्स फण्ड ? १६,६८० इकाई रु. १० प्रति इकाई	१६६,८००	१५७,२९२			१६६,८००	१५७,२९२		
<b>२. सहायक कम्पनिको सुचिकृत धितोपत्रमा लगानी</b>								
२.१ सेञ्चुरी कर्मासिंथल बैंक लिमिटेड ७ इक्विटी शेयर रु. १०० प्रति शेयर	५९५	१,२८१	५९५	१,७४६	-	-	-	-
२.२ लक्ष्मी बैंक लिमिटेड १,८४९ इक्विटी शेयर रु. १०० प्रति शेयर	६३३,०३६	३६७,९५१	६८३,३६४	७३०,३५५	-	-	-	-
२.३ नेपाल बैंक लिमिटेड २,५१८ इक्विटी शेयर रु. १०० प्रति शेयर	९६२,५६६	७५०,३६४	१,८७१,९८१	१,९९३,५००	-	-	-	-
२.४ नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड २,६०७ इक्विटी शेयर रु. १०० प्रति शेयर	१,१०५,०१५	६९०,८५५	२,०६९,७४२	१,९९४,१००	-	-	-	-
२.५ एन आई सी एसिया बैंक लिमिटेड ६,००३ इक्विटी शेयर रु. १०० प्रति शेयर	५,२८०,१७६	४,१७६,९४०	५,२८०,१७६	५,९६६,९८२	-	-	-	-
२.६ प्राइम कर्मासिंथल बैंक लिमिटेड ५,१९६ इक्विटी शेयर रु. १०० प्रति शेयर	२,०१५,३१५	१,३७६,९४०	२,४२३,७०७	२,६४८,८७०	-	-	-	-
२.७ स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ४,२८१ इक्विटी शेयर रु. १०० प्रति शेयर	२,४२८,७९७	१,६९६,५६०	२,६७१,६१९	२,५२५,७९०	-	-	-	-
२.८ कृषि विकास बैंक लिमिटेड	-	-	८८७,६१९	९३२,१३४	-	-	-	-
२.०९ स्लोबल आई एम ई बैंक लिमिटेड ७,८१० इक्विटी शेयर रु. १०० प्रति शेयर	३,२१०,५१०	१,९६३,४३४	३,२१०,५१०	३,१३१,१००	-	-	-	-
२.१० हिमालयन बैंक लिमिटेड ९७० इक्विटी शेयर रु. १०० प्रति शेयर	४५०,८६९	२९०,२२४	२,५५०,९१३	२,१८८,१६४	-	-	-	-
२.११ एमरोष्ट बैंक लिमिटेड १८४ इक्विटी शेयर रु. १०० प्रति शेयर	१२४,०८०	८०,७७६	१३१,४९८	१३५,७९२	-	-	-	-
२.१२ मेगा बैंक नेपाल लिमिटेड ३,७५२ इक्विटी शेयर रु. १०० प्रति शेयर	१,२३१,३१५	८४७,९५२	१,२३१,३१५	१,२४८,०६०	-	-	-	-
२.१३ नबिल बैंक लिमिटेड	-	-	१,२४५,८२६	१,३२५,०२५	-	-	-	-
२.१४ एन एम बि बैंक लिमिटेड ३,८०१ इक्विटी शेयर रु. १०० प्रति शेयर	१,४०२,२९९	९९२,०६१	३,०५५,१००	३,२३८,८४०	-	-	-	-
२.१५ प्रसु बैंक लिमिटेड २,२०० इक्विटी शेयर रु. १०० प्रति शेयर	९०४,३८०	४५५,४००	३,१७६,८४०	३,१५३,३००	-	-	-	-

धितोपत्रमा लागानी गरिएका अन्य व्यापारिक सम्पत्तिहरू	समूह				बैंक			
	यस वर्ष		गत वर्ष		यस वर्ष		गत वर्ष	
	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)
२.१६ सिद्धार्थ बैंक लिमिटेड	-	-	१,४२०,३००	१,५१२,०००	-	-	-	-
२.१७ सानिमा बैंक लिमिटेड ३,००३ इक्विटी शेयर रु. १०० प्रति शेयर	१,१९१,११६	८२८,८२८	१,३९३,४०४	१,४५५,९७०	-	-	-	-
२.१८ कुमारी बैंक लिमिटेड ४,४२३ इक्विटी शेयर रु. १०० प्रति शेयर	१,५१९,९२७	८४४,७९३	१,६१०,९९२	१,६४०,९३३	-	-	-	-
२.१९ गरिमा विकास बैंक लिमिटेड	-	-	१,२८२,४६७	१,३८५,०२४	-	-	-	-
२.२० एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड ४८८ इक्विटी शेयर रु. १०० प्रति शेयर	२७१,३७३	१५९,५७६	३७१,८५०	३८४,७५०	-	-	-	-
२.२१ ज्योति विकास बैंक लिमिटेड	-	-	३२२,७००	३३४,६००	-	-	-	-
२.२२ कामना सेवा विकास बैंक लिमिटेड	-	-	१,२२१,९६०	१,३६१,८४०	-	-	-	-
२.२३ लुम्बिनी विकास बैंक लिमिटेड २,५०० इक्विटी शेयर रु. १०० प्रति शेयर	१,२७३,१०४	८५२,५००	२,०६१,६९२	२,०९८,९८०	-	-	-	-
२.२४ मिटेरी विकास बैंक लिमिटेड	-	-	१७६,५००	१७५,८००	-	-	-	-
२.२५ मुक्तिनाथ बैंक लिमिटेड	-	-	१,८१८,८२०	१,९३०,२६६	-	-	-	-
२.२६ शाइन रेसुना डेभलपमेन्ट बैंक लिमिटेड	-	-	१६४,२६७	२६३,७३०	-	-	-	-
२.२७ आइ सि एफ सि फाइनान्स लिमिटेड	-	-	९०१,९१०	१,०६८,८००	-	-	-	-
२.२८ श्री इनभेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड	-	-	६४३,८००	७८२,४००	-	-	-	-
२.२९ सोल्टी होटेल लिमिटेड १५ इक्विटी शेयर रु. १०० प्रति शेयर	३,४३२	३,०३८	३,४३२	३,९३०	-	-	-	-
२.३० अर्पि हाईड्रोपावर लिमिटेड ६ इक्विटी शेयर रु. १०० प्रति शेयर	२,४२९	१,४६७	२९,१४८	२६,५९८	-	-	-	-
२.३१ खानिखोला हाईड्रोपावर कम्पनी लिमिटेड	-	-	१,६००	४,४६४	-	-	-	-
२.३२ युनिवर्सल पावर कम्पनी लिमिटेड	-	-	२,८९०	३,१५०	-	-	-	-
२.३३ रिडी जलविद्युत कम्पनी लिमिटेड १ इक्विटी शेयर रु. १०० प्रति शेयर	१	८३८	१	८,६४०	-	-	-	-
२.३४ सानिमा माई हाइड्रो पावर कम्पनी लिमिटेड	-	-	१४७,५००	१५३,९००	-	-	-	-
२.३५ सान्जने जल विद्युत कम्पनी लिमिटेड	-	-	४५,२००	४४,९००	-	-	-	-
२.३६ लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड	-	-	३७४,१८२	४९६,५०४	-	-	-	-
२.३७ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १०० इक्विटी शेयर रु. १०० प्रति शेयर	१०१,७३७	५७,७००	२,९७३,१११	२,८३१,४६०	-	-	-	-
२.३८ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ५९९ इक्विटी शेयर रु. १०० प्रति शेयर	१,०१९,५७६	४४७,४५३	५,४५९,५९४	५,१८३,२१९	-	-	-	-

धितोपत्रमा लागानी गरिएका अन्य व्यापारिक सम्पत्तिहरू	समूह				वैक			
	यस वर्ष		गत वर्ष		यस वर्ष		गत वर्ष	
	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)
२.३९ पुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड	-	-	४०,९००	४०,५००	-	-	-	-
२.४० प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १,२६५ इक्विटी शेयर रु. १०० प्रति शेयर	१,०६२,६००	७१९,७८५	४७९,९००	४७७,०००	-	-	-	-
२.४१ एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड	-	-	३,१९४,४००	३,१६७,८००	-	-	-	-
२.४२ नेको इन्स्योरेन्स कम्पनी लिमिटेड ३,९७६ इक्विटी शेयर रु. १०० प्रति शेयर	५,०३४,१८६	२,७५९,३४४	४,४५०,५०८	४,०५४,७८४	-	-	-	-
२.४३ सगमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड ३,३०० इक्विटी शेयर रु. १०० प्रति शेयर	३,८२८,८७३	२,८७१,०००	३,८८३,७९०	३,४००,३२०	-	-	-	-
२.४४ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड ३,२०० इक्विटी शेयर रु. १०० प्रति शेयर	४,३२४,२५०	२,२२०,४८०	४,१०८,४००	३,७४४,०००	-	-	-	-
२.४५ शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड २,९०३ इक्विटी शेयर रु. १०० प्रति शेयर	४,५१४,५६०	२,३४२,७२१	३,९५२,८३७	३,८७०,८१६	-	-	-	-
२.४६ सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड ४,३४३ इक्विटी शेयर रु. १०० प्रति शेयर	४,३३३,०५१	२,३६१,२८९	३,८४९,४८०	३,७०३,०००	-	-	-	-
२.४७ सोना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड २ इक्विटी शेयर रु. १०० प्रति शेयर	२,५६३	२,१३०	३,३७६,३९४	३,४५५,४८०	-	-	-	-
२.४८ डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड ३,२८९ इक्विटी शेयर रु. १०० प्रति शेयर	४,४८८,३५८	३,०९१,६६०	३,८०३,०५०	३,९५०,२९८	-	-	-	-
२.४९ फरवर्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड	-	-	१,४६६,६९०	१,५४०,१२०	-	-	-	-
२.५० निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड १ इक्विटी शेयर रु. १०० प्रति शेयर	१	१,०९९	४,४७४,९६६	५,१९३,६००	-	-	-	-
२.५१ आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड	-	-	४८४,०५०	४८०,५५०	-	-	-	-
२.५२ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड ३,३६६ इक्विटी शेयर रु. १०० प्रति शेयर	४,६३५,१७३	३,७०२,६००	४,५६६,३३४	४,५९८,७४८	-	-	-	-
२.५३ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड १,३८१ इक्विटी शेयर रु. १०० प्रति शेयर	१,६४४,५६४	१,६१४,३८९	३,०४५,८२६	३,६३४,८६९	-	-	-	-
२.५४ नबिल इक्विटी फण्ड	-	-	२,१४६,५४२	३,०७७,३४४	-	-	-	-
२.५५ एन आइ बि एल प्रगति फण्ड	-	-	६०५,९१२	१,१०१,३२१	-	-	-	-
२.५६ एन आइ बि एल समृद्धि फण्ड १	-	-	२,०६५,८८८	२,७६१,१२६	-	-	-	-
२.५७ एनएमबि हाइब्रिड फण्ड १	-	-	२,९२४,२१६	४,००२,८६३	-	-	-	-
२.५८ सामिमा इक्विटी फण्ड	-	-	५००,०००	८३९,५००	-	-	-	-
२.५९ सिद्धार्थ इक्विटी फण्ड	-	-	४७४,०००	७०२,५००	-	-	-	-
२.६० नबिल ब्यालेन्स फण्ड २	-	-	२,५००,०००	३,५२५,०००	-	-	-	-

धितोपत्रमा लागानी गरिएका अन्य व्यापारिक सम्पत्तिहरू	समूह				बैंक			
	यस वर्ष		गत वर्ष		यस वर्ष		गत वर्ष	
	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)	परल मूल्य (Cost)	उचित मूल्य (Fair value)
२.६१ सिटिजन्स म्युचुअल फण्ड २ ३,२५३,३५० इकाई रु. १० प्रति इकाई	३२,५३३,५००	३२,९२३,९०२	३२,५३३,५००	४६,०३४,९०३	-	-	-	-
२.६२ एन एल जी इन्वोरेन्स लिमिटेड ७२० इक्विटी शेयर रु. १०० प्रति शेयर	७६३,५५९	३४४,९६०						
२.६३ युडेन्सियल इन्वोरेन्स कम्पनी लिमिटेड ५३ इक्विटी शेयर रु. १०० प्रति शेयर	४०,९००	१८,४४४						
२.६४ ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड ५६ इक्विटी शेयर रु. १०० प्रति शेयर	७६,९४९	७२,७४४						
२.६५ मेरो माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ५ इक्विटी शेयर रु. १०० प्रति शेयर	५,९७६	४,२३५						
२.६६ गरिमा डिबेन्चर, २०८५ १४०,३६२ इक्विटी शेयर रु. १०० प्रति शेयर	१४०,३६२,०००	१४०,३६२,०००						
<b>३. सुचिकृत नगरिएको धितोपत्रमा लागानी</b>								
३.१ बैकिङ्क, फाईनान्स एण्ड इन्वोरेन्स इन्स्टिट्यूट अफ नेपाल ११,००० इक्विटी शेयर रु. १०० प्रति शेयर	१,०००,००१	१,१००,०००	१,०००,००१	१,१००,०००	-	-	-	-
<b>कुल</b>	<b>५६४,३१५,३३७</b>	<b>५४०,५३३,५८५</b>	<b>४३९,६२९,४५३</b>	<b>६१५,१००,०३८</b>	<b>३३०,७३२,६२६</b>	<b>३२७,१३२,५२४</b>	<b>२९६,७८३,७४५</b>	<b>४५२,२७९,९८१</b>

### ४.६ बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापटी

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
लघुवित्त संस्थालाई दिइएको कर्जा	३,३४३,३८३,५८८	३,२७९,९६६,६१९	३,३४३,३८३,५८८	३,२७९,९६६,६१९
अन्य	-	-	-	-
घटाउने : क्षयको लागि व्यवस्था	४३,४६३,९८७	३२,७९९,६६६	४३,४६३,९८७	३२,७९९,६६६
<b>जम्मा</b>	<b>३,२९९,९१९,६०२</b>	<b>३,२४७,१६६,९५३</b>	<b>३,२९९,९१९,६०२</b>	<b>३,२४७,१६६,९५३</b>

### ४.६.१ क्षयको (Impairment) निम्ति व्यवस्था

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
श्रावण ? को मौज्जात	३२,७९९,६६६	१५,४९५,९९५	३२,७९९,६६६	१५,४९५,९९५
यस वर्षको क्षय व्यवस्था	-	-	-	-
यस वर्षको थप	१०,६६४,३२०	८,३२८,६७१	१०,६६४,३२०	८,३२८,६७०.७६
यस वर्षको फिर्ता	१०,६६४,३२०	८,३२८,६७१	१०,६६४,३२०	८,३२८,६७०.७६
अपलेखन	-	-	-	-
अन्य उतारचढाव	-	८,९७५,०००	-	८,९७५,०००
<b>आषाढ मसान्तको मौज्जात</b>	<b>४३,४६३,९८७</b>	<b>३२,७९९,६६६</b>	<b>४३,४६३,९८७</b>	<b>३२,७९९,६६६</b>

\* अन्य उतारचढावमा प्राप्त गरिएको संस्थाहरूको क्षय व्यवस्था समेत समावेश गरिएको छ।

### ४.७ ग्राहकलाई कर्जा तथा सापटी

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
परिशोधित लागतमा मूल्याङ्कन गरिएको कर्जा र सापटी	१३४,७९०,२४६,७४८	१२१,८८३,७०५,८२७	१३४,८५७,७४६,७४८	१२१,८८३,७०५,८२७
घटाउने : क्षय व्यवस्था				
सामूहिक क्षय व्यवस्था	१,९९७,८९२,८६१	१,६५२,५५१,६२५	१,९९७,८९२,८६१	१,६५२,५५१,६२५
निर्दीष्ट क्षय व्यवस्था	१,५१५,५२६,८०८	१,३१९,१११,९१४	१,५१५,५२६,८०८	१,३१९,१११,९१४
खुद रकम	१३१,३४४,३२७,०७९	११८,९१२,०४२,२८८	१३१,३४४,३२७,०७९	११८,९१२,०४२,२८८
नाफा/नोक्सान हिसाबबाट उचित मोल (FVTPL) मा मूल्याङ्कन गरिएको कर्जा तथा सापटी	-	-	-	-
<b>कुल</b>	<b>१३१,३४४,३२७,०७९</b>	<b>११८,९१२,०४२,२८८</b>	<b>१३१,३४४,३२७,०७९</b>	<b>११८,९१२,०४२,२८८</b>

बैंकले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको मापदण्ड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा जारी नेपाल वित्तीय प्रतिवेदनमान NFRS-9 को अनुच्छेद ५.५ को बैंकाल्पिक व्यवस्था (Carve Out) को अनुच्छेद ५ अनुसार निर्धारण भएको रकम मध्ये बढि रकमलाई कर्जाको क्षय/नोक्सानीको रूपमा मापन गरेको छ। नेपाल राष्ट्र बैंकको मापदण्ड अनुसार २०७९ आषाढ मसान्तमा कर्जा नोक्सानीको व्यवस्था रु. ३,५५६,८८३,६५५ रहेको छ भने, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा जारी गरिएको बैंकाल्पिक व्यवस्था (Carve Out) को अनुच्छेद ५ बमोजिमको कर्जा व्यवस्था रु १,४५०,४६२,२४५ रहेको छ।

### ४.७.१ कर्जा प्रकारको आधारमा कर्जा र सापटीको विश्लेषण

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
<b>कर्जा प्रकार</b>				
आवधिक कर्जा	३१,८८३,८९७,१६०	२९,३८५,६९०,४१०	३१,८८३,८९७,१६०	२९,३८५,६९०,४१०
अधिविकर्ष	१९,२८८,६०८,९१९	१६,५९८,३३४,४०१	१९,२८८,६०८,९१९	१६,५९८,३३४,४०१
ट्रष्ट रिसिप्ट/आयात कर्जा	१,०७३,९३३,८२९	४,५२०,२१५,२३३	१,०७३,९३३,८२९	४,५२०,२१५,२३३

माग तथा अन्य चालु पूँजी कर्जा	१९,८९३,१२७,५५२	१५,५२८,००९,६६१	१९,८९३,१२७,५५२	१५,५२८,००९,६६१
व्यक्तिगत आवासीय कर्जा	९,०२०,७०३,३७०	७,६९९,४८८,७३५	९,०२०,७०३,३७०	७,६९९,४८८,७३५
रियल स्टेट कर्जा	४,८६३,९७१,४४०	५,४४३,२६९,१३९	४,८६३,९७१,४४०	५,४४३,२६९,१३९
मार्जिन लेन्डिङ कर्जा	४,०७४,६५५,३४१	५,६०८,२१७,४१६	४,०७४,६५५,३४१	५,६०८,२१७,४१६
हायर पर्चेज कर्जा	५,४७०,९२५,८८८	५,६०९,१२३,६१७	५,४७०,९२५,८८८	५,६०९,१२३,६१७
विपन्न वर्ग कर्जा	११,७५८,५०९,२८८	८,७५९,२४०,९१८	११,७५८,५०९,२८८	८,७५९,२४०,९१८
विल्स खरिद	२४,९००,०००	२५,९००,०००	२४,९००,०००	२५,९००,०००
कर्मचारी कर्जा	१,६९३,३४०,६९७	९५६,८७२,५८१	१,६९३,३४०,६९७	९५६,८७२,५८१
अन्य	२५,०१२,०१४,२६०	२१,१६९,४२७,८९१	२५,०१२,०१४,२६०	२१,१६९,४२७,८९१
<b>कुल</b>	<b>१३४,०५८,५८७,७४५</b>	<b>१२१,३०३,७९०,००२</b>	<b>१३४,०५८,५८७,७४५</b>	<b>१२१,३०३,७९०,००२</b>
असुल उपर हुन बाँकी ब्याज	७३१,६५९,००३	५७९,९१५,८२५	७३१,६५९,००३	५७९,९१५,८२५
<b>कुल</b>	<b>१३४,७९०,२४६,७४८</b>	<b>१२१,८८३,७०५,८२७</b>	<b>१३४,७९०,२४६,७४८</b>	<b>१२१,८८३,७०५,८२७</b>

### ४.७.२ मुद्राको आधारमा कर्जा र सापटीको विश्लेषण

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नेपाली रुपैया	१३४,७५६,०२०,०२०	१२०,२४५,७११,९४१	१३४,८२३,५२०,०२०	१२०,२४५,७११,९४१
भारतीय रुपैया	-	-	-	-
अमेरिकन डलर	३४,२२६,७२८	१,६३७,९९३,८८६	३४,२२६,७२८	१,६३७,९९३,८८६
पाउण्ड स्टर्लिङ	-	-	-	-
यूरो	-	-	-	-
जापनिज येन	-	-	-	-
चाइनिज युआन	-	-	-	-
अन्य	-	-	-	-
<b>कुल</b>	<b>१३४,७९०,२४६,७४८</b>	<b>१२१,८८३,७०५,८२७</b>	<b>१३४,८५७,७४६,७४८</b>	<b>१२१,८८३,७०५,८२७</b>

### ४.७.३ धितो सुरक्षणको आधारमा कर्जा तथा सापटीको विश्लेषण

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
<b>सुरक्षण</b>				
चल/अचल सम्पत्ति	१११,३७९,७१३,७५१	९३,०४७,६७९,७६१	१११,३७९,७१३,७५१	९३,०४७,६७९,७६१
सुन र चाँदी	१,०२३,२७५,१४३	९४१,९०३,९३६	१,०२३,२७५,१४३	९४१,९०३,९३६
स्वदेशी बैंक तथा वित्तीय संस्थाको जमानत	-	-	-	-
सरकारी जमानत	३,४८९,५५८	२,३७०,४५६	३,४८९,५५८	२,३७०,४५६
अन्तर्राष्ट्रिय सुचिकृत बैंकको जमानत	-	-	-	-
निर्यात कागजपत्रको धितो	१,८००,०००	५,१६६,०००	१,८००,०००	५,१६६,०००
मुदति निक्षेपको धितो	१,४२५,९२५,३४५	६४७,७०२,०१८	१,४२५,९२५,३४५	६४७,७०२,०१८
सरकारी धितोपत्रको धितो	७२७,७४६	३,५३१,०१९	७२७,७४६	३,५३१,०१९
काउन्टर जमानत	८९०,१२७,०४२	-	८९०,१२७,०४२	-
व्यक्तिगत जमानत	२,५२१,८०६,६७४	२,५२६,५६९,५०५	२,५२१,८०६,६७४	२,५२६,५६९,५०५
अन्य धितो	१७,४५६,६६२,०९५	२४,६५१,४८१,७६६	१७,४५६,६६२,०९५	२४,६५१,४८१,७६६
<b>कुल</b>	<b>१३४,७९०,२४६,७४८</b>	<b>१२१,८८३,७०५,८२७</b>	<b>१३४,८५७,७४६,७४८</b>	<b>१२१,८८३,७०५,८२७</b>
सुरक्षण नभएको	८६,७९९,३९३	५७,३०१,३६५	८६,७९९,३९३	५७,३०१,३६५
<b>कुल</b>	<b>१३४,७९०,२४६,७४८</b>	<b>१२१,८८३,७०५,८२७</b>	<b>१३४,८५७,७४६,७४८</b>	<b>१२१,८८३,७०५,८२७</b>

### ४.७.४ क्षयको निम्ति व्यवस्था (Allowances for Impairment)

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
<b>निर्दिष्ट क्षयको निम्ति व्यवस्था (Specific)</b>				
<b>श्रावण १ को मौज्जात</b>	१,३१९,१११,९१४	१,३३९,७२८,१४८	१,३१९,१११,९१४	१,३३९,७२८,१४८
यस वर्षको क्षय				
यस वर्षको खर्च	१९६,४१४,८९४	-	१९६,४१४,८९४	-
यस वर्षको फिर्ता	-	(३६९,२१३,९३५)		(३६९,२१३,९३५)
अपलेखन	-	-	-	-
विदेशी मुद्राको विनिमय दरको घट/बढको क्षय	-	-	-	-
अन्य उतारचढाव *	-	३४८,५९७,७००	-	३४८,५९७,७००
<b>आषाढ मसान्तको मौज्जात</b>	१,५१५,५२६,८०८	१,३१९,१११,९१४	१,५१५,५२६,८०८	१,३१९,१११,९१४
<b>सामुहिक क्षय व्यवस्था</b>				
<b>श्रावण १ को मौज्जात</b>	१,६५२,५५१,६२५	६९३,६५९,८०४	१,६५२,५५१,६२५	६९३,६५९,८०४
यस वर्षको व्यवस्था				
यस वर्षको खर्च	३४५,३४१,२३६	७५४,९२१,२८६	३४५,३४१,२३६	७५४,९२१,२८६
यस वर्षको फिर्ता	-	-	-	-
विदेशी मुद्राको विनिमय दरको घट/बढको क्षय	-	-	-	-
अन्य उतारचढाव *	-	२०३,९७०,५३५	-	२०३,९७०,५३५
<b>आषाढ मसान्तको मौज्जात</b>	१,९९७,८९२,८६१	१,६५२,५५१,६२५	१,९९७,८९२,८६१	१,६५२,५५१,६२५
<b>क्षयको कुल व्यवस्था</b>	३,५१३,४१९,६६८	२,९७१,६६३,५३९	३,५१३,४१९,६६८	२,९७१,६६३,५३९

\* अन्य उतारचढावमा प्राप्त गरिएको संस्थाहरूको क्षय व्यवस्था समेत समावेश गरिएको छ।

### ४.८ लगानी सुरक्षणपत्र

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
परिशोधित लागतमा मूल्याङ्कन गरिएको सुरक्षणपत्रमा लगानी	२७,७७३,६६६,०३०	२०,९५१,१९६,४९५	२७,७५१,८९०,०३०	२०,९१९,४२०,४९५
अन्य विस्तृत आमदानी हिसाबबाट उचित मोल (FVTOCI) मा मूल्याङ्कन गरिएको सुरक्षणपत्रमा लगानी	४१५,७००,८१९	१,११२,१६६,४६२	४०१,५३५,९३८	१,०९८,००१,५८१
<b>कुल</b>	२८,१८९,३६६,८४९	२२,०६३,३६२,९५६	२८,१५३,४२५,९६८	२२,०१७,४२२,०७६

### ४.८.१ परिशोधित लागतमा मूल्याङ्कन गरिएको सुरक्षणपत्रमा लगानी

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
ऋण उपकरण	-	-	-	-
सरकारी ऋणपत्र	२०,१९४,२७४,८५७	१६,१४८,६७२,२७०	२०,१९४,२७४,८५७	१६,१४८,६७२,२७०
सरकारी ट्रेजरी बिल	६,८८१,१५३,४०७	४,७७०,७४८,२२४	६,८८१,१५३,४०७	४,७७०,७४८,२२४
नेपाल राष्ट्र बैंकको ऋणपत्र	-	-	-	-
नेपाल राष्ट्र बैंकको निक्षेप उपकरणहरू	-	-	-	-
अन्य	६९८,२३७,७६७	३१,७७६,०००	६७६,४६१,७६७	-
घटाउने: निर्दिष्ट क्षयको व्यवस्था	-	-	-	-
<b>कुल</b>	२७,७७३,६६६,०३०	२०,९५१,१९६,४९५	२७,७५१,८९०,०३०	२०,९१९,४२०,४९५

### ४.८.२ अन्य विस्तृत आम्दानी हिसाबबाट उचित मोल (FVTOCI) मा मूल्याङ्कन गरिएको सुरक्षणपत्रमा लगानी

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
इक्विटी उपकरणहरू				
सुचिकृत इक्विटी उपकरणहरू	३९४,४४४,२८९	१,०९०,९०९,९३२	३९४,४४४,२८९	१,०९०,९०९,९३२
सुचिकृत नभएका इक्विटी उपकरणहरू	२१,२५६,५३०	२१,२५६,५३०	७,०९१,६४९	७,०९१,६४९
कुल	४१५,७००,८१९	१,११२,१६६,४६२	४०१,५३५,९३८	१,०९८,००१,५८१

### ४.८.३ इक्विटी लगानी सम्बन्धमा जानकारी

रकम रु. मा

विवरण	समूह				बैंक			
	यस वर्ष		गत वर्ष		यस वर्ष		गत वर्ष	
	परल मूल्य	उचित मूल्य (Fair value)						
<b>१. सुचिकृत इक्विटीमा बैंकको लगानी</b>								
१.१ सिटिजन्स म्युचुअल फण्ड-१ १५,०००,००० इकाई रु. १० प्रति इकाई	१५०,०००,०००	१३२,०००,०००	१५०,०००,०००	१८८,७००,०००	१५०,०००,०००	१३२,०००,०००	१५०,०००,०००	१८८,७००,०००
१.३ सिटिजन्स म्युचुअल फण्ड-२ १५,०००,००० इकाई रु. १० प्रति इकाई	१५०,०००,०००	१५१,८००,०००	१५०,०००,०००	२१२,२५०,०००	१५०,०००,०००	१५१,८००,०००	१५०,०००,०००	२१२,२५०,०००
१.२ मेरो माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड	-	-	३६,४९४,१००	५३३,३७०,२८६	-	-	३६,४९४,१००	५३३,३७०,२८६
१.४ आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड ४९,३२४.८३ इक्विटी शेयर रु. १०० प्रति शेयर	३,५००,०००	२०,३४८,९६०	३,५००,०००	३२,०८१,५२४	३,५००,०००	२०,३४८,९६०	३,५००,०००	३२,०८१,५२४
१.५ माहुली लघुवित्त वित्तीय संस्था लिमिटेड ७४,११९.७५ इक्विटी शेयर रु. १०० प्रति शेयर	२,८०३,५००	४२,८०४,१५३	२,८०३,५००	५३,४३२,८९०	२,८०३,५००	४२,८०४,१५३	२,८०३,५००	५३,४३२,८९०
१.६ नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड १०७,९३४.४९ इक्विटी शेयर रु. १०० प्रति शेयर	१३,८६६,३२७	४७,४९१,१७६	१३,८६६,३२७	७१,०७५,२३२	१३,८६६,३२७	४७,४९१,१७६	१३,८६६,३२७	७१,०७५,२३२
<b>२. सुचिकृत नभएको इक्विटीमा बैंकको लगानी</b>								
२.१ नेशनल बैङ्किंग इन्स्टिट्यूट लिमिटेड १८,३४८.६० इक्विटी शेयर रु. १०० प्रति शेयर	१,८३४,८६०	१,८३४,८६०	१,८३४,८६०	१,८३४,८६०	१,८३४,८६०	१,८३४,८६०	१,८३४,८६०	१,८३४,८६०
२.२ कर्जा सुचना केन्द्र लि. ४७,३४६ इक्विटी शेयर रु. १०० प्रति शेयर	३७८,००१	१,७५१,२८९	३७८,००१	१,७५१,२८९	३७८,००१	१,७५१,२८९	३७८,००१	१,७५१,२८९
२.३ नेपाल क्लियरिङ हाउस लिमिटेड १२३,२९०.५८ इक्विटी शेयर रु. १०० प्रति शेयर	३,२५७,८००	१७,६७०,३८१	३,२५७,८००	१७,६७०,३८१	३,२५७,८००	३,५०५,५००	३,२५७,८००	३,५०५,५००
कुल	३२५,६४०,४८८	४१५,७००,८१९	३६२,१३४,५८८	१,११२,१६६,४६२	३२५,६४०,४८८	४०१,५३५,९३८	३६२,१३४,५८८	१,०९८,००१,५८१

\* मेरो माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडमा गरिएको लगानी यस आ.व २०७८/७९ मा सम्बद्ध कम्पनीमा देखाइएको छ ।

## ४.५ चालु कर सम्पत्ति

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
<b>चालु कर सम्पत्ति</b>				
चालु वर्षको आय कर सम्पत्ति	१,२५९,०७६,३७०	१,०५२,३४०,३६४	१,२४७,९८९,९४०	१,०५०,७२६,४२२
गत वर्षहरूको कर सम्पत्ति	-	-	-	-
<b>चालु कर दायित्व</b>				
चालु वर्षको आयकर दायित्व	१,०४४,९३२,००८	७६२,२६८,७८९	१,०३२,४१२,७९३	७६२,२६८,७८९
गत वर्षहरूको कर दायित्व	-	-	-	-
<b>कुल</b>	<b>२१४,१४४,३६२</b>	<b>२९०,०७१,५७५</b>	<b>२१५,५७७,१४७</b>	<b>२८८,४५७,६३३</b>

## ४.१० सहायक कम्पनीमा लगानी

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
सुचिकृत सहायक कम्पनीमा लगानी	-	-	-	-
सुचिकृत नभएका सहायक कम्पनीमा लगानी	-	-	१६७,२०४,२००	१६७,२०४,२००
<b>कुल लगानी</b>	<b>-</b>	<b>-</b>	<b>१६७,२०४,२००</b>	<b>१६७,२०४,२००</b>
घटाउने : क्षय व्यवस्था	-	-	-	-
<b>खुद किताबी मूल्य (Net Carrying Amount)</b>	<b>-</b>	<b>-</b>	<b>१६७,२०४,२००</b>	<b>१६७,२०४,२००</b>

### ४.१०.१ सुचिकृत भएका सहायक कम्पनीमा लगानी

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
सुचिकृत सहायक कम्पनीमा लगानी	-	-	-	-
सुचिकृत नभएका सहायक कम्पनीमा लगानी	-	-	-	-
<b>कुल लगानी</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>
घटाउने : क्षय व्यवस्था	-	-	-	-
<b>खुद किताबी मूल्य (Net Carrying Amount)</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>

### ४.१०.२ सुचिकृत नभएका सहायक कम्पनीमा लगानी

रकम रु. मा

विवरण	बैंक			
	यस वर्ष		गत वर्ष	
	परल मूल्य	उचित मूल्य (Fair value)	परल मूल्य	उचित मूल्य (Fair value)
१. सि.बि.आई.एल. क्यापिटल लिमिटेड १,१७२,०४२ इक्विटी शेयर रु. १०० प्रति शेयर	११७,२०४,२००	११७,२०४,२००	-	-
२. सि.बि.आई.एल. सेक्युरिटीज लिमिटेड ५००,००० इक्विटी शेयर रु. १०० प्रति शेयर	५०,०००,०००	५०,०००,०००	-	-
<b>अधिल्लो वर्ष:</b>				
१. सि.बि.आई.एल. क्यापिटल लिमिटेड १,१७२,०४० इक्विटी शेयर रु. १०० प्रति शेयर	-	-	११७,२०४,२००	११७,२०४,२००
<b>अधिल्लो वर्ष:</b>				
२. सि.बि.आई.एल. सेक्युरिटीज लिमिटेड ५००,००० इक्विटी शेयर रु. १०० प्रति शेयर	-	-	५०,०००,०००	५०,०००,०००
<b>जम्मा</b>	<b>१६७,२०४,२००</b>	<b>१६७,२०४,२००</b>	<b>१६७,२०४,२००</b>	<b>१६७,२०४,२००</b>

### ४.१०.३ बैंकको सहायक कम्पनीहरूसँग सम्बन्धित जानकारी

रकम रु. मा

विवरण	बैंक	
	स्वामित्व प्रतिशत	
	यस वर्ष	गत वर्ष
१. सि.बि.आई.एल. क्यापिटल लिमिटेड	५८.६०%	५८.६०%
२. सि.बि.आई.एल. सेक्युरिटीज लिमिटेड	१००.००%	१००.००%

### ४.१०.४ सहायक कम्पनीहरूको गैह्र नियन्त्रित स्वार्थ (Non Controlling Interest)

रकम रु. मा

विवरण	समूह	
	यस वर्ष	
	सि.बि.आई.एल. क्यापिटल लिमिटेड	
गैह्र नियन्त्रित स्वार्थसँग रहेको इक्विटी स्वार्थ (%)	४१.४०%	
यस वर्षको नाफा/(नोक्सान) बाँडफाँड	(२,२५६,९३७)	
आषाढ अन्त्यमा गैह्र नियन्त्रित स्वार्थसँग रहेको सञ्चित मौज्दात	८७,७११,१६५	
गैह्र नियन्त्रित स्वार्थलाई भुक्तानी गरिएको लाभांश	२०,६९८,९५०	
विवरण	गत वर्ष	
	सि.बि.आई.एल. क्यापिटल लिमिटेड	
गैह्र नियन्त्रित स्वार्थसँग रहेको इक्विटी स्वार्थ (%)	४१.४०%	
यस वर्षको नाफा नोक्सान बाँडफाँड	२३,७००,८५३	
आषाढ अन्त्यमा गैह्र नियन्त्रित स्वार्थसँग रहेको सञ्चित मौज्दात	११०,५१७,६९६	
गैह्र नियन्त्रित स्वार्थलाई भुक्तानी गरिएको लाभांश	८,२७९,५८०	

### ४.११ सम्बद्ध कम्पनीमा लगानी

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
सुचिकृत सम्बद्ध कम्पनीमा लगानी	१३९,९८०,३३६	-	३५०,६५८,०००	-
सुचिकृत नभएका सम्बद्ध कम्पनीमा लगानी	२५,४५४,४५१	२०,८६५,३८१	२४,९८७,४९१	१६,०००,०००
<b>कुल लगानी</b>	<b>१६५,४३४,७८७</b>	<b>२०,८६५,३८१</b>	<b>३७५,६४५,४९१</b>	<b>१६,०००,०००</b>
घटाउने : क्षय व्यवस्था	-	-	-	-
<b>खुद कितावी मूल्य (Net Carrying Amount)</b>	<b>१६५,४३४,७८७</b>	<b>२०,८६५,३८१</b>	<b>३७५,६४५,४९१</b>	<b>१६,०००,०००</b>

### ४.११.१ सुचिकृत सम्बद्ध कम्पनीमा लगानी

रकम रु. मा

विवरण	समूह				बैंक			
	यस वर्ष		गत वर्ष		यस वर्ष		गत वर्ष	
	परल मूल्य	उचित मूल्य (Fair value)	परल मूल्य	उचित मूल्य (Fair value)	परल मूल्य	उचित मूल्य (Fair value)	परल मूल्य	उचित मूल्य (Fair value)
मेरो माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ८२८,००० इक्विटी शेयर रु. १०० प्रति शेयर	३६,४९४,१००	१३९,९८०,३३६	-	-	३६,४९४,१००	३५०,६५८,०००	-	-
<b>जम्मा</b>	<b>३६,४९४,१००</b>	<b>१३९,९८०,३३६</b>	<b>-</b>	<b>-</b>	<b>३६,४९४,१००</b>	<b>३५०,६५८,०००</b>	<b>-</b>	<b>-</b>

### ४.११.२ सुचिकृत नभएका सम्बद्ध कम्पनीमा लगानी

रकम रु. मा

विवरण	समूह				बैंक			
	यस वर्ष		गत वर्ष		यस वर्ष		गत वर्ष	
	परल मूल्य	उचित मूल्य (Fair value)						
१. नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड १६०,००० इक्विटी शेयर रु. १०० प्रति शेयर	१६,०००,०००	२५,४५४,४५१	१६,०००,०००	२०,८६५,३८१	१६,०००,०००	२४,९८७,४९१	१६,०००,०००	१६,०००,०००
<b>जम्मा</b>	<b>१६,०००,०००</b>	<b>२५,४५४,४५१</b>	<b>१६,०००,०००</b>	<b>२०,८६५,३८१</b>	<b>१६,०००,०००</b>	<b>२४,९८७,४९१</b>	<b>१६,०००,०००</b>	<b>१६,०००,०००</b>

### ४.११.३ बैंकका सम्बद्ध कम्पनीहरूको जानकारी

रकम रु. मा

विवरण	समूह		बैंक	
	स्वामित्व प्रतिशत		स्वामित्व प्रतिशत	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
१. नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड	-	-	९.०९%	९.०९%
२. मेरो माइक्रोफाइनेन्स लघुवित्त वित्तीय संस्था लिमिटेड	-	-	६.९०%	-

### ४.११.४ बैंकका सम्बद्ध कम्पनीहरूको इक्विटी मूल्य

रकम रु. मा

विवरण	समूह	
	यस वर्ष	गत वर्ष
१. नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड	२५,४५४,४५१	२०,८६५,३८१
२. मेरोमाइक्रोफाइनेन्स लघुवित्त वित्तीय संस्था लिमिटेड	१३९,९८०,३३६	-
<b>कुल</b>	<b>१६५,४३४,७८७</b>	<b>२०,८६५,३८१</b>

### ४.१२ लगानी जायजेथाहरू

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
उचित मोल (Fair value) मा मूल्याङ्कन गरिएको लगानी जायजेथा				
श्रावण १ को मौज्दात				
यस वर्षको थप/घट				
यस वर्षको उचित मोलमा खुद परिवर्तन				
समायोजन/स्थानान्तरण				
<b>खुद रकम</b>				
परल मोलमा मूल्याङ्कन गरिएको लगानी जायजेथा				
श्रावण १ को मौज्दात	१४१,१४६,४५४	१९५,५३२,७८९	१४१,१४६,४५४	१९५,५३२,७८९
यस वर्षको थप/घट	६८,२१४,७००	(५४,३८६,३३५)	६८,२१४,७००	(५४,३८६,३३५)
समायोजन/स्थानान्तरण	-	-	-	-
सञ्चित ह्यासकट्टी	(७१५,२८३)	-	(७१५,२८३)	-
सञ्चित क्षय	-	-	-	-
<b>खुद रकम</b>	<b>२०८,६४५,८७१</b>	<b>१४१,१४६,४५४</b>	<b>२०८,६४५,८७१</b>	<b>१४१,१४६,४५४</b>
<b>कुल</b>	<b>२०८,६४५,८७१</b>	<b>१४१,१४६,४५४</b>	<b>२०८,६४५,८७१</b>	<b>१४१,१४६,४५४</b>

### ४.१३ जायजेथा र उपकरणहरू

रकम रु. मा

विवरण	समूह										
	जग्गा	भवन	पट्टा सम्पत्ति	कम्प्युटर र एक्सेसिबिलिटीहरू	परिवहन साधन	फर्निचर तथा फिक्सचर	मेशिनरी	अन्य उपकरणहरू	जम्मा आषाढ २०७९	जम्मा आषाढ २०७८	
फल मूल											
श्रावण १, २०७७ को मौज्जात	१,४४७,५०१,६६२	५३८,६५९,६४३	२३५,७५६,९५७	२१७,९४३,१५९	३१८,२०६,७१६	२०७,८७६,३८१	-	३६८,५६५,०५६	-	३,३३४,५०९,६०४	
यस वर्षको थप											
प्राप्ति	-	६,२४८,३९०	३०,८९१,६७२	१२,७७४,७५३	२०,३६९,८००	२०,११६,७९३	-	४६,६३७,६३७	-	१३७,०३९,०४५	
प्राप्तिबाट प्राप्त गरेको जायजेथा तथा उपकरण	१७९,४००,९५०	२०,४८८,७३५	९७,६०८,४७९	३५,०८३,१३१	५३,५१४,५८१	७३,४९८,८६५	-	३३,९०४,७७४	-	५,९३,४९९,५१६	
पूँजीकरण	-	-	-	-	-	-	-	-	-	-	
यस वर्षको बिक्रि	-	-	(२,७०५,६३१)	(१,९९५,३३०)	(२,४,१९८,८००)	(१,६४३,४५०)	-	(९,६८३,९६४)	-	(४०,२२६,०७५)	
समायोजन/पुनर्मूल्याङ्कन	-	(१५,२८१,०९३)	(८००,२६०)	(१,९९५,३३०)	(२,४,१९८,८००)	(३,०४१,८१५)	-	(२,७२९,८७५)	-	(२१,८५३,०४३)	
आषाढ २०७८ को मौज्जात	१,६२६,९०२,६४२	५५०,११५,६७५	३६०,७५१,२१७	२६३,८०५,८१३	३६७,८९२,२९८	२९६,८०६,७७४	-	५३६,६९४,६२८	४,००२,९६९,०४८	४,००२,९६९,०४८	
यस वर्षको थप											
प्राप्ति	६,९०१,६४७	८४,६९३,३७८	४५,२७२,७०६	३७,१२७,६५१	९९,७३९,८००	३०,३००,१४४	-	९३१,९१२,३६१	१,२३५,९८७,६८७	-	
प्राप्तिबाट प्राप्त गरेको जायजेथा तथा उपकरण	-	-	-	-	-	-	-	-	-	-	
पूँजीकरण	-	-	-	-	-	-	-	-	-	-	
यस वर्षको बिक्रि	-	-	(२,५,२८१,२४६)	(२,८६१,५२६)	(३,४,९२७,२६८)	(८,२१३,७४८)	-	(८,९६५,३९४)	(८०,२४९,१८३)	-	
समायोजन/पुनर्मूल्याङ्कन	४३,५०८,०००	(१४,७४५,२०४)	(४५७,९०६)	२३,८६५	४३२,७०४,८३०	(२६९,१३०)	-	(१,०३२,९८०)	२७,०२६,६४५	-	
आषाढ २०७९ को मौज्जात	१,६७७,३१२,२८९	६२०,०६३,८५०	३८०,२८४,७७०	२९८,१३५,८०३	४३२,७०४,८३०	३१८,६२७,०४०	-	१,४५८,६०८,६१५	५,१८५,७३४,१९७	४,००२,९६९,०४८	
सञ्चिता हास र क्षय											
श्रावण १, २०७७ को मौज्जात	-	९८,९८७,१८०	१२६,७०१,५८०	१५०,७१४,५४८	१०२,४२२,६७४	१२९,४८५,४४८	-	२११,३६९,११४	-	८१९,६८०,५४४	
यस वर्षको क्षय											
यस वर्षको हासकट्टी	-	२७,५५८,४३४	२२,०३२,६५७	३६,१९४,९४३	४७,०१९,९३८	२८,४३८,९६७	-	५९,६४१,८२४	-	२२०,८८६,७६१	
प्राप्त संस्थाको यस वर्षको हासकट्टी	-	७४३,५३१	२९,३७७,८८८	२२,१६५,५१०	१९,४२९,१०४	२५,१७६,०५६	-	५२,०५१,०३०	-	१४८,९४३,११९	
बिक्रि	-	-	(२,७०५,६३६)	(१,९५८,७६५)	(९,७२६,९०९)	(१,९३४,५७८)	-	(८,७०७,५८६)	-	(२४,२३३,४६५)	
समायोजन	-	(७९३,१९४)	-	-	-	(१,६०५,११४)	-	(८१३,४९५)	-	(३,२१२,६०२)	
आषाढ २०७८ को मौज्जात	-	१२६,४९५,९५१	१७५,४०६,४९९	२०७,११६,२३६	१५९,१४४,८०६	१८०,३५९,९७८	-	३१३,५४०,८८७	१,१६२,०६४,३५६	१,१६२,०६४,३५६	
यस वर्षको क्षय											
यस वर्षको हासकट्टी	-	३०,४१७,१७२	३१,२६६,४५६	३२,२३०,००९	५६,६९१,३८१	३६,३०८,१६१	-	१९९,११३,८४४	३८६,०२७,०२३	-	

विवरण	समूह										जम्मा आषाढ २०७८
	जग्गा	भवन	पढा सम्पत्ति	कम्प्युटर र एक्सेसिबिलिटीहरू	परिवहन साधन	फर्निचर तथा फिक्सचर	मेसिनरी	अन्य उपकरणहरू	जम्मा आषाढ २०७९	जम्मा आषाढ २०७८	
बित्तिक	-	-	(१७,६५३,८३१)	(२,८३३,५४५)	(२२,५०५,५३५)	(५,९०१,५३७)	-	(७,५७४,४३१)	(५६,४६८,८८०)	-	
समायोजन	-	-	(११४,२६१)	(१,३४३)	-	१६,३३३	-	१७,८५९	(८०,८१३)	-	
आषाढ २०७९ को मौज्जात	-	१५६,४१३,१२२	१८८,९०४,८६२	२३६,५११,३५६	१९३,३३०,६५२	२१०,७८३,५३५	-	५०५,०९८,१५९	१,४९१,५४१,६८६	१,४६२,०६४,३५६	
पूँजीगत निर्माण	-	१८२,२१३	१६,४५६,९००	-	-	-	-	६४०,७१०	१७,२७९,८२२	४३,२५०,३९६	
खुद कित्ताबी मूल्य	-	-	-	-	-	-	-	-	-	-	
आषाढ २०७८ को अन्तिम मौज्जात	१,६२६,९०२,६४२	४५९,७३०,२४०	१९२,०४२,२६९	५६,६८९,५७८	२०८,७४७,४९२	११६,४४६,७९६	-	२२३,५९६,०६५	-	२,८०४,१५५,०८८	
आषाढ २०७९ को अन्तिम मौज्जात	१,६७७,३१२,२८९	४६३,३३२,९४०	२०७,८३६,८०८	६१,६२४,४४८	२३९,३७४,१७७	१०७,८४०,५०५	-	९५४,१५१,१६६	३,७११,४७२,३१२	-	

रकम रु. मा

विवरण	बैंक										जम्मा आषाढ २०७८
	जग्गा	भवन	पढा सम्पत्ति	कम्प्युटर र एक्सेसिबिलिटीहरू	परिवहन साधन	फर्निचर तथा फिक्सचर	मेसिनरी	अन्य उपकरणहरू	जम्मा आषाढ २०७९	जम्मा आषाढ २०७८	
पल्ल माल	-	-	-	-	-	-	-	-	-	-	-
श्रावण १, २०७७ को मौज्जात	१,४४७,५०१,६९२	५३८,६५९,६४३	२३३,४०४,८९१	२१५,९४८,४४२	३१३,८०१,४४९	२०६,४९२,०१३	-	३६६,८६६,८०६	-	३,३३२,६७५,०३६	
यस वर्षको थप	-	६,४४८,३९०	३०,८५३,३६५	१२,७६८,७५३	२०,३६९,८००	२०,०९८,७९३	-	४६,६१२,५८८	-	१३६,९५०,९६०	
प्राप्ति	१७९,४००,९५०	२०,४८८,७३५	९७,६०८,४७९	३५,०८३,१३१	५३,५१४,५८१	७३,४९८,८६५	-	१३३,९०४,७७४	-	५९३,४९९,५९६	
पूँजीकरण	-	-	-	-	-	-	-	-	-	-	
यस वर्षको बित्तिक	-	-	(२,७०५,६३१)	(१,९९५,२३०)	(२४,१९८,८००)	(१,६४३,४५०)	-	(९,६८२,९६४)	-	(४०,२२६,०७५)	
समायोजन/पुनर्मूल्याङ्कन	-	(१५,२८१,०९३)	(८०,२६०)	-	-	(३,०४१,८१५)	-	(२,७२९,८७५)	-	(२१,८५३,०४३)	
आषाढ २०७८ को मौज्जात	१,६२६,९०२,६४२	५५०,११५,६७५	३५८,३६०,८४४	२६१,८०५,१९७	३६३,४८७,०३०	२९५,४०४,४०६	-	५३४,९७०,६००	३,९९१,०४६,३९४	३,९९१,०४६,३९४	
यस वर्षको थप	-	८४,६९३,३७८	४५,२६१,८५८	३६,९८६,५५१	९९,७३९,८००	३०,१९२,११६	-	९२६,५९६,२७६	१,२३०,३७१,६२६	-	
प्राप्ति	६,९०१,६४७	-	-	-	-	-	-	-	-	-	
पूँजीकरण	-	-	-	-	-	-	-	-	-	-	
यस वर्षको बित्तिक	-	-	(२५,२८१,२४६)	(२,८६१,५२६)	(३४,९२७,२६८)	(८,२१३,७४८)	-	(८,९६५,३९४)	(८०,२४९,१८३)	-	
समायोजन/पुनर्मूल्याङ्कन	४३,५०८,०००	(१४,७४५,२०४)	(४५,७९०६)	२३,८६५	-	(२६९,१३०)	-	(१,०३२,९८०)	२७,०२६,६४५	-	
आषाढ २०७९ को मौज्जात	१,६७७,३१२,२८९	६२०,०६३,८५०	३७७,८८३,५४९	२९५,९५४,०८७	४२८,२९९,५६२	३१७,११३,६४४	-	१,४५१,५६८,५०१	५,१६८,१९५,४८२	३,९९१,०४६,३९४	
सञ्चिता हास र क्षय	-	-	-	-	-	-	-	-	-	-	
श्रावण १, २०७७ को मौज्जात	-	९८,९८७,१८१	१२६,३२८,४१८	१४९,०५१,६३७	१००,३५६,७७४	१२८,५८८,१५७	-	२०९,९०९,७७२	-	८९३,२२१,९३८	

विवरण	समूह									
	जग्गा	भवन	पट्टा समाप्ति	कम्प्युटर र एक्सेसिंहहरू	परिवहन साधन	फर्निचर तथा फिक्सचर	मेसिनरी	अन्य उपकरणहरू	जम्मा आषाढ २०७९	जम्मा आषाढ २०७८
यस वर्षको क्षय										
यस वर्षको हासकट्टी	-	२७,५५८,४३४	२१,७९४,५४५	३५,९६३,१६६	४६,३९०,६१४	२८,३५६,०८२	-	५९,३१०,८६६	-	२,१९,३७३,७०७
प्राप्त संस्थाको यस वर्षको हासकट्टी	-	७४३,५३१	२९,३७७,८८८	२२,१६५,५१०	१९,४२९,१०४	२५,१७६,०५६	-	५२,०५१,०३०	-	१,४८,९४३,११९
बिक्रि	-	-	(२,७०५,६२६)	(१,९५८,७६५)	(९,७२६,९०९)	(१,१३४,५७८)	-	(८,७०७,५८६)	-	(२४,२३३,४६५)
समायोजन	-	(७९३,१९४)	-	-	-	(१,६०५,९१४)	-	(८१३,४९५)	-	(३,२१२,६०२)
<b>आषाढ २०७८ को मौज्जात</b>		<b>१२६,४९५,९५२</b>	<b>१७४,७९५,२२५</b>	<b>२०५,२२१,५४८</b>	<b>१५६,४४९,५८२</b>	<b>१७९,३७९,८०२</b>		<b>३११,७५०,५८८</b>	<b>१,१५४,०९२,६९६</b>	<b>१,१५४,०९२,६९६</b>
यस वर्षको क्षय										
यस वर्षको हासकट्टी	-	३०,४१७,१७२	३१,०२६,२०७	३२,१२९,२२७	५६,०६०,३३३	३६,१९९,७९३	-	१९७,८९२,२४१	-	३,८३,७२४,९७४
बिक्रि	-	-	(१७,६५३,८३१)	(२,८३३,५४५)	(२२,५०५,५३५)	(५,९०१,५३७)	-	(७,५७४,४३१)	-	(५६,४६८,८८०)
समायोजन	-	-	(११४,२६१)	(१,३४३)	-	१६,९३३	-	१७,८५९	-	(८०,८१३)
<b>आषाढ २०७९ को मौज्जात</b>		<b>१२६,४९३,१२४</b>	<b>१८८,०५३,३३९</b>	<b>२३४,५१५,८८७</b>	<b>१९०,००४,३८०</b>	<b>२०९,६९४,९९१</b>		<b>५०२,०८६,२५७</b>	<b>१,४८१,२६७,९७७</b>	<b>१,१५४,०९२,६९६</b>
पूँजीगत निर्माण	-	१८२,२१३	१६,४५६,९००	-	-	-	-	६४०,७१०	-	४३,२५०,३८६
खुद किताबी मूल्य	-	-	-	-	-	-	-	-	-	-
<b>आषाढ २०७८ को अन्तिम मौज्जात</b>	<b>१,६२६,९०२,६४२</b>	<b>४५९,७३०,२३९</b>	<b>१९०,२६३,१७०</b>	<b>५६,५८३,६५०</b>	<b>२०७,०३७,४४८</b>	<b>११६,०२४,६०४</b>		<b>२२३,६६२,३३५</b>		<b>२,८८०,२०४,०८४</b>
<b>आषाढ २०७९ को अन्तिम मौज्जात</b>	<b>१,६७७,३१२,२८९</b>	<b>४६३,३३२,९३९</b>	<b>२०६,२८७,९०९</b>	<b>६१,४३८,२०१</b>	<b>२३८,२९५,१८२</b>	<b>१०७,४१८,६५३</b>		<b>९५०,१२२,९५५</b>	<b>३,७०४,२०७,३२८</b>	<b>-</b>

### ४.१४ ख्याति तथा अमूर्त सम्पत्ति

रकम रु. मा

विवरण	समूह					
	ख्याती	सफ्टवेयर		अन्य	जम्मा आषाढ २०७९	जम्मा आषाढ २०७८
		खरिद	विकसित			
परल मोल						
श्रावण १, २०७७ को मौज्जात	-	१४१,७७९,९६९	-	-	-	१४१,७७९,९६९
यस वर्षको थप						
प्राप्ति	-	२७,०३८,९३६	-	-	-	२७,०३८,९३६
प्राप्तिबाट प्राप्त गरेको सफ्टवेयर	-	१५,८५८,२९२	-	-	-	१५,८५८,२९२
पूँजीकरण	-	-	-	-	-	-
यस वर्षको बिक्रि	-	-	-	-	-	-
समायोजन/पुनर्मूल्याङ्कन	-	-	-	-	-	-
आषाढ २०७८ को मौज्जात		१८४,६७७,१९८	-	-	१८४,६७७,१९८	१८४,६७७,१९८
यस वर्षको थप						
प्राप्ति	-	१९,२२०,९०८	-	-	१९,२२०,९०८	-
प्राप्तिबाट प्राप्त गरेको सफ्टवेयर	-	-	-	-	-	-
व्यवसायिक संयोजनबाट प्राप्ति	-	-	-	-	-	-
पूँजीकरण	-	-	-	-	-	-
यस वर्षको बिक्रि	-	(१८४,७५५)	-	-	(१८४,७५५)	-
समायोजन/पुनर्मूल्याङ्कन	११५,९९४,२२८	-	-	-	११५,९९४,२२८	-
आषाढ २०७९ को मौज्जात	११५,९९४,२२८	२०३,७९३,३५१	-	-	३१९,७०७,५७९	१८४,६७७,१९८
परिशोधन र क्षय						
श्रावण १, २०७७ को मौज्जात	-	६५,५५९,१६८	-	-	६५,५५९,१६८	६५,५५९,१६८
यस वर्षको परिशोधन खर्च	-	२५,८९५,५२१	-	-	२५,८९५,५२१	२५,८९५,५२१
यस वर्षको क्षय	-	-	-	-	-	-
प्राप्त संस्थाको परिशोधन खर्च	-	१५,४९६,५१३	-	-	१५,४९६,५१३	१५,४९६,५१३
बिक्रि	-	-	-	-	-	-
समायोजन	-	-	-	-	-	-
आषाढ २०७८ को मौज्जात	-	१०६,९५१,२०२	-	-	१०६,९५१,२०२	१०६,९५१,२०२
यस वर्षको परिशोधन खर्च		२९,०२६,९३४			२९,०२६,९३४	
प्राप्त संस्थाको परिशोधन खर्च	-	-	-	-	-	-
यस वर्षको क्षय						
बिक्रि	-	(१५३,७५५)	-	-	(१५३,७५५)	-
समायोजन	-	-	-	-	-	-
आषाढ २०७९ को मौज्जात	-	१३५,८२४,३८१	-	-	१३५,८२४,३८१	१०६,९५१,२०२
पूँजीगत निर्माण	-	१३,६७२,३१७	-	-	१३,६७२,३१७	६,९१८,७३४
खूद कितानी मूल्य	-	-	-	-	-	-
आषाढ २०७८ को मौज्जात	-	८४,६४४,७३१	-	-	-	८४,६४४,७३१
आषाढ २०७९ को मौज्जात	११५,९९४,२२८	८१,५६१,२८७	-	-	१९७,५५५,५१६	-

### ४.१४ ख्याति तथा अमूर्त सम्पत्ति

रकम रु. मा

विवरण	बैंक					
	ख्याती	सफ्टवेयर		अन्य	जम्मा आषाढ २०७९	जम्मा आषाढ २०७८
		खरिद	विकसित			
<b>परल मोल</b>						
श्रावण १, २०७७ को मौज्जात	-	१३९,९५०,९२९	-	-	-	१३९,९५०,९२९
यस वर्षको थप						
प्राप्ति	-	२६,६८८,६३६	-	-	-	२६,६८८,६३६
प्राप्तिबाट प्राप्त गरेको सफ्टवेयर	-	१५,८५८,२९२	-	-	-	१५,८५८,२९२
पूँजीकरण	-	-	-	-	-	-
यस वर्षको बिक्रि	-	-	-	-	-	-
समायोजन/पुनर्मूल्याङ्कन	-	-	-	-	-	-
<b>आषाढ २०७८ को मौज्जात</b>	-	१८२,४९७,८५८	-	-	१८२,४९७,८५८	१८२,४९७,८५८
यस वर्षको थप						
प्राप्ति	-	१९,२२०,९०८	-	-	१९,२२०,९०८	-
व्यवसायिक संयोजनबाट प्राप्ति	-	-	-	-	-	-
पूँजीकरण	-	-	-	-	-	-
यस वर्षको बिक्रि	-	(१८४,७५५)	-	-	(१८४,७५५)	-
समायोजन/पुनर्मूल्याङ्कन	११५,९९४,२२८	-	-	-	११५,९९४,२२८	-
<b>आषाढ २०७९ को मौज्जात</b>	११५,९९४,२२८	२०१,५३४,०११	-	-	३१७,५२८,२३९	-
<b>परिशोधन र क्षय</b>						
श्रावण १, २०७७ को मौज्जात	-	६४,८५४,२४०	-	-	-	६४,८५४,२४०
यस वर्षको परिशोधन खर्च	-	२५,५०३,५८०	-	-	-	२५,५०३,५८०
यस वर्षको क्षय	-	१५,४९६,५१३	-	-	-	१५,४९६,५१३
बिक्रि	-	-	-	-	-	-
समायोजन	-	-	-	-	-	-
<b>आषाढ २०७८ को मौज्जात</b>	-	१०५,८५४,३३३	-	-	१०५,८५४,३३३	१०५,८५४,३३३
यस वर्षको परिशोधन खर्च	-	२८,६५९,८२०	-	-	२८,६५९,८२०	-
प्राप्त संस्थाको परिशोधन खर्च	-	-	-	-	-	-
यस वर्षको क्षय	-	-	-	-	-	-
बिक्रि	-	(१५३,७८५)	-	-	(१५३,७८५)	-
समायोजन	-	-	-	-	-	-
<b>आषाढ २०७९ को मौज्जात</b>	-	१३४,३६०,३६८	-	-	१३४,३६०,३६८	-
पूँजीगत निर्माण	-	१३,६७२,३१७	-	-	१३,६७२,३१७	६,९१८,७६५
खुद किताबी मूल्य	-	-	-	-	-	-
<b>आषाढ २०७८ को मौज्जात</b>	-	८३,५६२,२९०	-	-	-	८३,५६२,२९०
<b>आषाढ २०७९ को मौज्जात</b>	११५,९९४,२२८	८०,८४५,९५९	-	-	१९६,८४०,१८८	-

## ४.१५ स्थगन कर

रकम रु. मा

विवरण	समूह			बैंक		
	यस वर्ष			यस वर्ष		
	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	खुद स्थगन कर सम्पत्ति/(दायित्व)	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	खुद स्थगन कर सम्पत्ति/(दायित्व)
<b>अस्थाई भिन्नतामा स्थगन कर</b>						
बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापटी	-	-	-	-	-	-
ग्राहकलाई कर्जा तथा सापटी	-	-	-	-	-	-
लगानी जायजेथा	-	-	-	-	-	-
लगानी सुरक्षणपत्र	६,०५४,८७८	(४६,८९८,०७४)	(४०,८४३,१९६)	-	(११८,६३४,०२३)	(११८,६३४,०२३)
जायजेथा र उपकरण	४१९,९६६	(२१३,९९७,११७)	(२१३,५७७,१५१)	-	(२१३,९९७,११७)	(२१३,९९७,११७)
परिभाषित कर्मचारी लाभ योजना	२०,८२१,२८५	-	२०,८२१,२८५	२०,५५०,१४५	-	२०,५५०,१४५
पट्टा दायित्व	२३६,६०९,१६४	-	२३६,६०९,१६४	२३५,२९६,२१८	-	२३५,२९६,२१८
व्यवस्था	-	-	-	-	-	-
अन्य	४,४४३,९२१	-	४,४४३,९२१	४,४४३,९२१	-	४,४४३,९२१
<b>अस्थाई भिन्नतामा स्थगन कर</b>	<b>२६८,३४९,२१२</b>	<b>(२६०,८९५,१९१)</b>	<b>७,४५४,०२१</b>	<b>२६०,२९०,२८३</b>	<b>(३३२,६३१,१४०)</b>	<b>(७२,३४०,८५७)</b>
गत वर्षको बाँकी कर घाटामा स्थगन कर	९,०३१,९२३	-	९,०३१,९२३	९,०३१,९२३	-	९,०३१,९२३
करको दरमा परिवर्तनले सिर्जना भएको स्थगन कर	-	-	-	-	-	-
<b>खुद स्थगन कर सम्पत्ति/(दायित्व), आषाढ मसान्त २०७९</b>	<b>-</b>	<b>१६,४८५,९४४</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>(६३,३०८,९३४)</b>
स्थगन कर सम्पत्ति/(दायित्व), श्रावण १ २०७८	-	२२२,३६७,६५१	-	-	-	२१७,४८६,२९५
<b>यस वर्षको थप/(फिर्ता)</b>	<b>-</b>	<b>(२३८,८५३,५९५)</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>(१५४,१७७,३६१)</b>
नाफा-नोक्सान हिसाबमा देखाइएको स्थगन कर खर्च/(आम्दानी)	-	(७६,१२०,६५४)	-	-	-	(६३,२५०,७५७)
अन्य विस्तृत आम्दानीमा देखाइएको स्थगन कर खर्च/(आम्दानी)	-	(४४,८१२,१४६)	-	-	-	(९९,५५५,४४३)
इक्विटीमा सिधै देखाइएको स्थगन कर खर्च/(आम्दानी)	-	(११७,९२०,७९६)	-	-	-	८,६२८,८३९

विवरण	समूह			बैंक		
	गत वर्ष			गत वर्ष		
	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	खुद स्थगन कर सम्पत्ति/(दायित्व)	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	खुद स्थगन कर सम्पत्ति/(दायित्व)
अस्थायी भिन्नतामा स्थगन कर						
बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापटी	-	-	-	-	-	-
ग्राहकलाई कर्जा तथा सापटी	-	-	-	-	-	-
लगानी जायजेथा	-	-	-	-	-	-
लगानी सुरक्षणपत्र	-	(२७३,३६३,९६७)	(२७३,३६३,९६७)	-	(२६७,३७१,९६०)	(२६७,३७१,९६०)
जायजेथा र उपकरण	८,३९२,४४९	-	८,३९२,४४९	८,१३४,३४५	-	८,१३४,३४५
परिभाषित कर्मचारी लाभ योजना	१२,६२१,९६५	(४,७७८,०२५)	७,८४३,९४०	१२,११८,९४७	(४,७७८,०२५)	७,३४०,९२२
पट्टा दायित्व	१६,०९५,६८४	-	१६,०९५,६८४	१५,७४६,१६१	-	१५,७४६,१६१
व्यवस्था	-	-	-	-	-	-
अन्य	६००,३९७	-	६००,३९७	६००,३९७	-	६००,३९७
<b>अस्थायी भिन्नतामा स्थगन कर</b>	<b>३७,७१०,४९५</b>	<b>(२७८,१४१,९९२)</b>	<b>(२४०,४३१,४९७)</b>	<b>३६,५९९,८५०</b>	<b>(२७२,१४९,९८५)</b>	<b>(२३५,५५०,१३५)</b>
गत वर्षको बाँकी कर घाटामा स्थगन कर	१८,०६३,८४५	-	१८,०६३,८४५	१८,०६३,८४५	-	१८,०६३,८४५
करको दरमा परिवर्तनले सिर्जना भएको स्थगन कर	-	-	-	-	-	-
<b>खुद स्थगन कर सम्पत्ति/(दायित्व), आषाढ मसान्त २०७८</b>	<b>-</b>	<b>-</b>	<b>(२२२,३६७,६५१)</b>	<b>-</b>	<b>-</b>	<b>(२१७,४८६,२९०)</b>
स्थगन कर सम्पत्ति/(दायित्व), श्रावण १ २०७७	-	-	१२,९३७,११३	-	-	१३,६१३,५४२
प्राप्त गरिएको संस्थाको स्थगन कर सम्पत्ति/(दायित्व)	-	-	२८,३२५,७२५	-	-	२८,३२५,७२५
<b>यस वर्षको थप/(फिर्ता)</b>	<b>-</b>	<b>-</b>	<b>१८१,१०४,८१३</b>	<b>-</b>	<b>-</b>	<b>१७५,५४७,०२३</b>
नाफा-नोक्सान हिसाबमा देखाइएको स्थगन कर खर्च/(आम्दानी)	-	-	६,६५३,८२०	-	-	१,०६०,९३९
अन्य विस्तृत आम्दानीमा देखाइएको स्थगन कर खर्च/(आम्दानी)	-	-	१७४,४५०,९९३	-	-	१७४,४८६,०८४
इन्विटीमा सिधै देखाइएको स्थगन कर खर्च/(आम्दानी)	-	-	-	-	-	-

### ४.१६ अन्य सम्पत्ति

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
विक्रीका लागि धारण गरिएको सम्पत्ति	-	-	-	-
अन्य गैर बैंकिङ सम्पत्ति	-	-	-	-
भुक्तानी पाउन बाँकी बिलहरू	-	-	-	-
उद्न बाँकी आसामी	१,४४३,६९५,२६०	६९३,९१९,३०५	१,५७७,२६०,७०१	८२१,२२५,९३०
पाकेको आम्दानी	१,५३७,४४०	८८,०२९	१,५३७,४४०	८८,०२९
अग्रिम भुक्तानी तथा धरौटी	१२१,९०४,३७०	१११,०६३,५४९	१२१,४३५,५१५	११०,७३०,५९७
आयकरको लागि धरौटी	४७,२११,७६६	४०,६३२,७६६	४७,२११,७६६	४०,६३२,७६६
स्थगन कर्मचारी खर्च	१,०९८,८३६,८९३	६६८,५०४,९८३	१,०९८,८३६,८९३	६६८,५०४,९८३
अन्य	५०,७१८,९३५	५६,७८१,४९३	४५,१३१,५२२	५६,३६१,३७१
<b>कुल</b>	<b>२,७६३,९०४,६६५</b>	<b>१,५७०,९९०,१२५</b>	<b>२,८९१,४१३,८३७</b>	<b>१,६९७,५४३,६७६</b>

### ४.१७ बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
मुद्रा बजार निक्षेप (Money market deposit)	-	-	-	-
अन्तर बैंक सापटी	१,७२४,५००,०००	४००,०००,०००	१,७२४,५००,०००	४००,०००,०००
बैंक तथा वित्तीय संस्थाबाट निक्षेप	२,३३८,५५४,७८५	२,३६५,००१,९५४	२,३३८,५५४,७८५	२,३६५,००१,९५४
क्लियरिङ तथा राफसाफ खाता	-	-	-	-
अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप	-	-	-	-
<b>कुल</b>	<b>४,०६३,०५४,७८५</b>	<b>२,७६५,००१,९५४</b>	<b>४,०६३,०५४,७८५</b>	<b>२,७६५,००१,९५४</b>

### ४.१८ नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नेपाल राष्ट्र बैंकबाट प्राप्त पुर्नकर्जा	१,८७०,२५०,८६८	१,२०५,५५८,८२४	१,८७०,२५०,८६८	१,२०५,५५८,८२४
स्थायी तरलता सुविधा	९,२००,०००,०००	-	९,२००,०००,०००	-
नेपाल राष्ट्र बैंकबाट लेन्डर अफ लास्ट रिसेट सुविधा	-	-	-	-
पुनः खरिद सम्झौतामा बित्री गरिएको सुरक्षणहरू	-	-	-	-
नेपाल राष्ट्र बैंकलाई दिनु पर्ने अन्य बक्यौता	-	-	-	-
<b>कुल</b>	<b>११,०७०,२५०,८६८</b>	<b>१,२०५,५५८,८२४</b>	<b>११,०७०,२५०,८६८</b>	<b>१,२०५,५५८,८२४</b>

### ४.१९ व्युत्पन्न (Derivative) वित्तीय उपकरणहरू

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
<b>व्यापारिक लगानीको निम्ति</b>	-	-	-	-
ब्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-
अग्रिम विनिमय सम्झौता	-	-	-	-
अन्य	-	-	-	-
<b>जोखिम व्यवस्थापनको निम्ति</b>	-	-	-	-
ब्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-
अग्रिम विनिमय सम्झौता	-	-	-	-
अन्य	-	-	-	-
<b>कुल</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>

### ४.२० ग्राहकको निक्षेप दायित्व

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
<b>संस्थागत ग्राहकहरू</b>				
आवधिक निक्षेप	४६,३३५,५००,४२९	३९,७४४,८८५,११२	४६,४७०,४२१,१९६	३९,८७५,९८५,११२
माग निक्षेप	७,४७५,८०७,६३९	११,५३२,६७६,६८३	७,४७५,८०७,६३९	११,५३२,९३४,६०७

चलती निक्षेप	६,५३०,७३०,५०८	५,७८८,२०९,९७८	६,६७१,३७३,४४१	५,९३३,२७५,२२१
अन्य	९२४,८५६,८६१	५६८,६३०,८२७	९२४,८५६,८६१	५६८,६३०,८२७
<b>व्यक्तिगत ग्राहकहरू</b>				
आवधिक निक्षेप	५१,६२०,७६८,१९२	३७,८८७,४२२,१३७	५१,६२०,७६८,१९२	३७,८८७,४२२,१३७
बचत निक्षेप	३८,८०४,०४६,२६८	४३,४३३,५७१,७४५	३८,८०४,०४६,२६८	४३,४३३,५७१,७४५
चलती निक्षेप	७५७,९७६,२१७	१,०५०,०८०,७८३	७५७,९७६,२१७	१,०५०,०८०,७८३
अन्य	७६,२४०,५५७	३५६,५११,०५२	७६,२४०,५५७	३५६,५११,०५२
<b>कुल</b>	<b>१५२,५२५,९२६,६७१</b>	<b>१४०,३६२,०७९,३१७</b>	<b>१५२,८०१,४९०,३७१</b>	<b>१४०,६३८,४११,४८४</b>

### ४.२०.१ मुद्राको आधारमा ग्राहकको निक्षेप विवरण

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नेपाली रुपैयाँ	१४६,७६९,१७३,३५५	१३७,८६२,१४४,७९३	१४७,०४४,७३७,८१३	१३८,१३८,४७६,९६०
भारतीय रुपैयाँ	-	-	-	-
अमेरिकी डलर	५,७४९,४९७,१९४	२,४७२,४५३,२५४	५,७४९,४९७,१९४	२,४७२,४५३,२५४
पाउन्ड स्टर्लिङ	६४१,७०३	४५१,५६९	६४१,७०३	४५१,५६९
यूरो	५,६३५,४८६	१०,९३५,९३५	५,६३५,४८६	१०,९३५,९३५
जापानी येन	१८१,७१८	२१४,३०९	१८१,७१८	२१४,३०९
चिनिया युआन	-	-	-	-
अन्य	७९६,४५७	१५,८७९,४५८	७९६,४५७	१५,८७९,४५८
<b>कुल</b>	<b>१५२,५२५,९२६,९१३</b>	<b>१४०,३६२,०७९,३१७</b>	<b>१५२,८०१,४९०,३७१</b>	<b>१४०,६३८,४११,४८४</b>

\* विदेशी मुद्रामा रहेको निक्षेप रकमलाई २०७९ आषाढ मसान्तको विदेशी मुद्राको अन्तिम विनिमय दरले नेपाली रुपैयाँमा परिवर्तन गरी देखाईएको छ।

### ४.२१ सापटी

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
<b>स्वदेशी सापटी</b>				
नेपाल सरकार	-	-	-	-
अन्य संस्था	-	-	-	-
अन्य	४५,५००,०००	-	-	-
<b>कुल</b>	<b>४५,५००,०००</b>	<b>-</b>	<b>-</b>	<b>-</b>
<b>विदेशी सापटी</b>				
विदेशी बैंक तथा वित्तीय संस्था	-	-	-	-
बहुपक्षिय विकास बैंकहरू	-	-	-	-
अन्य संस्था	-	-	-	-
<b>कुल</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>
<b>कुल</b>	<b>४५,५००,०००</b>	<b>-</b>	<b>-</b>	<b>-</b>

## ४.२२ व्यवस्थाहरू

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
Redundancy को निमित्त व्यवस्था	-	-	-	-
पुनर्संरचनाको निमित्त व्यवस्था	-	-	-	-
चालु कानुनी तथा कर मुद्दाको निमित्त व्यवस्था	-	-	-	-
Onerous Contracts	-	-	-	-
अन्य	-	-	-	-
गत वर्षको आयकर व्यवस्था	५,३०६,६२६	५,३०६,६२६	५,३०६,६२६	५,३०६,६२६
<b>कुल</b>	<b>५,३०६,६२६</b>	<b>५,३०६,६२६</b>	<b>५,३०६,६२६</b>	<b>५,३०६,६२६</b>

## ४.२२.१ व्यवस्थामा भएको उतार चढाव

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
श्रावण १ को मौज्जात	५,३०६,६२६	५,३०६,६२६	५,३०६,६२६	५,३०६,६२६
यस वर्षमा गरिएको व्यवस्था	-	-	-	-
यस वर्षमा प्रयोग भएको व्यवस्था	-	-	-	-
यस वर्षमा फिर्ता गरिएको व्यवस्था	-	-	-	-
सुविधा लिइएको छुट	-	-	-	-
<b>आषाढ मसान्तको मौज्जात</b>	<b>५,३०६,६२६</b>	<b>५,३०६,६२६</b>	<b>५,३०६,६२६</b>	<b>५,३०६,६२६</b>

## ४.२३ अन्य दायित्वहरू

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कर्मचारीहरूको परिभाषित लाभ योजना सम्बन्धी दायित्व	६६,००२,७५४	४१,१७६,९७९	६६,००२,०८६	४०,३९६,४८९
दिर्यकालिन सेवा बिदा बापतको व्यवस्था	३,४०१,५२८	८९६,२३७	२,४९८,३९७	-
अल्पकालीन कर्मचारी लाभ	५,०५०,८४९	५,१७६,७९६	५,०३८,६२१	५,१७६,७९६
तिर्न बाँकी बिलहरू	१५२,०६०,१८२	१९७,६४०,६८५	१५२,०६०,१८२	१९७,६४०,६८५
साहु र बक्यौताहरू	३१,५२४,११०	११६,५९३,०६४	३१,५००,१११	११६,५९३,०६४
निक्षेपमा तिर्न बाँकी ब्याज	१८,३३६,७१५	६४,९७६,२३९	१८,३३६,७१५	६४,९७६,२३९
सापटीमा तिर्न बाँकी ब्याज	९३,८५२,४५८	७५,२९७,६०९	९३,८५२,४५८	७५,२९७,६०९
स्थगन अनुदान आयको दायित्व	२,३८६,४३४	३,६२५,४८५	२,३८६,४३४	३,६२५,४८५
भुक्तानी दिन बाँकी लाभांश	१४६,३७३,२४२	१७२,१३८,९५१	१५५,४५४,३०४	१६२,०५३,६१७
वित्तीय पट्टा अन्तर्गत दायित्व	७८८,६९७,२१२	५३,६५२,२८१	७८४,३२०,७२५	५२,४८७,२०५
भुक्तानी दिन बाँकी कर्मचारी बोनस	३१४,७३२,९४१	३१९,२८०,२१७	३१४,७३२,९४१	३१०,२०९,०७०
अन्य				
बाँकी कार्ड भुक्तानी	९६,७४८,१३४	५०,७६०,४६९	९६,७४८,१३४	५०,७६०,४६९
नकमाएको कमिशन	१३७,५२४,०१५	१११,८२५,२२१	१३७,५२४,०१५	१११,८२५,२२१
भुक्तान गर्न बाँकी कर	१५८,७६०,३७६	१६६,६७६,५०९	१५८,५१३,१८१	१६६,४१४,५००
Retention Money	११,९५९,४३८	७,४१६,९६२	११,९५९,४३८	७,४१६,९६२
खर्च व्यवस्था	२८,५५९,२९२	३२,६७३,३८८	२७,००६,३६५	३२,०७६,२५२
अन्य भुक्तानी गर्न बाँकी हिसाब	१,४७९,३७८,३४७	७४२,६०८,९७४	१,४६३,२४०,६८७	७३६,२३१,६०६
<b>कुल</b>	<b>३,५३५,३४८,०२८</b>	<b>२,१६२,४१६,०६६</b>	<b>३,५२२,०७४,७९३</b>	<b>२,१३३,१८१,२६९</b>

### ४.२३.१ परिभाषित लाभ दायित्व (Defined benefit Obligations)

वित्तीय अवस्थाको विवरण (वासलात) मा लेखाङ्कन गरिएका रकमहरु निम्न बमोजिम छन :

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
गैह्र कोषमा आधारित दायित्वको वर्तमान मूल्य	६६,००२,७५४	४१,१७६,९७८	६६,००२,०८६	४०,३९६,४८९
कोषमा आधारित दायित्वको वर्तमान मूल्य	११९,६३२,७३५	१०५,५९०,४५४	११९,६३२,७३५	१०५,५९०,४५४
कुल दायित्वको वर्तमान मूल्य	१८५,६३४,८२१	१४६,९८६,९४३	१८५,६३४,८२१	१४५,९८६,९४३
योजनागत सम्पत्तिको (Plan Assets) उचित मोल	११९,६३२,७३५	१०५,५९०,४५४	११९,६३२,७३५	१०५,५९०,४५४
खुद दायित्वको वर्तमान मूल्य	६६,००२,०८६	४०,३९६,४८९	६६,००२,०८६	४०,३९६,४८९
परिभाषित लाभ योजना सम्बन्धी लेखाङ्कित दायित्व	१८५,६३४,८२१	१४६,९८६,९४३	१८५,६३४,८२१	१४५,९८६,९४३

### ४.२३.२ योजनागत सम्पत्ति

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
इक्विटी सुरक्षणपत्रहरु	-	-	-	-
सरकारी ऋणपत्र	-	-	-	-
बैंक निक्षेप	-	-	-	-
अन्य	११९,६३२,७३५	१०५,५९०,४५४	११९,६३२,७३५	१०५,५९०,४५४
कुल	११९,६३२,७३५	१०५,५९०,४५४	११९,६३२,७३५	१०५,५९०,४५४

### ४.२३.३ परिभाषित सुविधा योजना दायित्वको वर्तमान मूल्यमा उतारचढाव

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
श्रावण १ को लाभ योजना दायित्व	१४५,९८६,९४३	१२५,७११,२४२	१४५,९८६,९४३	१२५,७११,२४२
विमाङ्कित नोक्सानी (नाफा)	(७,९५२,५३४)	(१९,३१०,८०४)	(७,९५२,५३४)	(१९,३१०,८०४)
योजनाले भुक्तानी गरेको लाभ	(६,०५७,२२४)	(६,८७२,१५९)	(६,०५७,२२४)	(६,८७२,१५९)
बैंकले भुक्तानी गरेको लाभ	(५,२७३,६९८)	(१,३२०,२८९)	(५,२७३,६९८)	(१,३२०,२८९)
चालु सुविधा खर्च र ब्याज	५८,९३१,३३४	४७,७७८,९५३	५८,९३१,३३४	४७,७७८,९५३
आषाढ मसान्तको लाभ योजना दायित्व	१८५,६३४,८२१	१४६,९८६,९४३	१८५,६३४,८२१	१४५,९८६,९४३

### ४.२३.४ योजनागत सम्पत्तिको उचित मोल (Fair value) मा उतारचढाव

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
श्रावण १ मा योजनागत सम्पत्तिको उचित मोल	१०५,५९०,४५४	७३,३७०,९७३	१०५,५९०,४५४	७३,३७०,९७३
योजनामा गरिएको योगदान	१३,२५६,२६७	२७,९६९,४६४	१३,२५६,२६७	२७,९६९,४६४
योजनाबाट भएको भुक्तानी	(६,०५७,२२४)	(६,८७२,१५९)	(६,०५७,२२४)	(६,८७२,१५९)
विमाङ्कित नाफा (नोक्सान)	(२,९८३,८६०)	३,५८३,६६३	(२,९८३,८६०)	३,५८३,६६३
योजनागत सम्पत्तिबाट अपेक्षित लाभ	९,८२७,०९८	७,५३८,५१३	९,८२७,०९८	७,५३८,५१३
आषाढ मसान्तको योजनागत सम्पत्तिको उचित मोल	११९,६३२,७३५	१०५,५९०,४५४	११९,६३२,७३५	१०५,५९०,४५४

### ४.२३.५ नाफा नोक्सान हिसाबमा देखाइएको रकम

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
चालु सुविधा खर्च	४९,९३६,१६६	३८,९०३,८६४	४९,९३६,१६६	३८,९०३,८६४
दायित्वमा ब्याज	८,९९५,१६८	८,८७५,४३२	८,९९५,१६८	८,८७५,४३२
योजनागत सम्पत्तिबाट अपेक्षित लाभ	(९,८२७,०९८)	(७,५३८,५१३)	(९,८२७,०९८)	(७,५३८,५१३)
कुल	४९,१०४,२३६	४०,२४०,७८३	४९,१०४,२३६	४०,२४०,७८३

### ४.२३.६ अन्य विस्तृत आम्दानीमा देखाइएको रकम

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
विमाङ्कित (नाफा)/नोक्सान	४,९६८,६७४	२२,८९४,४६७	४,९६८,६७४	२२,८९४,४६७
कुल	४,९६८,६७४	२२,८९४,४६७	४,९६८,६७४	२२,८९४,४६७

### ४.२३.७ विमाङ्कित अनुमानहरू

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
डिस्काउन्ट दर	९.००%	९.००%	९.००%	९.००%
योजनागत सम्पत्तिबाट अपेक्षित लाभ	९.००%	८.००%	९.००%	८.००%
भविष्यमा हुने तलवमा वृद्धिदर	५.००%	५.००%	५.००%	५.००%
निकासी दर (Withdrawal rate)	८.००%	८.००%	८.००%	८.००%

### ४.२४ निष्काशन गरिएको ऋणपत्र

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नाफा नोक्सान हिसाबबाट उचित मोलमा मूल्याङ्कन गरिएको निष्काशित ऋणपत्र	-	-	-	-
अपलेखित मूल्यमा मूल्याङ्कन गरिएको निष्काशित ऋणपत्र	२,४७७,८७५,४८०	२,४७६,०८२,२६१	२,४७७,८७५,४८०	२,४७६,०८२,२६१
कुल	२,४७७,८७५,४८०	२,४७६,०८२,२६१	२,४७७,८७५,४८०	२,४७६,०८२,२६१

### ४.२५ सहायक आवधिक दायित्व

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
फिर्ता हुने अग्राधिकार शेयर	-	-	-	-
फिर्ता नहुने अग्राधिकार शेयर (दायित्व अंश)	-	-	-	-
अन्य	-	-	-	-
कुल	-	-	-	-

## ४.२६ शेयर पूँजी

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
साधारण शेयर	१४,२००,९७४,००६	१२,५७६,९२३,११५	१४,२००,९७४,००६	१२,५७६,९२३,११५
परिवर्त्य अग्राधिकार शेयर (पूँजी अंश)	-	-	-	-
फिर्ता नहुने (इरिडिमेवल) अग्राधिकार शेयर (पूँजी अंश)	-	-	-	-
निरन्तर ऋण (Perpetual bond) (पूँजी अंश)	-	-	-	-
<b>कुल</b>	<b>१४,२००,९७४,००६</b>	<b>१२,५७६,९२३,११५</b>	<b>१४,२००,९७४,००६</b>	<b>१२,५७६,९२३,११५</b>

### ४.२६.१. साधारण शेयर

रकम रु. मा

विवरण	बैंक	
	यस वर्ष	गत वर्ष
<b>अधिकृत पूँजी</b>		
१५०,०००,००० साधारण शेयर रु १०० प्रति शेयर (गत वर्ष १५०,०००,००० साधारण शेयर रु १०० प्रति शेयर)	१५,०००,०००,०००	१५,०००,०००,०००
<b>जारी पूँजी</b>		
१४२,००९,७४०.०६ साधारण शेयर रु १०० प्रति शेयर (गत वर्ष १२५,७६९,२३१.१५ साधारण शेयर रु १०० प्रति शेयर)	१४,२००,९७४,००६	१२,५७६,९२३,११५
<b>चुक्ता पूँजी</b>		
१४२,००९,७४०.०६ साधारण शेयर रु १०० प्रति शेयर (गत वर्ष १२५,७६९,२३१.१५ साधारण शेयर रु १०० प्रति शेयर)	१४,२००,९७४,००६	१२,५७६,९२३,११५
<b>कुल</b>	<b>१४,२००,९७४,००६</b>	<b>१२,५७६,९२३,११५</b>

### ४.२६.२ साधारण शेयर स्वामित्व

रकम रु. मा

विवरण	बैंक		बैंक	
	यस वर्ष		गत वर्ष	
	प्रतिशत	रकम	प्रतिशत	रकम
<b>स्वदेशी स्वामित्व</b>				
नेपाल सरकार	-	-	-	-
'क' वर्गका इजाजत प्राप्त संस्थाहरू	-	-	-	-
अन्य इजाजत प्राप्त संस्थाहरू	-	-	-	-
अन्य संस्थाहरू	४.३३%	६१४,२१८,०११	४.३३%	५४३,९७४,८८६
सर्वसाधारण	४८.९२%	६,९४८,१४५,८६१	४८.९२%	६,१५३,५२५,०६१
अन्य	४६.७५%	६,६३८,६१०,१३४	४६.७५%	५,८७९,४२३,१६८
<b>विदेशी स्वामित्व</b>	-	-	-	-
<b>कुल</b>	<b>१००.००%</b>	<b>१४,२००,९७४,००६</b>	<b>१००.००%</b>	<b>१२,५७६,९२३,११५</b>

### ४.२६.३ साधारण शेयर स्वामित्व

०.५० प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएको शेयरधनीको विवरण						
क्र. सं.	नाम	संस्थापक शेयर	सर्वसाधारण शेयर	धारण गरेको शेयर संख्या	चुक्ता रकम रु.	प्रतिशत
१	श्री नागरिक लगानी कोष	३,४४०,९२४.९३	१,३१८,२०१.९८	४,७५९,१२६.९१	४७५,९१२,६९०.९६	३.३५
२	श्री उर्मिला पाण्डे	३,८२७,३४४.३३	८६५,३४१.१७	४,६९२,६८५.५१	४६९,२६८,५५०.७७	३.३०
३	श्री जनक विष्ट	४,१९०,३७३.८७	-	४,१९०,३७३.८७	४१९,०३७,३८७.०५	२.९५
४	श्री बिजेन्द्र जोशी	१,७६३,२३७.७२	४९०,४१८.०६	२,२५३,६५५.७८	२२५,३६५,५७८.०८	१.५९
५	श्री मनोहर दास मूल	१,४१९,४११.९५	५२७,३६५.२१	१,९४६,७७७.१६	१९४,६७७,७१५.६९	१.३७
६	श्री पवित्र कुमार कार्की	१,३२२,४२३.०१	४९७,१२४.४६	१,८१९,५४७.४७	१८१,९५४,७४७.१८	१.२८
७	श्री रविन्द्र मान सिंह प्रधान	१,३२२,४२३.०१	४९१,३३८.६६	१,८१३,७६१.६७	१८१,३७६,१६७.००	१.२८
८	श्री सावित्री शर्मा	१,३७८,२९४.१२	३०२,९१८.९२	१,६८१,२१३.०५	१६८,१२१,३०४.७३	१.१८
९	श्री रमेश शर्मा	१,०५७,९४५.३१	३८१,९४३.३३	१,४३९,८८८.६३	१४३,९८८,८६३.२४	१.०१
१०	श्री सोनी जोशी	१,३२२,४२३.०१	९,८६७.६०	१,३३२,२९०.६१	१३३,२२९,०६०.८८	०.९४
११	श्री अर्जुन प्रसाद शर्मा	८८२,८३१.२७	३१६,४६४.६५	१,१९९,२९५.९२	११९,९२९,५९१.६३	०.८४
१२	श्री जगन्नाथ ज्ञवाली	७०४,९७९.७७	३३४,२६८.४३	१,०३९,२४८.२०	१०३,९२४,८१९.८०	०.७३
१३	डा. शंकर प्रसाद शर्मा	८८६,९६०.३२	१४२,८२५.६६	१,०२९,७८५.९८	१०२,९७८,५९७.५७	०.७३
१४	श्री सुलोचन राज राजभण्डारी	७०५,२९३.४७	२६२,०५२.६७	९६७,३४६.१४	९६,७३४,६१४.००	०.६८
१५	श्री नरेन्द्र कुमार देव भट्ट	७०५,२९२.२२	१२९,६४८.२०	८३४,९४०.४३	८३,४९४,०४२.५१	०.५९
१६	श्री रमिता भट्टराई	५९९,५०१.९०	१६९,२९७.७०	७६८,७९९.६१	७६,८७९,९६०.९०	०.५४
१७	श्री मनिता भट्टराई	५९९,५०१.९०	१६७,८७५.३४	७६७,३७७.२४	७६,७३७,७२४.०४	०.५४
१८	श्री प्रताप जंग पाण्डे	६०८,३१९.४४	१३४,९९२.८४	७४३,३१२.२८	७४,३३१,२२८.३२	०.५२
१९	श्री राजेश खड्का	५२८,९७२.६५	१९६,५३७.५५	७२५,५१०.२०	७२,५५१,०२०.०९	०.५१
२०	श्री प्रेम बहादुर श्रेष्ठ	७०२,७६१.३८	१५,४९६.९१	७१८,२५८.२९	७१,८२५,८२८.७६	०.५१
२१	श्री राम प्रसाद श्रेष्ठ	५३५,६९७.६२	१७५,६६४.३३	७११,३६१.९५	७१,१३६,१९५.०५	०.५०
२२	श्री अनिल कुमार दुबैल	७०५,१२५.४२	५,६४५.६५	७१०,७७१.०७	७१,०७७,१०६.७६	०.५०
२३	श्री एस. आर. हाइड्रो एण्ड इन्भेष्टमेन्ट प्रा.लि	७०२,६७७.२३	६,६६२.१२	७०९,३३९.३५	७०,९३३,९३५.०५	०.५०
<b>जम्मा</b>		<b>२९,९१२,७१५.८७</b>	<b>६,९४१,९५१.४३</b>	<b>३६,८५४,६६७.३०</b>	<b>३,६८५,४६६,७३०.०४</b>	<b>२५.९५</b>

### ४.२७ जगोडाहरु

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
बैधानिक जगोडा कोष	३,०३७,८६४,१५२	२,६३६,७४१,९९३	३,०२९,९३०,२७६	२,६२८,८०८,११७
सटही समिकरण कोष	७४,९५८,०३६	७४,९५८,०३६	७४,९५८,०३६	७४,९५८,०३६
संस्थागत सामाजिक उत्तरदायित्व कोष	२९,६६५,५६१	१८,८३६,७९८	२८,९७३,१७३	१८,०४३,४११
पूँजी फिर्ता जगोडा कोष	५५५,५५५,५५६	२७७,७७७,७७८	५५५,५५५,५५६	२७७,७७७,७७८
नियमनकारी कोष	३७९,८७६,१६३	३६९,२५३,६२४	३७९,८७६,१६३	३६९,२५३,६२४
लगानी समायोजन कोष	-	-	-	-
पूँजीगत जगोडा कोष	-	६२५,०२८,२८८	-	६२५,०२८,२८८
सम्पत्ति पुनर्मूल्याङ्कन कोष	४०७,८९३,५९४	३८७,७५९,६३६	४०७,८९३,५९४	३८७,७५९,६३६
उचित मोल (Fair value) कोष	१११,९४८,९०८	५१५,१०६,८९५	२७९,३३२,७८९	५१५,१०६,८९५
लाभांश समिकरण कोष	-	-	-	-
बीमाङ्किक नाफा	(४,९३६,४२९)	(८,३७४,५७८)	(४,९३६,४२९)	(८,४१४,५०१)
विशेष कोष	-	-	-	-
अन्य कोष	१३०,०७२,११५	२,८०२,६२१	१२७,२६९,४९३	-
कुल	४,७२२,८९७,६५५	४,८९९,८९१,०९२	४,८७८,८५२,६५०	४,८८८,३२१,२८३

### ४.२८ सम्भावित दायित्व तथा प्रतिवद्धताहरु

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
सम्भावित दायित्व	२७,३१६,५८४,३२९	२५,६५९,८००,९०९	२७,२९१,५८४,३२९	२५,६३४,८००,९०९
उपभोग तथा वितरण नगारिएको सुविधाहरु	६०,१३७,१७३,२३९	५८,४१०,४२४,८४६	६०,१३७,१७३,२३९	५८,४१०,४२४,८४६
पूँजीगत प्रतिवद्धता	३७,९१३,०००	७२,३३०,१८४	३७,९१३,०००	७२,३३०,१८४
पन्ना प्रतिवद्धता	१,०२८,७४८,७३०	८४०,१८३,७२५	१,०२८,७४८,७३०	८४०,१८३,७२५
मुद्दा मामिला	१७१,३००,१४३	१२९,८९२,९२२	१७१,३००,१४३	१२९,८९२,९२२
कुल	८८,६९१,७९९,४४०	८५,११२,६३२,५८६	८८,६६६,७९९,४४०	८५,०८७,६३२,५८६

### ४.२८.१ सम्भावित दायित्वहरु

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
मञ्जुरी तथा डकुमेन्ट्री क्रेडिट	७,११३,६१७,१२३	८,४४४,२३९,३८१	७,११३,६१७,१२३	८,४४४,२३९,३८१
संकलनमा रहेका बिलहरु	१,१०३,६९१,१६९	५७९,४८८,९७५	१,१०३,६९१,१६९	५७९,४८८,९७५
अग्रिम विनिमय सम्झौता	-	-	-	-
जमानत	१८,७६२,३०७,७०३	१६,१६१,८८२,६९९	१८,७६२,३०७,७०३	१६,१६१,८८२,६९९
प्रत्याभूति प्रतिवद्धता	-	२५,०००,०००	-	-
अन्य प्रतिवद्धता	३३६,९६८,३३४	४४९,१८९,८५४	३११,९६८,३३४	४४९,१८९,८५४
कुल	२७,३१६,५८४,३२९	२५,६५९,८००,९०९	२७,२९१,५८४,३२९	२५,६३४,८००,९०९

### ४.२८.२ उपभोग नगरेको र अवितरित सुविधाहरू

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
प्रवाह नगरिएको कर्जा	१५,०८३,४४९,८३६	१२,१२३,८३९,१०८	१५,०८३,४४९,८३६	१२,१२३,८३९,१०८
उपभोग नगरेको अधिविकर्ष कर्जा प्रतिवद्धता	५,०२९,६४७,२२७	८,३२९,५२०,८६६	५,०२९,६४७,२२७	८,३२९,५२०,८६६
उपभोग नगरेको क्रेडिट कार्ड कर्जा प्रतिवद्धता	३००,३६१,९२८	२८८,६९९,६०५	३००,३६१,९२८	२८८,६९९,६०५
उपभोग नगरेको प्रतिवपत्र प्रतिवद्धता	२३,६८३,३५३,६२१	१९,७७९,८०३,७८९	२३,६८३,३५३,६२१	१९,७७९,८०३,७८९
उपभोग नगरेको जमानत प्रतिवद्धता	१६,०४०,३६०,६२७	१७,८८८,५६१,४७७	१६,०४०,३६०,६२७	१७,८८८,५६१,४७७
<b>कुल</b>	<b>६०,१३७,१७३,२३९</b>	<b>५८,४१०,४२४,८४६</b>	<b>६०,१३७,१७३,२३९</b>	<b>५८,४१०,४२४,८४६</b>

### ४.२८.३ पूँजीगत प्रतिवद्धता

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
<b>जायजेथा र उपकरणको लागि पूँजीगत प्रतिवद्धता</b>				
स्वीकृत र सम्भौता गरिएको	३४,३०५,५८८	५६,९१४,७४८	३४,३०५,५८८	५६,९१४,७४८
स्वीकृत र सम्भौता नगरिएको	-	३१४,८२३	-	३१४,८२३
<b>कुल</b>	<b>३४,३०५,५८८</b>	<b>५७,२२९,५७१</b>	<b>३४,३०५,५८८</b>	<b>५७,२२९,५७१</b>
<b>अमूर्त सम्पत्तिको लागि पूँजीगत प्रतिवद्धता</b>				
स्वीकृत र सम्भौता गरिएको	३,६०७,४१२	१५,१००,६१३	३,६०७,४१२	१५,१००,६१३
स्वीकृत र सम्भौता नगरिएको	-	-	-	-
<b>कुल</b>	<b>३,६०७,४१२</b>	<b>१५,१००,६१३</b>	<b>३,६०७,४१२</b>	<b>१५,१००,६१३</b>
<b>कुल</b>	<b>३७,९१३,०००</b>	<b>७२,३३०,१८४</b>	<b>३७,९१३,०००</b>	<b>७२,३३०,१८४</b>

### ४.२८.४ पट्टा प्रतिवद्धता

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
<b>सञ्चालन पट्टा प्रतिवद्धता</b>				
बैंक लिजी भएको अवस्थामा रद्द गर्न नसकिने पट्टा सम्भौताको आधारमा भविष्यमा तिर्नु पर्ने रकम	-	-	-	-
एक वर्ष सम्म	१४०,३३२,७६१	१२२,४६०,६५२	१४०,३३२,७६१	१२२,४६०,६५२
एक वर्ष भन्दा बढी ५ वर्ष भन्दा कम	५२४,५८७,१९९	४४०,४४०,२३३	५२४,५८७,१९९	४४०,४४०,२३३
५ वर्ष माथि	३६३,८२८,७७०	२७७,२८२,८४०	३६३,८२८,७७०	२७७,२८२,८४०
<b>कुल</b>	<b>१,०२८,७४८,७३०</b>	<b>८४०,१८३,७२५</b>	<b>१,०२८,७४८,७३०</b>	<b>८४०,१८३,७२५</b>
<b>वित्तीय पट्टा प्रतिवद्धता</b>				
बैंक लिजी भएको अवस्थामा रद्द गर्न नसकिने पट्टा सम्भौताको आधार मा भविष्यमा तिर्नु पर्ने रकम	-	-	-	-
एक वर्ष सम्म	-	-	-	-
एक वर्ष भन्दा बढी ५ वर्ष भन्दा कम	-	-	-	-
५ वर्ष माथि	-	-	-	-
<b>कुल</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>
<b>कुल</b>	<b>१,०२८,७४८,७३०</b>	<b>८४०,१८३,७२५</b>	<b>१,०२८,७४८,७३०</b>	<b>८४०,१८३,७२५</b>

## ४.२८.५ मुद्दा मामिला

सम्भावित दायित्व अन्तर्गत फैसला हुन बाँकी रहेका मुद्दा मामिला निम्न बमोजिम छन् ।

(क) कर निर्धारणका मुद्दा मामिला अन्तर्गत आषाढ ३२, २०७९ सम्म फैसला हुन बाँकी

रकम रु. मा

कर निर्धारण आदेश पाउन बाँकी संस्था	आर्थिक वर्ष	फैसला गर्ने निकाय	रकम
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड	२०६३/६४ (२००६/०७)	सर्वोच्च अदालत	५,५२८,७७६
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड	२०६४/६५ (२००७/०८)	सर्वोच्च अदालत	
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड	२०६७/६८ (२०१०/११)	राजस्व न्यायधिकरण	२,८८५,७२९
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड	२०६८/६९ (२०११/१२)	राजस्व न्यायधिकरण	८,३४६,५१७
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड	२०६९/७० (२०१२/१३)	राजस्व न्यायधिकरण	१२,३९६,९०१
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड	२०७०/७१ (२०१३/१४)	राजस्व न्यायधिकरण	१०,११८,१३८
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड	२०७१/७२ (२०१४/१५)	राजस्व न्यायधिकरण	११,१८६,३८२
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड	२०७२/७३ (२०१५/१६)	राजस्व न्यायधिकरण	२७,७८०,३७६
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड	२०७३/७४ (२०१६/१७)	कर प्रशासन अनुगमन	४२,०६६,३६१
पिपल्स फाईनान्स लिमिटेड	२०६७/६८ (२०१०/११)	कर प्रशासन अनुगमन	२१,००२,२५५
नेपाल हाउजिंग एण्ड मर्चेण्ट फाईनान्स लिमिटेड	२०६८/६९ (२०११/१२)	कर प्रशासन अनुगमन	३,४४६,६९४
नेपाल हाउजिंग एण्ड मर्चेण्ट फाईनान्स लिमिटेड	२०७१/७२ (२०१४/१५)	राजस्व न्यायधिकरण	२४,३३०,३६०
नेपाल हाउजिंग एण्ड मर्चेण्ट फाईनान्स लिमिटेड	२०७१/७२ (२०१४/१५)	राजस्व न्यायधिकरण	९४४,२२३
सहयोगी बिकास बैंक लिमिटेड	२०७३/७४ (२०१६/१७)	कर प्रशासन अनुगमन	२५८,२५१
सिर्जना फाईनान्स लिमिटेड	२०७२/७३ (२०१५/१६)	कर प्रशासन अनुगमन	१,००९,१८०
<b>कुल</b>			<b>१७१,३००,१४३</b>

आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८

स्वयम् कर निर्धारण सम्बन्धित आर्थिक वर्ष २०७५/७६ (२०१८/१९) देखि २०७७/७८ (२०२०/२१) सम्ममा दाखिला गरिएको ठूला करदाता कार्यालयबाट पुननिर्धारणको लागि खुल्न बाँकी छ ।

(ख) सम्भावित दायित्व अन्तर्गत अन्य मुद्दा मामिला

माथि दिइएको मुद्दामा वाहेक बैंकको स्रोतको उल्लेखनीय रुपमा हानी नोक्सानी गराउने वा बैंकको निरन्तरतामा असर पार्ने अन्य सम्भावित दायित्व अन्तर्गत त्यस्ता कुनै मुद्दा मामिला छैनन् ।

## ४.२९ ब्याज आम्दानी

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नगद तथा नगद समान	९७,८७७,६४५	१५,८६८,६८०	८९,४५७,९६०	१५,८६८,६८०
नेपाल राष्ट्र बैंकको बक्यौता रकम	-	-	-	-
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	७,६६५,०३५	२६,४५४,५३३	७,६६५,०३५	२६,४५४,५३३
बैंक तथा वित्तीय संस्थालाई प्रवाह गरेको कर्जा तथा सापटी	३१६,२०९,०११	१६३,१८२,४७२	३१६,२०९,०११	१६३,१८२,४७२
ग्राहकलाई प्रवाह गरेको कर्जा तथा सापटी	१४,१९७,४१६,५८१	९,६२०,६७४,५८६	१४,२०१,५४१,३८१	९,६२०,६७४,५८६
लगानी सुरक्षणपत्रमा	१,१०६,६१९,१४८	७९०,८९१,२१२	१,१०६,६१९,१४८	७८७,४४४,४३३
कर्मचारीलाई प्रवाह गरेको कर्जा तथा सापटी	२४६,६१४,३८४	२२५,९०९,६४८	२४६,६१४,३८४	२२५,९०९,६४८
अन्य	-	२,६८२	-	-
<b>कुल ब्याज आम्दानी</b>	<b>१५,९७२,४०१,८०४</b>	<b>१०,८४२,९८३,८१४</b>	<b>१५,९६७,६४८,०३५</b>	<b>१०,८३९,५३४,३५३</b>

### ४.३० ब्याज खर्च

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी	९५,६२६,०७२	१२२,००४,१२१	९२,९२७,३७२	१२२,००४,१२१
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	४४५,३२८,२५०	१८,०४८,३४४	४४५,३२८,२५०	१८,०४८,३४४
ग्राहकको निक्षेप	१०,१०९,०५५,६२८	६,७५५,४६६,०५१	१०,१२६,८३२,३८७	६,७६९,७३८,१३४
सापटी	-	-	-	-
ऋणपत्र निष्काशन	२५८,७४५,२७४	२७९,३४५,६१०	२५८,७४५,२७४	२७९,३४५,६१०
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व	-	-	-	-
अन्य	५०,३२४,७६९	-	५०,३२४,७६९	-
<b>कुल ब्याज खर्च</b>	<b>१०,९५९,०७९,९९३</b>	<b>७,१७४,८६४,१२६</b>	<b>१०,९७४,१५८,०५२</b>	<b>७,१८९,१३६,२०९</b>

### ४.३१ शुल्क तथा कमीशन आम्दानी

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कर्जा प्रशासन शुल्क	२४५,२९७,०१९	२६६,६१५,७०४	२४५,२९७,०१९	२६६,६१५,७०४
सेवा शुल्क	१६७,२०४,६०२	९६,३७६,४६२	१६७,२०४,६०२	९६,३७६,४६२
सह-वित्तीयकरण शुल्क	७१,१०१,१९१	८४,५८५,५००	७१,१०१,१९१	८४,५८५,५००
प्रतिवद्धता शुल्क	३,६५९,३३५	५,९९७,०९०	३,६५९,३३५	५,९९७,०९०
डिडि/टिटि/स्विफ्ट शुल्क	२१,२४२,६३५	१६,१८२,९१०	२१,२४२,६३५	१६,१८२,९१०
क्रेडिट कार्ड/ए.टि.एम निष्काशन तथा नविकरण शुल्क	१२३,६९८,७०१	६५,१५२,०९२	१२३,६९८,७०१	६५,१५२,०९२
अग्रिम भुक्तानी तथा स्वाप शुल्क	५,१९६,३०५	२१,२६८,१०७	५,१९६,३०५	२१,२६८,१०७
लगानी बैंकिङ्ग शुल्क	-	-	-	-
सम्पत्ति व्यवस्थापन शुल्क	३०,४८३,३१६	३७,१११,०९०	-	-
दलाली शुल्क (Brokerage)	-	-	-	-
विप्रेषण शुल्क	४३,०२३,३२५	२८,४७५,७३६	४३,०२३,३२५	२८,४७५,७३६
प्रतिपत्रमा कमीशन	८९,२११,४१४	७३,२१४,८१६	८९,२११,४१४	७३,२१४,८१६
जमानतपत्रमा कमीशन	१३४,६७३,४५७	१०५,९३९,८३९	१३४,६७३,४५७	१०५,९३९,८३९
शेयर निष्काशन तथा प्रत्याभूति कमीशन	१,५००,०००	-	-	-
लकर भाडा	७,७१७,९१७	५,७६३,३२५	७,७१७,९१७	५,७६३,३२५
अन्य शुल्क तथा कमीशन आम्दानी				
बैंकएसुरेन्स कमीशन	५,२२४,२४७	६,२७३,३२३	५,२२४,२४७	६,२७३,३२३
डिम्याट शुल्क	४१,९१२,६८९	२२,९७९,८९४	४१,३३१,७११	२२,९७९,८९४
कमीशन-Credit Line Issuance	१२,६५९,८७७	११,३९४,१३७	१२,६५९,८७७	११,३९४,१३७
आयात bills/संकलन कमीशन	२,७८२,४८२	२,६३६,८४४	२,७८२,४८२	२,६३६,८४४
अन्य	२७,०६६,८२०	११,५२४,०७५	२४,०७८,२६६	१२,५१४,६३१
<b>कुल शुल्क तथा कमीशन आम्दानी</b>	<b>१,०३३,६५५,३३१</b>	<b>८६१,४९०,९४४</b>	<b>९९८,१०२,४८२</b>	<b>८२५,३७०,४१०</b>

### ४.३२ शुल्क तथा कमीशन खर्च

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
ए.टि.एम व्यवस्थापन शुल्क	७,०४६,८३८	५,६१४,४५०	७,०४६,८३८	५,६१४,४५०
भिसा/मास्टर कार्ड शुल्क	५४,७३३,८३६	२७,२३२,६१४	५४,७३३,८३६	२७,२३२,६१४
जमानत कमीशन	-	-	-	-
दलाली खर्च (Brokerage)	३६५,३६५	१,९५१,०६९	५०,२८८	७७६,०००
डिडि/टिटि/स्विफ्ट शुल्क	६,८१०,१०८	८,०१८,७१२	६,८१०,१०८	८,०१८,७१२
विप्रेषण शुल्क तथा कमीशन	४,४५०,८६२	३,४७२,४७५	४,४५०,८६२	३,४७२,४७५
अन्य शुल्क तथा कमीशन खर्च	५७,८०९,४१४	३१,७५६,९५२	५५,९४४,१२८	२८,२४६,४०८
<b>कुल शुल्क तथा कमीशन खर्च</b>	<b>१३१,२१६,४२३</b>	<b>७८,०४६,२७१</b>	<b>१२९,०३६,०६१</b>	<b>७३,३६०,६५८</b>

### ४.३३ खुद व्यापारिक आम्दानी

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
व्यापारिक सम्पत्तिको उचित मोलमा भएको परिवर्तन	(१९९,२५०,६१६)	७१,०९१,७४२	(१५९,०९४,३३७)	५०,७९२,७६९
व्यापारिक सम्पत्तिको निसर्गमा नाफा/(नोक्सान)	१,४७६,११४	६३,१५६,०४९	३,८३१,५३७	२२,८३२,१३५
व्यापारिक सम्पत्तिमा ब्याज आम्दानी	-	-	-	-
व्यापारिक सम्पत्तिमा लाभांश आम्दानी	१०९,४९२,९६९	८,७३१,५५३	९६,२९८,३५८	४,४८२,२५५
विदेशी विनिमय कारोवारमा नाफा/(नोक्सान)	२८३,२४०,८९०	३४०,३५८,३७३	२८३,२४०,८९०	३४०,३५८,३७३
अन्य	-	-	-	-
<b>खुद व्यापारिक आम्दानी</b>	<b>१९४,९५९,३५७</b>	<b>४८३,३३७,७१६</b>	<b>२२४,२७६,४४९</b>	<b>४१८,४६५,५३२</b>

### ४.३४ अन्य सञ्चालन आम्दानी

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
विदेशी विनिमय पूर्णमूल्यायन आम्दानी	(४,५१३,३४०)	६४,२०२,८८६	(४,५१३,३४०)	६४,२०२,८८६
लगानी धितोपत्र बिक्रीबाट नाफा/(नोक्सान)	-	-	-	-
लगानी जायजेथाको उचित मोलमा नाफा/(नोक्सान)	-	-	-	-
इक्विटी उपकरणमा लाभांश	१४९,४०६,४८०	४९,४१३,१२६	१४९,४०६,४८०	४९,४१३,१२६
जायजेथा र उपकरणको बिक्रीमा नाफा/(नोक्सान)	४,४३३	४५१,३१२	४,४३३	४५१,३१२
लगानी जायजेथाको बिक्रीमा नाफा/(नोक्सान)	९,२८८,००२	१७,७८५,९९०	९,२८८,००२	१७,७८५,९९०
सञ्चालन पट्टा आम्दानी	-	-	-	-
सुन तथा चाँदी बिक्रीमा नाफा/(नोक्सान)	९,१७२,९६५	६,६४२,३०९	९,१७२,९६५	६,६४२,३०९
लकर भाडा	-	-	-	-
अन्य	३८,०००,५६८	१७,८९८,१६०	१३,८६८,१६०	१४,६०९,६८४
<b>कुल</b>	<b>२०१,३५९,१०९</b>	<b>१५६,३९३,७८२</b>	<b>१७७,२२६,७००</b>	<b>१५३,१०५,३०६</b>

### ४.३५ सम्पत्तिको क्षय (नोक्सानी)/कर्जा (फिर्ता) तथा अन्य नोक्सानी

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
बैंक तथा वित्तीय संस्थालाई प्रदान गरेको कर्जा तथा सापटीमा क्षय/(फिर्ता)	१०,६६४,३२०	८,३२८,६७१	१०,६६४,३२०	८,३२८,६७१
ग्राहकलाई प्रदान गरेको कर्जा तथा सापटीमा क्षय/(फिर्ता)	५४१,७५६,१३०	३८५,७०७,३५१	५४१,७५६,१३०	३८५,७०७,३५१
वित्तीय लगानीमा क्षय/(फिर्ता)	-	-	-	-
बैंक तथा वित्तीय संस्था लगानीमा (Placement with BFIs) क्षय/(फिर्ता)	-	-	-	-
सम्पत्ति तथा उपकरणमा क्षय/(फिर्ता)	-	-	-	-
ख्याती तथा अमूर्त सम्पत्तिमा क्षय/(फिर्ता)	-	-	-	-
लगानी सम्पत्तिमा क्षय/(फिर्ता)	-	-	-	-
<b>कुल</b>	<b>५५२,४२०,४५०</b>	<b>३९४,०३६,०२२</b>	<b>५५२,४२०,४५०</b>	<b>३९४,०३६,०२२</b>

### ४.३६ कर्मचारी खर्च

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
तलब	५१३,२१२,६७६	३७०,५७१,६४६	५०८,३४१,६७७	३६६,४६९,६४२
भत्ता	५७९,८८४,३८०	३१५,५२०,६२२	५७५,३९५,०७२	३११,४३४,२२९
उपदान खर्च	४९,५०९,९९१	४०,५८२,१३८	४९,१०४,२३६	४०,२४०,४४०
सञ्चय कोष	५१,२६०,०००	३६,९०८,६२४	५०,७७२,९००	३६,४९८,४२४
पोशाक	-	-	-	-
तालिम तथा विकास खर्च	१०,२२८,८६०	२,५२५,८४०	१०,१५६,८०४	२,५०५,७९५
सञ्चित विदा	९३,६४९,८७३	(१०३,३६२)	९३,३७७,२४०	(१०३,३६२)
औषधोपचार	३,९२४,५८३	३,८३८,१९९	३,९२४,५८३	३,८३८,१९९
बीमा	-	-	-	-
कर्मचारी प्रोत्साहन	-	-	-	-
नगदमा राफसाफ हुने शेयरमा आधारित भुक्तानी	-	-	-	-
पेन्शन खर्च	-	-	-	-
NFRS अन्तर्गतको वित्तीय खर्च	१०२,८१६,४५१	१४१,७६७,२२७	१०२,८१६,४५१	१४१,७६७,२२७
कर्मचारीसँग सम्बन्धित अन्य खर्च	७६,८१८,५१७	३९,८५१,१३६	७६,८१०,३४४	३९,८०२,२३६
<b>कुल</b>	<b>१,४८१,३०५,३३१</b>	<b>९५१,४६२,०६९</b>	<b>१,४७०,६९९,३०८</b>	<b>९४२,४५२,८२९</b>
कर्मचारी बोनस	३१४,७३२,९४१	२९६,३७१,५८०	३१४,७३२,९४१	२८७,३००,४३३
<b>कुल</b>	<b>१,७९६,०३८,२७२</b>	<b>१,२४७,८३३,६४९</b>	<b>१,७८५,४३२,२४८</b>	<b>१,२२९,७५३,२६२</b>

### ४.३७ अन्य सञ्चालन खर्च

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
सञ्चालक भत्ता	३,२१६,०००	४,१७९,०००	२,५४१,०००	३,४९९,०००
सञ्चालक सम्बन्धि खर्च	१,२१४,१७६	३,०१३,७५५	१,१७८,३१५	३,००६,५७०
लेखापरीक्षकको पारिश्रमिक	२,४०८,५९५	२,१८४,९१०	२,१७५,२५०	१,९७७,५००
अन्य लेखापरीक्षण सम्बन्धि खर्चहरू	२,१९५,१८०	२,२१०,७७५	२,१८४,७५०	२,२०३,७७५
पेशागत तथा कानुनी खर्च	८,०५६,४६३	१०,१३८,७५२	८,०३३,८६३	५,१९५,५३२
कार्यालय प्रशासनिक खर्च	७०४,८२७,८३९	४४९,८८३,३२९	७०३,०७१,९८१	४४८,४४५,३५९
सञ्चालन पट्टा खर्च	४,५१५,९२०	११४,२४६,३७२	४,५१५,९२०	११२,९०८,९३२
लगानी जायजैथामा सञ्चालन खर्च	-	-	-	-
संस्थागत सामाजिक उत्तरदायित्व खर्च	९,१२६,३४५	१७,४२५,१६०	९,१२६,३४५	१७,४२५,१६०
Onerous पट्टा व्यवस्था	-	-	-	-
अन्य	६९,८१३,१७५	४६,९३७,२९५	७१,०२६,८२१	५५,३८४,१०९
<b>कुल</b>	<b>८०५,३७३,६९४</b>	<b>६५०,२१९,३४८</b>	<b>८०३,८५४,२४६</b>	<b>६५०,०४५,९३७</b>

### ४.३७.१ कार्यालय प्रशासनिक खर्च

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
पानी र बिजुली	४५,४३५,१५७	३०,९१८,८७५	४५,२३६,७०३	३०,७७२,१७२
मर्मत तथा सम्भार				
(क) भवन	४,५३०,४३८	३,१८२,२४३	४,५३०,४३८	३,१८२,२४३
(ख) सवारी साधन	६,१९५,३१६	३,२२५,४०४	६,१९५,३१६	३,२२५,४०४
(ग) कम्प्युटर तथा एक्सेसोरिज	१९,६६८,८१८	१५,१९२,१८९	१९,२८८,७६७	१५,१९२,१८९
(घ) कार्यालय उपकरण र फर्निचर	२३,५४५,९८२	१५,३७१,९३१	२३,५३०,०८२	१५,३१५,०५६
(ङ) अन्य	३,५६२,००८	१,७३६,४२५	३,५६२,००८	१,७३६,४२५
बीमा प्रिमियम	३५,२७५,९७४	१६,९६१,०६९	३५,०५६,४९७	१६,८२१,९४६
पोष्टेज, टेलिक्स, टेलिफोन र फ्याक्स	१२,०१५,९६३	९,९५२,२६८	११,९५५,७८६	९,८९६,०३३
मसलन्द र छपाई	४३,५६६,७६८	३७,४९३,२७२	४३,३३७,५६१	३७,३६२,४९९
पत्रपत्रिका तथा पुस्तक	२१०,६३७	२००,६९२	२०२,५३६	१९५,२०४
विज्ञापन	३२,८२५,६७०	३२,५५०,५८८	३२,६६८,५३६	३२,४०३,७२६
चन्दा	-	-	-	-
सुरक्षा खर्च	१५४,१०५,५४२	९९,८७८,३४९	१५४,१०५,५४२	९९,८७८,३४९
निक्षेप/कर्जा सुरक्षण प्रिमियम	८८,२३३,७११	३९,६९४,१६०	८८,२३३,७११	३९,६९४,१६०
भ्रमण भत्ता र खर्च	१४,७६०,८०३	६,४१९,३७१	१४,७५२,८०३	६,४१९,३७१
मनोरञ्जन खर्च	१,१३५,८४६	१,९०४,७२३	१,१३५,८४६	१,९०४,७२३
वार्षिक साधारण सभा खर्च/विशेष साधारण सभा खर्च	५६७,१४७	६७८,४६६	५५८,१४७	६७४,८४१
अन्य खर्चहरू				
(क) करार कर्मचारी सेवा खर्च	८७,५६१,६४९	५५,०५७,५१४	८७,५६१,६४९	५५,०४९,५१४
(ख) इन्धन खर्च	४३,४२८,८८४	२०,३३२,७३७	४३,१२६,१६९	२०,१८३,५५२
(ग) संचार खर्च	२७,१८९,५९१	१४,९७०,३१९	२७,१८९,५९१	१४,९७०,३१९

(घ) Connectivity खर्च	३६,३३५,९५६	२९,७४३,९५९	३६,३३५,९५६	२९,७४३,९५९
(ङ) रकम स्थानान्तरण खर्च	१,३२८,५०२	१,१६९,६४७	१,३२८,५०२	१,१६९,६४७
(च) बैंक शुल्क	१२,५९९,७६५	४,६३९,५५१	१२,४३२,१२२	४,६३८,४०६
(छ) सरसफाई खर्च	७,१०२,०५४	५,७९५,२०२	७,१०२,०५४	५,७९५,२०२
(ज) उपभोग्य सामान खर्च	३,६४५,६६०	२,२२०,४२१	३,६४५,६६०	२,२२०,४२१
(झ) अन्य खर्च	-	५९३,९५५	-	-
<b>कुल</b>	<b>७०४,८२७,८३९</b>	<b>४४९,८८३,३२९</b>	<b>७०३,०७१,९८१</b>	<b>४४८,४४५,३५९</b>

### ४.३८ हासकट्टी तथा परिशोधन

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
सम्पत्ति र उपकरणमा हासकट्टी	३८६,०२७,०२३	२२०,८८६,७६२	३८३,७२४,९७३	२१९,३७३,७०७
सम्पत्ति लगानीमा हासकट्टी	७१५,२८३	-	७१५,२८३	-
अमूर्त सम्पत्तिको परिशोधन	२९,०२६,९३४	२५,८९५,५२१	२८,६५९,८२०	२५,५०३,५८०
<b>कुल</b>	<b>४१५,७६९,२४०</b>	<b>२४६,७८२,२८३</b>	<b>४१३,१००,०७७</b>	<b>२४४,८७७,२८७</b>

### ४.३९ गैह्र सञ्चालन आम्दानी

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
अपलेखन गरिएको कर्जाको असुली	५१,९५८,९५४	९७,६३४,११३	५१,९५८,९५४	९७,६३४,११३
अन्य आम्दानी	६३,९६०,१३५	२४,१४०,४०५	७१,३८४,९८२	३२,८०३,५५७
<b>कुल</b>	<b>११५,९१९,०८९</b>	<b>१२१,७७४,५१८</b>	<b>१२३,३४३,९३६</b>	<b>१३०,४३७,६७०</b>

### ४.४० गैह्र सञ्चालन खर्च

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कर्जा अपलेखन	-	-	-	-
Redundancy व्यवस्था	-	-	-	-
पुनः संरचना खर्च	-	-	-	-
अन्य खर्च	-	-	-	-
<b>कुल</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>-</b>

### ४.४१ आयकर खर्च

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
चालु कर खर्च	९०६,९८२,००३	७९९,६३२,९५०	८९०,२३६,४२९	७८०,३०१,८९१
चालु वर्ष	९१२,३६९,७२२	७८१,५९९,८४७	८९९,८४९,२३६	७६२,२६८,७८९
गत वर्षको समायोजन	(५,३८७,७१९)	१८,०३३,१०३	(९,६१२,८०७)	१८,०३३,१०३

स्थगन कर खर्च	(७६,१२०,६५९)	६,६५३,८२०	(६३,२५०,७५७)	१,०६०,९३९
अल्पकालीन भिन्नताहरूको शुरुवात र रिभर्सल	(७६,१२०,६५९)	६,६५३,८२०	(६३,२५०,७५७)	१,०६०,९३९
कर दरमा परिवर्तन	-	-	-	-
अधिल्लो वर्षहरूमा लेखाङ्कन नगरिएको	-	-	-	-
<b>कुल आयकर खर्च</b>	<b>८३०,८६१,३४४</b>	<b>८०६,२८६,७६९</b>	<b>८२६,९८५,६७२</b>	<b>७८१,३६२,८३०</b>

### ४.४१.१ कर खर्च र लेखनीति अनुसारको नाफाको हिसाब मिलाउन

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
<b>कर अधिको नाफा</b>	<b>२,८३४,३५२,११४</b>	<b>२,६७०,९१०,५९९</b>	<b>२,८३२,५९६,४६७</b>	<b>२,५८५,७०३,८९५</b>
३० प्रतिशतले कर रकम	८५०,३०५,६३४	८००,७३८,२२३	८४९,७७८,९४०	७७५,७११,१६९
<b>जोड : कट्टी गर्न नपाउने खर्चको करको प्रभाव</b>				
रु. ५,००० सम्मको पूँजीगत खर्च	१,०९३,६९८	६६६,१२६	१,०९३,६९८	६६६,१२६
दाबी नहुने मर्मत तथा सुधारका खर्चहरू	३,२८७,९८९	२,०९२,४५५	३,२८७,९८९	२,०९२,४५५
अमान्य खर्च	२,२४९,६५९	७५६,३२७	२,२४९,६५९	७५६,३२७
हासकट्टी तथा परिशोधन	४४,३७७,९०१	८,१७४,२०३	४४,३७७,९०१	८,१७४,२०३
विगत अवधिका खर्चहरू	८४४,३७३	१२२,२८५	८४४,३७३	१२२,२८५
सामाजिक सुरक्षा उत्तरदायित्व खर्च	२,७०७,९०४	८३९,२७३	२,७०७,९०४	८३९,२७३
उपदान तथा बिदा खर्चको व्यवस्था	१०,७२२,९४५	५,७७०,२८९	१०,७२२,९४५	५,५५२,४६९
बण्ड परिशोधन खर्चहरू	५४५,८३८	५७०,३०४	५४५,८३८	५७०,३०४
अन्य खर्चहरू	-	१४,०१०	-	१४,०१०
पट्टा खर्चको NFRS प्रभाव	१५,०९७,४३१	३,८४६,७७६	१५,०९७,४३१	३,८४६,७७६
आयमा समावेश नहुने कर्मचारी बोनस	८९३,२४९	-	८९३,२४९	-
Actuary प्रतिवेदन अनुसार कर्मचारी घर कर्जा सुविधा अन्तर्गत गरिएको जीवन बीमाको कर्मचारीलाई दिनु पर्ने बोनस दायित्व	८२,६९९	-	८२,६९९	-
योजनागत सम्पत्तिमा ब्याज आम्दानी	२,६२६,८०५	-	२,६२६,८०५	-
<b>घटाऊ : छुट आम्दानीमा करको प्रभाव</b>				
लाभांश आम्दानी	(८,९८६,८५८)	(२,३९२,७५९)	(८,९३२,४९५)	(३,६३५,५५४)
<b>जोड/घटाऊ : अन्य शीर्षकहरूको करमा प्रभाव</b>				
स्थिर सम्पत्तिको बिक्रीमा भएको नोक्सान / (नाफा)	(१,३३०)	(१३५,३९३)	(१,३३०)	(१३५,३९३)
अपलेखित कर्जाको असुली	(१५,५८७,६८६)	(२९,२९०,२३४)	(१५,५८७,६८६)	(२९,२९०,२३४)
अल्या गरिएको कट्टी हुन नसकेको व्यवसायीक नोक्सान	(९,०३१,९२३)	(११,३२६,६२३)	(९,०३१,९२३)	(११,३२६,६२३)
स्थगित अनुदान आय फिर्ता	(३७१,७१५)	(३,०४८,७०७)	(३७१,७१५)	(३,०४८,७०७)
अन्य नोक्सानी व्यवस्था	७,२००,६२५	२६,५९७,७३४	७,२००,६२५	२६,५९७,७३४
वास्तविक खर्चमा दाबी गरिएको खर्च	(३९,६८४,९३२)	-	(३९,६८४,९३२)	-
SLM आधारमा बढी लेखाङ्कन गरिएको पट्टा खर्चको रिभर्सल	(१५,७४६,१६१)	-	(१५,७४६,१६१)	-
पट्टा आम्दानीको NFRS प्रभाव	(३२,८७८)	-	(३२,८७८)	-
व्यापारीक सम्पत्तिको उचित मोल परिवर्तन	५९,७७५,१८५	(२२,३९४,४४२)	४७,७२८,३०१	(१५,२३७,८३१)
विगत अवधिका वित्तीय विवरणहरूको समायोजन	(५,३८७,७१९)	१८,०३३,१०३	(९,६१२,८०७)	१८,०३३,१०३
<b>जम्मा आम्दानी कर खर्च</b>	<b>९०६,९८०,७३१</b>	<b>७९९,६३२,९५०</b>	<b>८९०,२३६,४२९</b>	<b>७८०,३०१,८९१</b>
<b>प्रभावकारी करको दर</b>	<b>३२.००%</b>	<b>२९.९४%</b>	<b>३१.४३%</b>	<b>३०.१८%</b>

**बाँडफाँडको लागि उपलब्ध नाफा/(नोक्सान) को विवरण  
२०७५ साल आषाढ मसान्तको**

रकम रु. मा

विवरण	बैंक	
	२०७९ आषाढ ३२	२०७८ आषाढ ३१
<b>सुरुको सञ्चित मुनाफा</b>	<b>१,४२२,७७७,३१०</b>	<b>९१०,५६५,४०६.२४</b>
गत वर्षको समायोजनहरू	८०,८१३	-
समायोजन प्राप्त गरिएका संस्थाहरूबाट स्थानान्तरण	-	११२,२१२,०९३
बोनस शेयर निष्काशन तथा नगद लाभांश भुक्तानी	(१,३८७,२७९,४१०)	(९०४,८७६,१२४)
<b>नाफा/नोक्सान हिसाब अनुसारको खुद नाफा/(नोक्सान)</b>	<b>२,००५,६१०,७९६</b>	<b>१,८०४,३४१,०६६</b>
<b>आ. व. २०७८/७९ को नाफा/(नोक्सान) बाट विभिन्न कोषहरूबाट/(कोषहरूमा) भएको रकमान्तर</b>		
क. साधारण जगेडा कोष	(४०१,१२२,१५९)	(३६०,८६८,२१३)
ख. सटही घटबढ कोष	-	(१६,०५०,७२१)
ग. पूजी समायोजन कोष	(२७७,७७७,७७८)	(२७७,७७७,७७८)
घ. संस्थागत सामाजिक उत्तरदायित्व कोष	(१०,९२९,७६३)	(१,४०६,२३५)
ङ. कर्मचारी प्रशिक्षण तथा दक्षता अभिवृद्धि कोष	(११,२७५,२६५)	-
च. अन्य	-	३,०००,०००
<b>नियमनकारी समायोजन अधिको खुद नाफा/(नोक्सान)</b>	<b>१,३०४,५०५,८३१</b>	<b>१,१५१,२३८,११९</b>
<b>नियमनकारी समायोजन :</b>		
क. असुल हुन बाँकी ब्याज (-)/गत वर्षको असुल हुन बाँकी ब्याजको असुली (+)	(६९,५३७,३४८)	१३५,३४७,७४३
ख. कर्जाको सम्भावित नोक्सानी व्यवस्थामा कमी (-)/वृद्धि (+)	-	-
ग. लगानी उपकरणको सम्भावित क्षय नोक्सानी व्यवस्थामा कमी (-)/वृद्धि (+)	-	-
घ. गैह्र बैकिङ्ग सम्पत्तिको क्षय/नोक्सानी व्यवस्थामा कमी (-)/वृद्धि (+)	(४२,५२४,६३३)	३४,२६३,३९१
ङ. स्थगन कर सम्पत्तिको लेखाङ्कन वृद्धि (-)/कमी (+)	-	-
च. ख्यातिको (Goodwill) वृद्धि (-)/कमी (+)	-	-
छ. Bargain purchase gain को वृद्धि (-)/कमी (+)	-	-
ज. विर्माकिक नोक्सान को वृद्धि (-)/कमी (+)	३,४७८,०७२	१६,०२६,१२७
झ. अन्य थपघट (+/-)		
- सम्पत्ति पुनर्मूल्याङ्कन कोष	-	-
- नाफा/(नोक्सान) का माध्यमबाट उचित मोलमा मापन गरिएको व्यापारिक सम्पत्तिमा प्राप्त भइनसकेको नाफा	९७,९६१,३६८	(३१,९९९,४४५)
<b>बाँडफाँडका लागि उपलब्ध कुल सञ्चित मुनाफा</b>	<b>१,३२९,४६२,००३</b>	<b>१,४२२,७७७,३१०</b>

## सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेड

### लेखापरीक्षण नगरिएको र लेखापरीक्षण गरिएको वित्तीय विवरणको तुलना

### आषाढ मसान्त २०७५

रकम रु. मा

वित्तीय अवस्थाको विवरण	लेखा परिक्षण नगरिएको वित्तीय विवरण	लेखा परिक्षण गरिएको वित्तीय विवरण	भिन्नता		भिन्नताका कारणहरु
	बैंक	बैंक	रकम	%	
<b>सम्पत्ति</b>					
नगद तथा नगद समान	१७,८९२,७४१,२७०	१७,८९२,७४१,२७०	-	०.००%	
नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात	४,२६६,५०८,०५३	४,२६६,५०८,०५३	-	०.००%	
बैंक तथा वित्तीय संस्थामा रहेको लगानी मौज्दात	१,२३३,६३१,४५७	१,२३३,६३१,४५७	-	०.००%	
व्युत्पन्न (Derivative) वित्तीय उपकरण	२,६५९,०८९	२,६५९,०८९	-	०.००%	
अन्य व्यापारिक सम्पत्तिहरु	३२७,३४०,३७९	३२७,३४०,३७९	-	०.००%	
बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापटी	३,३०९,९४९,७५२	३,२९९,९१९,६०२	(१०,०३०,१५०)	-०.३०%	कर्जा नोक्सानी व्यवस्था परिवर्तनको कारण
ग्राहकलाई कर्जा तथा सापटी	१३१,६१२,४७८,५१४	१३१,३४४,३२७,०७९	(२६८,१५१,४३५)	-०.२०%	कर्जा नोक्सानी व्यवस्था परिवर्तनको कारण
लगानी सुरक्षणपत्र	२८,५०४,०८३,९६८	२८,१५३,४२५,९६८	(३५०,६५८,०००)	-१.२३%	पुर्नवर्गीकरणको कारण
चालु कर सम्पत्ति	२३९,७९२,१८६	३४८,१४०,७०४	१०८,३४८,५१८	४५.१८%	कर गणनामा समायोजनको कारण
सहायक कम्पनीमा लगानी	१६७,२०४,२००	१६७,२०४,२००	-	-	
सम्बद्ध कम्पनीमा लगानी	१६,०००,०००	३७५,६४५,४९१	३५९,६४५,४९१	२,२४७.७८%	पुर्नवर्गीकरणको कारण
लगानी जायजेथा (Investment Property)	२०९,३६१,१५४	२०८,६४५,८७१	(७१५,२८३)	-०.३४%	ह्रास कट्टीमा परिवर्तनको कारण
जायजेथा तथा उपकरण संयन्त्र	३,६८३,३९६,७९१	३,७०४,२०७,३२८	२०,८१०,५३७	०.५६%	ह्रास कट्टीमा परिवर्तनको कारण
ख्याती र अमूर्त सम्पत्ति	२१०,७७९,९४२	१९६,८४०,१८८	(१३,९३९,७५४)	-६.६१%	ह्रास कट्टीमा परिवर्तनको कारण
स्थगन कर सम्पत्ति	-	-	-	-	
अन्य सम्पत्तिहरु	२,८८६,२४१,३३३	२,८९१,४१३,८३७	५,१७२,५०४	०.१८%	लेखापरीक्षणको समायोजनको कारण
<b>कुल सम्पत्ति</b>	<b>१९४,५६२,१६८,०८८</b>	<b>१९४,४१२,६५०,५१५</b>	<b>(१४९,५१७,५७३)</b>		
<b>दायित्व</b>					
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी	४,०६६,४४७,७६७	४,०६३,०५४,७८५	(३,३९२,९८२)	-०.०८%	निक्षेप समायोजनको कारण
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	११,०७०,२५०,८६८	११,०७०,२५०,८६८	-	०.००%	
व्युत्पन्न (Derivative) वित्तीय उपकरण	-	-	-	-	
ग्राहकको निक्षेप दायित्व	१५२,७९८,०९७,३८७	१५२,८०१,४९०,३७१	३,३९२,९८४	०.०८%	निक्षेप समायोजनको कारण
तिर्न बाँकी कर्जा सापटी	-	-	-	-	
चालु कर दायित्व	-	-	-	-	

व्यवस्थाहरु	५,३०६,६२६	५,३०६,६२६	-	०.००%	
स्थगन कर दायित्व	५५,५३३,७५८	६३,३०८,९३४	७,७७५,१७६	१४.००%	स्थगन कर गणनामा समायोजनको कारण
अन्य दायित्वहरु	३,४४२,१७१,०५९	३,५२२,०७४,७९३	७९,९०३,७३४	२.३२%	लेखापरीक्षणको समायोजनको कारण
निष्काशन गरिएको ऋणपत्र	२,४७७,८७५,४८०	२,४७७,८७५,४८०	-	०.००%	
सहायक आवधिक दायित्वहरु	-	-	-	-	
<b>कुल दायित्व</b>	<b>१७३,९१५,६८२,९४५</b>	<b>१७४,००३,३६१,८५६</b>	<b>८७,६७८,९११</b>	<b>०.०५%</b>	
<b>पूँजी (Equity)</b>					
शेयर पूँजी	१४,२००,९७४,००६	१४,२००,९७४,००६	-	०.००%	
शेयर प्रिमियम	१३६,१२८,१८६	-	(१३६,१२८,१८६)	-१००.००%	अन्य कोषको वर्गीकरणको कारण
सञ्चित मुनाफा	१४६०१४३८३२	१,३२९,४६२,००३	(१३०,६८१,८२९)	-८.९५%	खुद नाफामा परिवर्तनको कारण सञ्चित मुनाफा र जगेडा तथा कोषहरुमा भएको उतार चढावको कारण
जगेडा तथा कोषहरु	४,८४९,२३९,११९	४,८७८,८५२,६५०	२९,६१३,५३१	०.६१%	खुद नाफामा परिवर्तनको कारण सञ्चित मुनाफा र जगेडा तथा कोषहरुमा भएको उतार चढावको कारण
<b>शेयरधनीहरुको कुल पूँजी</b>	<b>२०,६४६,४८५,१४३</b>	<b>२०,४०९,२८८,६५९</b>	<b>(२३७,१९६,४८४)</b>	<b>-१%</b>	
<b>कुल दायित्व र इक्विटी</b>	<b>१९४,५६२,१६८,०८८</b>	<b>१९४,४१२,६५०,५१५</b>	<b>(१४९,५१७,५७३)</b>		

रकम रु. मा

नाफा नोक्सान विवरण	लेखा परिक्षण नगरिएको वित्तीय विवरण	लेखा परिक्षण गरिएको वित्तीय विवरण	भिन्नता		भिन्नताका कारणहरु
	बैंक	बैंक	रकम	%	
ब्याज आमदानी	१६,०९५,४३३,३७०	१५,९६७,६४८,०३५	(१२७,७८५,३३५)	-०.७९%	प्रोदभावी आधारमा लेखाङ्कन गरिएको ब्याज आमदानीमा परिवर्तनका कारण
ब्याज खर्च	(१०,९७४,१५८,०५२)	(१०,९७४,१५८,०५२)	-	०.००%	
खुद ब्याज आमदानी	५,१२१,२७५,३१७	४,९९३,४८९,९८१	(१२७,७८५,३३६)	-२.५०%	माथी उल्लेखित समायोजनको कारण
शुल्क तथा कमिशन आमदानी	९९८,१०२,९८२	९९८,१०२,४८२	(५००)	०.००%	लेखापरीक्षण समायोजनको कारण
शुल्क तथा कमिशन खर्च	(१२९,०२८,७६३)	(१२९,०३६,०६१)	(७,२९८)	०.०१%	लेखापरीक्षण समायोजनको कारण
<b>खुद शुल्क र कमिशन आमदानी</b>	<b>८६९,०७४,२१९</b>	<b>८६९,०६६,४२१</b>	<b>(७,७९८)</b>	<b>०.००%</b>	माथी उल्लेखित समायोजनको कारण
<b>खुद ब्याज, शुल्क र कमिशन आमदानी</b>	<b>५,९९०,३४९,५३६</b>	<b>५,८६२,५५६,४०२</b>	<b>(१२७,७९३,१३४)</b>	<b>-२.१३%</b>	माथी उल्लेखित समायोजनको कारण
खुद व्यापारिक आमदानी	२२४,२७६,४४९	२२४,२७६,४४९	-	०.००%	आमदानीहरु अन्तर शीर्षक समायोजनको कारण
अन्य सञ्चालन आमदानी	१७७,०४९,७००	१७७,२२६,७००	१७७,०००	०.१०%	लेखापरीक्षण समायोजनको कारण

कुल सञ्चालन आम्दानी	६,३९१,६७५,६८६	६,२६४,०५९,५५२	(१२७,६१६,१३४)	-२.००%	माथी उल्लेखित समायोजनको कारण
कर्जा सम्पत्ति तथा अन्य नोक्सानीहरूको खर्च/ (फिर्ता)	(३०९,९०८,६०५)	(५५२,४२०,४५०)	(२४२,५११,८४५)	७८.२५%	क्षय व्यवस्था परिवर्तनको कारण
खुद सञ्चालन आम्दानी	६,०८१,७६७,०८१	५,७११,६३९,१०२	(३७०,१२७,९७९)	-६.०९%	माथी उल्लेखित समायोजनको कारण
सञ्चालन खर्चहरू	-	-	-	-	
कर्मचारी खर्चहरू	(१,८००,९२०,१५४)	(१,७८५,४३२,२४८)	१५,४८७,९०६	-०.८६%	कर्मचारी बोनस व्यवस्था परिवर्तनको कारण
अन्य सञ्चालन खर्चहरू	(८०२,६२६,४९७)	(८०३,८५४,२४६)	(१,२२७,७४९)	०.१५%	आम्दानीहरू अन्तर शीर्षक समायोजनको कारण
ह्रास कट्टी र परिषोधन	(४१०,५४५,९२४)	(४१३,१००,०७७)	(२,५५४,१५३)	०.६२%	ह्रासकट्टीमा परिवर्तको कारण
सञ्चालन नाफा	३,०६७,६७४,५०६	२,७०९,२५२,५३१	(३५८,४२१,९७५)	-११.६८%	माथी उल्लेखित समायोजनको कारण
गैह्र सञ्चालन आम्दानी	१२३,२३४,३४४	१२३,३४३,९३६	१०९,५९२	०.०९%	लेखापरीक्षण समायोजनको कारण
गैह्र सञ्चालन खर्च	-	-	-	०.००%	
आय कर अधिको नाफा	३,१९०,९०८,८५०	२,८३२,५९६,४६७	(३५८,३१२,३८३)	-११.२३%	माथी उल्लेखित समायोजनको कारण
आयकर खर्च					
चालु कर	(९९८,५८४,९४७)	(८९०,२३६,४२९)	१०८,३४८,५१८	-१०.८५%	विभिन्न आम्दानी/खर्चमा गरिएको समायोजनको कारण
स्थगन कर	५८,८४७,२२२	६३,२५०,७५७	४,४०३,५३५	७.४८%	विभिन्न आम्दानी/खर्चमा गरिएको समायोजनको कारण
यस अवधिको नाफा/नोक्सान	२,२५१,१७१,१२५	२,००५,६१०,७९५	(२४५,५६०,३३०)	-१०.९१%	माथी उल्लेखित समायोजनको कारण
अन्य विस्तृत आम्दानी	(२४०,५७९,०६८)	(२३२,२९६,०३५)	८,२८३,०३३	-३.४४%	माथी उल्लेखित समायोजनको कारण
जम्मा विस्तृत आम्दानी	२,०१०,५९२,०५७	१,७७३,३१४,७६०	(२३७,२७७,२९७)	-११.८०%	माथी उल्लेखित समायोजनको कारण
बाँझन योग्य नाफा/(नोक्सान)					
नाफा/नोक्सान विवरण अनुसारको नाफा/(नोक्सान)	२,२५१,१७१,१२५	२,००५,६१०,७९५	(२४५,५६०,३३०)	-१०.९१%	खुद नाफा तथा नियमनकारी कोषमा रकमान्तर गरिएको रकममा परेको फरकको कारण
नियामक समायोजन अधिको नाफा/(नोक्सान)	(८२६,५२५,१९२)	(७११,७२७,५०४)	११४,७९७,६८८	-१३.८९%	खुद नाफा तथा नियमनकारी कोषमा रकमान्तर गरिएको रकममा परेको फरकको कारण
नियामक समायोजन पछीको बाँझन योग्य नाफा/(नोक्सान)	१,४२४,६४५,९३३	१,२९३,८८३,२९१	(१३०,७६२,६४२)	-९.१८%	माथी उल्लेखित समायोजनको कारण

## ५. खुलासा तथा थप टिप्पणीहरू

### ५.१ जोखिम व्यवस्थापन

यहाँ प्रस्तुत गरिएका जानकारीहरू नेपाल राष्ट्र बैंकले जारी गरेको न्यूनतम पूँजीकोष सम्बन्धी व्यवस्था वमोजिम खुलाउन पर्ने व्यवस्थामा आधारित रहेका छन्। खुलासाहरू बैंकको पूँजी पर्याप्तताको सम्बन्धमा हुन्।

१. **जोखिमको रूपरेखा/अवलोकन** : जोखिम भन्नाले अन्तर्निहित तत्वहरूमा समय समयमा हुने अस्वाभाविक परिवर्तन (अनिश्चितता) बाट आर्थिक तथा व्यवसायिक प्रतिष्ठामा हुनसक्ने नोक्सानको सम्भावनालाई जनाउँछ। उत्कृष्ट व्यवसायिक रणनीतिहरू तयार गर्नका लागि समग्र पोर्टफोलियो र विभिन्न कारोवारबाट उत्पन्न हुने जोखिम तथा प्रतिफलको पहिचान र पुर्वानुमान गरि सम्भाव्य जोखिमहरूलाई न्यूनिकरण तथा नियन्त्रण गर्न जोखिम अवलोकनले सहयोग गर्दछ।
२. बैंकमा जोखिम व्यवस्थापनको महत्व सर्वोपरी रहेकोले सोही अनुरूप बैंकले यसका लागि आवश्यक नविनतम प्रविधि, मानव संसाधन र व्यवस्थापकिय संरचनामा लगानी गरेको छ। बैंकको समग्र जोखिम व्यवस्थापनको कार्य जोखिम व्यवस्थापन समिति र आन्तरिक लेखा परीक्षण समितिले गर्दछ, जसको प्रतिनिधित्व सञ्चालक समितिका सदस्यहरूका साथै विभिन्न विभागका वरिष्ठ अधिकारीहरूले गर्छन्। जोखिम व्यवस्थापन समितिले समय समयमा विभिन्न क्षेत्रमा लगानी गरिएको सम्पत्तिको गुणस्तरको समीक्षा गर्दछ र आन्तरिक लेखा परीक्षण समितिले बैंकको आन्तरिक नियन्त्रण प्रणालीहरू पूर्व निर्धारित मापदण्ड अनुसार सञ्चालन रहेको छ भन्ने आश्वासन प्रदान गर्दछ। मानव संसाधनको व्यवस्थापन सञ्चालक समितिका सदस्यहरू तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधित्व भएको कर्मचारी सेवा सुविधा समिति समेतले गर्दछ। ब्याजदर जोखिम, तरलता जोखिम, विनिमय जोखिम, बजार जोखिम आदिको निगरानीको लागि बैंकका वरिष्ठ कार्यकारीहरूले प्रतिनिधित्व गरेको सम्पत्ति तथा दायित्व व्यवस्थापन समिति (Assets and Liabilities Management Committee) रहेको छ। बैंकका कार्यकारीहरूलाई आवश्यकता अनुसारको अधिकार, जिम्मेवारी र उत्तरदायित्व प्रदान गरिएको छ। बैंकले कुनै पनि नयाँ प्रोडक्ट (Product) सुरु गर्न अघि प्रोडक्ट (Product) नीतिहरू र कार्यक्रमहरू समीक्षा गरि विधिवत रूपमा अनुमोदन गरिन्छ र उक्त नीतिहरू नियमित रूपमा समीक्षा गरिन्छ।
३. कर्जा जोखिम व्यवस्थापन विभागले निश्चित प्रोडक्ट (Product) मा अन्तर्निहित जोखिम विश्लेषण गर्दछ। जसका लागि बैंकले कर्जा व्यवसाय इकाई (Credit Business Unit) र जोखिम व्यवस्थापन इकाई (Risk Management Unit) लाई फरक संरचनाको विकास गरेको छ। कर्जा प्रदान गर्ने क्रममा कर्जाको माग भइसकेपछि सर्वप्रथम जोखिम अनुगमन र नियन्त्रण गर्ने इकाईहरूबाट अनुमोदन गराइसके पछि मात्र अन्य प्रकृया अगाडि बढाइन्छ। बैंकको कर्जा नीति, जोखिम न्यूनीकरणका उपायहरूका साथै एकल ग्राहक सीमा बैंकको कर्जा नीति निर्देशिकामा (CPG) परिभाषित गरिएको छ।
४. बैंकले कर्जा जोखिम न्यूनीकरण गर्न ऋणीको बैंकमा रहेको निक्षेप तथा २० प्रतिशत नियामक समायोजन (Supervisory Haircut) पश्चात् अन्य बैंक र वित्तीय संस्थामा रहेको निक्षेपलाई प्रयोग गर्दछ। त्यस्ता न्यूनीकरणहरूले बैंकको समग्र पूँजी पर्याप्ततामा न्यूनतम प्रभाव पार्छन्।

### ५. कर्जा जोखिम

कर्जा जोखिम बैंकका ग्राहक तथा अन्य सरोकारवालाहरूको सहमतिमा पूर्व निर्धारित शर्तहरू अनुसार उनीहरूले आफ्नो दायित्व पूरा गर्न नसक्ने सम्भावना हो। कर्जा जोखिम प्रायः कर्जा प्रदान, acceptance, अन्तरबैंक कारोवार, ट्रेड फाइनान्सिङ्ग, विदेशी विनिमयको कारोवार, फाइनान्सियल फ्यूचर्स (Financial Futures), स्वाप, बण्ड, इक्विटी, प्रतिवद्धता (Options) तथा म्यारेन्टीको विस्तारका साथै उक्त कारोवारको फछ्यौटको समयमा श्रृजना हुन्छ। सरल शब्दहरूमा भन्नुपर्दा, यदि बैंकबाट ऋण लिएको कुनै व्यक्ति वा संस्थाले अपर्याप्त आमदानी, व्यवसायमा घाटा, मृत्यु, अनिच्छा वा अन्य कुनै कारणले गर्दा ऋण फिर्ता गर्न सक्षम नभएमा बैंकले कर्जा जोखिमको सामना गर्दछ। त्यसकारण, बैंकको तर्फबाट कर्जा जोखिमलाई कम गर्न, उच्च कर्जा जोखिम भएका ग्राहकहरूको ब्याजदर बढि हुने गर्दछ। आयको अस्थिरता, न्यून कर्जा स्कोर, रोजगारीको प्रकार, धितो सम्पत्तिको अवस्था तथा अन्य तत्वहरूले ग्राहकहरूको कर्जा जोखिम निर्धारण गर्दछ। माथि उल्लेख गरिए अनुसार कर्जा जोखिम अन्तरबैंक कारोवार, वैदेशिक कारोवार र बैंक भन्दा बाहिर हुने अन्य कारोवारसँग पनि सम्बन्धित हुन सक्दछ। एक पक्षद्वारा कारोवार सम्पन्न

गर्ने तर अर्को पक्षद्वारा उक्त कारोवार पुरा नगरेमा नोक्सानी हुन सक्दछ । त्यसैगरी एकपक्षबाट कारोवार मिलान गर्ने तर अर्को पक्षद्वारा मिलानमा ढिला सुस्ती गरेमा पनि अन्य लगानीका अवसरहरू गुम्न गई नोक्सानीको सामना गर्नुपर्ने हुन सक्दछ ।

#### ६. बजार जोखिम

बजार जोखिम सार्वजनिक बजारबाट निर्धारण हुने इक्विटी मूल्य, ब्याजदर, कर्जा ब्याजदर अन्तर, विदेशी विनिमय दर, वस्तुको मूल्य र अन्य सूचकहरूमा हुने परिवर्तनहरूका कारण बैंकको व्यवसायमा हुन सक्ने नोक्सानी जोखिम हो । यो बजारको मूल्यमा हुने उतार चढावका कारण वासलात भित्र तथा बाहिरको स्थितिमा हुन सक्ने नोक्सानको जोखिम हो ।

बजार जोखिमको सम्भावित कारणका आधारमा निम्नानुसार ४ प्रकारमा विभाजन गरिएको छ :

ब्याजदर जोखिम	: ब्याजदरमा हुने उतार चढावको कारण हुन सक्ने सम्भावित घाटा
इक्विटी जोखिम	: शेयरको मूल्यमा उतार चढावको कारण हुन सक्ने सम्भावित घाटा
मुद्रा जोखिम	: अन्तर्राष्ट्रिय मुद्राको विनिमय दरमा आउने उतार चढावका कारण हुन सक्ने सम्भावित घाटा
वस्तु जोखिम	: कृषि, औद्योगिक र उर्जा क्षेत्रका उत्पादनहरू जस्तै: गहुँ, तामा र प्राकृतिक ग्यास जस्ता वस्तुहरूको मूल्यमा हुने उतार चढावका कारण हुन सक्ने सम्भावित घाटा

#### ७. सञ्चालन जोखिम

सञ्चालन जोखिम अपर्याप्त वा असफल आन्तरिक कार्य सम्पादन गर्ने प्रक्रिया, मानव संसाधन र पूर्व निर्धारित कार्य सम्पादन प्रणाली तथा बाह्य घटनाक्रमबाट सृजना हुने जोखिम हो । यसले कानुनी जोखिम समावेश गर्दछ, तर रणनीतिक र व्यावसायिक प्रतिष्ठामा हुने जोखिम समावेश गर्दैन । बैंकमा सञ्चालन जोखिम मानव त्रुटि वा गलतले व्यापक रूपमा हुन सक्छ ।

सञ्चालन जोखिम भनेको, कर्मचारीहरू काम छोड्दा, अपर्याप्त आन्तरिक प्रक्रियाहरू, जानकारी र अन्य प्रणालीहरूको अपर्याप्त व्यवस्थापन तथा अप्रत्याशित बाह्य घटनाहरूको कारण बैंकको वित्तीय नतिजा तथा पूँजीमा हुने नकारात्मक प्रभाव हो ।

जोखिम घटनाहरू बैंक भित्रका सम्बन्धित जनशक्ति, प्रक्रिया र प्रविधिमा आधारित हुन्छ, जुन निम्नानुसार पहिचान गर्न सकिन्छ :

- अ) विगतका घटनाहरूको अनुभवबाट
- आ) फैसलाहरूबाट
- इ) संस्थासँग सम्बन्धित घटनाहरू जस्तै बजार र कर्जा जोखिमबाट भएको नोक्सान
- ई) अन्तरज्ञान (Intuition)
- उ) विशेष घटनामा नियामक निकायको मान्यताको आवश्यकता आधारमा
- ऊ) प्रणाली र प्रक्रियाहरूको भंग, आदी ।

#### ८. तरलता जोखिम

तरलता जोखिम भनेको बैंकको छोटो अवधिमा श्रृजना हुने वित्तीय आवश्यकताहरू पूरा गर्न असमर्थ हुन सक्ने सम्भावना हो । यो सामान्यतया धितो वा स्थिर सम्पत्तिलाई पूँजी वा आयको नोक्सानी बिना नगदमा रूपान्तरण गर्न असमर्थताको कारण उत्पन्न हुन्छ । बैंकले ठूलो नोक्सानी नभई आफ्नो ऋण दायित्व पुरा गर्न सक्छ कि सक्दैन भनि छानबिन गर्दछ । बैंकले कडा अनुपालना र तनाव परीक्षण (Stress Testing) को सामना गर्दछ जसले बैंकको वित्तीय स्थिरता दर्साउँछ ।

अर्को शब्दमा, तरलता बैंकको वर्तमान समयको वास्तविक अवस्था बुझ्न एकदमै महत्वपूर्ण छ । पूँजी स्थितिले विशेष गरी संकटको अवस्थामा बैंकको तरलता प्राप्त गर्नसक्ने क्षमता दर्साउँछ । बैंकसँग तरलता जोखिम मापन, अनुगमन र नियन्त्रणको लागि उपयुक्त प्रणाली व्यवस्था गरिएको हुन्छ । बैंकहरूले आफ्नै तरलता संरचना र सञ्चालनमा बजारको समग्र तरलतालाई ध्यानमा राखेर पूँजीको पर्याप्तता मूल्याङ्कन गर्दछ । बैंकहरूले तरलता आवश्यकता र पूँजीको पर्याप्तता निर्धारण गर्न तनाव परीक्षण (Stress Testing) को प्रयोग गर्दछ ।

## ५.२ पूँजी व्यवस्थापन

### गुणात्मक खुलासा (Qualitative Disclosures)

केन्द्रीय बैंकले तोकेको न्यूनतम पूँजीको आवश्यकता अनुसार पूँजी आधार बढाउने तथा तोकिएको मापदण्ड परिपालनामा बैंक पूर्ण रूपमा सक्षम रहेको छ।

### मात्रात्मक खुलासा (Quantitative Disclosures)

#### क. प्राथमिक पूँजी (Tier 1) र यसको बनोट:

प्राथमिक पूँजी (Tier 1) CET 1 + AT1	रकम रु.
<b>साधारण पूँजी (Tier 1) (CET1)</b>	<b>१८,७०८,८२५,००७</b>
चुक्ता शेयर पूँजी	१४,२००,९७४,००६
शेयर प्रिमियम	-
प्रस्तावित बोनस शेयर	-
साधारण जगेडा कोष	३,०२९,९३०,२७६
सञ्चित मुनाफा	१,३२९,४६२,००३
लेखापरिक्षण नभएको यस वर्षको सञ्चित मुनाफा	
पूँजी फिर्ता कोष	५५५,५५५,५५६
पूँजी समायोजन कोष	
लाभांश समिकरण कोष	-
मोलतोल खरीद लाभ (Bargain Purchase Gain)	-
अन्य स्वतन्त्र कोष	-
घटाउने : ख्याती	(११५,९९४,२२८)
घटाउने : अमूर्त सम्पत्ति	(८०,८४५,९५९)
घटाउने : स्थगन कर सम्पत्ति	-
घटाउने : Fictitious Assets	-
घटाउने : इजाजत प्राप्त वित्तीय संस्थामा लगानी	-
घटाउने : वित्तीय स्वार्थ भएको संस्थाको पूँजीमा लगानी	(१६७,२०४,२००)
घटाउने : तोकिएको सीमा भन्दा कुनै पनि संस्थामा गरिएको लगानी	-
घटाउने : प्रतिवद्धताहरूबाट उत्पन्न भएको लगानी	-
घटाउने : पारस्परिक क्रस होल्डिङहरू (Reciprocal Crossholding)	-
घटाउने : सीमा भन्दा बढी जग्गा र भवन खरिद र प्रयोगविहिन सम्पत्ति	(३८,११६,०१६)
घटाउने : नगद प्रवाह हेज	-
घटाउने : परिभाषित पेन्शन लाभ सम्पत्ति	-
घटाउने : Unrecognized परिभाषित पेन्शन लाभ दायित्वहरू	-
घटाउने : कोष खाताको नकारात्मक रकम	(४,९३६,४२९)
घटाउने : अन्य कटौतिहरू	-
<b>पिलर २ (Pillar 2) अन्तर्गतको समायोजन</b>	
घटाउने : अपर्याप्तता व्यवस्था ६.४ (क) (१)	-

घटाउने : सम्बन्धित पक्षलाई तथा निषेधित क्षेत्रमा प्रवाह भएको कर्जा सुविधा	-
<b>थप : प्राथमिक पूँजी (Additional Tier 1)</b>	-
निरन्तर रहने वा फिर्ता गर्न नमिल्ने अग्राधिकार शेयर	-
निरन्तर रहने ऋण उपकरण	-
शेयर प्रिमियम	-
<b>प्राथमिक पूँजी (Tier 1 Capital) (CET1+AT1)</b>	<b>१८,७०८,८२५,००७</b>

#### ख. पुरक पूँजी (Tier 2)

पुरक पूँजी (Tier 2)	रकम रु.
क्यूमुलेटिभ वा रिडिमेवल अग्राधिकार शेयर	-
सुरक्षण नराखिएको आवधिक ऋण	२,५००,०००,०००
हाइब्रिड पूँजी उपकरणहरू	-
शेयर प्रिमियम	-
सामान्य कर्जा नोक्सानी व्यवस्था	१,४२२,७६६,२३५
सटही समिकरण कोष	७४,९५८,०३६
लगानी समायोजन कोष	-
सम्पत्ति पुनर्मूल्याङ्कन कोष	-
अन्य जगेडाहरू	-
<b>पुरक पूँजी (Tier 2 Capital)</b>	<b>३,९९७,७२४,२७१</b>

ग. निष्काशन गरिएको ऋणपत्रको भुक्तान गर्न बाँकी रकम, परिपक्व हुने मिति, यस वर्षको अवधिमा उठाइएको थप रकम र पूँजी कोषको रूपमा गणना गर्न योग्य रकमको जानकारी निम्नानुसार छः

१०.२५% सिटिजन्स बैंक बण्ड, २०८६	रकम रु.
बाँकी रकम	२,५००,०००,०००
परिपक्व हुने मिति	चैत्र २०८६
यस वर्षको अवधिमा उठाइएको रकम	-
Tier २ पूँजी कोषमा गणना गर्न योग्य रकम	२,५००,०००,०००

#### घ. पूँजीबाट घटाइएको

बैंकले प्राथमिक पूँजी (Tier 1) को गणनामा निम्न तत्वहरू घटाएको छः

ख्याति : रु. ११.५९ करोड

अमूर्त सम्पत्ति : रु. ८.०८ करोड

सहायक कम्पनीको इक्विटी पूँजीमा लगानी : रु. १६.०७ करोड

रु. १६.०७ करोड मध्ये रु. ११.७२ करोड सि.बि.आई.एल. क्यापिटल लिमिटेडमा र रु. ५ करोड सि.बि.आई.एल. सेक्युरिटीज लिमिटेडमा लगानी गरेको छ।

प्राप्त तथा खरिद मितिबाट २ वर्ष भन्दा बढी समयावधिसम्म प्रयोगमा नरहेको जग्गा र भवनमा लगानी : रु. ३.८१ करोड

जगेडा खातामा रहेको नकारात्मक रकम : रु. ०.४९ करोड

#### ड. कुल योग्य पूँजी

विवरण	रकम रु.
साधारण पूँजी (CET 1)	१८,७०८,८२५,००७
प्राथमिक पूँजी	१८,७०८,८२५,००७
पुरक पूँजी	३,९९७,७२४,२७१
कुल पूँजी कोष (Tier I & Tier II)	२२,७०६,५४९,२७९
कुल जोखिम भारित सम्पत्ति	१७८,९८६,२२०,५७१

#### च. पूँजी पर्याप्तता अनुपात

विवरण	रकम रु.
लिभरेज अनुपात (Leverage Ratio)	७.६९%
साधारण इक्विटी Tier 1 पूँजी र जोखिम भारित सम्पत्तिको अनुपात	१०.४५%
प्राथमिक पूँजी र जोखिम भारित सम्पत्तिको अनुपात	१०.४५%
कुल पूँजीकोष र जोखिम भारित सम्पत्तिको अनुपात	१२.६९%

#### जोखिम भारित विवरण

#### छ. कर्जा जोखिम, बजार जोखिम र सञ्चालन जोखिमको जोखिम भारित विवरण

जोखिम भार क्षेत्र	रकम रु.
कर्जा जोखिम बापतको जोखिम भारित सम्पत्ति	१६७,१२८,२७३,५३१
सञ्चालन जोखिम बापतको जोखिम भारित सम्पत्ति	५,४०४,२९७,५०८
बजार जोखिम बापतको जोखिम भारित सम्पत्ति	१,३२८,५३४,९३३
जोड : सञ्चालन जोखिमको ४ प्रतिशत नियामक समायोजन	१,६४७,८९२,४७९
जोड : जोखिम भारित सम्पत्तिको २ प्रतिशत नियामक समायोजन	३,४७७,२२२,११९
पिलर २ (Pillar II) अन्तरगतको समायोजन पछिको कुल जोखिम भारित रकम	१७८,९८६,२२०,५७१

#### ज. कर्जा जोखिम क्षेत्रका ११ वर्गीकरण

जोखिम भार क्षेत्र	रकम रु.
कर्जा जोखिम वर्गीकरण	
केन्द्रीय बैंक र सरकारसँग दाबी	-
अन्य वित्तीय संस्थासँगको दाबी	-
बैंकहरूसँगको दाबी	४,४०९,६१६,३१३
संगठित संस्थाहरु र धितोपत्र फर्महरूमा दाबी	६६,७५०,२४८,१४४
Regulatory Retail Portfolio (भाका ननाघेको) मा दाबी	२२,४०१,७५४,८८१
आवासीय सम्पत्तिबाट सुरक्षित सम्पत्तिमा दाबी	६,०३३,५९१,९३०
व्यापारिक घरजग्गाबाट सुरक्षित दाबी	४,४४५,९४४,९९४
भुक्तानी अर्वाधि समाप्त भइसकेका दाबी	६,८९५,२१७,४५५

उच्च जोखिम सम्बन्धी दाबी	२४,२६०,७१८,२६०
अन्य सम्पत्तिहरु	१०,४२१,६५१,४७४
वासलात बाहिरका सम्पत्ति	२१,५०९,५३०,०७९
<b>कुल कर्जा जोखिम भारत सम्पत्ति</b>	<b>१६७,१२८,२७३,५३१</b>

भ. कुल जोखिम भारत रकम गणना तालिका

जोखिम भार क्षेत्र	रकम रु.
कर्जा जोखिमका लागि जोखिम भारत रकम	१६७,१२८,२७३,५३१
सञ्चालन जोखिमका लागि जोखिम भारत रकम	५,४०४,२९७,५०८
बजार जोखिमका जोखिम भारत रकम	१,३२८,५३४,९३३
<b>Pillar II अन्तर्गतको समायोजन</b>	
जोड : जोखिम भारत सम्पत्तिको २ प्रतिशत नियामक समायोजन	१,६४७,८९२,४७९
जोड : सञ्चालन जोखिमको ४ प्रतिशत नियामक समायोजन	३,४७७,२२२,११९
<b>कुल जोखिम भारत सम्पत्ति</b>	<b>१७८,९८६,२२०,५७१</b>
प्राथमिक पूँजीकोष (CET 1 + AT1)	१८,७०८,८२५,००७
कुल पूँजीकोष (Tier 1 and Tier 2)	२२,७०६,५४९,२७९
साधारण इक्विटी Tier 1 पूँजी/कुल जोखिम भारत सम्पत्ति (Pillar II अन्तर्गतको समायोजन पछि)	१०.४५%
साधारण इक्विटी Tier 1 पूँजी/कुल जोखिम भारत सम्पत्ति (Pillar II अन्तर्गतको समायोजन पछि)	१०.४५%
कुल पूँजीकोष/कुल जोखिम भारत सम्पत्ति (Pillar II अन्तर्गतको समायोजन पछि)	१२.६९%

ज. नियामक निकायको वर्गीकरण अनुसार निष्कृत कर्जाको विवरण

रकम रु.

विवरण	कुल रकम	व्यवस्था	खुद रकम
पुनर्तालिकीकरण/पुनर्संरचना गरिएको कर्जा	२९३,२५०	३६,६५६	२५६,५९३
कमसल कर्जा	१,६७१,२३२,१९६	३९४,९४२,२९७	१,२७६,२८९,८९९
शंकास्पद कर्जा	३१६,०५२,८८०	१३३,१४९,०३९	१८२,९०३,८४१
खराब कर्जा	१,०२४,७४८,१६१	९८७,४३५,४७१	३७,३१२,६९०
जम्मा	३,०१२,३२६,४८७	१,५१५,५६३,४६४	१,४९६,७६३,०२३

ट. नियामक निकायको वर्गीकरण अनुसार निष्कृत कर्जा अनुपात

विवरण	प्रतिशत
निष्कृत कर्जा र कुल कर्जा तथा सापटी	२.२२%
खुद निष्कृत कर्जा र खुद कर्जा तथा सापटी	१.१३%

ठ. नियामक निकायको वर्गीकरण अनुसार निष्कृत सम्पत्तिमा उतार चढावः

रकम रु.

विवरण	गत वर्ष	यस वर्ष	परिवर्तन
पुनरतालिकीकरण/ पुनरसंरचना गरिएको कर्जा	४९९,११४	२९३,२५०	-४१.२५%
कमसल कर्जा	६८६,४१०,७४४	१,६७१,२३२,१९६	१४३.४७%
शंकास्पद कर्जा	२८४,६१४,००८	३१६,०५२,८८०	११.०५%
खराब कर्जा	१,०५२,५४५,७७७	१,०२४,७४८,१६१	-२.६४%
जम्मा	२,०२४,०६९,६४३	३,०१२,३२६,४८७	४८.८३%

ड. कर्जा तथा असुल हुन बाँकी ब्याजको अपलेखनः

रकम रु.

विवरण	गत वर्ष	यस वर्ष	परिवर्तन
कर्जा अपलेखन	-	-	-
असुल हुन बाँकी ब्याजको अपलेखन	४३,८२९,७४३	१५४,०७०,८३९	७१.५५%

ढ. असुल हुन बाँकी ब्याज र कर्जा नोक्सानीको व्यवस्थामा उतार चढावः

रकम रु.

विवरण	गत वर्ष	यस वर्ष	परिवर्तन	
			रकम	%
कर्जा नोक्सानीको व्यवस्था	३,००४,४६३,२०५	३,५५६,८८३,६५५	५५२,४२०,४५०	१८.३९%
असुल हुन बाँकी ब्याज	१,३०५,०००,९७७	१,४१७,५३३,१३२	११२,५३२,१५५	८.६२%

ण. नियामक निकायको वर्गीकरण अनुसार थप कर्जा हानी नोक्सानीको व्यवस्था :

रकम रु.

विवरण	गत वर्ष	यस वर्ष	थप कर्जा हानी नोक्सानी व्यवस्था	परिवर्तन
असल कर्जा	१,४६६,२९३,१९७	१,४५७,२१८,१४९	(९,०७५,०४८)	-०.६२%
सुक्ष्म निगरानी कर्जा	२१९,०५८,०९४	५८४,१०२,०४२	३६५,०४३,९४८	१६६.६४%
पुनरसंरचना र पुनरतालिकीकरण गरिएको कर्जा	६२,३८९	३६,६५६	(२५,७३३)	-४१.२५%
कमसल कर्जा	१५१,२९५,५३७	३९४,९४२,२९७	२४३,६४६,७६०	१६१.०४%
शंकास्पद कर्जा	१२५,३७१,८७३	१३३,१४९,०३९	७,७७७,१६६	६.२०%
खराब कर्जा	१,०४२,३८२,११४	९८७,४३५,४७१	(५४,९४६,६४३)	-५.२७%
थप				
जम्मा	३,००४,४६३,२०५	३,५५६,८८३,६५५	५५२,४२०,४५१	१८.३९%

### त. लगानी पोर्टफोलियोको वर्गीकरण

विवरण	रकम रु.
परिशोधित लागतमा मापन गरिएको लगानी	२७,७५१,८९०,०३०
अन्य विस्तृत आम्दानीको माध्यमबाट उचित मोलमा मापन गरिएको लगानी	४०१,५३५,९३८
व्यापारिक सम्पत्तिमा लगानी	३२७,३४०,३७९
<b>जम्मा</b>	<b>२८,४८०,७६६,३४७</b>

### थ. हालको र भविष्यका गतिविधिहरू सञ्चालन गर्न पूँजीको पर्याप्तता जाँच बैंकको आन्तरिक अवधारणाको सारांश

बैंकको हालको चुक्ता पूँजी लगायत जगेडा तथा कोषहरू हाल र भविष्यको बैंकको गतिविधिहरू सञ्चालन गर्न र त्यसबाट उत्पन्न हुने जोखिमको आधारमा पर्याप्त रहेको छ ।

### द. सबै पूँजी, हाइब्रिड उपकरण तथा सहायक आवधिक दायित्वका सर्तहरू, अवस्था र मुख्य विशेषताहरूको सारांश:

बैंकको १०.२५ प्रतिशत भएको २,५००,००० कित्ता ऋणपत्र रहेको छ । बैंकको १०.२५ प्रतिशत सिटिजन्स बैंक बण्ड, २०८६ को विशेषताहरू निम्नानुसार रहेका छन् :

नाम	१०.२५% सिटिजन्स बैंक बण्ड, २०८६
रकम	रु. २,५००,०००,०००
ब्याजदर	१०.२५ प्रतिशत प्रति वर्ष (कर अघि) त्रैमासिक भुक्तानी
प्रकृति	असुरक्षित, अपरिवर्तित तथा भुक्तानी मिति भन्दा पहिले आह्वान नगरिने
ऋणपत्रहरूको संख्या	२,५००,०००
अंकित मूल्य	रु. १,०००
भुक्तानी अर्वाधि	१० वर्ष
ऋणपत्र धारकहरूलाई प्राथमिकता	लिक्विडेशन हुने समय निक्षेपकर्ता र सुरक्षित साहुहरूको रकम भुक्तानी भएपछि ऋणपत्र धारकहरूको रकम भुक्तानी गरिने
सूचिकरण	नेपाल स्टक एक्सचेन्जमा सूचिकृत

### ५.३ वित्तीय सम्पत्ति र वित्तीय दायित्वहरूको वर्गीकरण

समूहको वित्तीय साधनहरूको उचित मान प्रचलित बजार मूल्य वा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा देखिने बजार तथ्याङ्कको आधारमा निम्नानुसार वर्गीकरण गरि मापन गरिन्छ :

तह १ उचित मोल मापन ती हुन् जुन समान प्रकृतिका सम्पत्ति वा दायित्वका लागि सक्रिय बजारमा असमायोजित सूचिकृत (unadjusted quoted) मूल्यहरूबाट निकालिएको हुन्छ ।

तह २ उचित मोल मापन भन्नाले सक्रिय बजारमा समान प्रकृतिका (similar) उपकरणका लागि सूचिकृत मूल्यहरू वा निष्कृत बजारमा समान प्रकृतिका (identical or similar) उपकरणको लागि सूचिकृत मूल्यहरू र जहाँ वित्तीय उपकरणहरू मूल्याङ्कन गर्दा सबै महत्वपूर्ण आधारहरू अवलोकन योग्य हुन्छ ।

तह ३ उचित मोल ती हुन् जहाँ एक वा एक भन्दा बढी अवलोकन गर्न नसकिने (unobservable) आधारहरू प्रयोग भई मापन हुन्छन् । यी वित्तीय उपकरणहरूको परिपक्व हुने समय वा राफसाफ समयमा प्राप्त वास्तविक रकम वा भुक्तानी हुने रकम भन्दा उचित मोल (Fair Value) फरक हुन सक्दछ ।

समूहका वित्तीय उपकरणहरूको उचित मोल अनुसारको मूल्याङ्कन श्रेणीक्रम निम्न बमोजिम रहेको छः

रकम रु.

वित्तीय सम्पत्ति	बैंक				समूह			
	स्तर १	स्तर २	स्तर ३	कुल	स्तर १	स्तर २	स्तर ३	कुल
व्युत्पन्न वित्तीय उपकरण								
अग्रिम विनिमय सम्झौता (Forward Exchange Contract)	-	२,६५९,०८९	-	२,६५९,०८९	-	२,६५९,०८९	-	२,६५९,०८९
अन्य व्यापारिक सम्पत्तिहरू								
सूचिकृत शेयर	३२७,१३२,५२४	-	-	३२७,१३२,५२४	५४०,५३२,५८५	-	-	५४०,५३२,५८५
सूचिकृत नगरिएका शेयर	-	-	-	-	-	-	-	-
अन्य	-	-	-	-	-	-	-	-
लगानी सुरक्षणपत्र								
परिशोधित लागतमा मूल्याङ्कन गरिएको लगानी सुरक्षणपत्र								
ट्रेजरी बिल	-	-	६,८८१,१५३,४०७	६,८८१,१५३,४०७	-	-	६,८८१,१५३,४०७	६,८८१,१५३,४०७
सरकारी सुरक्षणपत्र	-	-	२०,१९४,२७४,८५७	२०,१९४,२७४,८५७	-	-	२०,१९४,२७४,८५७	२०,१९४,२७४,८५७
अन्य	-	-	६७६,४६१,७६७	६७६,४६१,७६७	-	-	६९८,२३७,७६७	६९८,२३७,७६७
FVTOCI मार्फत मूल्याङ्कन गरिएको लगानी सुरक्षणपत्र								
सूचिकृत शेयर	२८३,८००,०००	११०,६४४,२८९	-	३९४,४४४,२८९	२८३,८००,०००	११०,६४४,२८९	-	३९४,४४४,२८९
सूचिकृत नगरिएका शेयर	-	-	७,०९१,६४९	७,०९१,६४९	-	-	७,०९१,६४९	७,०९१,६४९
कुल	६१०,९३२,५२४	११३,३०३,३७९	२७,७५८,९८१,६७९	२८,४८३,२१७,५८२	८२४,३३२,५८५	११३,३०३,३७९	२७,७८०,७५७,६७२	२८,७१८,३९३,६४३
वित्तीय दायित्व	-	-	-	-	-	-	-	-
व्युत्पन्न वित्तीय उपकरण	-	-	-	-	-	-	-	-
कुल	-	-	-	-	-	-	-	-

\*\* प्रभु इन्स्योरेन्स लिमिटेड, मेरो माइक्रोफाइन्स लघुवित्त वित्तीय संस्था लिमिटेड, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, माहुली लघुवित्त वित्तीय संस्था लिमिटेड र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरमा गरिएको लगानी साधारण शेयरको ५० प्रतिशत मूल्यमा गणना गरिएको छ।

उचित मोलमा मूल्याङ्कन नगरिएका वित्तीय सम्पत्ति र दायित्वहरू :

वित्तीय सम्पत्ति र दायित्वहरू अवलोकन योग्य मूल्य निर्धारण आधारहरू वा बाह्य बजार मूल्यको अभावका कारण उचित मोलमा मापन गरिएको छैन र उनीहरूको किताबी रकमले उचित मोल वा राफसाफ रकमको प्रतिनिधित्व तथा अनुमान गर्दछ।

उचित मोलमा मूल्याङ्कन नगरिएको समूहको वित्तीय सम्पत्ति र दायित्वहरू निम्न तालिकाले प्रष्ट पार्दछ :

रकम रु.

वित्तीय सम्पत्ति	बैंक	समूह
नगद तथा नगद समान	१७,८९२,७४१,२७०	१७,८९३,१०९,३६६
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	४,२६६,५०८,०५३	४,२६६,५०८,०५३
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	१,२३३,६३१,४५७	१,२३३,६३१,४५७
बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापट	३,२९९,९१९,६०२	३,२९९,९१९,६०२
ग्राहकलाई कर्जा तथा सापट	१३१,३४४,३२७,०७९	१३१,२७६,८२७,०७९
अन्य सम्पत्तिहरू	२,८९१,४१३,८३७	२,७६३,९०४,६६५
जम्मा	१६०,९२८,५४१,२९८	१६०,७३३,९००,२२१

दायित्व	बैंक	समूह
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी	४,०६३,०५४,७८५	४,०६३,०५४,७८५
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	११,०७०,२५०,८६८	११,०७०,२५०,८६८
ग्राहकको निक्षेप दायित्व	१५२,८०१,४९०,३७१	१५२,५२५,९२५,९१३
अन्य दायित्वहरू	३,५२२,०७४,७९३	३,५३५,३४८,०२८
निष्काशन गरिएको ऋणपत्र	२,४७७,८७५,४८०	२,४७७,८७५,४८०
<b>कुल दायित्व</b>	<b>१७३,९३४,७४६,२९६</b>	<b>१७३,६७२,४५५,०७४</b>

## ५.४ सञ्चालन सेगमेन्ट सम्बन्धी जानकारी

### १. सामान्य जानकारी

#### क. व्यवस्थापनले संस्थाको रिपोर्ट योग्य सेगमेन्ट पहिचान गर्न प्रयोग गरेको कारक/तत्वहरू

बैंकले आमदानी गर्ने र खर्च हुने व्यावसायिक गतिविधिहरूलाई रिपोर्ट योग्य सेगमेन्टको रूपमा पहिचान गरेको छ जसमा समूहको अन्य कारोवारहरूको आमदानी र खर्चहरू समावेश छन्। व्यवस्थापनले समूहको यस्ता सेगमेन्टहरू बिच हुने आमदानी तथा खर्चको समिक्षा गरी ती सेगमेन्टहरूमा संसाधन विनियोजनको निर्णय र उक्त सेगमेन्टहरूको कार्यसम्पादन मूल्याङ्कन गर्छ।

बैंकले प्रोडक्ट र सेवाहरूको प्रकृतिका आधारमा निम्न प्रमुख व्यवसाय सेगमेन्टहरू समावेश गरेको छ।

- बैंकिङ्ग,
- ट्रेजरी,
- कार्ड र
- विप्रेषण

रिपोर्ट गरिएका सेगमेन्टहरूमा प्रत्यक्ष रूपमा सम्बन्धित वस्तुहरू तथा उचित आधारमा विनियोजन गर्न सकिने वस्तुहरू समावेश छन्।

#### ख. व्यवस्थापनले संस्थाको रिपोर्ट योग्य सेगमेन्टहरू पहिचान गर्न प्रयोग गर्ने कारकहरू/तत्वहरू

##### अ. बैंकिङ्ग

यस सेगमेन्टमा बैंकका शाखाहरू समावेश छन्। यस सेगमेन्टको प्रमुख प्रोडक्ट तथा सेवामा कर्जा र निक्षेप पर्दछ। यस खण्डले कर्जाको ब्याजबाट आमदानी गर्दछ भने प्रमुख खर्चको रूपमा निक्षेपको ब्याज रहेको छ।

##### आ. ट्रेजरी

यस सेगमेन्टमा मुख्यतया धितोपत्र, बण्ड, ट्रेजरी बिल, विदेशी मुद्रा र सुन-चाँदी आदिमा गरेको लगानी समावेश हुन्छ। यस सेगमेन्टले बण्ड र ऋणपत्रबाट ब्याज आमदानी, सुनको बिक्रीबाट हुने आमदानी, विदेशी विनिमयमा हुने लाभ, लगानीको पुनर्मूल्याङ्कनमा हुने लाभ आदिबाट आमदानी गर्दछ।

##### इ. कार्ड

यस सेगमेन्टले डिजिटल बैंकिङ्ग र कारोवार बैंकिङ्गको नवीनतम सुरुवात गर्दछ। क्रेडिट कार्ड, डेबिट कार्ड, ई-कम कार्ड आदि यस सेगमेन्टको प्रमुख प्रोडक्टहरू हुन् र यस खण्डले दर्ता शुल्क, आवेदन शुल्क, वार्षिक व्यवस्थापन शुल्क, एजेन्टहरूको कमिसन, आदिबाट आमदानी श्रृजना गर्दछ।

### ई. विप्रेषण

यस सेग्मेन्टले विभिन्न एजेन्सीहरू मार्फत विदेशबाट विप्रेषण संकलन गर्दछ र शुल्क तथा कमिसन सङ्कलन गरेपछि ग्राहकहरूलाई हस्तान्तरण गर्दछ। ग्राहकहरूबाट विप्रेषण सङ्कलन र वितरण गर्नका लागि एजेन्टहरूबाट प्राप्त कमिशन यस सेग्मेन्टको प्रमुख आम्दानी हो।

### २. नाफा वा नोक्सान, सम्पत्ति र दायित्व सम्बन्धी जानकारी

रकम रु. हजारमा

विवरण	बैंकिङ	ट्रेजरी	कार्ड	विप्रेषण	जम्मा
बाह्य ग्राहकहरूबाट आम्दानी	८७३,३६५	३६२	७८,३२३	२१,०४५	९७३,०९५
बाह्य ग्राहकहरूलाई खर्च	(६२,२११)	(६,८६३)	(५५,०२३)	(४,४५१)	(१२८,५४९)
अन्तर सेग्मेन्ट आम्दानी	-	-	-	-	-
<b>खुद आम्दानी</b>	<b>८११,१५३</b>	<b>(६,५०२)</b>	<b>२३,२९९</b>	<b>१६,५९४</b>	<b>८४४,५४५</b>
ब्याज आम्दानी	१४,७४९,६५७	१,२०३,२८३	१४,७०८	-	१५,९६७,६४८
ब्याज खर्च	(१०,१८४,०६८)	(७३९,७६५)	-	-	(१०,९२३,८३३)
<b>खुद ब्याज आम्दानी</b>	<b>४,५६५,५८९</b>	<b>४६३,५१८</b>	<b>१४,७०८</b>	<b>-</b>	<b>५,०४३,८१५</b>
अन्य आम्दानी	५२,९९४	३२९,७६८	२९३	६,५४०	३८९,५९५
ह्रासकट्टी र परिशोधन	(१७४,४१८)	(६८८)	(१,७५७)	(९८)	(१७६,९६१)
अन्य खर्चहरू	(१,५८१,५४५)	(१२,७४६)	(२६,०२३)	(३,६१९)	(१,६२३,९३३)
<b>सेग्मेन्टको नाफा/नोक्सान</b>	<b>३,६७३,७७२</b>	<b>७७३,३५१</b>	<b>१०,५२१</b>	<b>१९,४१६</b>	<b>४,४७७,०६०</b>
इक्विटी तरिकाबाट लेखाङ्कन भएको सम्बद्ध कम्पनीको नाफा/नोक्सानमा बैंकको पूँजीगत स्वार्थ	-	-	-	-	-
अन्य नगद रहित भौतिक बस्तुहरू					-
सम्पत्तिमा क्षय हानी	(५५२,४२०)				(५५२,४२०)
<b>सेग्मेन्टको सम्पत्ति</b>	<b>१४७,२२५,८३५</b>	<b>४२,१३८,६२५</b>	<b>२८७,८४८</b>	<b>११,००९</b>	<b>१८९,६६३,३१८</b>
<b>सेग्मेन्टको दायित्व</b>	<b>१५६,०७७,७३१</b>	<b>१५,८५३,१८१</b>	<b>१०७,१९९</b>	<b>२३,०८५</b>	<b>१७२,०६१,१९५</b>

### ग. माथिका बुँदाहरूको संक्षिप्त विवरण निम्नानुसार रहेका छन् :

- क) **बाह्य ग्राहकहरूबाट आम्दानी** : बाह्य ग्राहकहरूबाट भएको आम्दानीलाई सेग्मेन्टको प्रकृति अनुसार वर्गिकरण गरिएको छ।
- ख) **बाह्य ग्राहकहरूलाई खर्च** : बाह्य ग्राहकहरूलाई गरिएको खर्च सेग्मेन्टको प्रकृति अनुसार वर्गिकरण गरिएको छ।
- ग) **अन्तर सेग्मेन्ट आम्दानी** : अन्तर सेग्मेन्ट आम्दानीलाई बैंकको पूर्व निर्धारित अन्तर शाखा लेनदेन दर अनुसार लेखाङ्कन गरिएको छ।
- घ) **खुद आम्दानी** : बाह्य ग्राहकहरूबाट भएको आम्दानीमा बाह्य ग्राहकहरूलाई गरिएको खर्च रकम घटाएर आउने रकम खुद आम्दानी हो।
- ङ) **ब्याज आम्दानी** : कर्जा तथा सापटबाट हुने ब्याज आम्दानी तथा लगानीबाट हुने ब्याज आम्दानीलाई ब्याज आम्दानीको रूपमा प्रस्तुत गरिएको छ।
- च) **ब्याज खर्च** : ब्याज खर्चलाई सेग्मेन्टद्वारा प्रयोग भएको कोषको आधारमा विभाजित गरिएको छ।

- छ) खुद ब्याज आम्दानी : ब्याज आम्दानीमा ब्याज खर्च घटाउँदा आउने रकम खुद ब्याज आम्दानी हो ।
- ज) अन्य आय : नियमित सञ्चालनबाट आउने आय बाहेकका अन्य आय ।
- झ) हासकट्टी र परिशोधन : सेग्मेन्टद्वारा सम्पत्तिको उपयोग गरेको आधारमा हासकट्टी र परिशोधन खर्च वर्गिकरण गरिएको छ ।
- ञ) अन्य खर्चहरू : प्रत्यक्ष सञ्चालन खर्च बाहेकका अन्य खर्चहरू ।
- ट) सेग्मेन्ट नाफा : विशेष सेग्मेन्टमा निर्धारण गरिएका सेग्मेन्टहरूको नाफा ।
- ठ) इक्वीटी तरिकाबाट लेखाङ्कन भएको सम्बद्ध कम्पनीको नाफा/नोक्सानमा बैंकको स्वार्थ : नोटमा छुट्टै खुलासा गरिएको ।
- ड) अन्य नगद रहित उल्लेखनीय वस्तुहरू : बैंकसँग कुनै पनि नगद रहित उल्लेखनीय वस्तु छैन ।
- ढ) सम्पत्तिको क्षय नोक्सानी : सम्पत्तिको क्षय नोक्सानीलाई सेग्मेन्टहरूमा विनियोजन गरिएको ।
- ण) सेग्मेन्ट सम्पत्ति : सम्पत्तिहरूको प्रयोग अनुसार विनियोजन गरिएको छ ।
- त) सेग्मेन्ट दायित्व : सम्बन्धित क्षेत्रहरूको दायित्वको आधारमा विभाजित गरिएको छ ।

**घ. सञ्चालन सेग्मेन्ट नाफा वा नोक्सान, सम्पत्ति र दायित्वहरूको मापन**

**क) रिपोर्ट योग्य सेग्मेन्ट बीच हुने कारोवारको लेखाङ्कन आधार**

अन्तर सेग्मेन्ट आम्दानी सेवा वा प्रडक्ट प्रदान गर्ने सेग्मेन्ट र स्रोत परिचालन गर्ने सेग्मेन्टको बीचमा पूर्व निर्धारित साभेदारी अनुपातको आधारमा सेग्मेन्टमा वितरण गरिएको छ । त्यस्ता आम्दानी सेग्मेन्टको मुख्य आम्दानीको बाँडफाँडको रूपमा समावेश गरिन्छ, अन्तर सेग्मेन्ट आम्दानीमा समावेश गरिएको हुँदैन । अन्य काल्पनिक रूपमा हुने अन्तर सेग्मेन्ट मूल्य निर्धारण गरिएको छैन ।

**ख) बैंकको नाफा/नोक्सान तथा सेग्मेन्टको नाफा/नोक्सानको मापनमा कुनै फरक: कुनै फरक नभएको ।**

**ग) बैंकको सम्पत्ति तथा सेग्मेन्टको सम्पत्तिको मापनमा कुनै फरक: कुनै फरक नभएको ।**

**घ) रिपोर्टिङ्ग सेग्मेन्टहरू निर्धारण गर्न अपनाइएको मापन विधिहरूमा अधिल्लो अवधिको तुलनामा यदि कुनै परिवर्तन भएको भए त्यसको प्रभाव तथा नाफा/नोक्सान : कुनै पनि परिवर्तन नभएको ।**

**ड) रिपोर्ट योग्य सेग्मेन्टमा असमान बाँडफाँड भएको भए त्यसको प्रकृति र प्रभाव**

रिपोर्टिङ्ग सेग्मेन्टमा कुनै असमान विनियोजन भएको छैन । सम्बन्धित रिपोर्ट योग्य सेग्मेन्टमा पहिचान गर्न नसकिने आय, खर्च, सम्पत्ति र दायित्वलाई विनियोजन गरिएको छैन । विनियोजन नगरिएका वस्तुहरूमा मुख्यतया संस्थागत सम्पत्तिहरू (मुख्य रूपमा बैंकको कर्पोरेट भवन), प्रधान कार्यालय खर्च, शेयर पूँजी, साधारण कोष, कर सम्पत्ति र दायित्वहरू र अग्रिम खर्च तथा खर्चको व्यवस्था समावेश हुन्छ ।

**च) रिपोर्ट योग्य सेग्मेन्टको आम्दानी, नाफा वा नोक्सान, सम्पत्ति र दायित्वहरूको मिलान**

क	आम्दानी	रकम रु. हजारमा
	रिपोर्ट योग्य सेग्मेन्टबाट कुल आम्दानी	५,८८८,३६०
	अन्य आम्दानी	३८९,५९५
	अन्तर सेग्मेन्टको आम्दानी घटाउने	-
	संस्थाको आम्दानी	६,२७७,९५४

ख	नाफा/नोक्सान	रकम रु. हजारमा
	रिपोर्ट योग्य सेगमेन्टबाट कुल नाफा/नोक्सान	४,४७७,०६०
	अन्य नाफा/नोक्सान	(५५२,४२०)
	अन्तर सेगमेन्ट (Segment) आम्दानी घटाउने	-
	बाँडफाँड नभएको रकम	(१,०९२,०४३)
	<b>आयकर अधिको नाफा</b>	<b>२,८३२,५९६</b>

ग	सम्पत्ति	रकम रु. हजारमा
	रिपोर्ट योग्य सेगमेन्टको कुल सम्पत्ति	१८९,९४१,४९९
	अन्य सम्पत्ति	-
	बाँडफाँड नभएको रकम	४,६१६,८३९
	<b>संस्थाको सम्पत्ति</b>	<b>१९४,५५८,३३९</b>

घ	दायित्व	रकम रु. हजारमा
	रिपोर्ट योग्य सेगमेन्टको कुल दायित्व	१७२,०६१,१९५
	अन्य दायित्व	-
	बाँडफाँड नभएको रकम	१,८७०,९८८
	<b>संस्थाको दायित्व</b>	<b>१७३,९३२,१८३</b>

#### छ. प्रोडक्ट (Product) र सेवाहरूको बारेमा जानकारी

माथिको बुँदा न. १ (क) मा वर्णन गरिएको प्रत्येक प्रोडक्ट तथा सेवाहरूको आम्दानी

	विवरण	रकम रु. हजारमा
(क)	बैंकिङ्ग	५,३७६,७४२
(ख)	ट्रेजरी	४५७,०१७
(ग)	कार्ड	३८,००७
(घ)	विप्रेषण	१६,५९४
	<b>कुल</b>	<b>५,८८८,३६०</b>

#### ज. भौगोलिक क्षेत्रहरूका बारेमा जानकारी

प्रदेशगत रूपमा बैंकको उपस्थितिको आधारमा बैंकका सञ्चालन गतिविधिलाई वर्गिकरण गर्न सकिन्छ। तर प्रदेशगत प्रगतिले व्यवस्थापनको निर्णय प्रक्रियामा अहम् भूमिका खेल्दैन।

#### ठ. प्रमुख ग्राहकहरूका बारेमा जानकारी

बैंकको कुल आम्दानीमा एउटै ग्राहकको १० प्रतिशत वा बढी योगदान रहेको छैन।

#### ५.५ शेयर अप्सन (Share Option) र शेयर आधारित भुक्तानी

बैंकले रिपोर्टिङ्ग अवधिमा शेयर अप्सन (Share Option) र शेयरका आधारमा कुनै भुक्तानी गरेको छैन।

#### ५.६ सम्भावित दायित्व र प्रतिवद्धता

सम्भावित दायित्वहरूको वित्तीय विवरणको अवस्थाको विवरण बुँदा ४.२८ मा दिइएको छ।

## ५.७ सम्बन्धित पक्षको विवरण

### ५.७.१ बैंकका सम्बन्धित पक्षहरूको विवरण

नेपाल लेखामान मानक २४ सम्बन्धित पक्षहरूको खुलासा (NAS 24 Related Party Disclosures) ले सम्बन्धित पक्ष भनि गरेको परिभाषा अनुसार बैंकका सम्बन्धित पक्षहरू निम्नानुसार छन् ।

#### अ. मुख्य व्यवस्थापक

मुख्य व्यवस्थापक भनेका कुनै पनि संस्थाको व्यवसायिक कारोवारको योजना बनाउने, निर्देशन गर्ने तथा नियन्त्रण गर्न जिम्मेवार तथा अधिकार प्राप्त सञ्चालक सहितका व्यक्तिहरू हुन् । बैंकका मुख्य व्यवस्थापकको रूपमा सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत र बैंकका उच्च तहका अन्य कर्मचारीहरू समावेश छन् ।

नाम	पद
श्री राजन सिंह भण्डारी	अध्यक्ष
श्री प्रकाश चन्द्र मैनाली	सञ्चालक
श्री विजय ध्वज कार्की	सञ्चालक
श्रीमती सीता कार्की (के.सी)	सञ्चालक
श्री प्रबल जंग पाण्डे	सञ्चालक
श्री सजन शर्मा	सञ्चालक
श्री अनिल कुमार ज्ञवाली	स्वतन्त्र सञ्चालक
श्री गणेश राज पोखरेल	प्रमुख कार्यकारी अधिकृत
श्री सुमित बाबु खत्री	बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत
श्री पारस कुमार काप्ले	नायव प्रमुख कार्यकारी अधिकृत
श्री राजेन्द्र लाल श्रेष्ठ	नायव प्रमुख कार्यकारी अधिकृत
श्री रामधन श्रेष्ठ	सहायक प्रमुख कार्यकारी अधिकृत
श्री संजीव कुमार श्रेष्ठ	प्रमुख सूचना प्रविधि अधिकृत
श्री रवि कुमार रौनियार	प्रमुख सञ्चालन अधिकृत
श्री सुमन मुलेपति	प्रमुख कर्जा अधिकृत
श्री नारायण राज अधिकारी	प्रमुख प्रशासकिय अधिकृत
श्री अमित खनाल	प्रमुख जोखिम अधिकृत
श्री प्रमेश राज कायस्थ	प्रमुख वित्त अधिकृत

#### आ. सहायक कम्पनीहरू

सहायक कम्पनीहरूको नाम र शेयर स्वामित्व प्रतिशत निम्नानुसार छन् :

क्र.सं.	विवरण	शेयर होल्डिङ %
क	सि.बि.आई.एल. क्यापिटल लिमिटेड	५८.६०%
ख	सि.बि.आई.एल. सेक्यूरिटीज लिमिटेड	१००%

### इ. सम्बद्ध कम्पनीहरू

क्र.सं.	विवरण	शेयर होल्डिङ %
क	नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड	९.०९%
ख	मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लि.	६.९०%

### ई. कोष प्रायोजक

क्र.सं.	विवरण
क	सिटिजन्स म्युचुअल फण्ड - १
ख	सिटिजन्स म्युचुअल फण्ड - २

### i) मुख्य व्यवस्थापकलाई प्रदान गरिएको पारिश्रमिक

सञ्चालक समितिका सदस्यहरूलाई बैठक भत्ता तथा अन्य सुविधाहरू बैंकको वार्षिक साधारण सभाबाट स्वीकृत नियमावलीमा उल्लेख भए बमोजिम प्रदान गरिएको छ। प्रमुख कार्यकारी अधिकृत र अन्य कार्यकारी तहका कर्मचारीहरूलाई तलब तथा अन्य सुविधाहरू प्रदान गरिएको छ। प्रमुख कार्यकारी अधिकृतसँग बैंकले गरेको करार बमोजिम तलब, भत्ता तथा अन्य सुविधाहरू प्रदान गरिएको छ भने अन्य कार्यकारी तहका कर्मचारीहरूलाई कर्मचारी बिनियमावली र व्यवस्थापनले समय-समयमा गरेका निर्णय बमोजिम पारिश्रमिक प्रदान गरिएको छ। मुख्य व्यवस्थापकलाई तलब र भत्ताका साथै गैह्र नगदी सुविधाहरू जस्तै गाडी सुविधा, सहूलियत दरको कर्मचारी कर्जा, अवकास सुविधाहरू पनि प्रदान गरिएको छ।

सञ्चालक समितिका सदस्यहरूलाई प्रदान गरिएको भत्ता तथा सुविधाको सम्बन्धित विवरणहरू निम्नानुसार रहेको छ।

विवरण	चालु वर्ष रु.
बैठक भत्ता	२,५४१,०००
सञ्चालकलाई प्रदान गरिएको अन्य सुविधा	८५२,०००
अन्य खर्चहरू	३७१,३१०
<b>जम्मा</b>	<b>३,७६४,३१०</b>

प्रमुख व्यवस्थापक मध्ये प्रमुख कार्यकारी अधिकृतलाई गरिएको भुक्तानी सम्बन्धी विवरणहरू निम्नानुसार छन्:

विवरण	चालु वर्ष रु.
अल्पकालीन कर्मचारी लाभ	२३,०५०,२३८
रोजगारी पछिको लाभ*	८४०,०००
अन्य दीर्घकालीन लाभ**	-
<b>कुल</b>	<b>२३,८९०,२३८</b>

सञ्चालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत वाहेक मुख्य व्यवस्थापकलाई भुक्तानी गरिएको विवरणहरू निम्नानुसार रहेका छन्:

विवरण	चालु वर्ष रु.
अल्पकालीन कर्मचारी लाभ	४२,९५२,२१४
रोजगारी पछिको लाभ*	१,३३१,३९४
अन्य दीर्घकालीन लाभ**	-
<b>कुल</b>	<b>४४,२८३,६०८</b>

\* रोजगारी पछिको लाभमा सञ्चय कोष र उपदान समावेश गरिएको छ । सञ्चय कोष स्वतन्त्र संस्थामा जम्मा गरिएको छ भने उपदान निर्धारण बिमाङ्कीक मूल्याङ्कन अनुसार मापन गरि स्वतन्त्र योजना सम्पत्तिमा लगानी गरिएको छ ।

\*\* अन्य दीर्घकालीन रोजगार लाभमा बैंकको कर्मचारी विनियमावली बमोजिम पाउने सञ्चित घर बिदा र बिरामी बिदा वापत पाउने रकम समावेश छ ।

मुख्य व्यवस्थापकले बैंकको कर्मचारी विनियमावली अनुसार दुर्घटना र मेडिकल बीमा, सवारी साधन, ईन्धन, खाजा र मोबाइल सुविधा पनि प्राप्त गर्छन ।

**ii) सहायक कम्पनीसँगको कारोवार**

**सि.बि.आई.एल. क्यापिटल लिमिटेड**

बैंकले आफ्नो रणनीतिक निर्णय अन्तर्गत सेवाको दायरा र आयको स्रोतलाई विस्तार गर्न सहायक कम्पनी सि.बि.आई.एल. क्यापिटल लिमिटेडको शेयर पूँजीमा लगानी गरेको छ । बैंकको सहायक कम्पनीमा ५८.६० प्रतिशत नियन्त्रण स्वामित्व रहेको छ । बैंकले आफ्नो उच्च पदस्त कर्मचारीहरुबाट ३ जनालाई सञ्चालकको रूपमा मनोनित गरेको छ जसमध्ये एकजना क्यापिटलको अध्यक्ष नियुक्त हुनु भएको छ ।

सहायक कम्पनी मर्चेन्ट बैंकिङ्ग सेवामा (Merchant Banking Services) संलग्न रहेको छ ।

१. बैंकले व्यवस्थापन सेवा प्रदान गर्नका लागि सहायक कम्पनीसँग व्यवस्थापन सेवा सम्झौता (Management Service Agreement) गरेको छ । व्यवस्थापन सेवा सम्झौतामा भएको प्रावधानहरु प्रतिस्पर्धात्मक बजार मूल्यको आधारमा रहेको छ ।

२. बैंकले निम्न सुविधाहरु प्रदान गरे बापत मासिक रु. ३ लाख लिने गरि बैंक र सहायक कम्पनी बिच सम्झौता गरेको छ । सो सम्झौता श्रावण १, २०७८ देखि लागु भएको छ ।

क) बैंकसँग सि.बि.आई.एल. क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने अधिकार रहने ।

ख) बैंकले कम्प्युटर हार्डवेयर, सफ्टवेयर र नेटवर्क मर्मतका लागि आवश्यक प्राविधिक सहयोग प्रदान गर्ने ।

ग) बैंकको आन्तरिक लेखापरीक्षण विभागले सहायक कम्पनीको सबै आन्तरिक लेखापरीक्षण गर्ने र लेखापरीक्षण प्रतिवेदन त्रैमासिक रूपमा लेखापरीक्षण समितिमा पेश गर्ने ।

घ) बैंकले सहायक कम्पनीलाई कानूनी परामर्श तथा गाडी सुविधा प्रदान गर्ने ।

ङ) बैंकले आफ्नो शाखा संजाल मार्फत लगानी व्यवस्थापन सेवाहरु पनि प्रदान गर्ने ।

३. बैंकले काठमाडौंको डिल्लीबजारमा रहेको भवनलाई माघ २०७६ सम्म मासिक रु. ११०,०००/- र त्यस पश्चात् फागुन २०७६ बाट मासिक रु. ९०,७५०/- तिर्ने सम्झौता गरि सहायक कम्पनीलाई भाडामा दिएको छ । उक्त सम्झौता अनुरूप भाडा रकम हरेक २ वर्षमा १०% ले वृद्धि हुनेछ ।

४. बैंकले सहायक कम्पनीसँग गरेको कारोवारको क्रममा भएका सबै प्रकारका भुक्तानी रकममा नियमानुसार अग्रिम करकट्टी गरि सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा समयमै उक्त अग्रिमकर दाखिला गरेको छ ।

५. सहायक कम्पनी सि.बि.आई.एल. क्यापिटल लिमिटेडको बैंकमा रहेका विभिन्न खाताहरुमा २०७९ आषाढ ३२ मा रु. २१५,६४२,९३३/- मौज्जात रहेको छ ।

६. बैंकको वित्तीय विवरणमा समावेश गरिएका सहायक कम्पनीसँगका सम्पूर्ण कारोवार निम्नानुसार रहेका छन्:

विवरण	रकम रु.
नाफा वा नोक्सानको विवरण	
घरभाडा आमदानी	१,२२७,८४८

विवरण	रकम रु.
व्यवस्थापन शुल्कबाट प्राप्त आय	३,६००,०००
सर्भर र डाटाबेस वापतको भाडाबाट प्राप्त आय	२,४२०,०००
लभांश आमदानी	२७,८३५,९९८
ब्याज आमदानी	४,१२४,८००
अन्य आमदानी	१७७,०००
<b>कुल आय</b>	<b>३९,३८५,६४६</b>
सहायक कम्पनीलाई भुक्तानी गरिएको ब्याज खर्च	१२,९७७,९४४
सहायक कम्पनीलाई भुक्तानी गरिएको RTS शुल्क	९३७,५००
<b>कुल खर्च</b>	<b>१३,९१५,४४४</b>
<b>वित्तीय अवस्थाको जानकारी</b>	
बैंकमा रहेको सहायक कम्पनीको निक्षेप	२१५,६४२,९३३
बैंकको तर्फबाट सहायक कम्पनीले बैंकका शेयर धनीहरूलाई भुक्तानी गर्न बाँकी लाभांश	१४४,५८०,९४२

सि.बि.आई.एल. क्यापिटल लिमिटेडको वित्तीय अवस्थाको जानकारीको बारेमा संक्षिप्त विवरण निम्नानुसार रहेको छ :

विवरण	रकम रु.
गैह्र चालु सम्पत्ति	११२,८१५,२४०
चालु सम्पत्ति	३७१,४८२,८६०
गैह्र चालु दायित्व	४,१७२,५६९
चालु दायित्व	२६८,५५२,०६७
<b>शेयरधनीहरूको खुद सम्पत्ति</b>	<b>२११,५७३,४६४</b>
आय	२९,११७,६७६
सामान्य सञ्चालनबाट प्राप्त आय	(५,४५१,८१५)
अन्य विस्तृत आमदानी	(१६४,२३९)
<b>कुल विस्तृत आमदानी</b>	<b>(५,६१६,०५४)</b>

#### सि.बि.आई.एल. सेक्यूरिटीज लिमिटेड

बैंकले रणनीतिक योजना अन्तर्गत आफ्नो सेवाको दायरा र आयको स्रोतलाई विस्तार गर्न सहायक कम्पनी सि.बि.आई.एल. सेक्यूरिटीज लिमिटेडको शेयर पूँजीमा लगानी गरेको छ। बैंकको सहायक कम्पनीमा सत प्रतिशत शेयर लगानी रहेको छ। बैंकले सि.बि.आई.एल. सेक्यूरिटीज लिमिटेडको अध्यक्षका रूपमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतलाई नियुक्त गरेको छ र उच्च पदस्त कर्मचारीहरूबाट ३ जनालाई उक्त कम्पनीको सञ्चालकको रूपमा नियुक्त गरेको छ।

साथै बैंकका सहायक कम्पनी धितोपत्र दलाल सेवाहरूमा (Securities Brokerage Services) संलग्न रहेको छ।

१. बैंक र सहायक कम्पनी बीच बैंकले सहायक कम्पनीलाई निम्न सुविधा प्रदान गर्ने गरि सम्भौता भएको छ।

क) बैंकले आफ्नो सहायक प्रमुख कार्यकारी अधिकृतलाई अध्यक्षको रूपमा र ३ वरिष्ठ स्तरका कर्मचारीहरूलाई सहायक कम्पनीको सञ्चालकका रूपमा मनोनित गरेको छ।

२. त्यस्तै बैंकले ललितपुरको कुपण्डोल स्थित आफ्नो भवनलाई सहायक कम्पनी सञ्चालनमा आए देखि लागु हुनेगरी मासिक रु. ६०,०००/- भाडा तिर्ने सम्झौतामा भाडामा दिएको छ । उक्त घर बहाल सम्झौता अनुरूप भाडा हरेक २ वर्षमा १०% का दरले वृद्धि हुनेछ ।
३. बैंकले सहायक कम्पनीसँग गरेको कारोवारको क्रममा भएका सबै प्रकारका भुक्तानी रकममा नियमानुसार अग्रिम करकट्टी गरि सम्बन्धित आन्तरिक राजश्व कार्यलयमा समयमै उक्त अग्रिमकर दाखिला गरेको छ ।
४. सि.बि.आई.एल. सेक्युरिटीज लिमिटेडको बैंकमा रहेको खाताहरूको २०७९ आषाढ ३२ मा रु. ५९,९२०,७६७/- मौज्जात रहेको छ ।
५. बैंकको वित्तीय विवरणमा समावेश गरिएका सहायक कम्पनीसँगका सम्पूर्ण कारोवार निम्नानुसार रहेका छन् ।

विवरण	रकम रु.
नाफा वा नोक्सानको विवरण	
कुल आय	
सहायक कम्पनीलाई तिरेको ब्याज	४,७९८,८१५
कुल खर्च	४,७९८,८१५
वित्तीय स्थितिको विवरण	
बैंकमा रहेको सहायक कम्पनीको निक्षेप	५९,९२०,७६७

सि.बि.आई.एल. सेक्युरिटीज लिमिटेडको वित्तीय अवस्थाको जानकारीको बारेमा संक्षिप्त विवरण निम्नानुसार रहेको छ :

विवरण	रकम रु.
गैह्र चालु सम्पत्ति	-
चालु सम्पत्ति	६०,१४२,६८०
गैह्र चालु दायित्व	-
चालु दायित्व	८४,७५०
शेयरधनीहरूको खुद सम्पत्ति	६०,०५७,९३०
आय	४,७९९,५७३
सामान्य सञ्चालनबाट प्राप्त आय	३,३३२,५४९
अन्य विस्तृत आमदानी	-
कुल विस्तृत आमदानी	३,३३२,५४९

### iii) सम्बद्ध कम्पनीको कारोवार

सम्बद्ध कम्पनीमा गरिएको लगानीलाई समूहको वित्तीय विवरणको अवस्थामा शुरूमा लागत विधि र त्यस पश्चात् इक्विटी विधि प्रयोग गरि लेखाङ्कन गरिन्छ । त्यस्तै बैंकले सम्बद्ध कम्पनीहरूमा गरिएको लगानीलाई बैंकको वित्तीय विवरणमा लागत विधिमा लेखाङ्कन गरिएको छ ।

बैंकका प्रबन्धक उक्त कम्पनीमा बैंकको तर्फबाट प्रतिनिधि सञ्चालक भएकोले सम्बद्ध कम्पनीको वित्तीय तथा सञ्चालन नीति निर्माणमा समग्रमा प्रभाव भएता पनि नियन्त्रण भने छैन ।

## नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (NEPS)

राष्ट्रिय स्तरका ७ वाणिज्य बैंकहरूको संयुक्त प्रयासमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेडको स्थापना भएको हो, जसको उद्देश्य यी बैंकहरूको स्रोत संगठित गर्दै सुरक्षित, भरपर्दो र इलेक्ट्रोनिक भुक्तानीमा नविनतम प्रविधिमा भइरहेको तिब्र विकासलाई अनुसरण गर्न एउटा साभा मञ्च (platform) स्थापना गर्ने रहेको छ।

यस बैंकको व्यवस्थापन समूहका सदस्य श्री संजीव कुमार श्रेष्ठ यस सम्बद्ध कम्पनीको सञ्चालक समितिको सदस्य रहनु भएको छ। बैंकले NEPS को शेयर पूँजीमा रु. १६,०००,०००/- लगानी गरेको छ, जुन NEPS को कुल पूँजीको ९.०९ प्रतिशत हुन आउँछ।

डेबिट कार्ड र क्रेडिट कार्डसँग सम्बन्धित सेवाहरू लिनका लागि बैंकले NEPS सँग सम्झौता गरेको छ, जसका लागि बैंकले प्रतिस्पर्धात्मक बजार मूल्यमा सेवा शुल्क भुक्तानी गर्दछ।

यस आर्थिक वर्षमा यस सम्बद्ध कम्पनीसँग भएको कारोवारको संक्षिप्त विवरण निम्नानुसार रहेको छ।

विवरण	रकम रु.
कारोवार शुल्कको लागी गरिएको भुक्तानी	२१,६०९,३७२

NEPS मा गरिएको लगानीलाई बैंकको वित्तीय विवरणमा लागतमा र एकीकृत वित्तीय विवरणमा इक्विटी विधि अनुसार लेखाङ्कन गरिएको छ।

## मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था हो।

यस बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत श्री सुमित बाबु खत्री यस सम्बद्ध कम्पनीको सञ्चालक समितिको सदस्य रहनु भएको छ। बैंकले मेरो माइक्रोफाइनान्सको शेयर पूँजीमा रु. ३६,४९४,१००/- (८२८,००० Equity Shares) लगानी गरेको छ, जुन मेरो माइक्रोफाइनान्सको कुल पूँजीको ६.९० प्रतिशत हुन आउँछ।

यस आर्थिक वर्षमा यस सम्बद्ध कम्पनीसँग भएको कारोवारको संक्षिप्त विवरण निम्नानुसार रहेको छ।

विवरण	रकम रु.
ब्याज खर्चको लागी गरिएको भुक्तानी	१९९,०६५
ब्याज आमदानिको लागी गरिएको भुक्तानी	११३,१४९,२८०
कर्जा तथा सापत	१,१६३,२८३,३२८
निक्षेप	९,९०९,६४१

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडमा गरिएका लगानीलाई बैंकको वित्तीय विवरणमा लागतमा र एकीकृत वित्तीय विवरणमा इक्विटी विधि अनुसार लेखाङ्कन गरिएको छ।

### i) सिटिजन्स म्युचुअल फण्ड - १ सँगको कारोवार

सामूहिक लगानी कोष नियमावली २०६७, अनुसार धितोपत्र बोर्डमा दर्ता सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित बन्द इक्विटी उन्मुख कोष (close ended equity oriented fund) सिटिजन्स म्युचुअल फण्ड १ को बैंक प्रायोजक तथा प्रमुख स्वामित्व (substantial) रहेको शेयरधनीको रूपमा रहेको छ। यो योजनाको परिपक्वता अवधि ७ वर्ष रहेको छ र यसको सञ्चालन फाल्गुन २०, २०७४ देखि भएको हो। यो नेपाल स्टक एक्सचेन्जमा बैशाख ३, २०७५ मा सूचीकृत भएको थियो।

बैंकले सिटिजन्स म्युचुअल फण्ड १ मा रु. १५०,०००,०००/- लगानी गरेको छ, जसलाई अन्य विस्तृत आम्दानीको माध्यमबाट उचित मोलमा मापन गरिने सम्पत्तिको रूपमा प्रस्तुत गरि प्रचलित बजार मूल्यमा मापन गरिएको छ।

आर्थिक वर्ष २०७८/७९ को अन्त्यमा यस योजनाको बैंकमा रु. १५,३१२,३८६.७४/- मौज्दात रहेको छ।

**ii) सिटिजन्स म्युचुअल फण्ड - २ सँग लेनदेन**

यस बैंकले सामूहिक लगानी कोष नियमावली २०६७, अनुसार धितोपत्र बोर्डमा दर्ता भएको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित बन्द इक्विटी उन्मुख कोष (close ended equity oriented fund) सिटिजन्स म्युचुअल फण्ड २ को बैंक प्रायोजक तथा प्रमुख स्वामित्व (substantial) रहेको शेयरधनीको रूपमा रहेको छ।

यस योजनाको परिपक्वता अवधि ७ वर्ष रहेको छ र यसको सञ्चालन आषाढ २२, २०७६ देखि भएको हो।

बैंकले सिटिजन्स म्युचुअल फण्ड २ मा रु. १५०,०००,०००/- लगानी गरेको छ, जसलाई अन्य विस्तृत आम्दानीको माध्यमबाट उचित मोलमा मापन गरिने सम्पत्तिको रूपमा प्रस्तुत गरि प्रचलित बजार मूल्यमा मापन गरिएको छ।

आर्थिक वर्ष २०७८/७९ को अन्त्यमा यस योजनाको बैंकमा रु. २७,२७१,८५२.९९/- मौज्दात रहेको छ।

**५.७.२ सहायक कम्पनीको सम्बन्धित पक्षको**

**विवरण मुख्य व्यवस्थापक**

यस आर्थिक वर्षमा कार्यालयको विभिन्न पदहरूमा कार्यरत मुख्य व्यवस्थापकहरूको नाम निम्नानुसार छन् :

**(क) सि.बि.आई.एल. क्यापिटल लिमिटेड**

प्रमुख व्यवस्थापक	पद
श्री पारस कुमार काफ्ले	अध्यक्ष
श्री राजेन्द्र लाल श्रेष्ठ	सञ्चालक
श्री प्रमेश राज कायस्थ	सञ्चालक
श्री सुवाश खड्का	सञ्चालक
श्री प्रज्जवल जंग पाण्डे	स्वतन्त्र सञ्चालक
श्रीमती रीता सुवेदी	स्वतन्त्र सञ्चालक

मुख्य व्यवस्थापकहरू (सञ्चालकहरू मात्र) लाई भुक्तानी गरिएको भत्ता तथा सुविधाको विवरणहरू निम्नानुसार छन्।

विवरण	रकम रु.
बैठक भत्ता	६७५,०००
कुल	६७५,०००

सञ्चालकहरू बाहेक अन्य मुख्य व्यवस्थापक (प्रमुख कार्यकारी अधिकृत मात्र) लाई गरिएको भुक्तानीको विवरणहरू निम्नानुसार छन्।

विवरण	चालु वर्ष रु.
अल्पकालीन कर्मचारी लाभ	४,१९६,४२९
रोजगारी पछिको लाभ	९६,६६४
अन्य दीर्घकालीन लाभ	९९,२२५
कुल	४,३९२,३१८

### (ख) मुख्य कम्पनी

यस आय वर्षमा सि.बि.आई.एल. क्यापिटल लिमिटेडले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबाट प्राप्त गरेको तथा बैंकलाई भुक्तानी गरेको रकम निम्नानुसार प्रस्तुत गरिएको छ :

विवरण	रकम रु.
कार्यालय भाडा खर्च	१,२२७,८४८
प्राविधिक सेवा शुल्क	३,६००,०००
सर्भर र डाटाबेस भाडा	२,४२०,०००
डिम्याट शुल्क	१७७,०००
कर्जामा ब्याज खर्च	४,१२४,८००
<b>कुल खर्च</b>	<b>११,५४९,६४८</b>
निक्षेपमा प्राप्त भएको ब्याज	१२,९७७,९४४
शेयर रजिस्ट्रार शुल्क	९३७,५००
<b>कुल आय</b>	<b>१३,९१५,४४४</b>

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको तर्फबाट गरिएको कारोवारको बाँकी रकम :

विवरण	रकम रु.
शेयरधारकहरूलाई भुक्तान गर्न बाँकी लाभांश	१४४,५८०,९४२
<b>कुल</b>	<b>१४४,५८०,९४२</b>

यस आर्थिक वर्षमा सि.बि.आई.एल. सेक्यूरिटीज लिमिटेडले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँग प्राप्त गरेको तथा बैंकलाई भुक्तानी गरेको रकम निम्नानुसार रहेको छ :

विवरण	रकम रु.
निक्षेपमा प्राप्त गरिएको ब्याज	४,७९८,८१५
<b>कुल आय</b>	<b>४,७९८,८१५</b>

### ५.८ गाभ्ने तथा प्राप्ति (Merger and Acquisition)

गत आर्थिक वर्ष २०७७/७८ मा बैंकले “ख” वर्गको वित्तीय संस्था तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड र “ग” वर्गको वित्तीय संस्था सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको थियो ।

अघिल्लो अवधिको समायोजनको रूपमा, बैंकले ICAN द्वारा जारी गरेको व्यवसाय संयोजनको लागि एकाउन्टिङको व्याख्यात्मक नोट अनुसार पूर्व तिनाउ मिसन डेभलपमेन्ट बैंक र सिर्जना फाइनान्स लिमिटेडको अधिग्रहणको लागि लेखाजोखा गरेको छ जसको फलस्वरूप यस वर्ष अन्य इक्विटीको शीर्षकमा रु. ११५,९९४,२२८/- र ख्यातिमा रु. ११५,९९४,२२८/- राखिएको छ ।

### ५.९ वित्तीय विवरणमा एकीकरण नगरिएका संस्थाहरूको थप जानकारी

प्रतिवेदन अवधिमा बैंकको वित्तीय विवरणमा एकीकरण नगरिएका कुनै पनि संस्था रहेको छैन ।

## ५.१० पट्टा ( Lease ) खर्च

समूहले प्रारम्भिक रूपमा सम्पत्ति प्रयोग गर्ने अधिकारलाई (Right of Use assets) पट्टा दायित्व रकम र समूहले गरेको कुनै प्रारम्भिक प्रत्यक्ष खर्चलाई मान्यता दिएको छ। सम्पत्ति प्रयोग गर्ने अधिकारलाई पट्टा अवधि भरिमा समदर बिधि प्रयोग गरि ह्यासकट्टी गरिएको छ। सम्पत्ति प्रयोग गर्ने अधिकारलाई लागतमा सञ्चित ह्यासकट्टी र सञ्चित क्षय नोम्सानी घटाई आएको रकममा पट्टा दायित्व पुनः मापन गर्दा आएको समायोजनलाई मिलाई मापन गरिन्छ।

सम्पत्ति प्रयोग गर्ने अधिकार रकमको विवरण निम्नानुसार रहेको छ।

सम्पत्ति प्रयोग गर्ने अधिकार	२०७८/७९ (रु.)
श्रावण १,२०७८ मा	-
यस वर्षको थप	८६६,२७९,०६२
ह्यासकट्टी	(१२१,५३३,६६३)
<b>कुल</b>	<b>७४४,७४५,३९९</b>

सम्पत्ति प्रयोग गर्ने अधिकार अनुसुचि ४.१३ मा उपकरण तथा अन्यमा प्रस्तुत गरिएको छ।

पट्टा दायित्वलाई प्रारम्भमा लेखाङ्कन गर्दा पट्टा अवधिमा भुक्तान गर्नु पर्ने पट्टा दायित्वलाई वृद्धिशील कर्जा दरमा डिस्काउन्टिङ्ग गरिएको वर्तमान मूल्यमा गरिन्छ।

पट्टा दायित्व रकमको विवरणहरू निम्नानुसार रहेको छ।

पट्टा दायित्व	२०७८/७९ (रु.)
श्रावण १,२०७८ मा	-
यस वर्षको थप	८६६,२७९,०६२
पट्टा अन्तर्गत ब्याजको दायित्व	५०,३२४,७६९
यस वर्षको वास्तविक भुक्तानी	(१३२,२८३,१०६)
<b>कुल</b>	<b>७८४,३२०,७२५</b>

नाफा नोक्सान हिसाबमा सम्पत्ति प्रयोग गर्ने अधिकारको हकमा ह्यासकट्टी रु. १२१,५३३,६६३/- र पट्टा अन्तर्गतको दायित्वको हकमा ब्याज रु. ५०,३२४,७६९/- देखाईएको छ।

यस वर्षको वास्तविक पट्टा अन्तर्गतको भुक्तानीको विवरण निम्नानुसार रहेको छ।

वास्तविक पट्टा अन्तर्गतको दायित्व	२०७८/७९ (रु.)
एक वर्ष भन्दा कम	१४०,३३२,७६१
एक देखि पाँच वर्ष सम्म	५२४,५८७,१९९
पाँच वर्ष भन्दा बढी	३६३,८२८,७७०
<b>कुल</b>	<b>१,०२८,७४८,७३०</b>

५.११ कर्जा तथा सापटीसँग सम्बन्धित विवरणहरू

विवरण	ग्राहकहरूलाई	बैंक तथा वित्तीय संस्थालाई
कर्जा तथा सापटी	१३२,४३२,७४७,०४८	३,३४३,३८३,५८८
कर्जा तथा सापटीमा असुल हुन बाँकी ब्याज	७३१,६५९,००३	-
कर्मचारी कर्जा तथा सापटी	१,६९३,३४०,६९७	-
कर्मचारी कर्जामा असुल हुन बाँकी ब्याज	-	-
<b>कुल कर्जा तथा सापट (क)</b>	<b>१३४,८५७,७४६,७४८</b>	<b>३,३४३,३८३,५८८</b>
<b>क्षय/नोक्सानी व्यवस्था</b>		
<b>i. NFRS 9 अनुसारको क्षय/नोक्सानी व्यवस्था</b>	<b>१,४५०,४६२,२४५</b>	<b>-</b>
व्यक्तिगत क्षय/नोक्सानी व्यवस्था	४६१,०४५,८६३	-
सामूहिक क्षय नोक्सानी व्यवस्था	९८९,४१६,३८३	-
<b>ii. नेपाल राष्ट्र बैंकको मापदण्ड अनुसारको कुल क्षय/नोक्सानी व्यवस्था</b>	<b>३,५१३,४१९,६६८</b>	<b>४३,४६३,९८७</b>
व्यक्तिगत क्षय/नोक्सानी व्यवस्था	१,५१५,५२६,८०८	-
सामूहिक क्षय नोक्सानी व्यवस्था	१,९९७,८९२,८६१	४३,४६३,९८७
<b>यस वर्षको लागि क्षय /नोक्सानी, i./ii. मध्य बढी रकम (ख)</b>	<b>३,५१३,४१९,६६८</b>	<b>४३,४६३,९८७</b>
<b>खुद कर्जा तथा सापट (क-ख)</b>	<b>१३१,३४४,३२७,०७९</b>	<b>३,२९९,९१९,६०२</b>

**NFRS 9 को परिच्छेद ५ को वैकल्पिक व्यवस्था अनुसारको क्षय/नोक्सानी व्यवस्था**

बैंकले कर्जा तथा सापटमा क्षय/नोक्सानी हुन सक्ने सम्भावना भए वा नभएको व्यक्तिगत र सामूहिक स्तर दुवै तहमा समीक्षा गर्दछ। बैंकले सर्वप्रथम महत्वपूर्ण वित्तीय सम्पत्तिको हानी/नोक्सानी सम्भावनाको व्यक्तिगत रूपमा समीक्षा गर्दछ भने व्यक्तिगत तवरबाट महत्वपूर्ण नभएका तथा व्यक्तिगत तवरमा क्षय/नोक्सानी नभएका अन्य सम्पत्तिलाई सामूहिक रूपमा समीक्षा गर्दछ।

बैंकले ग्राहक र बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिएको कुल कर्जा तथा सापट को २४.४५% प्रतिशत कर्जाको क्षय/नोक्सानीको समीक्षा व्यक्तिगत तहमा गरेको छ। यस तवर सम्मको समीक्षाले बैंकको कर्जाको नोक्सानी निर्धारण प्रकृयाको विश्वसनीयताको सुनिश्चितता प्रदान गर्दछ।

बैंकले सामूहिक मूल्याङ्कनको लागि भने जोखिम र चुनौतिका तत्वहरूको एकरूपताको आधारबाट कर्जा र सापटहरूलाई समूहगत रूपमा वर्गीकरण गरि समीक्षा गर्ने गरेको छ। समूहगत कर्जाहरूमा आवासिय कर्जा, छोटो अवधि कर्जा, आवधिक कर्जा, व्यक्तिगत कर्जा र सवारी कर्जा रहेका छन्।

बैंकले विगत सात वर्ष र चालु वर्षको भुक्तानीको लागि बाँकी रकमको प्रवृत्तिलाई विचार गरेको छ भने सामूहिक नोक्सानी दर (loss given default rate) निकाल्न बैंक स्थापना भएदेखिको आंकडा लिएको छ।

**नेपाल राष्ट्र बैंकको मापदण्ड अनुसार कर्जा नोक्सानी व्यवस्था**

बैंकले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन नं. २ अनुसार साँवा वा ब्याज भुक्तानी हुनुपर्ने भाखा नाघेको अवधिका आधारमा कर्जा नोक्सानी व्यवस्था गरेको छ। व्यक्तिगत ग्यारेन्टी, सुरक्षण अभाव, कर्जा लिनेहरू कालोसूचीमा परेको, पुर्नसंरचना वा पुर्नतालिकीकरण आदि अवस्थामा थप मापदण्डहरू लागु गरिएका छन्।

५.१२ ग्राहकलाई कर्जा तथा सापटमा समावेश गरिएका कर्मचारी कर्जा तथा अन्य कर्मचारी लाभहरू

वित्तीय विवरणमा ग्राहकलाई कर्जा तथा सापटमा बैंकको कर्मचारी विनियमावली अनुसार प्रदान गरिएको कर्मचारी कर्जा समावेश गरिएको छ। कर्मचारी कर्जा लिनका लागि बैंकको कर्मचारी विनियमावली अनुसार निश्चित सेवा अवधि पुरा गरेका स्थायी कर्मचारीहरू योग्य हुने व्यवस्था रहेको छ।

कर्मचारीहरूलाई प्रदान गरिएको कर्जा रकमको विवरण निम्नानुसार रहेको छ :

रकम रु. मा

विवरण	२०७८/७९	२०७७/७८
कर्मचारी सवारी कर्जा	७१,४६५,६३९	५९,४३३,०४१
कर्मचारी घर कर्जा	१,१८८,४८७,५८७	७४३,४७०,३२७
कर्मचारी सापटी	४२४,८८७,०२९	१४९,००७,०१४
Credit Card Receivable	८,५००,४४३	४,९६२,१९९
<b>कुल</b>	<b>१,६९३,३४०,६९७</b>	<b>९५६,८७२,५८१</b>

#### ५.१३ लगानी जायजेथा (Investment Property)

बैंकको लगानी जायजेथाहरू (Investment Property) को विवरण निम्नानुसार रहेको छ:

विवरण	२०७८/७९	२०७७/७८
<b>लागतमा मापन लगानी जायजेथाहरू (Investment Property)</b>		
श्रावण १, २०७७ को रकम	१४१,१४६,४५४	१९५,५३२,७८९
यस वर्ष थप	११६,४१०,९५४	१००,९३६,२७६
यस वर्ष बिक्री	(४८,१९६,२५४)	(१५५,३२२,६११)
सञ्चित ह्रासकट्टी	७१५,२८३	
<b>खुद रकम</b>	<b>२०८,६४५,८७१</b>	<b>१४१,१४६,४५४</b>

#### ५.१४ सञ्चित विदा वापतको दायित्व

सञ्चित विदा वापतको निम्न दायित्वलाई वित्तीय विवरणको अन्य दायित्व अन्तर्गतको शीर्षकमा समावेश गरिएको छ ।

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
गैह्र कोषमा आधारित दायित्वको वर्तमान मूल्य	२,४९८,३९६	-	२,४९८,३९६	-
कोषमा आधारित दायित्वको वर्तमान मूल्य	१८५,१८८,९०७	११९,७४३,४०८	१८५,१८८,९०७	११९,७४३,४०८
<b>कुल दायित्वको वर्तमान मूल्य</b>	<b>१८७,६८७,३०३</b>	<b>११९,७४३,४०८</b>	<b>१८७,६८७,३०३</b>	<b>११९,७४३,४०८</b>
योजनागत सम्पत्तिको (Plan Assets) उचित मूल्य	१८५,१८८,९०७	१२७,९३८,९५६	१८५,१८८,९०७	१२७,९३८,९५६
खुद दायित्वको वर्तमान मूल्य	२,४९८,३९६	(८,१९५,५४८)	२,४९८,३९६	(८,१९५,५४८)
परिभाषित लाभ योजना सम्बन्धी लेखाङ्कित दायित्व	१८७,६८७,३०३	११९,७४३,४०८	१८७,६८७,३०३	११९,७४३,४०८

#### योजनागत सम्पत्ति

योजनागत सम्पत्तिमा संलग्न	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
इक्विटी सुरक्षणपत्रहरू	-	-	-	-
सरकारी ऋणपत्र	-	-	-	-
बैंक निक्षेप	-	-	-	-
अन्य	१८५,१८८,९०७	१२७,९३८,९५६	१८५,१८८,९०७	१२७,९३८,९५६
<b>कुल</b>	<b>१८५,१८८,९०७</b>	<b>१२७,९३८,९५६</b>	<b>१८५,१८८,९०७</b>	<b>१२७,९३८,९५६</b>

**परिभाषित लाभ योजना दायित्वको वर्तमान मूल्यमा उतार चढाव**

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
श्रावण १ २०७८ को परिभाषित लाभ योजना दायित्व	११९,८७२,३९६	९९,८२९,१५६	११९,८७२,३९६	९९,८२९,१५६
विमाङ्किक नोक्सानी (नाफा)	६३,११७,०५५	१८,०५४	६३,११७,०५५	१८,०५४
योजनाले भुक्तानी गरेको लाभ	(३४,३१८,३५०)	(१३,५६७,०७५)	(३४,३१८,३५०)	(१३,५६७,०७५)
चालु सुविधा खर्च र ब्याज	३९,०१६,२०२	३३,४६३,२७३	३९,०१६,२०२	३३,४६३,२७३
आषाढ मसान्त २०७९ को परिभाषित लाभ योजना दायित्व	१८७,६८७,३०३	११९,७४३,४०८	१८७,६८७,३०३	११९,७४३,४०८

**योजनागत सम्पत्तिको उचित मोल (fair value) मा उतार चढाव**

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
श्रावण १, २०७८ मा योजनागत सम्पत्तिको उचित मोल	१३५,७९९,१४७	१२७,९३८,९५६	१३५,७९९,१४७	१२७,९३८,९५६
योजनामा गरिएको योगदान	७४,९५२,०९३	७,६२७,८४०	७४,९५२,०९३	७,६२७,८४०
योजनाबाट गरिएको भुक्तानी	(३४,३१८,३५०)	(१६,४१८,५७१)	(३४,३१८,३५०)	(१६,४१८,५७१)
विमाङ्किक नाफा (नोक्सान)	(५,२९४,४२४)	५,५३१,९९८	(५,२९४,४२४)	५,५३१,९९८
योजनागत सम्पत्तिबाट अपेक्षित लाभ	१४,०५०,४४१	११,११८,९२३	१४,०५०,४४१	११,११८,९२३
आषाढ मसान्त २०७९ को योजनागत सम्पत्तिको उचित मोल	१८५,१८८,९०७	१३५,७९९,१४६	१८५,१८८,९०७	१३५,७९९,१४६

**नाफा नोक्सान हिसाबमा देखाईएको रकम**

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
चालु सेवा खर्च	२९,७७२,०१२	२९,७७२,०१२	२९,७७२,०१२	२९,७७२,०१२
दायित्वमा ब्याज	९,२४४,१९०	१०,०३८,०७१	९,२४४,१९०	१०,०३८,०७१
विमाङ्किक (नाफा)/नोक्सान	६८,४११,४७९	(२८,७९४,५२२)	६८,४११,४७९	(२८,७९४,५२२)
योजनागत सम्पत्तिबाट अपेक्षित लाभ	(१४,०५०,४४१)	(११,११८,९२३)	(१४,०५०,४४१)	(११,११८,९२३)
<b>कुल</b>	<b>९३,३७७,२४०</b>	<b>(१०३,३६२)</b>	<b>९३,३७७,२४०</b>	<b>(१०३,३६२)</b>

**५.१५ आयकर**

**कर निर्धारणको अवस्था**

चालु आर्थिक वर्षमा बैंकको आर्थिक वर्ष २०७४/७५ को संशोधित कर निर्धारणको काम श्री टूला करदाता कार्यालयद्वारा प्रक्रिया सुरु गरिएको छ। बैंकले आय वर्ष २०६७/६८, २०६८/६९, २०६९/७०, २०७०/७१, २०७१/७२ र २०७२/७३ को थप कर माग

रकम उपर राजस्व न्यायाधिकरणमा मुद्दा दायर गरेको छ र आ.व. २०७३/७४ को थप कर माग रकम उपर प्रशासकीय पुनरावलोकनका लागि विभागमा निवेदन दिएको छ । बैंकले प्राप्त गरेको साविकको नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाईनान्स लिमिटेडको आ.व. २०७०/७१ र २०७१/७२ को थप कर माग उपर राजस्व न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । त्यसैगरी, सोही नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाईनान्स लिमिटेडको आ.व. २०६८/६९ र २०७२/७३ को थप कर माग उपर दिएको निवेदन पनि प्रशासकीय पुनरावलोकनमा विचाराधीन रहेको छ । बैंकले प्राप्त गरेका साविकको पिपल्स फाईनान्स लिमिटेड को आय वर्ष २०६७/६८ को लागि थप कर मागका उपर दिएको निवेदन र साविकको सिर्जना फाईनान्स लिमिटेडको आ.व. २०७२/७३ को लागि थप कर माग उपर दिएको निवेदन पनि प्रशासकीय पुनरावलोकनमा विचाराधीन नै रहेको छ ।

संशोधित कर निर्धारण आदेशको विरुद्धमा आ.व. २०६३/६४ र आ.व. २०६४/६५ सँग सम्बन्धित मुद्दाहरु सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।

बैंकले विवादित कर रकम अनुसूची ४.२८.५ मा सम्भावित दायित्व अन्तर्गत खुलासा गरेको छ ।

बैंकले आय वर्ष २०७५/७६ देखि आय वर्ष २०७७/७८ सम्म दाखिला गरेको आय बिबरणलाई ठूला करदाता कार्यालयद्वारा कर निर्धारण गर्न प्रक्रिया सुरु गरेको छैन ।

### चालु आर्थिक वर्षको कर

खुद नाफामा आय कर ऐन, २०५८ अनुसार आवश्यक समायोजन पश्चात प्राप्त करयोग्य नाफामा ३० प्रतिशतका दरले कर निर्धारण गरी वित्तीय विवरणमा चालु कर दायित्व भनी प्रस्तुत गरिएको छ ।

चालु आर्थिक वर्षको आय करको दायित्व र नाफा नोक्सान हिसाबको खुद नाफाबाट सिर्जित चालु करको मेलमिलाप विवरण बुँदा नं. ४.४१.१ मा प्रस्तुत गरिएको छ ।

### स्थगन कर सम्पत्ति

आर्थिक वर्षको अन्त्यमा रहेको सम्पत्ति र दायित्वको करको आधारमा (Tax base) र किताबी मूल्यमा हुने अस्थायी फरकका आधारमा ३०% प्रतिशतका दरले स्थगन कर गणना गरिएको छ ।

स्थगन कर सम्पत्ति तथा दायित्व र स्थगन करको गणना वित्तीय विवरणको बुदा नं. ४.१५ मा प्रस्तुत गरिएको छ ।

### ५.१६ वैधानिक जगेडा तथा कोषहरु

बैंकको जगेडा तथा कोषमा बैंक तथा वित्तीय संस्था ऐन, २०७३ र नेपाल राष्ट्र बैंकको निर्देशन अनुसारको वैधानिक जगेडा तथा अन्य विशेष कोषहरु समावेश गरिएका छन् । बैंकका जगेडा तथा कोषहरु निम्न प्रकारका रहेका छन् :

#### (क) साधारण जगेडा कोष

बैंक तथा वित्तीय संस्था ऐन २०७३ को दफा ४४ अनुसार, जम्मा जगेडाको रकम चुक्ता शेयर पूँजीको दोब्बर रकम नहुञ्जेल सम्म प्रत्येक वर्षको खुद मुनाफाको २० प्रतिशत बराबरको रकम र त्यसपछि खुद मुनाफाको १० प्रतिशत बराबरको रकम साधारण जगेडा कोषमा रकमान्तर गरिन्छ । सोही अनुसार बैंकले यस आर्थिक वर्षमा सञ्चित मुनाफाबाट साधारण जगेडा कोषमा रु. ४०१,१२२,१५९/- रकमान्तर गरेको छ ।

यस्तो जगेडाकोषलाई नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति बिना खर्च गर्न तथा अन्य कोषमा सार्न सकिदैन ।

#### (ख) सटही घटबढ कोष

बैंक तथा वित्तीय संस्था ऐन २०७३ को दफा ४५ अनुसार, भारतीय मुद्रा बाहेक अन्य विदेशी मुद्रामा विदेशी विनियम पुनर्मूल्याङ्कनबाट प्राप्त गरिएको लाभको २५% रकम सटही घटबढ कोषमा रकमान्तर गरिन्छ । यस आर्थिक वर्षमा बैंकको सटही घटबढ नोक्सान भएको कारण सञ्चित मुनाफाबाट सटही घटबढ कोषमा रकमान्तर गरेको छैन ।

चालु वर्षको अवधिमा सटही घटबढ कोषको रकम रु. ७४,९५८,०३६/- नै रहेको छ । कुनै वर्षमा सटही नोक्सान भएमा सोको समायोजन गर्न बाहेक नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति बिना कोषको रकमलाई खर्च गर्न तथा अन्यत्र सार्न सकिदैन ।

**(ग) लगानी समायोजन कोष**

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन नं ८ मा भएको व्यवस्था अनुसार लगानी समायोजन कोषको सिर्जना गरिएको छ। चालु आर्थिक वर्षमा, बैंकले सञ्चित मुनाफाबाट लगानी समायोजन कोषमा रकम सारेको छैन।

**(घ) पूँजी फिर्ता कोष**

बैंकले आर्थिक वर्ष २०७६/७७ मा नेपाल राष्ट्र बैंकको मिति २०७६/०६/३० को स्वीकृति अनुसार रु. २,५००,०००,००० /- बराबरको ऋणपत्र, १०.२५% सिटिजन्स बैंक बण्ड २०८६ जारी गरेको छ। नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिकाको निर्देशन नं: २०७६(१६)(५) अनुसार पूँजी फिर्ता कोषमा निष्काशन गरिएको आर्थिक वर्ष र भुक्तानी हुने आर्थिक वर्षबाहेक प्रत्येक वर्षमा समानुपातिक रूपमा रकम विनियोजन गर्नु पर्ने छ। त्यसैले चालु आर्थिक वर्षमा बैंकले १०.२५% सिटिजन्स बैंक बण्ड २०८६ को लागि रु. २७७,७७७,७७८/- रकम पूँजी फिर्ता कोषमा जम्मा गरेको छ।

**(ङ) कर्मचारी तालिम तथा कर्मचारी दक्षता अभिवृद्धि कोष**

बैंकले आर्थिक वर्ष २०७७/७८ मा कर्मचारी तालिम तथा दक्षता अभिवृद्धिका लागि रु. १०,१५६,८०४/- खर्च गरेको छ। नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०७८ को निर्देशन नं. ६/२०७७ अनुसार कर्मचारीहरूको तालिम तथा दक्षता अभिवृद्धिका लागि गत आर्थिक वर्षको कुल तलब भत्ता खर्चको न्यूनतम ३% रकम खर्च गर्नु पर्ने प्रावधान रहेको छ। त्यसैले चालु आर्थिक वर्षमा बैंकले कर्मचारी दक्षता अभिवृद्धि कोषमा रु. ११,२७५,२६५/- रकम जम्मा गरेको छ।

**(च) संस्थागत सामाजिक उत्तरदायित्व कोष**

चालु आर्थिक वर्षमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व गतिविधिको लागि रु. ९,१२६,३४५/- खर्च गरेको छ र चालु आर्थिक वर्षमा सोही रु. ९,१२६,३४५/- रकमलाई संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट सञ्चित मुनाफामा सारेको छ।

त्यसैगरी नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन ०६/२०७८ अनुसार बैंकले चालु आर्थिक वर्षमा थप रु.२०,०५६,१०८/- संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरेको छ। उक्त कोषमा जम्मा गरिएको रकम बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यविधि अनुसार आगामी वर्ष संस्थागत सामाजिक उत्तरदायित्वका गतिविधिहरूमा खर्च गरिने छ।

पूँजी फिर्ता कोष, संस्थागत सामाजिक उत्तरदायित्व कोष, पूँजीगत जगेडा कोष, बीमाङ्किक नाफा र कर्मचारी तालिम तथा कर्मचारी दक्षता अभिवृद्धि कोषको समग्र उतारचढावलाई इक्विटीमा भएको परिवर्तनको विवरणमा अन्य जगेडा कोषमा निम्नानुसार समावेश गरिएको छ।

अन्य कोष	संस्थागत सामाजिक उत्तरदायित्व कोष	पूँजी फिर्ता कोष	पूँजीगत जगेडा कोष	बीमाङ्किक नाफा कोष	कर्मचारी तालिम तथा कर्मचारी दक्षता अभिवृद्धि कोष	अन्य कोष	रकम रु. मा
श्रावण १, २०७८ को मौज्जात	१८,०४३,४११	२७७,७७७,७७८	६२५,०२८,२८८	(८,४१४,५०१)	-	-	९१२,४३४,९७६
कर पछिको विस्तृत आय							
परिभाषित लाभ योजनामा बिमाङ्किक नाफा/ (नोक्सान)	-	-	-	३,४७८,०७२	-	-	३,४७८,०७२
कोषमा सारिएको रकम	२०,०५६,१०८	२७७,७७७,७७८	-	-	११,२७५,२६५	११५,९९४,२२८	४२५,१०३,३७९
कोषबाट निकालिएको रकम	(९,१२६,३४५)	-	(६२५,०२८,२८८)	-	-	-	(६३४,१५४,६३३)
आषाढ ३२,२०७९ को मौज्जात	२८,९७३,१७४	५५५,५५५,५५६	-	(४,९३६,४२९)	११,२७५,२६५	११५,९९४,२२८	७०६,८६१,७९४

**(छ) नियमनकारी कोष**

नेपाल राष्ट्र बैंक एकीकृत निर्देशनको निर्देशन नं ४(३)(क) अनुसार चालु आर्थिक वर्ष २०७८/२०७९ सम्ममा नियमनकारी कोषमा कुल रकम रु. ३७९,८७६,१६३/- जम्मा गरिएको छ। यस आर्थिक वर्षमा नियमनकारी कोषमा जम्मा गरिएको रकमको

विवरण बाँडफाँडको लागि उपलब्ध नाफा/नोक्सान विवरणमा प्रस्तुत गरिएको छ ।

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको निर्देशन न ४/०७८ अनुसार बैंक तथा वित्तीय संस्थाहरूले प्रोदभावी आधारमा लेखाङ्कन गरेको र साउन १५, २०७९ सम्म प्राप्त भएको ब्याज रकम नियमनकारी कोषमा जम्मा गर्नु नपर्ने प्रावधान रहेको छ । सोहि बमोजिम बैंकले प्रोदभावी आधारमा लेखाङ्कन गरि आषाढ मसान्त पश्चात साउन १५, २०७९ सम्म भुक्तानी प्राप्त गरेको ब्याज रकम रु. ३४५,१६२,४३९/- लाई नियमनकारी कोषमा सारेको छैन ।

नेपाल राष्ट्र बैंकद्वारा जारी “ब्याज आय लेखाङ्कन मार्गदर्शन २०१९” (Guideline On Recognition Of Interest Income 2019) अनुसार २०७९ आषाढ मसान्तसम्म पाकेको कुल ब्याज रकममध्ये रु. ७३१,६५९,००३/- लाई ब्याज आयको रूपमा लेखाङ्कन गरिएको छ र आर्थिक वर्ष २०७८/७९ मा रु. ६९,५३७,३४७/- सञ्चित मुनाफाबाट नियमनकारी कोषमा जम्मा गरिएको छ ।

बैंकको नियमनकारी कोषमा आ.व. २०७४/७५ देखि आ.व. २०७८/७९ सम्म भएको परिवर्तनको संक्षिप्त विवरण निम्नानुसार रहेको छ ।

आर्थिक वर्ष	असुल हुन बाँकी ब्याज (-) / गत वर्षको असुल हुन बाँकी ब्याजको असुली (+)	कर्जाको सम्भावित नोक्सानी व्यवस्थामा कमी (-) / वृद्धि (+)	लगानी उपकरणको सम्भावित क्षय नोक्सानी व्यवस्थामा कमी (-) / वृद्धि (+)	गैर बैकिङ्ग सम्पत्तिको क्षय/नोक्सानी व्यवस्थामा कमी (-) / वृद्धि (+)	स्थान कर सम्पत्तिको लेखाङ्कन वृद्धि (-) / कमी (+)	ख्यालिको (Goodwill) वृद्धि (-) / कमी (+)	मोल तोल खासि नाफाको वृद्धि (-) / कमी (+)	बिमायिक नोक्सान को वृद्धि (-) / कमी (+)	नाफा/नोक्सान का माध्यमबाट उचित मोलमा मापन गरिएको व्यापारिक सम्पत्तिमा प्राप्त भइसकेको नाफा	अन्य विस्तृत आम्दानीको माध्यमबाट उचित मोलमा मापन गरिएको बुझिदो सम्पत्तिमा भएको नाफा (अभिलेखी आर्थिक वर्षमा भएको नोक्सानी सम्म)	जम्मा
२०७४/७५	२१०,१३७,५१६	-	-	२८७,५४७,०६०	-	-	२९१,४४५,७७३	-	६,३००,०००	-	७९५,४३०,३४९
२०७५/७६	२६,२७९,८३३	-	-	(६४,९९९,९०७)	२०,२३५,९९७	-	(२९१,४४५,७७३)	७,०८६,९९७	(६,३००,०००)	-	(३०९,१४२,८५३)
२०७६/७७ (प्राप्त गरिएको संस्था)	५५,५००,४६४	-	-	-	१,६५१,७४४	-	-	-	-	-	५७,२२२,२०९
२०७६/७७	(८२,६२५,२२६)	-	-	(९९,३६१,४९७)	२१,८८७,७४१	-	९०,८७९,३८४	१७,३५३,६३१	-	४,११४,२५२	(९१,५२७,१९७)
२०७७/७८ (प्राप्त गरिएको संस्था)	९९,९४०,६४६	-	-	-	-	-	-	-	-	-	१००,३५२,३९४
२०७७/७८	(१३५,३४७,७४३)	-	-	(३४,२६३,३९१)	-	-	(९०,८७९,३८४)	(१६,०२६,१२७)	-	२३,४३५,३६७	(२५३,०८१,२७८)
२०७८/७९	६९,५३७,३४७	-	-	४२,५२४,६३३	-	-	-	(३,४७८,०७२)	-	(९७,९६१,३६८)	१०,६२२,५३९
<b>जम्मा</b>	<b>२४३,४९२,८३७</b>	<b>-</b>	<b>-</b>	<b>१३१,४४६,८९८</b>	<b>-</b>	<b>-</b>	<b>-</b>	<b>४,९३६,४२९</b>	<b>-</b>	<b>-</b>	<b>३७९,८७६,१६३</b>

बैंकको कोषहरूमा भएको परिवर्तनको संक्षिप्त विवरण निम्नानुसार रहेको छ ।

कोषहरूमा भएको परिवर्तन	सुरु मौज्जात	सञ्चित मुनाफा खाताबाट सारिएको	सञ्चित मुनाफा खातामा सारिएको	अन्य परिवर्तन	अन्तिम मौज्जात
साधारण जगेडा कोष	२,६२८,८०८,११६	४०१,१२२,१५९	-	-	३,०२९,९३०,२७६
सटही घटबढ कोष	७४,९५८,०३७	-	-	-	७४,९५८,०३६
संस्थागत सामाजिक उत्तरदायित्व कोष	१८,०४३,४११	१०,९२९,७६३	-	-	२८,९७३,१७३
पूँजी फिर्ता कोष	२७७,७७७,७७८	२७७,७७७,७७९	-	-	५५५,५५५,५५७
नियमनकारी कोष	३६९,२५३,६२४	११२,०६१,९७९	(१०१,४३९,४४०)	-	३७९,८७६,१६३
लगानी समायोजन कोष	-	-	-	-	-
सम्पत्ति पुनर्मूल्याङ्कन कोष	३८७,७५९,६३६	-	-	२०,१३३,९५८	४०७,८९३,५९४

कोषहरूमा भएको परिवर्तन	सुरु मौज्जात	सञ्चित मुनाफा खाताबाट सारिएको	सञ्चित मुनाफा खातामा सारिएको	अन्य परिवर्तन	अन्तिम मौज्जात
फेयर भ्याल्यु कोष	५१५,१०६,८९५	-	-	(२३५,७७४,१०६)	२७९,३३२,७८९
लाभांश घटबढ कोष	-	-	-	-	-
बीमाङ्किक नाफा नोक्सान	(८,४१४,५०१)	३,४७८,०७२	-	-	(४,९३६,४२९)
पूँजीगत जगेडा कोष	६२५,०२८,२८८	-	-	(६२५,०२८,२८८)	-
विशेष कोष	-	-	-	-	-
अन्य कोष	-	११,२७५,२६५	-	११५,९९४,२२८	१२७,२६९,४९३
<b>जम्मा</b>	<b>४,८८८,३२१,२८३</b>	<b>८१६,६४५,०१७</b>	<b>(१०१,४३९,४४०)</b>	<b>(७२४,६७४,२०८)</b>	<b>४,८७८,८५२,६५१</b>

#### ५.१७ शेयर प्रिमियम

यस आर्थिक वर्षमा बैंकसँग शेयर प्रिमियम वापत कुनै रकम रहेको छैन ।

#### ५.१८ प्रस्तावित बोनस शेयर

यस आर्थिक वर्षमा बैंकको सञ्चालक समितिले बोनस शेयर प्रस्ताव गरेको छैन ।

#### ५.१९ प्रस्तावित लाभांश

बैंकको सञ्चालक समितिले बैंकको चुक्ता पूँजीको ९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारण सभाबाट शेयरधनीहरूले अनुमोदन गरेपछि प्रदान गरिने छ ।

#### ५.२० कर्मचारी बोनसको लागि व्यवस्था

बोनस ऐन २०३० बमोजिम बोनस अधिको खुद नाफाको १० प्रतिशत रकम कर्मचारी बोनसको लागि व्यवस्था गर्नु पर्ने भएकोले आर्थिक वर्ष २०७८/७९ मा कर्मचारी बोनसका लागि रु. ३१४,७३२,९४१/- छुट्याइएको छ ।

#### ५.२१ डेलिभर नहुने अग्रिम सम्झौता (Non Deliverable Forward Contract)

बैंकले गरेको डेरिभेटिव सम्झौता (derivative contract) वापत सिर्जना भएको दायित्वलाई सम्भावित दायित्वको अग्रिम सम्झौता वापत अन्य दायित्व उप शीर्षकमा प्रस्तुत गरिएको छ । यसमा अग्रिम सम्झौताको वक्यौता रकम रहेको छ । अग्रिम विनिमय सम्झौतालाई बजार मूल्यमा देखाइएको र फरक रकमलाई नाफा वा नोक्सान विवरणमा लेखाङ्कन गरिएको छ ।

राफसाफ हुन बाँकी डेलिभर नहुने अग्रिम सम्झौताको (proprietary Non deliverable forward contract) रकम अमेरिकी डलर २१.०० मिलियन लाई प्रतिवेदन मितिको भारतीय रुपैयाँ/अमेरिकी डलरको विनिमय दर भा.रु.७९.८७९७ अनुसार बजार मूल्यमा मूल्याङ्कन गरिएको छ ।

#### ५.२२ प्रति शेयर आमदानी

##### आधारभूत प्रति शेयर आमदानी

प्रति शेयर आमदानीलाई प्रति शेयर खुद नाफा पनि भनिन्छ । प्रति शेयर आमदानी वक्यौता शेयरहरूको प्रति शेयर खुद नाफा तथा नोक्सान मापन गर्ने अनुपात हो । अर्को शब्दमा खुद नाफालाई वर्षको अन्त्यमा बाँडफाँड गर्दा हरेक शेयर बराबर पाउने रकम नै प्रति शेयर आमदानी हो । प्रति शेयर आमदानी बैंकको साधारण शेयरधनीहरूका लागि उपलब्ध नाफा वा नोक्सानलाई अवधिभरिको भारित औसत साधारण शेयरको संख्याले भाग गरि निकालिन्छ ।

बैंकका साधारण शेयरधनीहरूका लागि उपलब्ध आयमा बैंकले आर्जन गरेको कुल आयमा बैंकका सबै खर्चहरू, कर रकम, अग्राधिकार शेयरधनीहरूलाई दिनुपर्ने रकम घटाई आएको खुद रकम समावेश हुन्छ ।

साधारण शेयरधनीहरूका लागि उपलब्ध नाफा वा नोक्सान र भारित औसत साधारण शेयर संख्यामा आधारित बैंकको प्रति शेयर आमदानीको गणनालाई निम्नानुसार प्रस्तुत गरिएको छः

विवरण	२०७८/७९	२०७७/७८
साधारण शेयरधनीका लागि उपलब्ध नाफा (रु.)	२,००५,६१०,७९५	१,८०४,३४१,०६५
भारित औसत साधारण शेयर संख्या	१४२,००९,७४०	१०३,९८१,९०६
आधारभूत प्रति शेयर आमदानी	१४.१२	१७.३५

#### भारित औसत साधारण शेयर गणना

आ. व. २०७८/७९	शेयर संख्या	जम्मा शेयर बक्यौता	भारांक (वर्षको आधारमा)	भारित औसत शेयर
शुरुको मौज्जात	१२५,७६९,२३१	१२५,७६९,२३१	१	१२५,७६९,२३१
आ.व. २०७७/७८ को बोनस शेयर	१६,२४०,५०९	१४२,००९,७४०	१	१६,२४०,५०९
<b>जम्मा</b>	<b>१४२,००९,७४०</b>			<b>१४२,००९,७४०</b>

आ. व. २०७७/७८	शेयर संख्या	जम्मा शेयर बक्यौता	भारांक (वर्षको आधारमा)	भारित औसत शेयर
शुरुको मौज्जात	९०,८९८,१७३	९०,८९८,१७३	१	९०,८९८,१७३
आ.व. २०७६/७७ को बोनस शेयर	७,२७१,८५४	९८,१७०,०२७	१	७,२७१,८५४
नयाँ जारी गरिएका शेयरहरू (तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका शेयरधनीहरूलाई)	१८,४५०,३८२	११६,६२०,४०९	०.३०६८	५,६६१,४८७
नयाँ जारी गरिएका शेयरहरू (सिर्जना फाइनांस लिमिटेडका शेयरधनीहरूलाई)	९,१४८,८२२	१२५,७६९,२३१	०.०१६४	१५०,३९२
<b>जम्मा</b>	<b>१२५,७६९,२३१</b>			<b>१०३,९८१,९०६</b>

#### डाइल्युटेड (Diluted) प्रति शेयर आमदानी

सम्भावित परिवर्तनीय उपकरणहरू साधारण शेयरमा परिवर्तन भएर हुने शेयरको संख्यालाई डाइल्युटेड शेयर भनिन्छ। बैंकको वित्तीय अवस्थाको राम्रोसँग आंकलन गर्नका लागि वित्तीय विवरणमा डाइल्युटेड शेयर प्रस्तुत गरिएको हुन्छ। यस आर्थिक वर्षमा बैंक तथा सहायक कम्पनीहरूको कुनै डाइल्युटेड शेयर रहेको छैन।

#### ५.२३ अन्तरिम वित्तीय विवरणहरू

नेपाल वित्तीय प्रतिवेदनमान तथा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन नं ४ अनुसार समूहको अन्तरिम वित्तीय विवरणहरू तोकिएको समयावधि भित्र वैधानिक तथा कानूनी आवश्यकता अनुसार त्रैमासिक रूपमा प्रकाशित गरिएको छ।

#### ५.२४ हिसाब मिलान गर्न बाँकी खाताहरूको समयावधिको आधारमा विवरण (१ वर्ष, १-३ वर्ष र ३ वर्ष माथि)

##### (क) अन्तर शाखा कारोवार

यस आ.व २०७८/७९ को अन्तिममा हिसाब मिलान गर्न बाँकी अन्तर शाखा कारोवार छैन।

(ख) नेपाल राष्ट्र बैंक

रु. हजारमा

समय अवधि	खाता डेबिट	खाता क्रेडिट	स्टेटमेन्ट डेबिट	स्टेटमेन्ट क्रेडिट
१ महिना भन्दा कम	१,८४९.००	-	१,२३९.७९	-
१ देखि ३ महिना सम्म	-	-	-	-
३ देखि ६ महिना सम्म	-	२९०.००	-	-
६ देखि १२ महिना सम्म	-	७,८९९.१६	-	४.८०
१ देखि २ वर्ष सम्म	-	१८९.४५	-	-
<b>जम्मा</b>	<b>१,८४९.००</b>	<b>८,३७८.६१</b>	<b>१,२३९.७९</b>	<b>४.८०</b>

(ग) अन्य वित्तीय संस्थाहरु

रु. हजारमा

समय अवधि	खाता डेबिट	खाता क्रेडिट	स्टेटमेन्ट डेबिट	स्टेटमेन्ट क्रेडिट
१ महिना भन्दा कम	१७,८८२.४८	४,२९७.७९	४,०३०.२६	८८०.६६
१ देखि ३ महिनासम्म	१५६.७०	१३१.८७	७,८६८.२४	३६०.०२
३ देखि ६ महिनासम्म	९.२०	५,१८६.२४	१५,१७०.८३	१२६.५६
६ देखि १२ महिनासम्म	२४.२८	१,०८३.८६	१९८.२२	३१.९५
१ वर्ष देखि २ वर्ष सम्म	११,३९९.७३	४.८८	१५.६४	६.४०
<b>जम्मा</b>	<b>२९,४७२.३९</b>	<b>१०,७०४.६३</b>	<b>२७,२८३.१८</b>	<b>१,४०५.५९</b>

(घ) विदेशी बैंकहरु

रु. हजारमा

समय अवधि	खाता डेबिट	खाता क्रेडिट	स्टेटमेन्ट डेबिट	स्टेटमेन्ट क्रेडिट
१ महिना भन्दा कम	-	२७,५५६.९६	५५५,७६४.९३	१५०,७४६.८३
१ देखि ३ महिनासम्म	-	२३,६९८.८८	२.५६	-
३ देखि ६ महिनासम्म	-	१४५.३५	३.७८	-
६ देखि १२ महिनासम्म	-	६८४.७८	१.६६	४,०८२.६८
१ वर्ष देखि २ वर्ष सम्म	-	३.४५	-	-
<b>जम्मा</b>	<b>-</b>	<b>५२,०८९.४२</b>	<b>५५५,७७२.९३</b>	<b>१५४,८२९.५१</b>

५.२५ नेपाल वित्तीय प्रतिवेदनमानको वैकल्पिक व्यवस्थाको समायोजन (NFRS Carve-Outs Adjustments)

चालु आर्थिक वर्षमा समूहले NFRS मा तोकिएको केही मापदण्डहरु लागु नगरेकोले NFRS को वैकल्पिक व्यवस्था (Carve-Out) बमोजिम समायोजन गरेको छ। जसले गर्दा खुद नाफा र सञ्चित मुनाफा प्रभावित भएको छ।

प्रयोग गरिएका वैकल्पिक व्यवस्थाहरु (Carve-Out) तथा त्यसले वित्तीय अवस्थामा परेको प्रभावको परिमाणमा तथा परिमाणयोग्य नभए त्यसको वर्णन संक्षिप्त रूपमा तल प्रस्तुत गरिएको छ।

### ५.२५.१ NFRS 9 : वित्तीय उपकरणहरू अनुच्छेद ५.५ हानी/क्षय : कर्जा तथा सापटीमा हानी नोक्सान मापन गर्ने विधि (Expected Credit Loss Model)

NFRS 9 अनुसार निकायले आफ्ना वित्तीय उपकरणहरूको अपेक्षित कर्जा नोक्सानी (Expected Credit Loss) गणना गर्दा एक निष्पक्ष र सम्भाव्य भारित रकमलाई प्रतिबिम्बित गर्दछ जसलाई सम्भावित परिणामहरूको दायरा, पैसाको समय सापेक्ष मूल्य र रिपोर्टिङ मितिमा अनुचित लागत र प्रयास विना उपलब्ध हुने जानकारीहरूलाई विगतका घटना, वर्तमान परिवेश र भविष्यको आर्थिक अवस्थाको पूर्वानुमान गरि उचित र समर्थन योग्य सूचनाका आधारमा मूल्याङ्कन गरि तयार पारिन्छ।

यद्यपि, NFRS 9 बमोजिम Carve Out को अनुच्छेद ५.५ अनुसार, नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड अनुसारको कर्जा नोक्सानी व्यवस्था र ICAN द्वारा जारी NFRS 9 को Carve Out को अनुच्छेद ५ को ५.५ बमोजिम निर्धारण गरिएको रकम मध्ये जुन धेरै हुन्छ सो प्रयोग गरि बैंकले आफ्नो कर्जा तथा सापटीको क्षय नोक्सानीलाई गणना तथा मापण गरि लागु गरेको छ।

Carve Out अनुसार, बैंकले सर्वप्रथम प्राप्त प्रमाणका आधारमा व्यक्तिगत रूपमा महत्वपूर्ण वित्तीय सम्पत्तिहरूलाई क्षय नोक्सानीको र व्यक्तिगत रूपमा महत्वपूर्ण नभएको र सामूहिक रूपमा क्षय नोक्सानी नभएका वित्तीय सम्पत्तिहरूको लागि सामूहिक रूपमा क्षय नोक्सानीको वस्तु निष्ट प्रमाणका लागि समिक्षा गर्दछ। यदि बैंकले व्यक्तिगत रूपमा मूल्याङ्कन गरिएको वित्तीय सम्पत्तिलाई महत्वपूर्ण भए नभए पनि छुट्टै मूल्याङ्कन गर्न योग्य हुने प्रमाण नभएको खण्डमा समान कर्जा जोखिम विशेषता भएका वित्तीय सम्पत्तिहरूको सम्पत्ति समूहमा समावेश गर्दछ र क्षतिको लागि सामूहिक रूपमा मूल्याङ्कन गरेको हुन्छ। सामूहिक मूल्याङ्कन रूपमा मूल्याङ्कन नगरिएका र क्षय नोक्सानीमा वर्गिकृत भएका वा पहिले देखि नै रहि आएका वित्तीय सम्पत्तिहरूलाई व्यक्तिगत रूपमा मूल्याङ्कन गरिएको छ। नोक्सानीमा रहेका सम्पत्तिको मूल्य र अनुमानित भविष्यको नगद प्रवाहलाई प्रभावकारी ब्याजदरले गणना गरि निकालिएको रकम वर्तमान मूल्यको फरकलाई नोक्सानीको रूपमा गणना गरिएको छ। बैंकले व्यक्तिगत मूल्याङ्कनमा क्षय/नोक्सानी नभएका वित्तीय सम्पत्तिहरूको सूत्र आधारित दृष्टिकोण र तथ्याङ्कीय विधिहरूको प्रयोग गरि सामूहिक रूपमा क्षय/नोक्सानी गणना गरेको छ।

विवरण	रकम (रु.)
कुल कर्जा तथा सापट (ग्राहक र बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिएको)	१३५,७७६,१३०,६३६
नेपाल वित्तीय प्रतिवेदनमान अनुसारको हानी नोक्सानी	१,४५०,४६२,२४५
नेपाल राष्ट्र बैंकको मापदण्ड अनुसारको हानी नोक्सानी	३,५५६,८८३,६५५

वित्तीय विवरण तयार गर्दा माथिका दुई रकममध्ये बढी रकम रु. ३,५५६,८८३,६५५/- लाई कर्जाको क्षय नोक्सानीको रूपमा लिइएको छ।

### ५.२५.२ NFRS 9 : वित्तीय उपकरणहरू (Effective Interest Rate)

NFRS 9 को अनुच्छेद ५.४ अनुसार सम्बन्धित निकायले आफ्नो वित्तीय सम्पत्तिले भविष्यमा दिन सक्ने अनुमानित नगद प्रवाह वा उक्त वित्तीय सम्पत्तिको जीवन अवधि भित्र प्राप्त हुने प्रतिफल वा वित्तीय सम्पत्तिको कुल रकमको वित्तीय दायित्व वा वित्तीय दायित्वको परिशोधित लागतलाई प्रभावकारी ब्याजदरले डिस्काउटिङ गरि गणना गर्नु पर्ने हुन्छ। प्रभावकारी ब्याजदर गणना गर्दा, निकायले वित्तीय साधनका सबै अनुबंध सर्तहरू (उदाहरणका लागि, पूर्व भुक्तानी, कल र समान विकल्पहरू) लाई समावेश गरी नगद प्रवाहको अनुमान गर्दछ तर भविष्यमा हुने कर्जा नोक्सानी लाई भने समावेश गर्दैन। त्यसैगरी प्रभावकारी ब्याजदर सम्झौताको अभिन्न अंगको रूपमा सम्बन्धित पक्षहरू बीच भुक्तान गरिएको वा प्राप्त भएको सबै शुल्क, लेनदेन र अन्य सबै प्रिमियम वा छुटहरू समावेश गरि गणना गरिएको छ। समान विशेषता भएका वित्तीय उपकरणहरूका समूहको नगद प्रवाह र अपेक्षित जीवन विश्वसनीय रूपमा अनुमान गर्न सकिन्छ भन्ने पूर्वमान्यता रहेको छ। तर वित्तीय उपकरण (वा वित्तीय उपकरणको समूह) को भरपर्दो अनुमानित नगद प्रवाह र अनुमानित जीवन अवधि गर्न पुर्वानुमान गर्न सम्भव नहुने अवस्थामा निकायले वित्तीय उपकरण (वा वित्तीय उपकरणका समूह) को करार अवधि सम्मको करार अनुसारको नगद प्रवाहलाई उपयोग गरि मापन गर्दछ।

यद्यपि, NFRS 9, अनुच्छेद 5.4 Carve Out अनुसार, बैंकले अमूर्त वा अव्यवहारिक रूपमा भुक्तानी गरेका वा प्राप्त भएका शुल्कलाई प्रभावकारी ब्याजदर निर्धारण गर्दा समावेश नगरी सिधै नाफा नोक्सान विवरणमा लेखाङ्कन गरेको छ।

बैंकले NFRS 9 को परिच्छेद ५ को वित्तीय प्रतिवेदनमानको मापदण्डहरु आर्थिक वर्ष २०८२/८३ देखि लागु गर्नेछ ।

#### ५.२६ पुर्नकर्जा तथा व्यवसायिक निरन्तरता कर्जाको विवरण

बैंकले २०७९ आषाढ मसान्तसम्म प्रवाह गरेको पुर्नकर्जा तथा व्यवसायिक निरन्तरता कर्जाको विवरण देहाय अनुसार रहेको छ :

विवरण	ग्राहकको संख्या	रकम (रु.)
पुर्नकर्जा कर्जा	४०९	१,७७०,३६५,२७८
व्यवसायिक निरन्तरता कर्जा	२	३७,७५२,५०९

#### ५.२७ सहूलियतपूर्ण कर्जाको विवरण

बैंकले २०७९ आषाढ मसान्तसम्म प्रवाह गरेको सहूलियतपूर्ण कर्जाको विवरण देहाय अनुसार रहेको छ :

विवरण	ग्राहकको संख्या	रकम (रु.)
सहूलियतपूर्ण कर्जा	३,८४८	४,८३८,०९५,७३६

#### ५.२८ कोभिड-१९ को प्रभाव कम गर्न प्रदान गरिएका छुटहरु:

कोभिड १९ प्रभावित ऋणहरुलाई प्रदान गरिएको relaxation/forbearance को विवरण र असल कर्जामा ०.३० प्रतिशत थप नोक्सानी व्यवस्था सहितको कर्जा विवरण सहित २०७९ आषाढ मसान्तसम्ममा पाकेको तर २०७९ श्रावन १५ सम्ममा उठेको ब्याज आम्दानीको विवरण देहाय बमोजिम रहेको छ:

सि. नं.	विवरण	२०७९ आषाढ मसान्त	
		ग्राहकको संख्या	रकम (रु.)
१	आषाढ मसान्तसम्ममा पाकेको तर २०७९ श्रावन १५ सम्ममा उठेको ब्याज आम्दानी	२३,३९४	३४५,१६२,४३९
२	असल कर्जामा थप ०.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था	-	३३६,२८१,१११
३	निर्माणाधिन अवस्थामा रहेको परियोजनाको ग्रेस अवधि थप गरिएका कर्जाहरु	१३	१,२९७,५७५,५१७
४	५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था भएका पुनरतालिकीकरण/ पुनर्संरचना गरिएका कर्जाहरु	८९४	१,५५७,९६३,८२५
५	कोभिड १९ प्रभावित ऋणहरुको चालु पूँजी कर्जामा थप २० प्रतिशत कर्जा प्रवाह	-	-
६	कोभिड १९ प्रभावित ऋणहरुको आवधिक कर्जामा थप १० प्रतिशत कर्जा प्रवाह	-	-
७	कोभिड १९ प्रभावित ऋणहरुको चालु पूँजी कर्जामा थप २० प्रतिशत कर्जा प्रवाह भएका ५ प्रतिशत नोक्सानी व्यवस्था भएका कर्जाहरुको भुक्तानी अवधि समाप्त भइ एक वर्ष थप गरिएका कर्जाहरु	२९	६०,९५२,७९०
८	कोभिड १९ प्रभावित ऋणहरुको आवधिक कर्जामा थप १० प्रतिशत कर्जा प्रवाह भएका ५ प्रतिशत नोक्सानी व्यवस्था भएका कर्जाहरुको भुक्तानी अवधि समाप्त भइ एक वर्ष थप गरिएका कर्जाहरु	-	-
९	नेपाल राष्ट्र बैंकको निर्देशिका २ को दफा ४४(२) अनुसार कर्जा तथा ब्याजको भुक्तानी अवधि दुई वर्ष सम्म थप गरिएका कर्जाहरु	४	१४८,०५२,५६१
१०	नेपाल राष्ट्र बैंकको निर्देशिका २ को दफा ४४(१) अनुसार कर्जा तथा ब्याजको भुक्तानी अवधि दुई वर्ष सम्म थप गरिएका कर्जाहरु	१	१,८४९,६६०

### ५.२९ तरलता अनुसार सम्पत्ति तथा दायित्वको वर्गीकरण

विवरण	१-७ दिन	८-३० दिन	३१-९० दिन	९१-१८० दिन	१८१-२७० दिन	२७१-३६५ दिन	एक वर्ष माथि	जम्मा
<b>सम्पत्ति</b>								
१. नागद मौज्जात	६,५८५,१४२,७२७							६,५८५,१४२,७२७
२. बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	६,६८९,५३०,०५०							६,६८९,५३०,०५०
३. विदेशी बैंकमा गरिएको लगानी	४०९,८२९,३६६	२,७४३,७०२,८४१	९७३,५३८,७३९	-	-	-	-	४,१२७,०७०,९४६
४. माग तथा अल्प सुचनामा प्राप्त हुने रकम	५,९९१,१३७,०४२							५,९९१,१३७,०४२
५. सरकारी सुरक्षणपत्र	३६५,७०४	४१०,७१०,९२२	१६५,१६०,१९९	२,०३२,२५४,४७७	२,९१४,८२५,६५८	१,३६८,२०७,९४७	२०,१८३,९०३,३५९	२७,०७५,४२८,२६७
६. नेपाल राष्ट्र बैंकको ऋणपत्रमा गरिएको लगानी								
७. अन्तर बैंक तथा वित्तीय संस्थामा गरिएको लगानी	-	-	-	-	-	-	-	-
८. कर्जा तथा सापटी	३,९४८,९४७,६१५	९,६६४,२५९,८९२	२२,६७२,५९१,४८५	१६,५३४,८२२,२०३	१२,७०३,४१८,४९९	८,४४८,९३८,५६६	६४,२२८,१५२,०७७	१३८,२०१,१३०,३३६
९. पाउनु पर्ने ब्याज								
१०. रिभर्स रिपो								
११. Acceptance Receivable								
१२. क्र.सं २०, २१ र २२ अन्तर्गत तिर्नुपर्ने	५,११४,८३८,०१३	२,८२३,०६०,१६१	५,८०५,२२५,३८३	८,१६९,९५६,६२८	५,७५२,०५३,२९१	८,७१५,५१२,१२१	५,३४१,६०३,३७१	४१,७२२,२४८,९६७
१३. अन्य	२,८९१,४१३,८३९	३२९,९९९,४६८	३४८,१४०,७०४	२०८,६४५,८७१	-	-	५,५२१,८९४,११०	९,३००,०९४,७९३
<b>कुल सम्पत्ति (क)</b>	<b>३१,६३१,२०४,३५६</b>	<b>१५,९७१,७३३,२८४</b>	<b>२९,९६४,६५६,५०९</b>	<b>२६,९४५,६७९,१७९</b>	<b>२१,३७०,२९७,४४८</b>	<b>१८,५३२,६५८,६३४</b>	<b>९५,२७५,५५३,७१८</b>	<b>२३९,६९१,७८३,१२८</b>
<b>दायित्व</b>								
१४. चलती निक्षेप	१,९२३,८०७,२६८						६,२४५,०८१,०२२	८,१६८,८८८,२९०
१५. बचत निक्षेप (मागेको बखत पाइने निक्षेप) समेत	७,१११,६४९,४०८	३,२२०,९२९,६१०	३,२२०,९३६,३७४	-	-	-	३५,०१६,४५२,०८५	४८,५६९,९६७,४७७
१६. मुद्दती निक्षेप	५,१०३,१६६,७१९	७,८०१,२४१,८९३	७,४२२,९४४,०८३	२०,४३७,३२६,९६८	११,८५५,८६८,८०१	११,६५४,९६२,७१२	२४,११८,६७८,२१७	९८,४०१,१८९,३८८
१७. ऋणपत्रहरू				-			२,४७७,८७५,४८०	२,४७७,८७५,४८०
१८. सापटी	१०,९२४,५००,०००	-	-	१,७००,१०५,८६८	-	१७०,१४५,०००	-	१२,७९४,७५०,८६८
कलरछोटो सूचना								-
अन्तर-बैंक/ वित्तीय संस्थाहरू	१,७२४,५००,०००	-	-	-	-	-	-	१,७२४,५००,०००
पुर्नकर्जा कर्जा		-	-	१,७००,१०५,८६८	-	१७०,१४५,०००	-	१,८७०,२५०,८६८
अन्य	९,२००,०००,०००							९,२००,०००,०००
१९. अन्य दायित्व तथा व्यवस्थाहरू	३,५२२,०७४,७९३	-	-	-	-	-	-	३,५२२,०७४,७९३
विभिन्न ऋणपत्रहरू	३१,५००,१११							३१,५००,१११
बिलहरू भुक्तान योग्य	१५२,०६०,१८२							१५२,०६०,१८२
ब्याज तिर्न योग्य	११२,१८९,१७३	-	-	-	-	-	-	११२,१८९,१७३
प्रावधानहरू	२७,९०६,३६५							२७,९०६,३६५
अन्य	३,१९८,४१८,९६२							३,१९८,४१८,९६२
२०. Acceptance Liabilities	१२९,८९८,५५५	६६९,४९८,४३७	१,५४४,४५९,९६८	६४४,५३९,९१९	९७,९३३,१८०	७२,९२५,७१०	६१,६४२,२२०	३,२२०,८९७,१८८
२१. उपभोग भैनेसेकेको स्वीकृत सुविधाहरू	२,०४१,३५८,२१७	१,०२०,६७९,१०९	१,०२०,६७९,१०९	५,१०३,३९५,५४३	४,०८२,७१६,४३५	७,१४४,७५३,७६०	-	२०,४१३,५८२,१७३
२२. प्रतिपत्र/जमानत (खुद)	२,९४३,५८१,२४१	१,१३२,८८२,६१५	३,२४०,०८७,१०६	२,४२२,०२१,१६६	१,५७१,४०३,६७६	१,४९७,८३२,६५१	५,२७९,९६१,१५१	१८,०८७,७६९,६०७
२३. रिपो								-
२४. क्र.सं ११ अन्तर्गत सुविधाको भुक्तानी	-	-	-	-	-	-	-	-
२५. अन्य	१६७,६५३,६०६	१३७,०४७,८०५	३८५,६९८,७०८	२३९,९४०,७८७	१३७,४३३,७१४	१०३,५२५,१८७	२२,८६३,४८७,०५८	२४,०३४,७८७,८६५
<b>कुल दायित्व (ख)</b>	<b>३३,८६७,६८९,८०२</b>	<b>१३,९८२,२७९,४६९</b>	<b>२६,८४१,८०४,५४८</b>	<b>३०,५४७,३३०,२५१</b>	<b>१७,७४५,३५६,८०५</b>	<b>२०,६४४,१४५,०२०</b>	<b>९६,०६३,१७७,२३३</b>	<b>२३९,६९१,७८३,१२८</b>
<b>खुद वित्तीय सम्पत्ति</b>	<b>(२,२३६,४८५,४४५)</b>	<b>१,९८९,४५३,८१४</b>	<b>३,१२२,८५१,९६१</b>	<b>(३,६०१,६५१,०७१)</b>	<b>३,६२४,९४०,६४२</b>	<b>(२,१११,४८६,३८६)</b>	<b>(७८७,६२३,५१५)</b>	<b>०</b>
<b>सञ्चित खुद वित्तीय सम्पत्ति</b>	<b>(२,२३६,४८५,४४५)</b>	<b>(२४७,०३१,६३१)</b>	<b>२,८७५,८२०,३३०</b>	<b>(७२५,८३०,७४१)</b>	<b>२,८९९,१०९,९०१</b>	<b>७८७,६२३,५१५</b>	<b>०</b>	<b>०</b>

### ५.३० प्रमुख वित्तीय सूचकांकहरू

विवरण		आ.व. २०७४/७५	आ.व. २०७५/७६	आ.व. २०७६/७७	आ.व. २०७७/७८	आ.व. २०७८/७९
१. खुद नाफा/कुल आमदानी	प्रतिशत	१५.४१	१५.२०	११.२८	१४.५९	११.४७
२. प्रति शेयर आमदानी	रु.	१५.३७	१७.४९	१३.८८	१७.३५	१४.१२
३. प्रति शेयर बजार मूल्य	रु.	२३६.००	२२४.००	१८८.००	३८६.००	२०२.५०
४. मूल्य आमदानी अनुपात (PE Ratio)	अनुपात	१५.३६	१२.८१	१३.५५	२२.२४	१४.३४
५. शेयर पूँजीमा लाभांश (बोनस शेयर सहित)	प्रतिशत	५.२६३	१५.००	११.००	१६.००	९.००
६. शेयर पूँजीमा नगद लाभांश भुक्तानी	प्रतिशत	१.६३५	१२.००	३.००	३.०८७	९.००
७. ब्याज आमदानी/कर्जा तथा सापट	प्रतिशत	१२.९३	१२.२२	१०.८५	८.००	१०.७४
८. कर्मचारी खर्च/कुल सञ्चालन खर्च	प्रतिशत	६२.३३	५८.६३	५६.६३	५७.८८	५९.४७
९. कुल निक्षेप तथा सापटीमा ब्याज खर्च	प्रतिशत	८.१५	७.६७	६.९०	४.८९	६.४४
१०. सटही घटबढ आमदानी/कुल आमदानी	प्रतिशत	३.३२	२.९५	३.५१	३.८०	१.५९
११. कर्मचारी बोनस/कुल कर्मचारी खर्च	प्रतिशत	२४.१९	२६.८८	१८.७५	२३.३६	१७.६३
१२. खुद नाफा/कर्जा सापट	प्रतिशत	२.३६	२.२२	१.४५	१.४४	१.४६
१३. खुद नाफा/कुल सम्पत्ति	प्रतिशत	१.७२	१.६२	१.०८	१.२९	१.११
१४. कुल कर्जा/निक्षेप	प्रतिशत	९२.७५	८८.७६	८९.५६	८७.५२	८९.०८
१५. कुल सञ्चालन खर्च/कुल सम्पत्ति	प्रतिशत	१.७५	१.७०	१.४९	१.२६	१.५४
१६. जोखिम भारित सम्पत्तिमा पूँजीकोषको पर्याप्तता	प्रतिशत	१३.८४	१४.३७	१५.१४	१३.७०	१२.६९
(क) प्राथमिक पूँजी	प्रतिशत	१२.७६	१३.४६	११.८५	११.०२	१०.४५
(ख) पुरक पूँजी	प्रतिशत	१.०८	०.९१	३.२९	२.६८	२.२४
१७. निष्कृत कर्जा/कुल कर्जा	प्रतिशत	१.४८	१.१३	१.५५	१.६४	२.२२
१८. ब्याजदर अन्तर	प्रतिशत	३.८४	३.१५	४.०३	३.५९	४.२५
१९. प्रति शेयर किताबी मूल्य	रु.	१३७.००	१४९.२६	१४७.६१	१५०.१८	१४३.७२
२०. कुल शेयर	संख्या	८०,३३२,३६४	८३,७१०,६४८	९०,८९८,१७३	१२५,७६९,२३१	१४२,००९,७४०
२१. कुल कर्मचारी (स्थायी)	संख्या	८४४.००	९५५.००	१,०९१.००	१,४५८.००	१,७५८.००
२२. इक्विटीमा प्रतिफल	प्रतिशत	१२.१०	१२.४५	९.२५	११.१७	१०.२१
२३. लाभांश भुक्तानी अनुपात	प्रतिशत	०.३४	०.८६	०.७९	०.९२	०.६४
२४. आमदानी अनुपात	प्रतिशत	६.५१	६.७०	७.३८	५.७६	६.९७
२५. लाभांश अनुपात	प्रतिशत	२.२३	७.८१	५.८५	४.१५	४.४४
२६. खर्च र सञ्चालन आमदानीको अनुपात	प्रतिशत	४१.४८	४३.९०	४५.६९	५५.०८	४७.९३
२७. कुल सम्पत्ति र शेयर होल्डरहरूको कोषको अनुपात	अनुपात	७.०६	७.२१	८.२४	८.९१	९.५३
२८. शेयर होल्डरहरूको कोष र कुल दायित्वको अनुपात	प्रतिशत	१२.०३	१५.३४	७.९७	१०.७९	१०.१४
२९. आधार दर	प्रतिशत	११.७८	१०.५२	९.०४	७.५५	१०.०९
३०. कर्जा, सापट/पूँजी र निक्षेप दायित्वको अनुपात	प्रतिशत	७७.८७	७६.७९	७०.६३	७७.४२	८५.२०
३१. कुल शाखा संख्या	संख्या	७८.००	८१.००	१०९.००	१८९.००	१७८.००
३२. कुल ए टि एम संख्या	संख्या	७०.००	७८.००	९९.००	११७.००	१३०.००
३३. प्रति कर्मचारीको कुल आमदानी	रु.	१,४६२,२०८	१,५३२,१६६	१,०९८,५३८	१,२३७,५४५	१,१४०,८४८
३४. प्रति कर्मचारी खर्च	रु.	९२८,९७९	९४२,६६४	८५७,२४५	८४३,४५२	१,०१५,६०४
३५. Diluted प्रति शेयर आमदानी	रु.	१५.३७	१७.४९	१३.८८	१७.३५	१४.१२

**नोट:** आर्थिक वर्ष २०७४/७५, २०७५/७६, २०७६/७७, २०७८/७८ र २०७८/७९ को अनुपात अन्यथा सूचित नभएसम्म नेपाल वित्तीय प्रतिवेदनमान अनुसार छन् ।

## नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशिका २०७८ को निर्देशन नं २० बुंदा नं ५ सँग सम्बन्धी विवरण

सेवाग्राहीलाई पर्ने असुविधा तथा सर्वसाधारणको गुनासो सुनुवाई गर्न यस बैंकले “सूचना तथा गुनासो सुनुवाई डेस्क” स्थापना गरी सेवाग्राहीको गुनासो सुनुवाई गर्दै आएको छ। उपभोक्ताको गुनासो सुनुवाईका लागि बैंकले विभिन्न माध्यमहरूको व्यवस्था गरी गुनासो सुनुवाई गरि रहेको छ। यस बैंकले देशैभरी फैलिएका आफ्ना शाखाहरूमा रहेका सुभाब पेटिका, बैंकको वेबसाइट <https://www.ctznbank.com/grievance-handling>, बैंकको Facebook पेज <https://www.facebook.com/ctznbank>, बैंकको ईमेल [info@ctznbank.com](mailto:info@ctznbank.com) तथा बैंकको हटलाइनमा प्राप्त गुनासोहरूको सुनुवाई गर्दै आएको छ। विभिन्न माध्यमहरूबाट प्राप्त गुनासोहरूको सुनुवाईका निमित्त बैंकले आन्तरिक संयन्त्रको परिचालन गरी छिटोछरितो तवरले सरोकारवालाहरूको जिज्ञासा, सल्लाह, सुभाब तथा गुनासोको समाधान गर्दै आएको छ।

बैंकको गुनासो सुन्ने अधिकारीको विवरण बैंकको वेबसाइट तथा बैंकका शाखा कार्यालयहरूमा राखिएको छ।

गुनासो सुन्ने अधिकारीको विवरण देहाय बमोजिम रहेको छ।

नाम	: नारायण राज अधिकारी
पद	: प्रमुख प्रशासकिय अधिकृत
फोन नम्बर	: ०१-४४२७८४२
मोबाईल नम्बर	: ९७७ -९८५६०२८६६४

### आ.व. २०७८/७९ मा ग्राहकबाट प्राप्त भएको गुनासोहरूको विवरण

उपभोक्ताको गुनासो सुनुवाईका लागि बैंकले व्यवस्था गरेको विभिन्न माध्यमहरूबाट आ.व. २०७८/७९ मा ग्राहकबाट प्राप्त भएको गुनासो ४० वटा रहेकोमा ४० वटै गुनासो सुनुवाई भइसकेको छ।

## नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशिका २०७८ को निर्देशन नं ६ को बुंदा नं १६(च) सँग सम्बन्धित विस्तृत विवरण

बैंकले खुद मुनाफाको १ प्रतिशत रकम छुट्ट्याई सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निमित्त विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ।

### सामाजिक उत्तरदायित्व कोषबाट आ.व. २०७८/७९ मा भएको खर्चको क्षेत्रगत तथा प्रदेशगत विवरण

प्रदेश/क्षेत्र	संस्कृति	शिक्षा	वातावरण	वित्तीय साक्षरता	स्वास्थ्य	समाज	जम्मा	प्रतिशत
१	-	५५,०००	-	६८,६३०	७३२,७३९	-	८४७,३६९	९.२८
मधेश	१२७,५२५	-	-	५८,६३०	७३२,७३९	१२८,१४५	१,०३८,०३९	११.३७
बागमती	५०,०००	८८०,०००	२१,०७५	२७०,९८०	९४३,७३९	१०१,१००	२,२६६,७९३	२४.८४
गण्डकी	-	-	-	५८,६३०	७३२,७३९	४९९,१००	१,२८१,४६९	१४.०४
लुम्बिनी	-	४५,०००	-	८१,२३०	७३२,७३९	१८१,२२०	१,०३१,१८९	११.३०
कर्णाली	-	७५०,०००	-	७८,६८०	७३२,७३९	१००,०००	१,७०२,४१९	१८.६५
सुदूरपश्चिम	-	७६,७००	-	५८,६३०	७३२,७३९	५०,०००	९५९,०६९	१०.५२
जम्मा	१७७,५२५	१,८०६,७००	२१,०७५	६७५,४०८	५,३८६,१७३	१,०५९,४६५	९,१२६,३४५	१००
प्रतिशत	१.९५	१९.८०	०.२३	७.४०	५९.०२	११.६१	१००	

## नेपाल धितोपत्र बोर्डद्वारा जारी सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७४ को दफा २०(४) बमोजिम अनुपालना सम्बन्धी सारांश

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा व्यवस्था भए बमोजिम बैंक संस्थापना, धितोपत्रको कारोवार, सञ्चालक समिती र कार्यकारी प्रमुख सम्बन्धी व्यवस्था, पूँजीकोष र तरल सम्पत्ति, बैकिङ तथा वित्तीय कारोवार, कर्जा प्रवाह तथा असुलीका साथै लेखा, अभिलेख, विवरण तथा प्रतिवेदन लगायतका अन्य व्यवस्थाहरूको पालना गरिएको छ। सोही क्रममा कम्पनी ऐन, २०६३ तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ मा भएका व्यवस्थाहरूको समेत पालना गरिएको अवस्था रहेको छ। यसका अतिरिक्त नेपाल राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशन, २०७८ का व्यवस्थाहरू पालना गर्दै बैंकले आफ्नो वित्तीय सेवा प्रदान गर्दै आएको छ। यसरी बैंकले प्रचलित ऐन, नियम, निर्देशिका बमोजिमका व्यवस्थाहरू पूर्ण परिपालनाको लागि प्रतिवद्ध रहेको छ। त्यसैगरी, नियामक निकायले बैंक संस्थापना गर्दाका बखत ईजाजतपत्र जारी गर्दाका शर्तहरू तथा यस बैंकमा विभिन्न बैंक तथा वित्तीय संस्था गाभिने स्वीकृति प्रदान गर्दाको बखत तोकेको शर्तहरू समेत पालना गरेको छ। नेपाल राष्ट्र बैंकबाट हुने निरीक्षण तथा सुपरिवेक्षणका साथै आन्तरिक लेखापरीक्षक तथा बाह्य लेखापरीक्षकले निरीक्षण र सुपरिवेक्षण क्रममा औंल्यएका कैफियत र सुझावहरूको सम्बन्धमा प्राप्त निर्देशनहरू कार्यान्वयन भईसकेको तथा कतिपय निर्देशनहरू पालनाको क्रममा रहेको साथै उक्त कैफियतहरू पुनः नदोहोरिन व्यवस्थापन सजग रही आफ्ना कार्यहरू थप चुस्त दुरुस्त ढङ्गले सम्पादन गर्दै संस्थागत सुशासनको अवस्था मजबुत बनाएको छ।

## ऋणपत्र जारी गर्दाको प्रक्षेपित विवरण र लेखापरीक्षण भएको विवरण बीचको तुलना

(विवरणपत्रमा प्रक्षेपण गरिएका र लेखापरीक्षण भएको विवरणहरूमा बीस प्रतिशत वा सो भन्दा बढी फरक सम्बन्धी विवरण)

बैंकले दश वर्ष अवधि तथा वार्षिक १०.२५ प्रतिशत ब्याजदर भएको रु. २,५००,०००,००० (रु. २ अर्ब ५० करोड) रकम बराबर प्रति ऋणपत्र रु. १,०००/- अंकित मूल्यका २,५००,००० (२५ लाख) कित्ता सर्वसाधारणहरूमा ऋणपत्र निष्काशन गर्दा प्रस्तुत विवरणपत्रको प्रक्षेपणमा बैकिङ्ग क्षेत्रमा हुने व्यापार वृद्धि दरमा आधारित भएको र समीक्षा वर्षमा समग्र बैकिङ्ग क्षेत्रमा देखा परेको तरलता अभाव तथा बैंकले बिगतका वर्षहरूमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई प्राप्त गरेको कारण वासलात र नाफा नोक्सानका केही सूचाङ्कहरू प्रक्षेपणको तुलनामा २०% भन्दा बढी फरक पर्न गएको छ ।

### वासलात

रकम रु. हजारमा

आर्थिक वर्ष २०७८/७९				
विवरण	प्रक्षेपित वित्तीय विवरण	लेखापरीक्षण भएको वित्तीय विवरण	फरक (%)	२० प्रतिशतभन्दा बढी फरक पर्नुका कारणहरू
<b>सम्पत्ति</b>				
नगद तथा नगद समान	८,४४३,७२०	१७,८९२,७४१	१११.९१%	नियमित बैकिङ्ग कारोवारको कारण
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	६,१०६,९२०	४,२६६,५०८	-३०.१४%	नियमित बैकिङ्ग कारोवारको कारण
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	२,०००,०००	१,२३३,६३१	-३८.३२%	नियमित बैकिङ्ग कारोवारको कारण
व्युत्पन्न (Derivative) वित्तीय उपकरण	३२,३००	२,६५९	-९१.७७%	नियमित बैकिङ्ग कारोवारको कारण
अन्य व्यापारिक सम्पत्तिहरू	९०,२७०	३२७,३४०	२६२.६२%	नियमित बैकिङ्ग कारोवारको कारण
बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापटी	२,५२३,८६०	३,२९९,९२०	३०.७५%	मर्जर तथा प्राप्तिको कारण र नियमित बैकिङ्ग कारोवारको कारण
ग्राहकलाई कर्जा तथा सापटी	१०१,०७७,४८०	१३१,३४४,३२७	२९.९४%	मर्जर तथा प्राप्तिको कारण र नियमित बैकिङ्ग कारोवारको कारण
लगानी सुरक्षणपत्र	११,४४१,९१०	२८,१५३,४२६	१४६.०६%	नियमित बैकिङ्ग कारोवारको कारण
चालु कर सम्पत्ति	११०,२५०	३४८,१४१	२१५.७७%	नियमित बैकिङ्ग कारोवारको कारण
सहायक कम्पनीमा लगानी	१६७,२००	१६७,२०४	०.००%	
सम्बद्ध कम्पनीमा लगानी	१७,९५०	३७५,६४५	१९९२.७३%	लगानी सुरक्षणपत्र बाट सम्बद्ध कम्पनीमा पुनर्वर्गीकरण गरिएको कारण
लगानी जायजेथा (Investment Property)	८४,२९०	२०८,६४६	१४७.५३%	नियमित बैकिङ्ग कारोवारको कारण
जायजेथा तथा उपकरण संयन्त्र	२,४७२,२९०	३,७०४,२०७	४९.८३%	नियमित बैकिङ्ग कारोवारको कारण
ख्याती र अमूर्त सम्पत्ति	३४,९४०	१९६,८४०	४६३.३७%	मर्जर तथा प्राप्तिको कारण लेखाङ्कन गरिएको ख्याती को कारण
स्थगन कर सम्पत्ति	-	-	०.००%	
अन्य सम्पत्तिहरू	४,३०९,६४०	२,८९१,४१४	-३२.९१%	नियमित बैकिङ्ग कारोवारको कारण
<b>कुल सम्पत्ति</b>	<b>१३८,९१३,०२०</b>	<b>१९४,४१२,६५१</b>	<b>३९.९५%</b>	

दायित्व				
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी	७,३६८,०४०	४,०६३,०५५	-४४.८६%	अन्तर बैंक सापटी र बैंक तथा वित्तीय संस्थाको निक्षेपमा भएको वृद्धिको कारण
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	१,८४४,२००	११,०७०,२५१	५००.२७%	नेपाल राष्ट्र बैंकबाट प्राप्त पुर्नकर्जा र स्थायी तरलता सुविधाको कारण
व्युत्पन्न (Derivative) वित्तीय उपकरण	-	-	०.००%	
ग्राहकको निक्षेप दायित्व	१०७,८८६,५४०	१५२,८०१,४९०	४१.६३%	मर्जर तथा प्राप्तिको कारण र नियमित बैकिङ्ग कारोवारको कारण
तिर्न बाँकी कर्जा सापटी	-	-	०.००%	
चालु कर दायित्व	-	-	०.००%	
व्यवस्थाहरु	-	५,३०७	१००.००%	नियमित बैकिङ्ग कारोवारको कारण
स्थगन कर दायित्व	-	६३,३०९	१००.००%	नियमित बैकिङ्ग कारोवारको कारण
अन्य दायित्वहरु	३,३०७,११०	३,५२२,०७५	६.५०%	
निष्काशन गरिएको ऋणपत्र	२,४९२,२२०	२,४७७,८७५	-०.५८%	
सहायक आवधिक दायित्वहरु	-	-	०.००%	
<b>कुल दायित्व</b>	<b>१२२,८९८,११०</b>	<b>१७४,००३,३६२</b>	<b>४१.५८%</b>	
शेयर पूँजी	१०,२८८,४२०	१४,२००,९७४	३८.०३%	मर्जर तथा प्राप्तिको कारण तथा आ.व. २०७७/७८ को बोनस शेयर बाँडफाडका कारण
शेयर प्रिमियम	-	-		
सञ्चित मुनाफा	१,२९२,५८०	१,३२९,४६२	२.८५%	
जगेडा तथा कोषहरु	४,४३३,९१०	४,८७८,८५३	१०.०३%	
<b>शेयरधनीहरुको कुल पूँजी</b>	<b>१६,०१४,९१०</b>	<b>२०,४०९,२८९</b>	<b>२७.४४%</b>	
<b>कुल दायित्व तथा पूँजी</b>	<b>१३८,९१३,०२०</b>	<b>१९४,४१२,६५१</b>	<b>३९.९५%</b>	

### नाफा-नोक्सान हिसाब

रकम रु. हजारमा

आर्थिक वर्ष २०७८/७९				
विवरण	प्रक्षेपित वित्तीय विवरण	लेखापरीक्षण भएको वित्तीय विवरण	फरक (%)	२० प्रतिशत भन्दा बढी फरक पुर्नुका कारणहरु
ब्याज आमदानी	१२,२६७,५६०	१५,९६७,६४८	३०.१६%	कर्जा तथा सापटीमा भएको वृद्धिको कारण
ब्याज खर्च	(८,७२६,९७०)	(१०,९७४,१५८)	२५.७५%	निक्षेप दायित्वमा भएको वृद्धिको कारण
<b>खुद ब्याज आमदानी</b>	<b>३,५४०,५९०</b>	<b>४,९९३,४९०</b>	<b>४१.०४%</b>	
शुल्क तथा कमिशन आमदानी	१,५७७,३५०	९९८,१०२	-३६.७२%	नियमित बैकिङ्ग कारोवारको कारण
शुल्क तथा कमिशन खर्च	(१२४,७३०)	(१२९,०३६)	३.४५%	
<b>खुद शुल्क तथा कमिशन आमदानी</b>	<b>१,४५२,६२०</b>	<b>८६९,०६६</b>	<b>-४०.१७%</b>	<b>माथि उल्लेखित समायोजनको कारण</b>
<b>खुद ब्याज, शुल्क तथा कमिशन आमदानी</b>	<b>४,९९३,२१०</b>	<b>५,८६२,५५६</b>	<b>१७.४१%</b>	

खुद व्यापारिक आम्दानी	२११,६४०	२२४,२७६	५.९७%	
अन्य सञ्चालन आम्दानी	११७,६६०	१७७,२२७	५०.६३%	नियमित बैकिङ्ग कारोवारको कारण
<b>कुल सञ्चालन आम्दानी</b>	<b>५,३२२,५१०</b>	<b>६,२६४,०६०</b>	<b>१७.६९%</b>	
कर्जा सम्पत्ति तथा अन्य नोक्सानीहरूको क्षय (खर्च)/फिर्ता	(१७३,८४०)	(५५२,४२०)	२१७.७८%	निस्कृत्य कर्जामा भएको वृद्धिको कारण
<b>खुद सञ्चालन आम्दानी</b>	<b>५,१४८,६७०</b>	<b>५,७११,६३९</b>	<b>१०.९३%</b>	
सञ्चालन खर्चहरू				
कर्मचारी खर्चहरू	(१,४२०,५५०)	(१,७८५,४३२)	२५.६९%	तलब भत्तामा भएको वृद्धिको कारण
अन्य सञ्चालन खर्चहरू	(७५८,७८०)	(८०३,८५४)	५.९४%	
ह्रासकट्टी तथा परिशोधन	(२०८,३५०)	(४१३,१००)	९८.२७%	जायजैथा तथा उपकरण संयन्त्रमा भएको वृद्धिको कारण
<b>सञ्चालन नाफा</b>	<b>२,७६०,९९०</b>	<b>२,७०९,२५३</b>	<b>-१.८७%</b>	
गैह सञ्चालन आम्दानी	२५,०००	१२३,३४४	३९३.३८%	गैह सञ्चालन कारोवार प्रक्षेपण अनुरूप नभएको
गैह सञ्चालन खर्च	-	-		
<b>आयकर अधिको नाफा</b>	<b>२,७८५,९९०</b>	<b>२,८३२,५९६</b>	<b>१.६७%</b>	
आयकर खर्च				
चालु कर	(८३५,८००)	(८९०,२३६)	६.५१%	
स्थगन कर	-	६३,२५१	१००.००%	स्थगन कर गणनाको कारण
<b>यस अवाधिको नाफा/(नोक्सान)</b>	<b>१,९५०,१९०</b>	<b>२,००५,६११</b>	<b>२.८४%</b>	



# नेपाल राष्ट्र बैंक

बैंक सुपरिवेक्षण विभाग  
प.सं.बै.सु.वि./अफसाइट/एजिएम/८१/२०७९-८०



दरवारमार्ग, काठमाडौं।

फोन नं.: ४४१९८०५,७

फ्याक्स नं.: ४४१०१५९

Site: www.nrb.org.np

Email: bsd@nrb.org.np

पोष्ट बक्स:७३

मिति: २०७९/०६/१२

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड,  
नारायणहिटी पथ, काठमाडौं।

company secretary  
For needful!  
A. J. P.  
Sep. 28, 2022

**विषय: लाभांश घोषणा/वितरण तथा वित्तीय विवरण प्रकाशन सम्बन्धमा।**

महाशय,

त्यस बैंकबाट पेश गरिएका वित्तीय विवरण तथा अन्य कागजातका आधारमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४७ को उपदफा (२) का प्रावधानहरु पालना गरेको देखिएको हुँदा, ऐ. ऐनको उपदफा (१) बमोजिम बैंकले सञ्चित मुनाफा रु. १,३२,९४,६२,००३।०० बाट बैंकको कुल चुक्ता पूँजी रु. १४,२०,०९,७४,००६।०० को ९ प्रतिशतले हुन आउने रु. १,२७,८०,८७,६६१।०० (अक्षरेपि एक अरब सत्ताइस करोड असी लाख सतासी हजार छ सय एकसठ्ठी) बराबरको नगद लाभांश (कर समेत) अन्य प्रचलित कानूनी व्यवस्थाको समेत पालना गर्ने गरी कर दाखिला गर्ने दायित्व त्यस बैंकको हुने गरी वार्षिक साधारण सभामा स्वीकृत भएको अवस्थामा मात्रै वितरण गर्न स्वीकृतिका साथै आ.व. २०७८/७९ को वार्षिक हिसाब वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गर्ने प्रयोजनार्थ देहायका निर्देशन सहित सार्वजनिक गर्न सहमति प्रदान गरिएको व्यहोरा निर्णयानुसार जानकारी गराउँदछु।

- लेखापरीक्षकको प्रारम्भिक लेखापरिक्षण प्रतिवेदनमा उल्लेख गरिएका कैफियतहरु पूर्ण रुपले सुधार गर्न साथै, त्यस्ता कैफियतहरु पुनः दोहोरिन नदिने आवश्यक व्यवस्था मिलाउन।
- यस बैंकबाट जारी गरिएको एकीकृत निर्देशनको निर्देशन नं. १० को वृद्धा नं. ७ बमोजिम इजाजतपत्र प्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयररमा लगानी गर्दा चुक्ता पूँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्तापूँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था रहेकोले उल्लिखित सीमाभन्दा बढी शेयर धारण गर्ने संस्थापक शेयरधनीहरु रहेमा ती संस्थापक शेयरधनीहरुले आफ्नो शेयर सो सीमाभित्र नल्याएसम्म प्रस्तावित नगद लाभांश वितरण रोक्का राख्ने व्यवस्था मिलाउन।
- बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा ११ को उपदफा ३ मा बैंकको चुक्ता पूँजीको २ प्रतिशत भन्दा बढी शेयर धारण गरेका संस्थापकहरुले आफुले धारण गरेको शेयर बिक्री तथा धितो बन्धक राख्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्था रहेकोले नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई आफुले धारण गरेको शेयर धितो बन्धक राखी अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपयोग गरेका संस्थापक शेयरधनीहरु रहेमा ती संस्थापक शेयरधनीहरुलाई सोको स्वीकृति नलिएसम्म वा शेयर धितो बन्धक राखी उपयोग गरेको कर्जा पूर्ण रुपमा चुक्ता गरी शेयर फुकुवा नगरेसम्म प्रस्तावित नगद लाभांश वितरण रोक्का राख्ने व्यवस्था मिलाउन।
- उपरोक्त निर्देशनहरुलाई त्यस बैंकको वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित गर्नुहुन।

भवदीय,

*(Signature)*  
(इन्द्र त्रिविक्रम पहारी)  
उप-निर्देशक

बोधार्थ :

- नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग।
- बैंक सुपरिवेक्षण विभाग, प्रतिवेदन कार्यान्वयन इकाई, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड।

**बैंकको प्रतिक्रिया:**

बैंकले उपरोक्त निर्देशनहरुको कार्यान्वयनको व्यवस्था गरीसकेको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछौं।

प्रबन्धपत्रमा गरिएको प्रस्तावित संशोधनको तीन महले

प्रबन्धपत्रको दफा ५ (घ) र (ङ) मा संशोधन:

क्र. सं.	सम्बन्धित विषय	साविक	प्रस्तावित संशोधन	कारण
१	बैंकको पूँजीको संरचना:	५. बैंकको पूँजीको संरचना : ५(घ) बैंकले जारी पूँजीको ४९.०० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्ट्याएको छ ।	५. बैंकको पूँजीको संरचना : ५(घ) बैंकले जारी पूँजीको ४८.९३ प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्ट्याएको छ ।	साविक सिर्जना फाइनेन्स लिमिटेडलाई प्राप्त गरेपछि पूँजी संरचनामा परिवर्तन भएकाले ।
		५(ङ) संस्थापक शेयरधनीहरूलाई समूह “क” मा वर्गिकरण गरिएको छ । यो समूहको शेयर स्वामित्व ५१.०० प्रतिशत हुनेछ ।	५(ङ) संस्थापक शेयरधनीहरूलाई समूह “क” मा वर्गिकरण गरिएको छ । यो समूहको शेयर स्वामित्व ५१.०७ प्रतिशत हुनेछ ।	



## विभागीय प्रमुखहरू

रोशन मल्ल प्रमुख-सहवित्तीयकरण/पूर्वाधार बैकिङ्ग यूनिट	रोशन मानन्धर प्रमुख-रिटेल बैकिङ्ग विभाग
सञ्जिव नेउपाने प्रमुख-संस्थागत तथा व्यवसायिक बैकिङ्ग यूनिट	तुलसी राज रिजाल प्रमुख-एस.एम.ई. यूनिट
रत्नेश्वर लाल कर्ण प्रमुख अनुपालन	मनिषा कर्ण प्रमुख-मानव संसाधन विभाग
धिरज राज जोशी प्रमुख-उपभोक्ता बैकिङ्ग यूनिट	स्मिता पन्त प्रमुख-क्रेडिट कार्ड यूनिट
सुनिल मोक्तान प्रमुख-कर्जा जोखिम विभाग-सहवित्तीयकरण/पूर्वाधार कर्पोरेट/एस.एम.ई.	अनित सापकोटा प्रमुख - आन्तरिक लेखापरीक्षण विभाग
सुरेश प्रसाद थपलिया प्रमुख-ट्रेड प्रशासन विभाग	अंगिस श्रेष्ठ प्रमुख-ट्रेजरी विभाग
आकांक्षा बस्नेत प्रमुख-सम्पत्ति सुद्विकरण विभाग	सुयश कुमार पौडेल प्रमुख-ट्रान्जेक्सन बैकिङ्ग विभाग
भुपेन्द्र विष्ट प्रमुख डिजिटल बैकिंग विभाग	बिनायक रिमाल प्रमुख-सूचना प्रविधि विभाग
प्रशान्त बिक्रम खड्गी प्रमुख-सञ्चालन विभाग	पारस बिक्रम थापा प्रमुख-निक्षेप प्रवर्द्धन विभाग
विनय रौनियार प्रमुख-कर्जा जोखिम विभाग (उपभोक्ता बैकिङ्ग यूनिट)	हरि बाबु थापा प्रमुख-कर्जा प्रशासन विभाग
नबिन्द्र नापित प्रमुख-कर्जा असुलि विभाग	बिकास चन्द प्रमुख-कर्जा जोखिम विभाग (एस.एम.ई.)
केदार अधिकारी प्रमुख-कानून विभाग	विष्णु मान श्रेष्ठ प्रमुख-रेमिट्यान्स विभाग
दिकेन्द्र राम कसजु प्रमुख-सामान्य सेवा विभाग	नीतिका घिमिरे प्रमुख-कर्पोरेट कम्युनिकेसन विभाग
भावना ओझा प्रमुख-अनुसन्धान तथा विकास विभाग	उदय राज केसरी इन्चार्ज-कार्ड विभाग
रोजिना तिवारी प्रमुख डिम्याट/आस्बा यूनिट	सुजाता सुवेदी इन्चार्ज-शाखा रहित बैकिङ्ग यूनिट
सुबी महर्जन इन्चार्ज-इ बैकिङ्ग यूनिट	प्रवेश अर्याल इन्चार्ज-माइक्रो फाइनान्स यूनिट

प्रदेश प्रमुख/क्लस्टर प्रमुख/शाखा प्रबन्धक/इन्चार्जहरू

प्रदेश नं. १ - प्रदिप सेढाई (प्रदेश प्रमुख)			
भवानी शंकर चापागाजी (क्लस्टर १ प्रमुख)			
प्रभाकर कुमार देवकोटा (क्लस्टर २ प्रमुख)			
प्रदिप कुमार माझी वनिगामा	सन्तोष लामिछाने भोजपुर	विशाल दाहाल विराटनगर	तिर्थ राज नेपाल विरतामोड
हरि बहादुर खत्री चक्रघाट्टि	गणेश निरौला दमक	खेम कट्टेल डाँगीहाट	तोर्ण बहादुर कार्की धरान
शिव राज दाहाल दुहवी	भोला शंकर साह गाईघाट	लोकनाथ निरौला हल्दीबारी	अभिषेक अग्रवाल हरिनगरा
रूपेश तामाङ इनरुवा	दशरथ साह ईटहरी	पुष्प राज काफ्ले कञ्चनबारी २	मुक्तिनाथ तिमिसिना कञ्चनबारी
राधा कृष्ण गौतम काँर्सिया	मनिषा दहाल कटहरी	असिम उपाध्याय लौकही	बया कुमार राई लिखुपिके
विपिन पौडेल महेन्द्र चोक (विराटनगर)	विक्रम मैनाली माइसेबुंग	सिता राम दराल पथरी	ईश्वरी प्रसाद पौडेल रंगेली
भरत घिमिरे सलकपुर, मोरङ	दिप प्रकाश राई शाहिदभूमी		
मधेश प्रदेश- दिवस सिंह ठकुरी (प्रदेश प्रमुख)			
प्रकाश नेपाल (क्लस्टर १ प्रमुख)			
सुरेस काराखेती (क्लस्टर २ प्रमुख)			
संजय कुमार पंडीत औरही	विशाल लाल श्रेष्ठ बर्दिवास	आशिष ज्ञवाली भानु चोक (जनकपुर)	अमेन्द्र कुमार यादव भारदह
शनी खतिवडा वीरगंज	भूपेन्द्र कुमार यादव बोदेबसाइन	विकास कार्की धनुषाधाम	राधिका घिमिरे फतेहपुर
सज्जाद हुसैन अन्सारी गरुडा	सुब्रत राय गौशाला	पुष्कर कोइराला जलेश्वर	मो. फिरोज अहमद कल्याणपुर
शंकर कुमार साह कञ्चनरूप	विकल्प नेपाल कोल्हवी	गोर्वेन्द्र कुमार भ्ना लहान	मुकेश साह लोहरपट्टी
बिरेन्द्र कुमार साह महेन्द्रनगर (धनुषा)	जट्टा शंकर साह निजगढ	अहिष कट्टुवाल पथलैया	पशुपति कुमार यादव पाटौ
सन्दिप अधिकारी पिपरा	राज कुमार यादव राजविराज	सन्दिप कुमार पाण्डेय रामगोपालपुर	रमेश कर्ण सबैला
विवेक कुमार भ्ना सम्सी	विष्णु प्रशाद पोखरेल विद्यापती चोक (जनकपुर)	दिपक राज यादव यदुकुवा	

बागमती प्रदेश - मनिष पाण्डे (प्रदेश प्रमुख)			
सुवर्ण वृद्धाथोकी (क्लस्टर १ प्रमुख)			
प्रमिला गुणी सडौला (क्लस्टर २ प्रमुख)			
वासुदेव सेढाई (क्लस्टर ३ प्रमुख)			
विजय भक्त प्रधान बनेपा	दिपेश खड्का भैसेपाटी	इन्द्र कसुला भक्तपुर	पुष्पराज आचार्य भरतपुर
अशोक थापा बौद्ध	शंकर रम्तेल बुढानिलकण्ठ	सुरोज कार्की चार्बाहिल	पुस्कर कार्की चरिकोट
कृष्ण प्रसाद धिताल देविघाट	सुशन देवकोटा धुम्बाराही	राजु मानन्धर डिल्लीबजार	सुरज कुमार न्यौपाने दरबारमार्ग
सुमन कार्की ग्वाकी	अशोक कुमार चौधरी हरिहरपुरगढी	निश्चल सुवेदी हेटौडा	किशोर सापकोटा ज्यामिरे
नितेश कोइराला कलंकी	निर्मल प्रसाद गौतम कमलादी	निरेश ढुङ्गेल कपन	सरस्वती महर्जन कीर्तिपुर
सरोज भट्टराई कोटेश्वर	दीपक कुमार श्रेष्ठ कुलेश्वर	तपराज जोशी कुमारीपाटी	मनिषा थापा कुपण्डोल
सुनिल दराई लामबगर	मदन थापा महाबौद्ध	मिन बहादुर भण्डारी मैतीदेवी	जीवन कुमार महारा मनहरी
रवीन्द्र पौडेल मंगलपुर	सचिन्द्र हरी सुवेदी नारायणगढ	समुन्द्र देवकोटा नारायणगोपाल चोक	सुमीना श्रेष्ठ नयाँबजार
सोमी मल्ल नयाँ बानेश्वर	रुपेश के.सी. खड्का न्यूरोड	राम मल्ल सामाखुसी	सुदिप अधिकारी सिनामंगल
सुदिप ढकाल सिन्धुली	अमृत लामा सुनापति	विजेश श्रेष्ठ सूर्यविनायक	मधु खनाल टाँडी
सुवास पौडेल तेमाल	नफिसा मास्के ठहिटी	निराजन भण्डारी थली	रिमा राजवंशी थानकोट
दिपक चित्रकार थापाथली	रमेश थापा थसिखेल	अमित कुमार बस्नेत ठिमी	सुदिप श्रेष्ठ ठुलोभन्थाड
रचना खतिवडा टोखा			
गण्डकी प्रदेश - विनोद भण्डारी (प्रदेश प्रमुख)			
हरि पौडेल अमरापुरी	कृष्ण ज्वाली अरुणखोला	संजय घिमिरे बाग्लुङ	पुरुषोत्तम पौडेल बेनी
अनुप अधिकारी भोटेओडार	अजय फुयाल चामे	मोहराज शर्मा धारापानी	श्याम हरि तिवारी हस्पिटलचोक, पोखरा
गोविन्द पन्थी कावासोती	हरी प्रसाद अधिकारी कोल्हुवा	अरुण अधिकारी न्यूरोड, पोखरा	पवन काजी खत्री सिमलचौर

लुम्बिनी प्रदेश - प्रदिप कुमार श्रेष्ठ (प्रदेश प्रमुख)			
विनय गौतम (क्लस्टर १ प्रमुख)			
कपिल पोखरेल (क्लस्टर २ प्रमुख)			
सुधिर रेग्मी (क्लस्टर ३ प्रमुख)			
सन्जय पुन (क्लस्टर ४ प्रमुख)			
दल बहादुर राणा अमुवा	दिनेश कुमार ढुङ्गाना बढैयाताल	सुनिल कुमार बम बंगलाचुली	प्रकाश अधिकारी बाँसगढी
जगदिस जि.सी. बर्दघाट	संजय ठाकुर बेलाटारी	रिखीराम सापकोटा बेलबास	दिपक लोहनी भैरहवा
ओम प्रकाश खनाल भालुही	कमल कडेल भुमही	दसरथ गिरी भुमे	सन्तोष कुमार श्रेष्ठ भुताहा
बासु देव मल्ल बुटवल	परिक्षित जवाली छपिया	नेत्र लाल गैरे छहरा	तेज प्रसाद न्यौपाने ड्राइभरटोल
अरविन्द रेग्मी घोराही	सुनिल भुषाल गोपीगञ्ज	महेश कार्की हस्पिटल लाइन	समिर कुमार श्रेष्ठ इमिलिया
बाल कृष्ण पोखरेल भिम्रुक	मनोहर कुमार चौधरी जिमिरेभार	डोन बहादुर जि.सी. जीतपुर	किरण कुमार के.सी. कालिकानगर
विनोद कुँवर कोहलपुर	अनन्त भट्टराई कोपवा	सुदर्शन थैव कोटिहवा	चेतन पराजुली लमही
उमेश यादव महेशपुर	राजेन्द्र प्रसाद आचार्य मणिग्राम	विपिन भण्डारी मानपकडी	नारायण भण्डारी मुर्गिया
गोविन्द देव पन्त नेपालगञ्ज	गोपाल प्रसाद थारु ओडारी	मिना पाण्डे परासी	भिमकान्त भट्टराई पिपरा
निशा थापा प्रभास	रुद्र मणि सुवेदी रामापुर	कृष्ण प्रसाद घिमिरे रानीबगिया	अमित घिमिरे सानोश्री
अर्जुन उपाध्याय सौ. फर्सार्तिकर	एकनारायण अर्याल सेमरा	अर्जुन थापा शितलनगर	कृष्ण बहादुर साउद सिद्धार्थनगर
कृष्ण प्रसाद पन्थि सुखवानगर	कृष्ण क्षेत्री सुनवल	पुस्कर बोहरा तामनगर	केशव नेपाल तानसेन
नविन भुसाल तौलिहवा	घनश्याम भण्डारी तुलसीपुर		
कर्णाली प्रदेश - प्रकाश महत (प्रदेश इन्चार्ज)			
नविन कुमार बोहोरा डोल्पा	हेमराज हमाल गमगढी, मुगु	टार्जन अधिकारी जाजरकोट	कलम सेजुवाल जुम्ला
पृथी बहादुर डाँगी जुफाल	अर्जुन रावल नाम्खा, हुम्ला	खडक उपध्याय सार्केगाड, हुम्ला	केशाड लामा सिमिकोट, हुम्ला

चिरन्जिवी रावल सुखेत			
सुदुरपश्चिम प्रदेश - हरि प्रसाद घिमिरे (प्रदेश प्रमुख)			
चन्द्र कुमार ऐर अत्तरिया	सुनिल प्रसाद जोशी बभ्राड	महेश शाही ढकारी	मञ्जु पाठक धनगढी
प्रकाश घिमिरे महेन्द्रनगर	नरेन्द्र सिंह धामी मोहन्याल	मीन राज अवस्थी सुखखड	

**CBIL NETWORK**



**BRANCH OFFICES**

- PROVINCE 1 - 26 Branches
- MADESH PROVINCE - 27 Branches
- BAGMATI PROVINCE - 49 Branches
- GANDAKI PROVINCE - 12 Branches
- LUMBINI PROVINCE - 50 Branches
- KARNALI PROVINCE - 9 Branches
- SUDUR PASHCHIM PROVINCE - 7 Branches
- TOTAL BRANCHES - 180 Branches**



बैंकको १५औं बर्षिकोत्सवको अवसरमा सातवटै प्रदेशमा आयोजित प्रभातफेरी कार्यक्रमको भ्रमक

## आ.व. २०७८/७९ मा बैंकमा भएका गतिविधिहरू



बैंकमा निरन्तर १५ वर्ष तथा १० वर्ष अनवरत सेवा प्रदान गरेका कर्मचारीहरूलाई दीर्घ सेवा सम्मान समारोह गरिएको केहि भलक



बैंकको पन्ध्रौं वार्षिक साधारण सभाको भलक



बैंकद्वारा ग्लोबल मनी सप्ताह (Global Money Week-2022) को उपलक्ष्यमा सातवटै प्रदेशमा विभिन्न वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन



बैंकद्वारा १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा कर्णाली प्रदेशका विभिन्न विद्यालय, वृद्धाश्रम तथा अस्पतालमा आर्थिक सहयोग प्रदान

# व्यवस्थापन समूह



गणेश राज पोखरेल  
प्रमुख कार्यकारी अधिकृत



सुमित बाबु खत्री  
बरिष्ठ नायव-प्रमुख कार्यकारी अधिकृत



पारस कुमार काफ्ले  
नायव-प्रमुख कार्यकारी अधिकृत



राजेन्द्र लाल श्रेष्ठ  
नायव-प्रमुख कार्यकारी अधिकृत/  
कम्पनी सचिव/सूचना अधिकारी



संजीव कुमार श्रेष्ठ  
प्रमुख सूचना प्रविधि अधिकृत



सुमन मुलेपती  
प्रमुख कर्जा अधिकृत



रवि कुमार रौनियार  
प्रमुख सञ्चालन अधिकृत/  
गुनासो सुन्ने अधिकारी



नारायण राज अधिकारी  
प्रमुख प्रशासकिय अधिकृत/प्रवक्ता



अमित खनाल  
प्रमुख जोखिम अधिकृत



प्रमेश राज कायस्थ  
प्रमुख वित्त अधिकृत

# सिटीजन्स संरक्षित बचत खाता



## बचत सँगै जिन्दगीको नाता... सिटीजन्स संरक्षित बचत खाता

### बिशेषताहरु:

- न्यूनतम मौज्दात रु. १,०००/-
- निःशुल्क भिसा डेबिट कार्ड\*
- निःशुल्क मोबाईल तथा इन्टरनेट बैंकिङ्ग\*
- बैंकका विभिन्न सेवाहरुमा ५०% छुट\*
- नेपाल भरीका जुनसुकै ATM बाट पैसा निकाल्दा शुल्क नलाग्ने

रु.  
५०,०००  
सम्मको स्वास्थ्य विमा  
(अस्पताल भर्ना खर्च)

रु.  
५,००,०००  
सम्मको दुर्घटना मृत्यु विमा

बिमा प्रदायक: नेपाल इन्स्योरेन्स कं. लि. बिमा शुल्क बैंकले नेपाल इन्स्योरेन्स कं. लि. लाई बुझाउने छ ।

थप जानकारीका लागि बैंकको नजिकको शाखा कार्यालयमा सतर्क गर्नुहोला ।

सम्पूर्ण बैंकिङ्ग सुविधाका लागि TOLL FREE 1660-01-66667



**Citizens Bank**

Narayanhiti Path, Kathmandu  
TEL:+977 1 4427842/43/24  
EMAIL:info@ctznbank.com

SWIFT: CTZNNPKA

[/CTZNbank](#)  
[/CitizensBankIn1](#)  
[/citizensbankofficial](#)  
**#CTZNprogress**